



२८औं

वार्षिक प्रतिवेदन
२०७८/२०७९

विश्वसनीय, पारदर्शिता एवं उत्कृष्ट



बैंक अफ काठमाण्डू लिमिटेड
BANK OF KATHMANDU LTD.
we make your life easier

संचालक समिति



श्री राधेश पन्त
संचालक, संस्थापक



श्री गोबिन्द प्रसाद शर्मा
संचालक, सर्वसाधारण



श्रीमती मोहना लोहनी
संचालक, स्वतन्त्र



श्री प्रकाश श्रेष्ठ
अध्यक्ष



श्रीमती अमृता उप्रेती
संचालक, सर्वसाधारण



श्री मदन लाल जोशी
संचालक, सर्वसाधारण



श्री विजय कुमार श्रेष्ठ
संचालक, संस्थापक

व्यवस्थापन समूह



श्रवण लाल मास्के
प्रमुख कार्यकारी अधिकृत



बिमल डागा
सहायक प्रमुख कार्यकारी
अधिकृत



महेश मिश्र
सहायक प्रमुख कार्यकारी
अधिकृत



चन्द्र राज शर्मा
सहायक प्रमुख कार्यकारी
अधिकृत



दिपक गौतम
नायब महाप्रबन्धक तथा कम्पनी
सचिव



मनिष कुमार सिंह
नायब महाप्रबन्धक



कमल राज पाठक
सहायक महाप्रबन्धक



रितेश लामिछाने
सहायक महाप्रबन्धक



दिलिप पोखरेल
सहायक महाप्रबन्धक



सन्तोष प्रधान
सहायक महाप्रबन्धक



अनिल श्रेष्ठ
सहायक महाप्रबन्धक



थमन बहादुर खत्री
सहायक महाप्रबन्धक



BOK सहज बचत खाता

“सफलतालाई सहज बनाउँदै”



अब जीवन अझ सहज

मात्र रु.
२५/- मा
खाता खोल्न सकिने

विशेषताहरु



आकर्षक
व्याजदर



न्यूनतम
मौज्दार्त रु २५/-



त्रैमासिक
व्याज भुक्तानी



निःशुल्क
डेबिट कार्ड*



निःशुल्क
मोबाइल बैकिङ्ग*



निःशुल्क
इन्टरनेट बैकिङ्ग*

*संश्लेषण अर्थात्कोषायाग मात्र ।

*सर्वशुल्क लागू हुनेछैन ।

प्रोक्सी फाराम

(कम्पनी ऐन, २०६३ को दफा ७१ को उपदफा (३) सँग सम्बन्धित)

श्री सञ्चालक समिति
बैंक अफ काठमाण्डू लिमिटेड,
कमलपोखरी, काठमाडौं ।

विषय : २८ औं वार्षिक साधारण सभामा प्रतिनिधि नियुक्त गरेको बारे ।

.....जिल्ला.....म.न.पा./उ.न.पा./न.पा./गा.वि.स. वडा नं.बस्ने
म/हामी.....ले त्यस बैंक अफ काठमाण्डू लिमिटेडको शेयरधनीको हैसियतले
मिति २०७९ साल मंसिर २३ गते शुक्रबारका दिन हुने २८ औं वार्षिक साधारण सभामा म/हामी स्वयम् उपस्थित भई छलफल
तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा मेरो/हाम्रो तर्फबाट भाग लिन तथा मतदान गर्नका
लागि.....जिल्ला.....म.न.पा./उ.न.पा./न.पा./गा.वि.स. वडा नं.....बस्ने
त्यस बैंक अफ काठमाण्डू लिमिटेडको शेयरधनी श्री लाई मेरो/हाम्रो
प्रतिनिधि नियुक्त गरी पठाएको छु/छौं ।

प्रतिनिधि नियुक्त भएको व्यक्तिको :

हस्ताक्षरको नमूना :
शेयर प्रमाणपत्र नं :
वा
शेयरधनी परिचय न
DMAT BOID No.:

निवेदक :

दस्तखत :
नाम :
ठेगाना :
शेयर प्रमाणपत्र नं :
वा
शेयरधनी परिचय नं.
DMAT BOID No.:
शेयर संख्या :

मिति :

द्रष्टव्य : यो निवेदन साधारणसभा हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै बैंकको रजिष्टर्ड कार्यालय कमलपोखरी, काठमाडौंमा
दर्ता गरिसक्नु पर्नेछ ।




प्रवेश-पत्र

बैंक अफ काठमाण्डू लिमिटेडको २८ औं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश-पत्र ।

शेयरधनीको नाम

शेयरधनी परिचय नं..... शेयर संख्या:

.....
शेयरधनीको हस्ताक्षर


.....
कम्पनी सचिव

बैंक अफ काठमाण्डू लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

यस बैंकको मिति २०७९ साल कार्तिक २७ गते आइतबार बसेको संचालक समितिको २३९ औं बैठकको निर्णय अनुसार यस बैंकको २८ औं वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई जानकारीको लागि कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम यो सूचना प्रकाशित गरिएको छ। साधारण सभा सम्बन्धी सम्पूर्ण विवरणहरू शेयरधनी महानुभावहरूलाई यथासमयमा नैपठाइने व्यहोरा अवगत गराउदै सम्पूर्ण शेयरधनी महानुभावहरूलाई साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

१. मिति, समय तथा स्थान :

मिति : २०७९ साल मंसिर २३ गते शुक्रवार (तदनुसार सन् २०२२ डिसेम्बर ९ तारिख)

समय : विहान १० :०० वजे।

स्थान : त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौं।

२. छलफलका विषयहरू :

क) सामान्य प्रस्तावहरू :

१. अध्यक्षज्यूको मन्तव्य तथा संचालक समितिको प्रतिवेदन आ.व. २०७८/७९ छलफल गरी पारित गर्ने।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ. व. २०७८/७९ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ. व. २०७८/७९ को नाफा-नोक्सान हिसाव र सोही अवधिको नगदप्रवाह विवरण, नाफा-नोक्सान बाँडफाँड हिसाव लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरू) उपर छलफल गरी पारित गर्ने।
३. यस बैंकको सहायक कम्पनी “वि.ओ.के. क्यापिटल मार्केट लि.” को आ. व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने।
४. संचालक समितिले प्रस्ताव गरे अनुरूप बैंकको चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश रु. १,५८,८२,८७,९९३/७६ (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृती प्रदान गर्ने।
५. लेखापरीक्षण समितिको सिफारिस अनुरूप बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।

ख) विशेष प्रस्तावहरू :

१. संचालक समितिले प्रस्ताव गरे अनुरूप लाभांश वापत बैंकको चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुने रु. ६३,७४,३९,६४४/३२ बराबरको बोनस शेयर वितरण गर्न स्वीकृती प्रदान गर्ने। उक्त बोनस शेयर जारी गर्दा हुन आउने खण्डित शेयरलाई पहिलेको खण्डित शेयरसंग समायोजन गरी बाँकी हुन आउने खण्डित शेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने।
२. प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने।
 - (क) प्रस्तावित बोनस शेयर जारी भएपश्चात् बैंकको पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्रको दफा ५ (क) ५ (ख) र ५ (ग) संशोधन गर्ने प्रस्ताव पारित गर्ने।

३. बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन (Due Diligence Audit) गरी मूल्याङ्कनकर्ताले सिफारिस गरेको शेयर स्वाप अनुपात (Share Swap Ratio) तथा मर्जर सम्बन्धी विषयमा संचालक समितिबाट भएका निर्णयहरु स्वीकृत गर्ने ।
४. बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड बीच सम्पन्न संस्था गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता-पत्र (स्कीम अफ एरेञ्जमेन्ट) स्वीकृत गर्ने । साथै मर्जर सम्बन्धी अन्य आवश्यक प्रकृयाहरु समेत पुरा गरी ग्लोबल आइएमई बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृती प्रदान गर्ने ।
५. मर्जर लगायत अन्य विशेष प्रस्तावहरुको हकमा नेपाल राष्ट्र बैंक वा अन्य नियमन निकायहरुबाट कुनै विषयमा थपघट वा संशोधन गर्न निर्देशन भएमा सोही अनुरूप आवश्यक संशोधन र परिमार्जन गर्न तथा मर्जरको सम्बन्धमा गरिएको सम्झौता अनुरूप गर्नुपर्ने अन्य सम्पूर्ण काम कार्यहरुको लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

ग) विविध :

संचालक समितिको आज्ञाले,
कम्पनी सचिव

१८ औ वार्षिक साधारण सभा सम्बन्धी सामान्य जानकारी

१. सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूले प्रवेश पत्रका साथै शेयर प्रमाण-पत्र वा शेयर अभौतिकरण गरिसकेका शेयरधनीहरूको हकमा हितग्राही (DMAT Account) परिचय नम्बर (BOID Statement) शेयर कित्ता संख्या तथा आफ्नो परिचय खुल्ने (जस्तै नागरिकताको प्रमाण पत्र वा अन्य कुनै परिचयपत्र) अनिवार्य रूपमा साथमा लिई सहभागी हुन अनुरोध छ। बैंकको वार्षिक साधारण सभाको सूचना, सञ्चालक समितिको प्रतिवेदन, आर्थिक विवरण सम्पूर्ण शेयरधनी महानुभावहरूलाई यथासमयमा पठाइनेछ। कारणवस कसैलाई उक्त प्रतिवेदनहरू प्राप्त हुन नसकेमा बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंबाट शेयरधनीको प्रमाण प्रस्तुत गरी प्राप्त गर्न सक्नुहुनेछ।
२. सभामा भाग लिन प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरूले सभा शुरु हुने समय भन्दा कम्तीमा ४८ घण्टा अगावै बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा दर्ता गराई सक्नु पर्नेछ। यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति समेत बैंकको शेयरधनी हुन आवश्यक छ।
३. सभामा भाग लिन प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसक्नु भएको शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गर्नु भएमा प्रोक्सी दिइसकेको भएतापनि स्वतः बदर हुनेछ। प्रतिनिधि नियुक्त गरिसकेपछि उक्त प्रतिनिधि बदर गरी यो प्रतिनिधिपत्रलाई (प्रोक्सी) मान्यता दिइयोस भनी छुट्टै पत्र समेत लेखी पठाउनु भएको रहेछ भने अरु सबै प्रतिनिधिपत्र (प्रोक्सी) बदर भई सोही पत्र साथ आएको प्रतिनिधिपत्र (प्रोक्सी) मात्र मान्य हुनेछ। सोको लिखित सूचना सोही अवधि भित्र बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा दर्ता गरिसक्नु पर्नेछ। सो नगरी एक शेयरधनीले एक भन्दा बढी प्रोक्सी नियुक्त गरी त्यस्ता प्रतिनिधिपत्र (प्रोक्सी) समयमै बैंकमा प्राप्त भएतापनि सबै बदर हुनेछ।
४. नावालक वा विक्रिपत शेयरधनीको तर्फबाट बैंकको शेयर लगत कितावमा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन तथा प्रतिनिधि नियुक्त गर्न सक्नु हुनेछ।
५. संयुक्त रूपमा शेयर ग्रहण गर्ने शेयरधनीहरूको हकमा शेयरधनीको लगत कितावमा पहिलो नाम उल्लेख भएको व्यक्ति वा संयुक्त नाम मध्येबाट सर्वसम्मतिमा नियुक्त कुनै एकजना शेयरधनीले वा सर्वसम्मतिबाट नियुक्त प्रोक्सीले मात्र सभामा भाग लिन र मतदान गर्न पाउनेछ।
६. संगठित संस्थाका शेयरधनी भएमा त्यस्तो संगठित संस्थाको तर्फबाट सभामा उपस्थित हुनको लागि मनोनीत व्यक्तिले शेयरधनी संस्थाको आधिकारिक पत्रका साथ प्रोक्सी फारममा संस्थाको छाप र आधिकारिक व्यक्तिको दस्तखत भएको पत्र सहित उपस्थित हुनु पर्नेछ।
७. शेयरधनी महानुभावहरूलाई छलफलका विषयहरू मध्ये विविध शीर्षक अन्तर्गत बैंक सम्बन्धी केही जिज्ञासा भए इच्छुक शेयरधनी महानुभावहरूले सभा हुनु भन्दा ७ दिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रूपमा दिनुपर्नेछ। तर यसलाई छलफल र पारित हुने प्रस्तावको रूपमा समावेश गरिने छैन।
८. शेयरधनी महानुभावहरूले व्यक्त गर्नु भएका मन्तव्य तथा प्रश्नहरूको सम्बन्धमा संचालक समितिको तर्फबाट सामुहिक रूपले वा समितिबाट अख्तियारी पाएका व्यक्तिले जवाफ दिन सक्नेछन्।
९. शेयरधनी महानुभावहरूको जानकारीका लागि बैंकको संक्षिप्त आर्थिक विवरण यसै सूचनासंग प्रकाशित गरिएको छ। संक्षिप्त आर्थिक विवरण लगायतका वार्षिक साधारण सभामा पेश हुने सम्पूर्ण प्रस्तावहरू बैंकको website: www.bok.com.np मा पनि हेर्न सकिनेछ।
१०. सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरूले सभा हुने स्थानमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ। शेयरधनी महानुभावहरूको सुविधाको लागि हाजिरी पुस्तिका विहान ९:०० वजे देखि सभा चालु रहेसम्म खुल्ला रहनेछ।



११. यस बैंकको मर्जर प्रयोजनका लागि मिति २०७९/०३/०२ गते श्री ग्लोबल आइएमई बैंक लि. सँग एक आपसमा गाभिने सम्बन्धी प्रारम्भिक सहमति पत्र (MOU) मा हस्ताक्षर भएदेखि अर्थात मिति २०७९/०३/०२ गतेदेखि शेयर कारोवार रोक्का रहेकोले सो भन्दा अगावै अर्थात मिति २०७९/०३/०१ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोवार भई नियमानुसार दाखिल खारेजको लागि यस बैंकको शेयर रजिष्ट्रार बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नक्साल, काठमाडौंमा प्राप्त विवरणको आधारमा कायम भएको शेयर लगत अभिलेख नै साधारण सभा तथा लाभांशको लागि कायम हुनेछ ।
१२. अन्य जानकारीका लागि बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा कार्यालय समयभित्र सम्पर्क राख्नु हुन अनुरोध छ ।

विषय-सूची

क्र.सं.	विषय	पृष्ठ संख्या
१.	अध्यक्षज्यूको मन्तव्य	१
२.	सञ्चालक समितिको प्रतिवेदन	३
३.	कम्पनी ऐन, २०६३ को दफा १०९ उपदफा ४ बमोजिमको विवरण	२१
४.	धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम २ सँग सम्बन्धित अनुसूची १५ बमोजिमको वार्षिक विवरण	२५
५.	स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन (एकीकृत)	२७
६.	एकीकृत वित्तीय अवस्थाको विवरण (वासलात)	३२
७.	एकीकृत नाफा-नोक्सान विवरण	३३
८.	एकीकृत अन्य विस्तृत आम्दानीको विवरण	३४
९.	एकीकृत इक्विटीमा भएको परिवर्तनको विवरण	३५
१०.	एकीकृत नगद प्रवाह विवरण	३७
११.	लेखा सम्बन्धी टिप्पणीहरू तथा प्रमुख लेखा नीतिहरू	३८
१२.	Basel III उद्घोषण	९६
१३.	लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्वीकृति पत्र	१२२
१४.	नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशन उपर व्यवस्थापनको जवाफ	१२३
१५.	प्रबन्धपत्रमा गरिएको संशोधन	१२४
१६.	सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २०(३) तथा २०(४) को प्रयोजनको लागि प्रकाशित	१२५
१७.	धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ४५ सँग सम्बन्धित विवरण	१२६
१८.	बिओके क्यापिटल मार्केट लिमिटेडको वित्तीय विवरण	१२९

बैंक अफ काठमाण्डू लिमिटेडको २८ औं वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्षज्यूबाट प्रस्तुत मन्तव्य :

आदरणीय शेयरधनी महानुभावहरु,

बैंक अफ काठमाण्डू लिमिटेडको २८ औं वार्षिक साधारण सभामा उपस्थित हुनुभएका सम्पूर्ण शेयरधनी महानुभावहरुलाई यस बैंकको सञ्चालक समिति तथा मेरो तर्फबाट समेत हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। यस २८ औं वार्षिक साधारण सभाको लागि तयार गरिएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन यहाँहरु समक्ष प्रस्तुत गर्न अनुमति माग्दछु।

बैंक अफ काठमाण्डूको सफलताको लागि आ-आफ्नो स्थानबाट योगदान पुऱ्याउनु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, सेवाग्राहीहरु, शुभेच्छुकवर्ग, बैंक व्यवस्थापन र बैंकका सबै कर्मचारीहरुलाई पनि म सञ्चालक समितिको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु।

बैंकले हाल मुलुकभर रहेका आफ्ना कुल १०४ शाखा कार्यालयहरु, ९४ ए.टि.एम., १० एक्सटेन्सन काउन्टर मार्फत प्रभावकारी बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ। बैंकका सबै शाखाहरु आधुनिक प्रविधिको माध्यमबाट केन्द्रीकृत तथ्यांक प्रणालीमा सञ्चालन भइरहेका छन्। साथै आगामी दिनहरुमा यस बैंकले प्रदान गर्ने सेवालाई व्यावसायिक विविधता र गहनता दुवै दृष्टिले सम्भाव्य क्षेत्रमा प्रतिस्पर्धात्मक रुपमा फाइदा तथा तुलनात्मक लाभ हुनेगरी विस्तार गर्दै लैजान बैंक प्रतिबद्ध रहेको यहाँहरु सबैलाई विश्वास दिलाउन चाहन्छु। ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने तथा शाखा संजाल विस्तार गर्ने क्रममा बैंकले देशका सबै प्रदेशमा प्रादेशिक कार्यालयहरु तथा शाखाहरु स्थापना गरेको छ। बैंकले सामना गर्नुपर्ने जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङका लागि सुदृढ जोखिम व्यवस्थापन संरचना तयार गरी कार्यान्वयनमा ल्याएको छ। प्रभावकारी जोखिम व्यवस्थापनका लागि संस्थाको सम्पूर्ण क्षेत्र समेट्ने गरी बैंकले पूर्ण एवम् एकीकृत पद्धति अनुशरण गरेको छ। संस्थागत सुशासन र जोखिम व्यवस्थापन बीच प्रभावकारी सम्बन्ध स्थापित हुनेगरी जोखिम व्यवस्थापनप्रति बैंक पूर्णरुपमा प्रतिबद्ध छ।

आर्थिक वर्ष २०७७/७८ मा रु.१ खर्ब ४ अर्ब रहेको बैंकको कुल निक्षेप ६.३६ प्रतिशतले वृद्धि भई यस आर्थिक वर्षको अन्त्यमा करिब रु.१ खर्ब ११ अर्ब पुगेको छ। यस वर्ष कुल कर्जामा ६.८७ प्रतिशतले वृद्धि भई गत वर्षको अन्त्यमा रहेको कुल कर्जा रु.१ खर्ब १७ करोडबाट वृद्धि भई रु.१ खर्ब ८ अर्ब ३९ करोड पुगेको छ। प्रतिवेदन वर्षको अन्त्यमा बैंकको कुल कर्जाको अनुपातमा निष्कृत कर्जा (NPA) १.०९ प्रतिशत रहन पुगेको छ। यसलाई एक प्रतिशत भन्दा पनि न्यून गर्ने हाम्रो प्रयास जारी नै रहने छ। एकातर्फ विस्तारै कर्जाको माग बढ्दै जानु र अर्कोतर्फ नियामक निकायबाट विद्यमान कर्जा/निक्षेप तथा पूँजीको अनुपात परिवर्तन गरी आर्थिक वर्ष २०७९ असार मसान्तसम्ममा कर्जा/निक्षेप अनुपातको ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले गर्दा लगानीयोग्य कोषमा दबाव पर्नगयो। फलस्वरूप प्रतिवेदन वर्षभरी निक्षेप परिचालन निकै चुनौतीपूर्ण रहनगयो। वित्तीयक्षेत्रमा देखिएको तरलता अभावका कारण निक्षेपको व्याजदरमा असामान्य वृद्धि हुनगएको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले विद्यमान कर्जा/निक्षेप तथा पूँजीको अनुपात (CCD Ratio) खारेज गरी चालु आर्थिक वर्षका लागि कर्जा/निक्षेप अनुपात (CD Ratio) कायम गर्नु पर्ने व्यवस्था ल्याएको थियो। प्रतिवेदन वर्षको अन्त्यमा बैंकको कर्जा/निक्षेप अनुपात ८८.४१ प्रतिशत रहेको छ। प्रतिवेदन वर्षको अन्त्यमा बैंकको तरलता अनुपात २६.२७ प्रतिशत छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा अर्थात् २० प्रतिशत भन्दा बढी रहेको छ।

प्रतिवेदन वर्षमा बैंकको कुल व्याज आम्दानी रु.११ अर्ब ३० करोड रहेको छ। कुल व्याज खर्च रु.७ अर्ब ५० करोड रहेको छ। गत आर्थिक वर्षको तुलनामा बैंकको खुद व्याज आम्दानी रु.३ अर्ब २६ करोडबाट वृद्धि भई रु.३ अर्ब ८० करोड पुगेको छ। प्रतिवेदन वर्षमा यस बैंकको सञ्चालन मुनाफा रु.३ अर्ब २७ करोड रहेको छ। त्यसैगरी बैंकको खुदमुनाफा गत वर्षको तुलनामा करिब ६० करोडले वृद्धि भई रु.२ अर्ब ३२ करोड पुगेको छ। बैंकको सञ्चित मुनाफा र पूँजी कोषबाट समेत गरी यस आर्थिक वर्षको लागि लाभांश वापत चुक्ता पूँजीको १४.९५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाने कर सहित) र ६ प्रतिशत बोनस शेयर गरी २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरिएको पनि म यहाँहरुलाई सहर्ष अवगत गराउन चाहन्छु।

बैंकका सेवाग्राहीहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइएको छ र भविष्यमा पनि आफ्ना ग्राहकहरुको माग, आवश्यकता र सुविधाहरुलाई समेत ध्यानमा राखी बैंकका सेवा तथा प्रोडक्टहरु विस्तार गर्दै लगिने छ। बैंकको आकार र व्यवसाय विस्तार



गर्ने सन्दर्भमा बैंकको अधिकतम हितलाई ध्यानमा राखी उपयुक्त मर्जर पार्टनर खोजी गर्ने क्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसंग मर्जरमा जाने सहमति भई मिति २०७९ आषाढ ०२ गते प्रारम्भिक सम्झौता सम्पन्न गरिएको थियो र दुवै बैंकहरूको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कनकर्ताबाट मूल्याङ्कन कार्यसमेत पुरा भएको हुँदा मिति २०७९ कात्तिक २८ गते संस्था गाभ्ने तथा गाभ्ने सम्बन्धमा अन्तिम सम्झौता (स्कीम अफ एरेन्जमेन्ट) सम्पन्न भएको छ। साथै, शेयर आदान प्रदान अनुपात १:१ कायम गरिएको छ। यस मर्जर सम्बन्धी अन्य बिस्तृत विवरणहरू सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै यस मर्जर सम्बन्धी विशेष प्रस्ताव यहाँहरूका अनुमोदन तथा स्वीकृतिको लागि प्रस्ताव गरिएको छ।

यस बैंकका सबै शेयरधनीहरू तथा बैंकका अन्य शुभेच्छुकहरूको विगत १० वर्षदेखि जिज्ञासा रहेको मेलम्ची खानेपानी परियोजनाको बैंक ग्यारेण्टी सम्बन्धमा चीनको हेनान प्रान्तको उच्च अदालत Zhengzhou Intermediate People's Court बाट सन् २०२२ जुलाई २५ तारिखमा बैंकको पक्षमा फैसला भई सन् २०२२ अगस्त २३ तारिखमा ग्यारेण्टी वापत पाउनु पर्ने सम्पूर्ण रकम रु.१ अर्ब २ करोड रकम प्राप्त भएको छ। यस ग्यारेण्टीको रकम असुली पश्चात् बैंकको मुनाफामा राम्रो टेवा पुगेको छ। फलस्वरूप हामीहरूले मुलुकको वित्तीय क्षेत्रमा देखापरेको विषम परिस्थितिमा पनि राम्रो प्रतिफल दिन सफल भएका छौं। साथै, उक्त मुद्दा करिव १० वर्षदेखि चली आएको हुँदा बैंकले व्यहोनु परेको लामो कानूनी प्रकृया, खर्च, संस्थाको ख्याति तथा व्यावसायिक नोक्सानी आदि सबै पक्षहरूको अध्ययन गरी क्षतिपूर्तीको मुद्दा पनि दायर गर्ने क्रममा रहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।

अघिल्ला चार आर्थिक वर्षहरूको बैंकको प्रगति विवरणहरू समीक्षा गर्दा आर्थिक वर्ष २०७५/७६ मा बैंकको निक्षेप संकलन रु. ८३ अर्ब ३३ करोड रहेकोमा आर्थिक वर्ष २०७८/७९ सम्म आउँदा कुल निक्षेप ३३.१६ प्रतिशतले वृद्धि भई रु.१ खर्ब १०.अर्ब ९६ करोड पुगेको छ। कर्जा लगानी तर्फ समीक्षा गर्दा गत चारवर्ष अघिको तुलनामा कुल कर्जामा करिव ४१.९४ प्रतिशत भन्दा बढीले वृद्धि भई यस आर्थिक वर्षको अन्त्यमा रु.१ खर्ब ८ अर्ब ३९ करोड पुगेको छ। त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा यस बैंकको करपछिको मुनाफा करिव रु.१ अर्ब ९० करोड रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा रु.२ अर्ब ३२ करोड रहेको छ। विगत चार आर्थिक वर्षहरूमा यस बैंक अफ काठमाण्डूले आफ्ना शेयरधनीहरूलाई क्रमशः २५ प्रतिशत, १७ प्रतिशत, १६ प्रतिशत र १४ प्रतिशत लाभांश दिन सफल भएको छ भने आ.व.२०७८/७९ का लागि २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा १.५४ प्रतिशत रहेको बैंकको निष्कृत कर्जा आ.व.२०७८/७९ को अन्त्यमा १.०९ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा ८९ वटा शाखा संख्या रहेकोमा शाखा संख्या वृद्धि गर्दै हाल १०४ पुऱ्याइएको छ। विभिन्न आर्थिक तथा राजनैतिक उतारचढावका बावजूद पनि गत चार आर्थिक वर्षहरूमा बैंकले हासिल गरेका उपलब्धिहरू उल्लेखनीय रहेको छ। साथै मेलम्चीको ग्यारेण्टी वापतको रकम असुली पनि हाम्रो ठूलो उपलब्धि हो।

अन्त्यमा, आर्थिक वर्ष २०७८/७९ को वासलात र नाफा-नोक्सान हिसाव सहितको वित्तीय विवरणहरू कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा नेपाल राष्ट्र बैंकबाट जारी भएका निर्देशनहरू अनुरूप तयार पारिएको कुरा यहाँहरूलाई जानकारी गराउँदै सञ्चालक समितिको प्रतिवेदन सहित यस सभाको स्वीकृतिको लागि प्रस्तावित वित्तीय विवरणहरू लगायत अन्य सबै प्रस्तावहरू समेत पारित गरी दिनुहुन म यहाँहरू समक्ष अनुरोध गर्दछु।

साथै, प्रतिवेदन वर्षमा देखापरेका कठिन अवस्थाहरूमा पनि बैंकका विभिन्न गतिविधिहरू सफलताका साथ सम्पन्न गर्न सहयोग पुऱ्याउनु हुने यस बैंकका सम्पूर्ण संस्थापक तथा सर्वसाधारण शेयरधनी महानुभावहरू, हालका तथा निवर्तमान संचालकज्यूहरू, बैंक व्यवस्थापन एवं सबै कर्मचारीहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सि.डि.एस.एण्ड क्लियरिङ लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत यस बैंकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउनु हुने सम्पूर्ण सरोकारवालाहरू प्रति म हार्दिक अभार एवं कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा समेत यहाँहरूबाट निरन्तर सहयोग र सद्भावका लागि फेरि पनि अनुरोध गर्दछु।

धन्यवाद।

(प्रकाश श्रेष्ठ)
अध्यक्ष
सञ्चालक समिति
बैंक अफ काठमाण्डू लिमिटेड

अट्टाइसौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन

आदरणीय शेयरधनी महानुभावहरु,

बैंक अफ काठमाण्डू लिमिटेडको २८औं वार्षिक साधारणसभामा भाग लिन पाल्नु हुने शेयरधनी महानुभावहरु, विभिन्न नियमनकारी निकायबाट पाल्नु भएका प्रतिनिधिज्यूहरु तथा उपस्थित हुनुभएका आमन्त्रित अतिथिज्यूहरुलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्दछौं। विगत २८ वर्षको यात्रा पुरा गरी बैंकलाई आजको अवस्थासम्म पुऱ्याउन आ-आफ्नो क्षेत्रबाट यहाँहरुले गर्नु भएको सहयोग, योगदान तथा सद्भावको लागि हामी हृदयदेखि नै आभार प्रकट गर्दछौं। यस सभामा सञ्चालक समितिको तर्फबाट बैंकले आर्थिक वर्ष २०७८/७९ मा गरेका काम कारवाहीहरु, निर्धारित कार्यक्रम तथा भावी योजनाहरुका बारेमा यस बैंकका शेयरधनी महानुभावहरुलाई जानकारी गराउने उद्देश्यले सञ्चालक समितिको प्रतिवेदन यहाँहरु समक्ष पेश गरेका छौं।

क. प्रतिवेदन तथा चालु अवधिको बैंकको वित्तीय अवस्था

प्रमुख उपलब्धिहरु/नतिजा :

रु. करोडमा

शीर्षक	आ.व.	२०७४/७५		२०७५/७६		२०७६/७७		२०७७/७८		२०७८/७९		गत वर्षसँग तुलना
		गुप	बैंक	गुप	बैंक	गुप	बैंक	गुप	बैंक	गुप	बैंक	
सञ्चालन आम्दानी		३९२.८८	३९१.५१	४६८.८	४६६.२५	४४५.९१	४४३.९	४३२.२५	४२४.१३	४६७.५८	४६४.४४	९.५०%
सञ्चालन खर्च		१५८.३९	१५७.५७	१८६.९४	१८५.३१	१७९.९३	१७८.१४	१८६.४३	१८४.०६	२२०.६३	२१८.६५	१८.७९%
सञ्चालन मुनाफा (नोकसानि व्यवस्था अघि)		२३४.४९	२३३.९४	२८१.८६	२८०.९४	२६५.९८	२६५.७६	२४५.८२	२४०.०७	२४६.९५	२४५.७८	२.३८%
कर पछिको मुनाफा		१३२.६२	१३२.०९	१९०.३४	१८९.६९	१४६.२	१४६.०७	१७६.६	१७२.६४	२३३.१७	२३२.२५	३४.५३%

प्रमुख कारोवार तथा सूचकाङ्क :

रु. करोडमा

शीर्षक	आ.व.	२०७४/७५		२०७५/७६		२०७६/७७		२०७७/७८		२०७८/७९		गत वर्ष सँग तुलना
		गुप	बैंक	गुप	बैंक	गुप	बैंक	गुप	बैंक	गुप	बैंक	
चुक्ता पूँजी		७०७.२९	७०७.२९	८०६.३१	८०६.३१	८५४.६९	८५४.६९	९६५.८२	९६५.८२	१,०६२.४०	१,०६२.४०	१०.००%
निक्षेप		७,६७७.७२	७,६९१.३८	८,३२९.५३	८,३३२.७७	९,३२८.२७	९,३२८.४४	१०,४३१.२०	१०,४३२.४४	११,०७६.३२	११,०९६.१९	६.३६%
कर्जा		७,०१७.११	७,०१७.११	७,६३६.५६	७,६३६.४०	८,२५७.७७	८,२५७.७७	१०,०१७.४३	१०,०१७.४३	१०,८३९.०२	१०,८३९.०२	८.२०%
स्थिर सम्पत्ति (खुद)		९४.३६	९३.५२	८३.७५	८३.१४	८३.७९	८३.२९	८३.७८	८२.८९	१४०.८६	१३८.२३	६६.७६%

प्रमुख सूचकाङ्क :

शीर्षक	आ.व.	२०७४/७५		२०७५/७६		२०७६/७७		२०७७/७८		२०७८/७९	
		गुप	बैंक	गुप	बैंक	गुप	बैंक	गुप	बैंक	गुप	बैंक
खुद नाफा/ सञ्चालन आम्दानी		३३.७६%	३३.७५%	४०.६०%	४०.६९%	३२.७९%	३२.९१%	४०.८६%	४०.७०%	४९.८७%	५०.०१%
सञ्चालन खर्च/ सञ्चालन आम्दानी		४०.३१%	४०.२५%	३९.८८%	३९.७५%	४०.३५%	४०.१३%	४३.१३%	४३.४०%	४७.१९%	४७.०८%
सम्पत्तिमा प्रतिफल		१.४५%	१.४५%	१.८९%	१.८८%	१.३३%	१.३३%	१.३४%	१.३१%	१.६५%	१.६५%
कर्मचारी संख्या		७८९	७७९	७९२	७७६	८४१	८२२	८५१	८३१	९५७	९३६
शाखा संख्या		८४	८३	९०	८९	९०	८९	९२	९१	१०५	१०४



ख. कार्यालय संजाल


ग्राहकहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्ने तथा शाखा संजाल विस्तार गर्ने क्रममा बैंकले देशका सबै प्रदेशमा प्रादेशिक कार्यालयहरू तथा शाखाहरू स्थापना गरेको छ ।

बैंकले समीक्षा अवधिमा कुल १०४ शाखा कार्यालयहरू, ९४ ए.टि.एम., १० एक्सटेन्सन काउन्टर मार्फत प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकका सबै शाखाहरू केन्द्रीकृत तथ्यांक प्रणालीमा सञ्चालन भइरहेका छन् । साथै आगामी दिनहरूमा यस बैंकले प्रदान गर्ने सेवामा व्यावसायिक विविधता र गहनता दुवै दृष्टिले सम्भाव्य क्षेत्रमा प्रतिस्पर्धात्मक रूपमा सफल र तुलनात्मक लाभ हुने गरी विस्तार गर्दै लैजान बैंक सक्षम र प्रतिबद्ध रहेको यहाँहरू सबैलाई विश्वास दिलाउन चाहन्छौं ।

ग. संचालन गतिविधको समीक्षा

निक्षेप परिचालन

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को कारण बजार चलायमान हुन नसक्दा कर्जाको माग घट्न गई अधिल्लो आर्थिक वर्ष बैंकमा थपिन गएको अधिक निक्षेपका कारण समीक्षा वर्षको शुरुवात्मा पनि बैंकमा अधिक निक्षेपको अवस्था रहन गयो । एकातर्फ विस्तारै कर्जाको माग बढ्दै जानु र अर्को तर्फ नियामक निकायबाट विद्यमान कर्जा/निक्षेप तथा पूँजीको अनुपात परिवर्तन गरी चालु आर्थिक वर्ष देखि कर्जा/निक्षेप अनुपातको व्यवस्थाले गर्दा प्रतिवेदन वर्षको तेस्रो महिनादेखि लगानीयोग्य कोषमा दबाव पर्न गयो । तत् पश्चात् प्रतिवेदन वर्षभर निक्षेप परिचालन निकै चुनौतीपूर्ण रहन गयो । वित्तीयक्षेत्रमा व्याप्त रहेको तरलता अभावका कारण निक्षेपको व्याजदरमा असामान्य वृद्धि हुन गएको छ ।



आर्थिक वर्ष २०७७/७८ मा रु. १ खर्ब ४ अर्ब रहेको बैंकको कुल निक्षेप ६.३६ प्रतिशतले वृद्धि भई यस वर्षको अन्त्यमा करिब रु. १ खर्ब ११ अर्ब पुगेको छ ।

रकम (रु. अर्बमा)

निक्षेप	रकम	आ.व. २०७४/७५	आ.व. २०७५/७६	आ.व. २०७६/७७	आ.व. २०७७/७८	आ.व. २०७८/७९	वृद्धि दर (%)
चलती	कुल	५.७८	६.१२	६.५	९.५७	६.८४	-२८.५३%
बचत	कुल	२०.०६	२१.४३	२५.४६	३२.४७	२७.२२	-१६.१७%
मुद्दती	कुल	४१.६२	४६.४२	५३.०९	५२.१०	६५.४६	२५.६४%
कल	कुल	७.४७	७.४७	७.२३	८.८३	९.७५	१०.४२%
अन्य	कुल	१.९८	१.८८	१	१.३५	१.६९	२५.१९%
जम्मा		७६.९१	८३.३३	९३.२८	१०४.३२	११०.९६	६.३६%

यस वर्षको अन्त्यमा बचत निक्षेप जम्मा १६.१७ प्रतिशतले न्यून भई रु. २७ अर्ब २२ करोड पुगेको छ । बैंकको निक्षेप मध्ये मुद्दती निक्षेपले करिब आधा अंश ओगटेको छ । गत वर्ष रु. ५२ अर्ब १० करोड रहेको मुद्दती निक्षेप यस वर्षको अन्त्यमा रु. ६५ अर्ब ४६ करोड रहेको छ । गत वर्ष रु. ९ अर्ब ५७ करोड रहेको चलती निक्षेप जम्मा २८.५३ प्रतिशतले न्यून भई यस वर्षको अन्त्यमा रु. ६ अर्ब ८४ करोड रहेको छ ।

अन्य निक्षेपहरूको तुलनामा प्रतिवेदन वर्षमा यस बैंकको मुद्दती निक्षेप र मार्जिन निक्षेपको वृद्धिदर उच्च रहेको छ ।

निक्षेपको विविधीकरण गरी निक्षेपको लागतलाई कम गर्दै जाने योजना अनुरूप बैंकले समीक्षा वर्षमा बचत तथा चलती निक्षेप परिचालनमा विशेष जोड दिँदै आएको छ । तर, ग्राहकहरू व्याज संवेदनशील हुने भएकाले चलती तथा बचत निक्षेपमा भन्दा मुद्दती निक्षेपमा ग्राहकहरूको आकर्षण बढी रहेको छ । तसर्थ आगामी वर्षमा लागत कम हुने यी निक्षेपहरूमा अझ बढी सुधारका लागि विभिन्न किसिमका प्रवर्द्धनात्मक क्रियाकलापहरू सञ्चालनमा ल्याउने योजना रहेको छ ।

प्रतिवेदन वर्षमा बैंकले रु. ३८ अर्ब ६७ करोड संस्थागत निक्षेप परिचालन गरेको छ भने रु. ७२ अर्ब २९ करोड व्यक्तिगत निक्षेप परिचालन गरेको छ ।


कर्जा विस्तार तथा व्यवस्थापन

यस वर्ष कुल कर्जामा ८.२० प्रतिशतले वृद्धि भई गत वर्षको अन्त्यमा रहेको कुल कर्जा रु. १ खर्ब १७ करोडबाट वृद्धि भई रु. १ खर्ब ८ अर्ब ३९ करोड हुन पुगेको छ ।







कुल कर्जा मध्ये करिब रु.२ अर्ब ४६ करोड लघुवित्त वित्तीय संस्थालाई प्रदान गरिएको छ ।







साना तथा मझौला कर्जाहरु तुलनात्मक रुपमा बढी प्रतिफल प्रदान गर्ने हुँदा बैंकले यस्ता कर्जाहरुलाई पहिलो प्राथमिकतामा राखेको छ । साथै, यस्ता कर्जाहरु विभिन्न क्षेत्रका ग्राहकहरु बीच फैलिएको हुँदा ठूला कर्जाको तुलनामा बैंकको कर्जा पोर्टफोलियोमा निहित जोखिमलाई न्यूनीकरण गर्न पनि मद्दत मिल्दछ । यस्ता कर्जाको परिचालनमा शाखा तथा प्रादेशिक कार्यालयहरुको उल्लेख्य भूमिका र सहभागिता रहेको छ ।

क्षेत्रगत सीमा अन्तर्गत बैंकको आफ्नो कर्जा नीति अनुरूप सीमा कायम गरिएको हुँदा यस तर्फ हालसम्म बैंकको अवस्था सन्तोषजनक रहेको छ । साथै, नेपाल राष्ट्र बैंकले तोकेको एकल ग्राहक कर्जा सीमाको बैंकले पूर्णरूपले अनुपालना गरेको छ ।



प्रयोजन अनुसारको (Productwise) कुल कर्जा सापटको भ्रलक





लगानी तथा कोष (ट्रेजरी) व्यवस्थापन

आ.व.२०७७/७८ मा बैंकको कुल लगानी रु.२० अर्ब १२ करोड रहेकोमा प्रतिवेदन वर्षमा ६.३५ प्रतिशतले कम भई रु.१८ अर्ब ८५ करोड पुगेको छ। कुल लगानीमा सरकारी धितोपत्र र ट्रेजरी बिलमा गरिएको लगानीले मुख्य अंश ओगटेको छ। प्रतिवेदन वर्षको अन्त्यमा बैंकको ट्रेजरी बिलमा रु.५ अर्ब ०६ करोड तथा नेपाल सरकारको ऋणपत्रमा रु.११ अर्ब ७० करोड लगानी रहेको छ। त्यसैगरी यस बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, आर. एम. डि. सी. लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, कर्जा सूचना केन्द्र, नेपाल क्लियरिङ हाउस लिमिटेड, नेशनल बैंकिङ इन्स्टिच्यूट, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड, एन.एम.बी. हाइब्रिड फण्ड, एन.आई.बी.एल.प्रगति फण्ड, हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कं. लि., आर.एस.डि.सी. लघुवित्त वित्तीय संस्था लिमिटेड, लक्ष्मी ईक्विटि फण्ड, नविल ईक्विटि फण्ड तथा ग्लोबल आइ.एम.इ. समुन्नत स्किम-१ मा गरेका लगानीहरु यस वर्ष पनि कायम नै रहेको छ।

बैंकले अर्धवार्षिक रुपमा आफ्नो लगानीको पुनरावलोकन गर्ने गरेको छ। बैंकले गरेको लगानी नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेको छ। बैंकले छुट्टै सहायक कम्पनी, बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड मार्फत नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई लगानी सम्बन्धी प्रचलित कानूनी व्यवस्था तथा विद्यमान नीतिगत व्यवस्थाको अधीनमा रही मर्चेन्ट बैंकिङ सम्बन्धी कार्य गरिरहेको छ।

सम्पत्ति विस्तार तथा व्यवस्थापन

प्रतिवेदन वर्षको अन्त्यमा बैंकको स्थिर सम्पत्ति तथा उपकरण रु.१ अर्ब ३८ करोड रहेको छ, जुन गत वर्ष रु.८२ करोड ८९ लाख रहेको थियो। प्रतिवेदन वर्षमा बैंकले रु.२० करोड ४३ लाख बराबरको स्थिर सम्पत्ति खरीद गरेको र आ.व. २०७८/७९ देखी NFRS 16 – LEASE लागु भएकोले उक्त Accounting Standard बमोजिम lease को समायोजन गरिएकोले सम्पत्ति तथा उपकरणमा उच्च बृद्धि भएको छ। स्थिर सम्पत्तिमा सवारी साधन, भवन, जग्गा, भाडामा लिएका भवनमा गरिएका स्थिर प्रकृतिका निर्माण (Leasehold Improvement) आदि पर्दछन्।

सम्भावित दायित्व सम्बन्धी गतिविधि

बैंकको प्रतिवेदन वर्षमा करिब रु.९ अर्ब ७५ करोड बराबरको सम्भावित दायित्व रहेको छ। गत वर्षको अन्त्यमा एक्सेप्टेन्स लगायत प्रतीतपत्र सम्बन्धी कारोबारको सम्भावित दायित्व रु. १ अर्ब ३१ करोड र बैंक जमानत सम्बन्धी कारोबारको सम्भावित दायित्व रु. १० अर्ब ५ करोड रहेको थियो भने प्रतिवेदन वर्षको अन्त्यमा क्रमशः रु. १ अर्ब १७ करोड र रु. ८ अर्ब २ करोड रहेको छ।

पूँजी व्यवस्थापन तथा प्रतिफल

आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा बैंकको चुक्ता पूँजी रु.१० अर्ब ६२ करोड ४० लाख रहेको छ भने प्राथमिक पूँजी रु.१६ अर्ब २७ करोड पुगेको छ, जुन कुल जोखिम भारत सम्पत्ति रु.१ खर्ब ३३ अर्ब ९६ करोडको १३.१५ प्रतिशत (पूँजी पर्याप्तता अनुपात) हुन आउँछ।

बैंकको आम्दानी, मुनाफा तथा नोक्सान हिसाब सम्बन्धी जानकारी

प्रतिवेदन वर्षमा यस बैंकको सञ्चालन मुनाफा तथा खूद मुनाफा क्रमशः रु. ३ अर्ब २७ करोड र रु. २ अर्ब ३२ करोड भएको छ। गत वर्ष यस्तो मुनाफा क्रमशः रु. २ अर्ब ५३ करोड र रु. १ अर्ब ७३ करोड रहेको थियो। यस सम्बन्धमा केही उल्लेख्य बुँदाहरु निम्नानुसार रहेका छन् :

प्रतिवेदन वर्षमा बैंकको कुल व्याज आम्दानी र कुल व्याज खर्च क्रमशः रु.११ अर्ब ३० करोड र रु.७ अर्ब ५० करोड रहेको छ, जुन गत वर्ष क्रमशः रु.८ अर्ब ५५ करोड र रु.५ अर्ब २९ करोड रहेको थियो। यसरी गत आ. व. को तुलनामा बैंकको खूद व्याज आम्दानी रु.३ अर्ब २६ करोडबाट वृद्धि भई रु.३ अर्ब ८० करोड हुन पुगेको छ। लगानीयोग्य रकमको अभावको कारण व्याजदरमा आएको वृद्धि नै बैंकको व्याज आम्दानी तथा खर्च बढ्नुको मुख्य कारक रहेको छ।

- प्रतिवेदन वर्षमा बैंकको कुल कमिशन, अन्य आम्दानी, अपलेखन गरिएको कर्जाको असुली तथा सटही जम्मा रु.१ अर्ब २ करोड रहेको छ। यसमा कर्जा प्रशासन शुल्क र सेवा शुल्कबाट हुने आम्दानीको प्रमुख योगदान रहेको छ। साथै बैंकले रेमिटेन्स कारोबारबाट रु.३ करोड २८ लाख आम्दानी गरेको छ। त्यस बाहेक अन्य आम्दानीको अर्को प्रमुख स्रोत वैदेशिक मुद्राको सटही आम्दानी पनि रहेको छ।
- प्रतिवेदन वर्षमा बैंकको कुल कर्मचारी खर्च (कर्मचारी बोनस समेत) जम्मा रु.१ अर्ब ४३ करोड हुन गएको छ। गत वर्ष यो खर्च रु.१ अर्ब १५ करोड थियो। गत वर्षको तुलनामा कुल कर्मचारी खर्च यस वर्ष २३.६४ प्रतिशतले बढेको र उक्त खर्च बढ्नुमा कर्मचारी तलब र कर्मचारी बोनसको मुख्य प्रभाव रहेको छ। साथै, कर्मचारी खर्चमा तलब तथा भत्ताको अलावा सेवानिवृत्त हुँदाका खर्चहरु जस्तै : उपदान, संचित विदा वापतको शोधभर्ना आदि पनि समावेश गरिन्छ। यी खर्चहरु कर्मचारीको तलबको आधारमा गणना गरिने हुँदा बैंकमा लामो समय देखि काम गरिरहेका कर्मचारीहरुको संख्या र कर्मचारीहरुको तलब वृद्धि हुँदा यी खर्चहरु पनि बढ्न जाने हुन्छ। बैंकले उपदान तथा संचित विदाको हकमा विमार्किक (Actuarial) गणनाविधिलाई आधार मानेको छ।
- प्रतिवेदन वर्षमा बैंकको अन्य सञ्चालन खर्च (हासकट्टी बाहेक) रु.५४ करोड ५० लाख भएको छ। गत वर्ष यो खर्च रु.५६ करोड ४४ लाख थियो अर्थात्, गत वर्षको तुलनामा यस वर्ष बैंकको अन्य सञ्चालन खर्च ३.४३ प्रतिशतले कम हुन गएको छ। आ. व. २०७८/७९ देखि NFRS 16 – LEASE लागु भएकोले संचालित लिज खर्चलाई अन्य सञ्चालन



खर्चबाट हटाई व्याज खर्च र हासकट्टी खर्च अर्न्तगत वर्गीकरण गरिएको कारणले समेत अन्य सञ्चालन खर्च घट्न गएको हो । निक्षेप बीमा नेपाल राष्ट्र बैंकले तोकेअनुसार गरिएको छ । बैंकका साना निक्षेपकर्ताको वृद्धि भइरहेबाट यो खर्च पनि निरन्तर रूपले बढिरहेको छ । सुरक्षा खर्च पनि बैंकको प्रमुख खर्चमा पर्दछ । सुरक्षागार्ड सेवा प्रदायक संस्थाहरूसंग करार गरी यस्तो खर्च गर्ने गरिएको छ । व्यवस्थापन खर्च बाहेक माथि उल्लेखित शीर्षकहरूमा बैंकलाई खर्च नियन्त्रण गर्ने अवसर कमै मात्र प्राप्त हुने गर्दछ ।

घ. जोखिम व्यवस्थापन

बैंकले सामना गर्नुपर्ने जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङका लागि सुदृढ जोखिम व्यवस्थापन संरचना तयार गरी कार्यान्वयनमा ल्याएको छ । प्रभावकारी जोखिम व्यवस्थापनका लागि संस्थाको सम्पूर्ण क्षेत्र समेट्ने गरी बैंकले पूर्ण एवम् एकीकृत पद्धति अनुशरण गरेको छ । संस्थागत सुशासन र जोखिम व्यवस्थापन बीच प्रभावकारी सम्बन्ध स्थापित हुनेगरी जोखिम व्यवस्थापनप्रति बैंक पूर्ण रूपमा प्रतिवद्ध छ ।

बैंकले स्वतन्त्र जोखिम व्यवस्थापन कार्यको लागि प्रमुख जोखिम अधिकृतलाई (Chief Risk Officer-CRO) नियुक्त गरेको छ । संस्थाको आकार एवम् कारोबारको विशिष्टतासँग तादात्म्य हुनेगरी आवश्यकता अनुसार प्रत्येक जोखिम व्यवस्थापनको लागि छुट्टाछुट्टै ईकाइको व्यवस्था समेत गरेको छ । जोखिम व्यवस्थापन कार्यले देहायका विषयहरू समेटेको छ ।

- संस्थाको सबै कार्यगत इकाइहरूको मूलभूत जोखिमको नियमित अनुगमन गर्ने तथा अनपेक्षित जोखिमवारे निर्णयकर्ताहरूलाई समय समयमा सजग गराउने,
- जोखिम सम्बन्धी प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदन जोखिम व्यवस्थापन समिति, सञ्चालक समितिमा र नियामक निकायमा पेश गर्ने र
- जोखिम व्यवस्थापन कार्यका सबै पक्षहरूको प्रभावकारी कार्यान्वयनमा सघाउ पुऱ्याउने ।

अनिवार्य नगद मौज्जात अनुपात

प्रतिवेदन वर्षको अन्त्यमा बैंकको अनिवार्य नगद मौज्जात ३.९६ प्रतिशत छ, जुन नेपाल राष्ट्र बैंकले कायम गरेको सीमा ३ प्रतिशत भन्दा बढी नै रहेको छ ।

कर्जा/निक्षेप अनुपात

नेपाल राष्ट्र बैंकद्वारा जारी आ.व. २०७८/७९ को मौद्रिक नीतिले विद्यमान कर्जा/निक्षेप तथा पूँजीको अनुपात (CCD Ratio) खारेज गरी चालु आर्थिक वर्षका लागि कर्जा/निक्षेप अनुपात (CD Ratio) कायम गर्नु पर्ने व्यवस्था ल्याएको थियो । प्रतिवेदन वर्षको अन्त्यमा बैंकको कर्जा/निक्षेप अनुपात ८८.४१ प्रतिशत रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा अर्थात ९० प्रतिशत भित्र रहेको छ । गत वर्षको अन्त्यमा बैंकको कर्जा/निक्षेप तथा पूँजीको अनुपात (CCD Ratio) ७७.७८ प्रतिशत रहेको थियो ।

तरलता अनुपात

प्रतिवेदन वर्षको अन्त्यमा बैंकको तरलता अनुपात २६.२७ प्रतिशत छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा अर्थात २० प्रतिशत भन्दा बढी रहेको छ । गत वर्ष यो अनुपात २८.३६ प्रतिशत रहेको थियो ।

निष्कृत्य कर्जा अनुपात

प्रतिवेदन वर्षको अन्त्यमा बैंकको कुल कर्जाको अनुपातमा निष्कृत्य कर्जा (NPA) १.०९ प्रतिशत रहन पुगेको छ, जुन गत वर्ष १.०४ प्रतिशत रहेको थियो ।

कोष लागत

प्रतिवेदन वर्षको अन्त्यमा बैंकको कोषको लागत ७.६७ प्रतिशत छ, जुन गत वर्ष ५.१० प्रतिशत रहेको थियो ।

क्षेत्रगत कर्जा

क्षेत्रगत सीमा अन्तर्गत बैंकको आफ्नो कर्जा नीति अनुरूप सीमा कायम गरिएको हुँदा यस तर्फ हालसम्म बैंकको अवस्था सन्तोषजनक रहेको छ । साथै, नेपाल राष्ट्र बैंकले तोकेको एकल ग्राहक कर्जा सीमाको बैंकले पूर्णरूपले अनुपालना गरेको छ ।

पूँजीकोष पर्याप्तता तथा पुनरावलोकन

प्रतिवेदन वर्षको अन्त्यमा बैंकको पूँजीकोष अनुपात १३.१५ प्रतिशत रहेको छ । बैंकको पूँजीकोष अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा अर्थात ११.०० प्रतिशत भन्दा बढी नै रहेको छ । नेपाल राष्ट्र बैंकले स्थलगत निरीक्षण प्रतिवेदनको आधारमा समग्र जोखिम व्यवस्थापनको अवस्थालाई मध्यनजर गरी दिएको निर्देशन अनुसार यस बैंकको कुल जोखिम भारित सम्पत्तिमा थप ३ प्रतिशत र सञ्चालन जोखिमको निमित्त कुल आम्दानीको ३ प्रतिशतले क्यापिटल चार्ज हुनेगरी जोखिम भारित सम्पत्तिमा समायोजन गरी पूँजीकोष गणना गरिएको छ ।

बैंकमा सञ्चालक समितिबाट स्वीकृत आन्तरिक पूँजीको पर्याप्तता मूल्याङ्कन (ICAAP) पद्धति सम्बन्धी नीतिगत व्यवस्था गरिएको छ । उक्त नीतिले बैंकको दैनिक कार्यसम्पादनका क्रममा आइपर्ने विभिन्न प्रकारका जोखिमहरूको व्यवस्थापनको लागि बैंकसंग पर्याप्त स्रोत रहेको सुनिश्चितता तथा नियमनकारी निकायबाट तोकिएको पूँजी पर्याप्तताको अनुपातभन्दा बैंकले बढी पूँजी कायम राख्न सक्ने क्षमताको मूल्याङ्कन गर्दछ । बैंकको वर्तमान जोखिम अवस्था तथा भविष्यको कार्य योजनाको तुलनामा बैंकको पूँजीकोष पर्याप्त भए नभएको मूल्यांकन तथा अनुगमन गर्न बैंकको जोखिम व्यवस्थापन समितिबाट त्रैमासिक रूपमा आन्तरिक पूँजी विश्लेषण पद्धति पुनरावलोकन गर्ने गरी त्रैमासिक रूपमा सञ्चालक समितिको बैठकमा पेश गर्ने गरिएको छ ।

जोखिम मापन गर्ने दबाव परीक्षण (Stress Test)

बैंकले विभिन्न मापदण्डहरूका आधारमा गर्नु पर्ने दबाव परीक्षणहरू जस्तै, उच्च मात्रामा निक्षेप बाहिरिनुबाट हुन सक्ने जोखिम, घर जग्गा तथा समग्र कर्जा प्रतिकूलवर्गमा वर्गीकरण भएबाट पर्न सक्ने जोखिम, व्याजदर परिवर्तनबाट पर्न सक्ने जोखिम, शेयर बजार घटबढबाट पर्न सक्ने जोखिम आदिको आँकलन र त्यसको न्यूनीकरण गर्ने उपायहरूको त्रैमासिक रूपमा सञ्चालक समितिका सदस्य तथा व्यवस्थापनका उच्च पदाधिकारीहरू सम्मिलित जोखिम व्यवस्थापन समितिद्वारा विश्लेषण गर्ने गरेको छ । दबाव परीक्षण सम्बन्धी गरिएको सो विश्लेषण त्रैमासिक रूपमा सञ्चालक समितिको बैठकमा पेश गर्नुका साथै दबाव परीक्षणको परिणाम नेपाल राष्ट्र बैंकमा पनि त्रैमासिक रूपमा पेश गर्दै आएको छ । हालसम्म गरिएका ती परीक्षणहरूमा बैंकको अवस्था सन्तोषजनक रहेको छ ।

ड. कर्मचारी व्यवस्थापन तथा वृत्तिविकास

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा बैंकको कुल कर्मचारी संख्या स्थायी तथा अस्थायी गरी ९३६ रहेकोमा महिला कर्मचारीहरूको संख्या ४६३ रहेको छ । गत वर्ष बैंकको कुल कर्मचारी संख्या ८३१ रहेको थियो ।

कर्मचारीहरूको वृत्तिविकास गर्न तथा सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराई व्यावसायिक उद्देश्य प्राप्त गर्न कर्मचारीहरूलाई आवश्यकता अनुसार तालिमहरू दिँदै जाने नीति लिइएको छ । कर्मचारीहरूको क्षमता वृद्धिको लागि सम्पूर्ण तहका कर्मचारीहरूलाई देशभित्र र विदेशमा तालिम, सेमिनार र गोष्ठी आदिमा सहभागी गराउँदै लगेको छ । प्रतिवेदन वर्षमा जम्मा ८८ वटा तालिमका कार्यक्रमहरूमा कर्मचारीहरूलाई सहभागी गराई रु. ४२ लाख ९५ हजार खर्च गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस्ता तालिमका कार्यक्रमहरूमा जम्मा १,६१६ सहभागीहरू रहेका थिए । कुशल र दक्ष कर्मचारीहरूलाई बैंकमा कायम राख्नका लागि समय-समयमा उनीहरूको सरुवा-बदुवा गरी right man at right place को अवधारणालाई यथासम्भव अनुशरण गरिएको छ । बैंकले सुरक्षा गार्ड, मेसेन्जर आदि कामहरूको लागि सेवा प्रदायक संस्थाहरूबाट पनि निश्चित मापदण्डको आधारमा सेवा लिइरहेको छ ।

च. विप्रेषण कारोबार

समीक्षा वर्षमा बैंकको करिब ४,२८८ औसत मासिक विप्रेषण कारोबार भएको छ। विप्रेषण कारोबार विस्तारका लागि यस बैंकको सबै शाखाहरुबाट विप्रेषण रकम भुक्तानीको व्यवस्था रहेको छ। सेवा विस्तारका क्रममा बैंकले हाल विभिन्न कम्पनीहरूसंग सहकार्य गरी ग्राहकहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आएको छ।

छ. ग्राहक पहिचान

नेपाल सरकारद्वारा जारी सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन तथा नेपाल राष्ट्र बैंकद्वारा जारी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था बैंकले पालना गर्दै आएको छ र यसका लागि बैंकले हरेक शाखाका प्रबन्धकलाई KYC Officer का रूपमा तोकेको छ। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यहरुको अनुगमन गर्नका लागि बैंकमा छुट्टै सम्पत्ति शुद्धीकरण निवारण विभाग रहेको छ। यस बैंकमा सम्पत्ति शुद्धीकरण निवारण (Anti-Money Laundering) तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा विशेष निगरानीको महसुस गरी प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा व्यवस्थापन तहको सम्पत्ति शुद्धीकरण निवारण समिति गठन गरिएको छ। बैंकले उच्च जोखिममा रहेका तथा प्रतिबन्धित सूचीभित्र परेका ग्राहकको विवरण प्राप्त गर्ने Swift Screening System पनि लागू गरेको छ। बैंकले सम्पत्ति शुद्धीकरणको नियन्त्रण तथा ग्राहकहरुको कारोबार अनुगमनका लागि छुट्टै Customer Profiling & Fraud Detection System नामक Software जडान गरी सञ्चालनमा ल्याएको छ। यसका अतिरिक्त बैंकले विदेशी कम्पनी एक्विटीसंग (Accuity) सम्भौता गरी अन्तर्राष्ट्रिय सूचीकृत ग्राहकहरु तथा उच्चपदस्थ व्यक्तिहरु सम्बन्धी Data Base खरीद गरेको छ जसबाट बैंकलाई उच्च जोखिमयुक्त ग्राहकहरु पहिचान गर्न सहज भएको छ। साथै बैंकले यस वर्ष पनि ग्राहक पहिचान सम्बन्धमा ग्राहकको विवरण व्यवस्थित गर्ने, निश्चित समय अन्तरालमा ग्राहकको विवरण अद्यावधिक गर्ने तथा जोखिम अनुसार ग्राहक वर्गीकरण गर्ने जस्ता कार्यहरुलाई निरन्तरता दिएको छ। बैंकले आफ्नो सम्पत्ति शुद्धीकरण निवारण नीतिलाई सम्पत्ति शुद्धीकरण ऐन तथा नियमावलीका साथै नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको आधारमा हरेक वर्ष आवश्यक परिमार्जन गर्दै आएको छ। बैंकका कर्मचारीहरुलाई ग्राहक पहिचानको मापदण्ड र कार्यविधि सम्बन्धमा आवश्यक तालिमहरु निरन्तर रूपमा दिँदै आएको छ। भविष्यमा पनि बैंकले ग्राहक पहिचान सम्बन्धी हरेक गतिविधिमा अन्तर्राष्ट्रियस्तरको पारदर्शिताका सिद्धान्त अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिनेछ।

ज. सूचना प्रविधि विस्तार तथा व्यवस्थापन

बैंक आफ्नो व्यवस्थापन सूचना प्रणाली (MIS) सबल र भरपर्दो बनाउन प्रयासरत रहेको छ। बैंकले आपत्कालीन परिस्थितिमा विना व्यवधान कारोबार सञ्चालनलाई निरन्तरता दिने तथा अप्रत्याशित जोखिमलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ काठमाडौं उपत्यका बाहिर भैरहवा स्थित कम्प्युटर अभिलेख सुरक्षण सम्बन्धी अत्याधुनिक संरचना उपयोग गरी वैकल्पिक रूपमा कम्प्युटर अभिलेख पुनःस्थापन केन्द्र Disaster Recovery Site को व्यवस्था गरेको छ। सूचना प्रविधिसंग सम्बन्धित विभिन्न सञ्चालन जोखिमलाई न्यूनीकरण गर्न तथा बैंकको सूचना प्रविधि प्रणालीलाई बढी प्रभावकारी तथा व्यवस्थित बनाउन बैंकले आफ्नो सूचना प्रविधिसंग सम्बन्धित केही संरचना बाह्य सेवा प्रदायकद्वारा उपलब्ध गराइएको उच्च गुणस्तर र सुरक्षा सहितको संरचनामा स्थानान्तरण गरेको छ। साथै विभिन्न प्रमुख सफ्टवेयरहरु Virtualization System को प्रयोग गरी प्रभावकारी रूपमा व्यवस्थापन तथा खर्च न्यूनीकरण गरिएको छ। EMV (Europay, Master Card and Visa) Standard मा आधारित Chip Based कार्ड संचालनमा रहेका छन् भने ATM / POS मेसिनहरु समेत EMV Standard मा स्तरोन्नति गरिएको छ। मोबाइल बैंकिङ्ग मार्फत स्तरीय र सरल सेवा र सुविधा प्रदान गर्नको लागि BOK Smart Banking संचालनमा रहेको छ। भविष्यमा ई-बैंकिङ्ग क्षेत्रमा आएका प्रविधिलाई समयसापेक्ष अवलम्बन गर्दै लैजाने बैंकको कार्ययोजना रहेको छ।

सूचना प्रणाली सम्बन्धी जोखिमको थप व्यवस्थापनको लागि बैंकले SIEM (Security Information and Event Management) अवलम्बन गरेको छ।

झ. आन्तरिक नियन्त्रण प्रणाली

प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको परिपालना हुने गरी बैंकको वित्तीय क्रियाकलाप सञ्चालन हुने संरचना बनाइएको छ। लेखापरीक्षण समिति तथा जोखिम व्यवस्थापन समितिले नियमित रूपमा प्रतिवेदन अध्ययन गरी आवश्यक

नियन्त्रण कायम गर्ने कार्य गरी आएका छन् । यसैगरी बाह्य लेखापरीक्षण तथा सुपरिवेक्षकीय प्रतिवेदनको समीक्षा गरी संचालक समितिले बैंकको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिताका लागि आवश्यक व्यवस्थापन गर्दै आएको छ । यस बाहेक बैंक व्यवस्थापनका विभिन्न समितिहरू जस्तै (सम्पत्ति दायित्व व्यवस्थापन समिति, संचालन जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति, आदि), आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिताको लागि क्रियाशील छन् ।

- बैंकले आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउनका लागि प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । प्रादेशिक कार्यालय अन्तर्गतका शाखाहरूको आवश्यक अनुगमन तथा कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनका लागि हरेक प्रादेशिक कार्यालयमा प्रदेश प्रबन्धक रहने व्यवस्था मिलाइएको छ । यसबाट बैंकलाई शाखा कार्यालयहरूको अनुगमन तथा व्यवस्थापन गर्न सहज भएको छ । बैंकमा कारोवार सम्पादनका क्रममा निहित जोखिम न्यूनीकरणका लागि कारोवारमा संलग्न पदाधिकारीको अधिकार तथा सीमा समेत तोकिएको छ ।
- त्यस्तै, बैंकको सम्बन्धित विभागहरूको सहकार्यमा अनुपालना, नीति तथा प्रकृया विभागले बाह्य नीति नियम, कानून र निर्देशनहरूको अधीनमा रही आन्तरिक नीति, परिपत्र, कार्यविधिहरू आदि तयार गरी लागु गर्ने गरेको छ । यसबाट बैंकको कर्जा, सञ्चालन, तरलता आदि क्रियाकलापहरूमा निहित जोखिमको व्यवस्थापन समयमा नै गर्न सकिने विश्वास लिइएको छ । ग्राहक सेवा सञ्चालन विभागले शाखाहरूबाट हुने कार्यहरूमा बैंकले तोकेको मापदण्ड अनुसारका कार्यविधिहरू लागु भए नभएको बारे मूल्याङ्कन तथा अनुगमन गर्ने गरेको छ । यसका अतिरिक्त बैंकमा लेखापरीक्षण समितिको प्रत्यक्ष मातहतमा रहने गरी स्वतन्त्र आन्तरिक लेखापरीक्षण विभाग रहेको छ । सो विभागले बैंकको कारोवारको नियमित रूपमा लेखापरीक्षण गरी सोको प्रतिवेदन समितिमा पेश गर्ने गर्दछ । प्रतिवेदनमा रहेका कैफियतहरूलाई समितिमा विस्तृत रूपमा छलफल गरी ती कैफियतहरू सुधार गर्न तथा भविष्यमा दोहोरिन नदिन नियमित रूपमा व्यवस्थापनलाई निर्देशन दिने/सिफारिश गर्ने गरिएको छ ।

ज. औद्योगिक र व्यावसायिक सम्बन्ध

बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो औद्योगिक तथा व्यावसायिक सम्बन्ध कायम गर्दै आएको छ । बैंकले आफ्ना सबै सरोकारवाला पक्षहरूसँग सुमधुर तथा दीर्घकालीन प्रतिफलमूलक सम्बन्ध कायम गरेको छ । साथै विभिन्न अनुभव तथा योग्यता बोकेका सम्पूर्ण तहका कर्मचारी तथा ग्राहक वर्गहरूसँगको सम्बन्धलाई सम्मान गर्दै अझ प्रगाढ बनाउने तर्फ प्रयत्नशील रहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न मुलुकमा रहेका बैंकहरूसँग यस बैंकले सम्बन्ध स्थापित गरी सुमधुर व्यापारिक सम्बन्ध स्थापित गरेको छ ।

ट. संस्थागत सुशासन

नेपाल राष्ट्र बैंकबाट तोकिए बमोजिम बैंकमा विभिन्न समिति/उप-समिति सक्रिय रूपमा कार्यरत रहेका छन् । यी समिति/उप-समिति संस्थागत सुशासनको पालना गराई जोखिम व्यवस्थापन गर्न कटिबद्ध रहेका छन् । आफ्नो नियामक निकाय, ग्राहक वर्ग तथा सरोकारवालाहरूको सम्बन्धलाई सम्मान गर्दै दीर्घकालीन रूपमा संस्थागत सुशासनबाट मात्र यो सम्बन्ध प्रगाढ बनाउन बैंक निरन्तर प्रयत्नशील रहेको छ । बैंकले संस्थागत सुशासनलाई दीर्घकालीन सफलताको अभिन्न अंगको रूपमा लिएको छ । साथै, आगामी दिनहरूमा पनि बैंक संस्थागत सुशासन तथा पारदर्शिताका सन्दर्भमा अझ सुदृढ हुँदै जाने कुरामा यहाँहरूलाई विश्वस्त पार्न चाहन्छौं ।

सञ्चालक समिति तथा सञ्चालक स्तरका अन्य प्रमुख समितिहरू

सञ्चालक समिति

बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट श्री प्रकाश श्रेष्ठ, श्री राधेश पन्त र श्री विजय कुमार श्रेष्ठ रहनुभएको छ । सर्वसाधारण शेयरधनीहरूको तर्फबाट श्री गोविन्द प्रसाद शर्मा, श्री मदन लाल जोशी र श्रीमती अमृता उप्रेती रहनुभएको छ भने बैंकको स्वतन्त्र सञ्चालकमा श्रीमती मोहना लोहनी रहनुभएको छ । सञ्चालक श्री प्रकाश श्रेष्ठ सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ ।



सञ्चालक समिति बैंकको नीति निर्माण, जोखिम व्यवस्थापन तथा व्यवस्थापन क्रियाकलापको अनुगमन गर्ने तथा आवश्यक निर्देशनहरु दिने कार्यमा केन्द्रित रहेको छ । प्रतिवेदन वर्षमा समितिको बैठक जम्मा ३४ पटक बसेको र त्यस वापत संचालकज्यूहरुलाई कुल रु.३० लाख ९६ हजार बैठक भत्ता प्रदान गरिएको छ ।

लेखापरीक्षण समिति

बैंकको आर्थिक अवस्थाको समीक्षा, आन्तरिक नियन्त्रण, लेखापरीक्षण सम्बन्धी कार्यक्रम र लेखापरीक्षण सम्बन्धी विस्तृत कार्य प्रणालीको समीक्षा गरी सञ्चालक समितिमा आवश्यक राय/सुझाव तथा सिफारिस पेश गर्ने कार्यको निमित्त नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही यो समितिको गठन गरिएको छ ।

हाल यस समितिको संयोजकमा सञ्चालक श्री गोविन्द प्रसाद शर्मा रहनुभएको छ, भने सञ्चालक श्री मदनलाल जोशी यस समितिको सदस्य रहनुभएको छ । आन्तरिक लेखापरीक्षण विभागका नि. प्रमुख श्री स्नेहा कोठारी सदस्य सचिव रहनुभएको छ । प्रतिवेदन अवधिमा लेखापरीक्षण समितिको बैठक जम्मा १९ पटक बसेको छ र त्यस वापत संचालकज्यूहरुलाई कुल रु.४ लाख ६८ हजार बैठक भत्ता प्रदान गरिएको छ ।

यस समितिले आन्तरिक लेखापरीक्षणको कार्य योजना स्वीकृति, आन्तरिक लेखा परीक्षण विभागबाट प्राप्त हुनआएको त्रैमासिक लेखा परीक्षण प्रतिवेदन, वाट्य लेखापरीक्षकबाट प्राप्त भएको लेखापरीक्षण प्रतिवेदन तथा नेपाल राष्ट्र बैंकबाट प्राप्त निरीक्षण प्रतिवेदन र सो उपर व्यवस्थापनको जवाफ सम्बन्धमा विस्तृत छलफल गरी व्यवस्थापनलाई आवश्यक निर्देशन तथा सुझाव दिनुका साथै यस सम्बन्धमा सञ्चालक समितिमा राय सुझाव तथा सिफारिस पेश गर्ने लगायत नेपाल राष्ट्र बैंकबाट निर्देशन भए बमोजिमका अन्य कामहरु पनि गर्ने गरेको छ ।

जोखिम व्यवस्थापन समिति

बैंकको जोखिम व्यवस्थापन सम्बन्धी आवश्यक राय/सुझाव तथा सिफारिस पेश गर्ने कार्यको निमित्त नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही यो समितिको गठन गरिएको छ ।

यस समितिको संयोजकमा सञ्चालक श्रीमती मोहना लोहनी रहनुभएको छ । त्यसैगरी, सञ्चालक श्री गोविन्द प्रसाद शर्मा, सञ्चालक श्री विजय कुमार श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत श्री महेश मिश्र यस समितिको सदस्य हुनुहुन्छ । प्रमुख जोखिम अधिकृत श्री कमल राज पाठक समितिको सदस्य सचिव रहनुभएको छ । प्रतिवेदन वर्षमा यो समितिको बैठक ४ पटक बसेको छ र त्यस वापत संचालकज्यूहरुलाई कुल रु.१ लाख ५६ हजार बैठक भत्ता प्रदान गरिएको छ ।

यो समितिले त्रैमासिक रुपमा बैंकको पूँजी पर्याप्तता सम्बन्धी आन्तरिक विश्लेषण, क्षेत्रगत सीमा निर्धारण तथा अनुपालना, दवाव परीक्षण (Stress Test) आदिको अनुगमन गर्ने कार्य गरी सञ्चालक समितिमा प्रतिवेदन पेश गर्ने गरेको छ । यसका साथै, बैंकको जोखिम सम्बन्धमा अन्य जानकारी लिने तथा त्यस सम्बन्धमा सञ्चालक समितिमा राय सुझाव तथा सिफारिस पेश गर्ने जस्ता क्रियाकलापहरु पनि यस समितिले गर्ने गरेको छ ।

कर्मचारी सेवा सुविधा समिति

बैंकको कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी आवश्यक राय/सुझाव तथा सिफारिस पेश गर्ने कार्यको निमित्त नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही यो समितिको गठन गरिएको छ ।

यस समितिको संयोजकमा सञ्चालक श्री मदन लाल जोशी हुनुहुन्छ भने सञ्चालक श्रीमती अमृता उप्रेती यस समितिको सदस्य रहनु भएको छ । समितिका अन्य सदस्यहरुमा प्रमुख कार्यकारी अधिकृत श्री श्रवण लाल मास्के र प्रमुख वित्तीय अधिकृत श्री चन्द्रराज शर्मा रहनु भएको छ भने प्रमुख संचालन अधिकृत/ मानव संसाधन विकास प्रमुख श्री महेश मिश्र सदस्य सचिव रहनु भएको छ । प्रतिवेदन वर्षमा कर्मचारी सेवा सुविधा समितिको जम्मा १२ पटक बैठक बसेको र त्यस वापत संचालकज्यूहरुलाई कुल रु.३ लाख ८ हजार बैठक भत्ता प्रदान गरिएको छ ।

यो समितिले कर्मचारीहरूको पारिश्रमिक र सेवा सुविधा संरचनाको अध्ययन तथा विश्लेषण गरी पारिश्रमिक निर्धारण गर्ने, कर्मचारीहरूको कार्य क्षेत्र निर्धारण तथा कार्य सम्पादन मूल्यांकन प्रणालीको पुनरावलोकन गर्ने, कर्मचारी व्यवस्थापन सम्बन्धी अन्य कार्यविधिहरू आदि तयार गरी सो सम्बन्धमा सञ्चालक समितिमा राय सुझाव तथा सिफारिस पेश गर्ने गरेको छ। साथै यस समितिले वार्षिक रूपमा बैंकको मानव संशाधन योजना पनि तयार गरी सञ्चालक समितिमा पेश गर्ने गरेको छ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति

बैंकको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी आवश्यक राय/सुझाव तथा सिफारिस पेश गर्ने कार्यको निमित्त नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही यो समितिको गठन गरिएको छ।

यस समितिको संयोजकमा सञ्चालक श्री विजय कुमार श्रेष्ठ हुनुहुन्छ भने सञ्चालक श्रीमती अमृता उप्रेती र अनुपालना विभागी प्रमुख श्री सविना राना यस समितिको सदस्य रहनुभएको छ। प्रमुख जोखिम अधिकृत श्री कमल राज पाठक यस समितिको सदस्य सचिव रहनु भएको छ। प्रतिवेदन अवधिमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिको बैठक ६ पटक बसेको छ, र त्यस बापत संचालकज्यूहरूलाई कुल रु. १ लाख ५६ हजार बैठक भत्ता प्रदान गरिएको छ।

यो समितिले विभिन्न आधारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवाद कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान तथा मूल्याङ्कन गर्ने, ग्राहक/वास्तविक धनी/कारोबारका सम्बन्धमा निरन्तर अनुगमनको पुनरावलोकन गर्ने, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवाद कृयाकलापको निवारण सम्बन्धी अन्य कार्यविधिहरू आदि तयार गरी सो सम्बन्धमा सञ्चालक समितिमा राय सुझाव तथा सिफारिस पेश गर्ने गरेको छ।

ठ. सहायक कम्पनी सम्बन्धमा

बैंकले आफ्नो सहायक कम्पनीको रूपमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडलाई स्थापना गरेको छ। यो कम्पनी धितोपत्र व्यवसायी नियमावली, २०६४ (Merchant Banker Regulation, 2007) अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट ईजाजतपत्रप्राप्त मर्चेण्ट बैङ्कर हो। बैंकले वासलात मितिमा सहायक कम्पनीको कुल चुक्ता पूँजीको ६६.६७ प्रतिशत अर्थात रु. १४ करोड बराबरको शेयर धारण गरेको छ।

सहायक कम्पनीको प्रमुख गतिविधिमा मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत धितोपत्रको सार्वजनिक निष्काशन व्यवस्थापन, लगानी व्यवस्थापन, धितोपत्रको प्रत्याभूति सेवा, शेयर रजिष्ट्रार, सामुहिक लगानी कोषको योजना व्यवस्थापन तथा निक्षेप सदस्यको रूपमा कार्य गर्ने, संस्थागत परामर्श सेवा उपलब्ध गराउने लगायतका कार्यहरू पर्दछन्।

बैंक र सहायक कम्पनी बीच समीक्षा वर्ष २०७८/७९ मा भएका लेनदेन तथा कारोबारको विस्तृत विवरण यसैसाथ संलग्न बैंकको वार्षिक वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणीहरूमा प्रस्तुत गरिएको छ।

ड. बैंकले कारोबार विस्तार गर्ने सन्दर्भमा लिएको केही विशेष पहलहरू

प्रतिवेदन वर्षमा विभिन्न चुनौतीहरूका बावजूद बैंकबाट आफूलाई यस क्षेत्रमा प्रतिस्पर्धी बनाइ राख्न केही ठोस पहलहरू गरिएको छ। ती मध्ये निम्नलिखित पहलहरू प्रमुख रहेका छन् :

- **साना तथा मझौला व्यवसायीसंग ऋण कारोबार बढाउनको निमित्त गरिएको पहल :** नियामक निकायबाट तोकिएको क्षेत्र भनी पहिचान भएको साना तथा मझौला क्षेत्रको व्यवसायलाई लक्षित गरी साना व्यवसायी कर्जालाई देश भरी विस्तार गरिएको छ। सोही क्षेत्रलाई लक्षित गरी विभिन्न कर्जा प्रोडक्टहरू तर्जुमा गरी लागु गरिएको छ। बैंकले आफ्नो रणनीति अनुरूप साना तथा मझौला कर्जामा विगतका वर्षदेखि कर्जा प्रवाह गर्दै आइरहेकोमा भविष्यमा अझ बढी केन्द्रित भई उक्त कर्जामा वृद्धि गर्ने लक्ष्य लिएको छ। साना तथा मझौला व्यवसायीसंग ऋण कारोबार वृद्धिले उत्पादनशील क्षेत्रको वृद्धि तथा विकासमा पनि योगदान पुऱ्याउने भएकोले आगामी दिनमा पनि बैंकले यस क्षेत्रमा कर्जा विस्तारको लागि विशेष ध्यान दिने छ।



- सहूलियतपूर्ण कर्जा विस्तारका निमित्त गरिएका पहलहरु : प्रतिवेदन वर्षमा बैंकका सबै शाखाहरुबाट कृषि लगायत अन्य सहूलियतपूर्ण कर्जा प्रवाह गरिएको छ । यो पहलबाट यस वर्षसम्म जम्मा २,४२७ ऋणीहरु लाभान्वित भएका छन् ।
- उत्पादनशील, कृषि, उर्जा तथा विपन्न वर्ग क्षेत्रहरुमा गरिने लगानीको लक्ष्य प्राप्त गर्ने सम्बन्धी पहलहरु: नेपाल राष्ट्र बैंकले तोकेका उत्पादनशील (कृषि, उर्जा, पर्यटन क्षेत्र र घरेलु तथा साना उद्योग) र विपन्न वर्ग जस्ता क्षेत्रतर्फ टेवा पुऱ्याउन बैंकले कर्जा प्रवाह गर्ने तथा वित्तीय सेवाको विस्तार र वित्तीय समावेशीकरणलाई अभिवृद्धि गर्ने तर्फ निरन्तर प्रयास गरिरहेको छ ।
- बैंकको शाखा कार्यालयहरुको कर्जा कारोवारमा वृद्धि: समीक्षा अवधिमा बैंकका सम्बन्धित कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यलाई निरन्तरता दिइएको छ भने कारोवार बढ्ने क्षमता भएका शाखाहरुमा थप जनशक्तिको समेत व्यवस्था गरिएको छ । कर्जा व्यवसाय विस्तारका लागि तथा कर्जा स्वीकृति प्रकृया सरल बनाउन प्रादेशिक कार्यालयहरुमा प्रदेश प्रबन्धक नियुक्त गरी कर्जा सम्बन्धी अख्तियारी समेत प्रत्यायोजन गरिएको छ । प्रतिवेदन वर्षमा पनि बैंकले समय अनुसार बजारको अवस्था अवलोकन गरी आवश्यक सुझावहरुलाई समेटी कर्जा सम्बन्धी परिपत्र तथा कार्यविधिहरुमा आवश्यक संशोधन गरेको छ । यस कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइने छ ।

ढ. बैंकले कारोवार विस्तार गर्ने सन्दर्भमा भविष्यका लागि लिएका लक्ष्यहरु

बैंकले आगामी वर्षमा व्यवसाय वृद्धि (Business Growth) तथा सुदृढ जोखिम व्यवस्थापनलाई आफ्नो प्रमुख रणनीति बनाई निम्न बमोजिमका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ ।

- बैंकको व्यवसायलाई वृद्धि गर्दै जाने क्रममा लगानीका नयाँ अवसरहरुको खोजी गर्ने र शाखा विस्तार गर्दै जाने ।
- निक्षेप तथा कर्जाका विभिन्न नवीनतम बैकिङ सेवाहरु प्रचलनमा ल्याउने ।
- बैंकमा कार्यरत जनशक्तिलाई अभि बढी दक्ष र प्रभावकारी बनाउन उपयुक्त प्रविधि तथ तालिमहरुको व्यवस्था गर्ने ।
- साना तथा मझौला व्यवसायीसंग कर्जा कारोवार वृद्धि गर्दै कर्जाको गुणस्तरमा सुधार गर्दै लैजाने ।
- गैरब्याज आमदानीका (Non interest Income) नयाँ स्रोतहरु पहिचान गरी बैंकको मुनाफामा वृद्धि गर्दै लैजाने ।
- सूचना प्रविधिको नवीनतम प्रयोगबाट बैंकको सेवा विस्तार गर्ने ।
- बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनलाई अभि बढी सुदृढ गर्ने ।
- संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनमुखी कार्यक्रमहरु संचालन गर्ने ।

ण. संस्थागत सामाजिक उत्तरदायित्व

संस्थागत सामाजिक उत्तरदायित्वको निर्वाह गर्नका लागि बैंकले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा सम्बद्ध संस्थाहरुको माध्यमबाट योगदान पुऱ्याउँदै आएको छ । बैंकले प्रतिवेदन वर्षमा रु ५३ लाख ८६ हजार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको छ । बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, COVID-19 सम्बन्धी स्वास्थ्य सामग्री खरिद आदि अन्तर्गत सो रकम खर्च गरेको छ ।

त. लेखापरीक्षक नियुक्ति सम्बन्धमा

बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नको निमित्त कम्पनी ऐन २०६३, को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुरूप वाट्य लेखापरीक्षक नियुक्ति गर्ने सम्बन्धमा लेखापरीक्षण समितिलाई प्राप्त प्रस्तावहरुमा सम्बन्धित चार्टर्ड एकाउन्टेन्टहरुको प्रस्ताव र प्रस्तुतीकरण पश्चात् मिति २०७९ कार्तिक २९ गते बसेको लेखापरीक्षण समितिको बैठकबाट लेखापरीक्षण शुल्क, लङ्गफर्म अडिट रिपोर्ट (LFAR) शुल्क, कर लेखापरीक्षण शुल्क, कम्पनी ऐन, २०६३ को दफा ७८ बमोजिमको प्रमाणीकरण शुल्क, कन्सोलिडेशन तथा NFRS Review सम्बन्धी कामको शुल्क, Corporate Governance Report Certification वापतको शुल्क र अन्य खर्च (Travelling and out of pocket expenses) समेत जम्मा रु. १२,६०,०००/-

(मू.अ.कर बाहेक) पारिश्रमिक प्रदान गर्ने गरी लेखापरीक्षक श्री जोशी एण्ड भण्डारीलाई नियुक्ति गर्नको लागि सिफारिस भए बमोजिम बैंकको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणहरु लेखापरीक्षण गर्नको निमित्त वाह्य लेखापरीक्षक नियुक्त गर्न बैंकको २८ औं वार्षिक साधारण सभाको स्वीकृतिको लागि यहाँहरु समक्ष अनुरोध गर्दछौं ।

थ. सञ्चालक समितिमा फेरबदल

यस आर्थिक वर्षमा बैंकको सञ्चालक समितिमा कुनै फेरबदल रहेको छैन । तर, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने तीन जना संचालकहरुको चारवर्षे कार्यकाल मिति २०७९/०३/२७ गते पुरा भएता पनि बैंकको मर्जरको कार्य अघि बढेको हुँदा मर्जर सुविधा अर्न्तगत नेपाल राष्ट्र बैंकको मिति २०७९/०४/२२ गतेको पत्रबाट प्राप्त स्वीकृति अनुरूप मर्जर पश्चात् प्रचलित कानून बमोजिम पुनः निर्वाचन नभएसम्मको अवधिको लागि थप भएको छ ।

द. गुनासो सम्बन्धी विवरण:

यस बैंकको प्रमुख संचालन अधिकृत श्री महेश मिश्रलाई गुनासो सुन्ने अधिकारी तोकिएको छ । आर्थिक वर्ष २०७८/७९ मा बैंकका सेवाग्राहीबाट १२१० गुनासोहरु आएको र हाल सम्म १२०२ गुनासोहरु सम्बन्धित सेवाग्राहीहरूसँग आवश्यक छलफल गरी समाधान गरिएको छ ।

ध. मेलम्ची खानेपानी आयोजनको ग्यारेन्टी सम्बन्धमा

यस बैंकबाट चीनको China Construction Bank, Henan Branch को Counter Guarantee मा मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यको लागि चिनियाँ ठेकेदार J/V of China Railway 15 Bureau Group & China CMIC Engineering Corporation लाई कार्यसम्पादन ग्यारेन्टीको लागि सन् २००९ मा USD 6,625,000/- र EUR 1,411,453/- को Advance Payment Guarantee जारी गरिएको थियो । तर, मेलम्ची खानेपानी आयोजनाका तत्कालीन चिनियाँ ठेकेदार J/V of China Railway 15 Bureau Group बीचमा निर्माण कार्यको विभिन्न विवाद उत्पन्न भएको हुँदा मेलम्ची खानेपानी आयोजनाबाट सन् २०१२ मा ग्यारेन्टीको रकम जफत गरी भुक्तानीको लागि पत्र प्राप्त भएको हुँदा नेपाल राष्ट्र बैंकले सन् २०१५ मा बैंकको खाता रकम डेबिट गरी मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिएको थियो । उक्त रकमलाई बैंकले कर्जाको रुपमा लेखाङ्कन गरी शतप्रतिशत नोक्सानी व्यवस्था कायम गरेको थियो । हाल चीनको हेनान प्रान्तको उच्च अदालत Henan Higher People's Court ले सन् २०२२ जुलाई २५ मा यस बैंकको पक्षमा फैसला गरेको हुँदा उक्त फैसलाको अनुरूप बैंक अफ काठमाण्डूले प्राप्त गर्नुपर्ने जम्मा रकम रु.१ अर्ब २ करोड मिति २०२२ अगष्ट २३ तारिखमा प्राप्त गरी सो रकम आ.व.२०७८/७९ को नाफा नोक्सान हिसाबमा समावेश गरिएको छ ।

न. विगत चार आ.व.का प्रमुख उपलब्धिहरु



रु. अर्बमा

शीर्षक	आ.व. २०७५/७६	२०७६/७७	२०७७/७८	२०७८/७९
निक्षेप	८३.३३	९३.२८	१०४.३२	११०.९६
कर्जा	७६.३६	८२.५८	१००.१७	१०८.३९
कर पछिको मुनाफा	१.९०	१.४६	१.७३	२.३२
लाभांश प्रतिशत	१७.००	१६.००	१४.००	२०.९५
कुल कर्जाको अनुपातमा निष्कृत कर्जा	१.५४	२.२८	१.०४	१.०९
शाखा संख्या	८९	८९	९१	१०४

आ.व. २०७५/७६ मा रु. ८३ अर्ब ३३ करोड रहेको यस बैंकको कुल निक्षेप ३३.१६ प्रतिशतले वृद्धि भई आ. व. २०७८/७९ को अन्त्यमा रु. १ खर्ब १० अर्ब ९६ करोड भएको छ भने कुल कर्जा ४१.९४ प्रतिशतले वृद्धि भई आ.व.२०७८/७९ को अन्त्यमा रु.१ खर्ब ८ अर्ब ३९ करोड भएको छ । आ.व.२०७५/७६ मा यस बैंकको कर पछिको मुनाफा करिव रु. १ अर्ब ९० करोड रहेको थियो भने आ.व. २०७८/७९ को अन्त्यमा रु.२ अर्ब ३२ करोड रहेको छ । यस बैंक अफ काठमाण्डूले आफ्ना शेयरधनीहरुलाई आ. व. २०७५/७६, आ.व. २०७६/७७ र आ.व.२०७७/७८ मा क्रमशः १७ प्रतिशत, १६ प्रतिशत र १४ प्रतिशत लाभांश दिन सफल भएको छ भने आ. व. २०७८/७९ का लागि २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । आ.व.२०७५/७६ को अन्त्यमा

१.५४ प्रतिशत रहेको बैंकको निष्कृत्य कर्जा आ. व. २०७८/७९ को अन्त्यमा १.०९ प्रतिशत रहेको छ । आ.व.२०७५/७६ को अन्त्यमा ८९ वटा शाखा संख्या रहेकोमा क्रमशः शाखा संख्या वृद्धि गर्दै लगी हाल १०४ पुऱ्याइएको छ ।

विभिन्न आर्थिक तथा राजनैतिक उतारचढावका बावजूद गत चार आर्थिक वर्षमा बैंकले हासिल गरेका उपलब्धिहरु उल्लेखनीय रहेको छ ।

त. बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक बीच भएको मर्जर सहमति सम्बन्धमा

वित्तीय क्षेत्रमा देखिएको प्रतिस्पर्धा, लगानीका अवसर, प्रभावकारी अनुपालना एवं आन्तरिक नियन्त्रण प्रणालीका साथै संस्थागत सुशासन पक्ष सुदृढ गर्नुका साथै पूँजी लगायत व्यावसायिक गतिविधिको हिसावले एक सबल र सक्षम बैंकको रुपमा स्थापित भई सेवाग्राहीहरु समक्ष विस्तारित बैंकिङ्ग पहुँच पुऱ्याउनुका साथै उन्नतस्तरको बैंकिङ्ग सेवा प्रदान गर्नको लागि हामी दुई बैंकहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव, सिप र क्षमतालाई प्रभावकारी रुपमा एकीकृत गरी आफ्ना शेयरधनीहरुलाई वितरण गर्दै आएको सम्मानजनक प्रतिफलको सुनिश्चितता र निरन्तरता दिनसक्ने गरी मुलुककै उत्कृष्ट वाणिज्य बैंकको रुपमा स्थापित हुने उद्देश्यले यस बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक बीच मर्जरको सहमति भएको हो । यसै क्रममा मिति २०७९ साल असार २ गते बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक बीच एक आपसमा गाभ्ने/गाभिने प्रारम्भिक सम्झौता भई मिति २०७९ साल असार २२ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको ब्यहोरा जानकारी गराउँदछौं । तत्पश्चात् दुबै बैंकहरुको Due Diligence Audit गराई १:१ शेयर स्वाप अनुपात कायम गरिनुका साथै यस बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक एक आपसमा गाभ्ने/गाभिने (मर्जर) उद्देश्यले आवश्यक प्रकृयाहरु पुरागरी मिति २०७९ कार्तिक २८ गते दुबै संस्था गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता-पत्र (स्कीम अफ एरेञ्जमेन्ट) सम्पन्न गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पश्चात् गरिने संयुक्त कारोबारका लागि आवश्यक आन्तरिक तयारीहरु पुरागरी मर्जर सम्बन्धी विशेष प्रस्ताव साधारणसभाको स्वीकृतिका लागि शेयरधनी महानुभावहरु समक्ष पेश गरेका छौं ।

१) मर्जर सम्बन्धी सम्झौताको मुख्य बुँदाहरु :

गाभ्ने वा गाभिने सम्बन्धमा भएको प्रगति:

हामीले मर्जरबाट लगानीका अवसर, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीका साथै संस्थागत सुशासन पक्ष सुदृढ गर्नुका साथै पूँजी लगायत व्यवसायिक गतिविधिको हिसावले एक सबल र सक्षम बैंकको रुपमा स्थापित भई सेवाग्राहीहरु समक्ष विस्तारित बैंकिङ्ग पहुँच पुऱ्याउनुका साथै शेयरधनीहरुलाई वितरण गर्दै आएको सम्मानजनक प्रतिफलको सुनिश्चितता र निरन्तरता दिनसक्ने गरी उत्कृष्ट वाणिज्य बैंकको रुपमा स्थापित हुने उद्देश्यले मिति २०७९ कार्तिक २८ गते दुबैसंस्था गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता-पत्र (स्कीम अफ एरेञ्जमेन्ट) सम्पन्न गरिएको छ । र, उक्त सहमति पत्र तथा शेयर स्वाप अनुपात समेत यस सभाको स्वीकृतिको लागि समेत प्रस्ताव गरिएको छ । यस मर्जरबाट बैंकको पूँजी, सञ्जाल, लगानीको अवसर तथा व्यावसयमा वृद्धि हुनुका साथै आगामी पाँच आर्थिक वर्षको वित्तीय अवस्था देहाय बमोजिम हुने प्रक्षेपण गरिएको छ ।

क्र.सं	विवरण	रु/%	२०७९/८०	२०८०/८१	२०८१/८२	२०८२/८३	२०८३/८४
१.	अधिकृत पूँजी	लाखमा	५००,०००	५००,०००	५००,०००	५०००००	५००,०००
२.	चुक्ता पूँजी	लाखमा	३५७,७१०	३७९,१७२	४०१,९२३	४२६,०३८	४५१,६००
३.	पूँजीकोष (प्रतिशत)	%	१६.२६	२४.३५	२५.५५	२६.८९	३०.०३
४.	कुल नेटवर्थ	लाखमा	५८७,४३५	६३८,८६२	७१९,७३९	७८७,२४८	८८६,०९७
५.	कुल शेयर संख्या	लाखमा	३,५७७	३,७९२	४,०१९	४,२६०	४,५१६
६.	नेटवर्थ प्रति शेयर	रु.	१६४.२२	१६८.४९	१७९.०७	१८४.७८	१९६.२१
७.	प्रति शेयर आम्दानी	रु.	२१.१३	२२.१७	२३.१६	२४.१४	२५.२३
८.	प्रति शेयर लाभांस (बोनस सहित)	प्रतिशत	१२	१२	१२	१२	१२

मर्जर सम्बन्धी सम्झौताको मुख्य बुँदाहरु:

१.१) बैंकको नाम ब्रान्ड तथा लोगो :

यस मर्जरको प्रक्रियामा बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड दुवै संस्थाहरु एक आपसमा मर्ज भई बन्ने संस्थाको नाम ग्लोबल आइएमई बिओके बैंक लिमिटेड (Global IME BOK Bank Limited) नामबाट कारोवार सञ्चालन गरिने छ र सोही बमोजिम बैंकको नाम ब्रान्ड तथा लोगो (Brand & Logo) कायम रहने छ ।

१.२) सञ्चालक समिति :

दुवै संस्थाको एक आपसमा पूर्ण रुपमा गाभिए पश्चात् अर्को सञ्चालक समितिको निर्वाचन नभएसम्मको लागि बैंक अफ काठमाण्डूको तर्फबाट जम्मा २ जना र ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष सहित जम्मा ५ जना सञ्चालक गरी कुल ७ जनाको सञ्चालकहरुको प्रतिनिधित्व रहने छ । मर्जर पश्चात् बन्ने संस्थाको सञ्चालक समितिमा (साधारणसभा नभएसम्मका लागि) बैंक अफ काठमाण्डूको तर्फबाट एक जना आमन्त्रित सञ्चालकको रुपमा रहनु हुनेछ ।

१.३) बैंक व्यवस्थापन :

बैंक व्यवस्थापनको हकमा भने ग्लोबल आइएमई बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत नै मर्जर पछि पनि प्रमुख कार्यकारी अधिकृत रहनुहुनेछ भने बैंक अफ काठमाण्डू लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दोस्रो वरियतामा पदस्थापना गर्ने सहमति गरिएको छ ।

१.४) कर्मचारी व्यवस्थापन:

कर्मचारीहरुले खाईपाई आएको तलवमान तथा अन्य सुविधामा कटौती हुनेछैन । मर्जर प्रक्रियासंग सम्बन्धित कर्मचारी व्यवस्थापन सम्बन्धमा निर्णय गर्ने संयुक्त मर्जर समितिले संस्थाको संगठनात्मक ढाँचा तथा दरबन्दी मिलान गरी उचित काममा उचित व्यक्तिको सिद्धान्त अवलम्बन गर्नेछ । आवश्यक दरबन्दी भन्दा बढी कर्मचारीहरुको हकमा उपयुक्त योजना बनाई स्वेच्छक अवकाश (Voluntary Retirement Scheme) जस्ता निर्णय कार्यान्वयन गर्ने सहमति पनि भएको छ ।

१.५) शाखा कार्यालयहरु

बैंक अफ काठमाण्डूको १०४ वटा शाखा कार्यालयहरु रहेका छन् भने ग्लोबल आइएमई बैंकको २८९ वटा शाखा कार्यालयहरु रहेका छन् । दुवै संस्थाहरुको एकैठाँउमा सञ्चालित शाखा कार्यालयहरुको हकमा भने बैंकको आवश्यकता बजार व्यवसाय र ग्राहकहरुको सेवा/सुविधालाई मध्येनजर गरी भविष्यमा आवश्यकतानुसार बैंकले आफ्नो व्यावसायिक रणनीति बनाई सञ्जालमा वृद्धि गर्नसक्ने कुरामा दुवै संस्थाहरुको सहमति कायम भएको छ ।

१.६) सूचना र प्रविधि सम्बन्धमा:

सूचना प्रविधि सम्बन्धमा हाल बैंक अफ काठमाण्डूको Core Banking Software (CBS), Finacle Core Banking System, 7th Version प्रयोगमा गरिएको छ र ग्लोबल आइएमई बैंकले Finacle Core Banking System, 10th Version सञ्चालनमा रहेको छ । यसर्थ दुवै संस्थाहरुको आ-आफ्नो सफ्टवेयर सिष्टम भएको हुँदा मर्जरपश्चात एउटै बैंकबाट कारोवार सञ्चालन गर्नुपर्ने भएकोले बैंक अफ काठमाण्डूको तथ्यांक (Data) ग्लोबल आइएमई बैंकको सफ्टवेयरमा स्थानान्तरण (Data Migration) गर्न सहमति भएको छ ।

१.७) शेयर अनुपात:

दुवै संस्थाहरुबाट आपसी सहमतिमा नियुक्त गरेको सम्पति तथा दायित्व मूल्याङ्कनकर्ताले दुवै संस्थाहरुको सम्पति, दायित्व तथा कारोवार र अन्य विविध पक्षहरुलाई समेत अवलम्बन गरी दिएको प्रतिवेदन र दुवै संस्थाहरु बीच भएको सहमति अनुरूप बैंक अफ काठमाण्डू लिमिटेडको १ शेयर बराबर ग्लोबल आइएमई बैंकको १ शेयर नै कायम गरिएको छ । अर्थात दुवै बैंकहरुको १०० कित्ता शेयर बराबर १०० कित्ता शेयर हुने गरी शेयर अदान प्रदान अनुपात (Share Swap Ratio) कायम गरिएको छ ।



१.८) बैंकको शेयर स्वामित्व (बोनस शेयर पश्चात्)

सि.नं	पूँजीको विवरण	बैंक अफ काठमाण्डू लि.	ग्लोबल आइएमई बैंक लि	मर्जर पश्चात
१	अधिकृत पूँजी	११,२७०,०००,०००/-	५०,०००,०००,०००/-	५०,०००,०००,०००/-
२	जारी पूँजी	११,२६१,४३३,७९६/-	२४,५०९,६२५,९४०/-	३५,७७१,०५९,६५६/-
३	चुक्ता पूँजी	११,२६१,४३३,७९६/-	२४,५०९,६२५,९४०/-	३५,७७१,०५९,६५६/-

संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व (बोनस शेयर पश्चात्)

(शेयर संख्या)

सि.नं	संस्था	बैंक अफ काठमाण्डू	ग्लोबल आइएमई बैंक	मर्जर पश्चात	प्रतिशत
१	संस्थापक शेयर	५७,४२८,९५३	१२५,८५७,९९२	१८३,२८६,९४५	५१.२४
२	साधारण शेयर	५५,१८५,३८४	११९,२३८,२६७	१७४,४२३,६५१	४८.७६
३	कुल शेयर	११२,६१४,३३७	२४५,०९६,२५९	३५७,७१०,५९६	१००%

१.९) संयुक्त मर्जर समिति

दुवै संस्था एक आपसमा गाभिने प्रक्यालाई छिटो छरितो ढङ्गबाट अगाडि बढाउन दुवै संस्थाहरुको प्रतिनिधित्व रहने गरी देहाय बमोजिमको संयुक्त मर्जर समिति रहेको छ ।

बैंक अफ काठमाण्डूको तर्फबाट :

संचालक श्री राधेश पन्त	संयोजक
संचालक श्री विजय कुमार श्रेष्ठ	सदस्य
संचालक श्री मदन लाल जोशी	सदस्य

ग्लोबल आइएमई बैंकको तर्फबाट :

संचालक श्री सुदर्शन कृष्ण श्रेष्ठ	सदस्य
संचालक श्री क्याबिनेट श्रेष्ठ	सदस्य
संचालक श्री कृष्ण प्रसाद शर्मा	सदस्य

आमन्त्रित सदस्यहरुमा

श्री श्रवण लाल मास्के, प्रमुख कार्यकारी अधिकृत, बैंक अफ काठमाण्डू लिमिटेड
श्री रत्नराज बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आइएमई बैंक लिमिटेड

१.१०) सम्पत्ति तथा दायित्व मूल्याङ्कन कर्ता

बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने तथा गाभिने सम्वन्धी विनियमावली, २०७३ (पाँचौ संशोधन सहित) को विनियम ७ बमोजिम दुवै संस्थाहरुको सम्पत्ति तथा दायित्व र अन्य विविध पक्षहरुलाई समेत अध्ययन गरी मूल्याङ्कनको गर्नको लागि मूल्यांकनकर्ता अडिटर S.R. Pandey & Co. लाई नियुक्त गरिएको छ । दुवै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्यांकन कार्य पुरा गरी DDA Report समेत प्राप्त भएको छ ।

१.११) मर्जर पश्चात् बन्ने संस्थाको वित्तीय अवस्था एवं कर्जा तथा लगानीको विवरण:

सम्पत्ति तथा दायित्व मूल्याङ्कनकर्ता (Due Diligence Auditor) ले उपलब्ध गराएको डि.डि.ए.प्रतिवेदन आषाढ २०७९ को आधारमा दुवै संस्थाको वित्तीय अवस्था, कर्जा तथा लगानी र कारोवार निम्नानुसार रहेको छ :

रकम रु. हजारमा

प्रमुख वित्तीय परिसूचक	बैंक अफ काठमाण्डू लि.	ग्लोबल आइएमई बैंक लि.	मर्जर पश्चात्
			BOKL + GBIME
चुक्ता पूँजी	११,२६१,४३४	२४,५०९,६२६	३५,७७१,०६०
क) संस्थापक	५,७४२,८९५	१२,५८५,७९९	१८,३२८,६९५
ख) सर्वसाधारण	५,५१८,५३९	११,९२३,८२७	१७,४४२,३६५
प्राथमिक पूँजी	१५,९८९,०३०	३२,८९९,२५०	४८,८८८,२८०
कुल पूँजीकोष	१७,३२९,८३३	४०,८५३,६३२	५८,१८३,४६५
जोखिम भारित सम्पत्ति	१३३,९६३,७७५	३२६,९७३,९६१	४६०,९३७,७३६
प्राथमिक पूँजी प्रतिशत (%)	११.९४	१०.०६	१०.६१
पूँजी पर्याप्तता अनुपात (%)	१२.९४	१२.४९	१२.६२
कुल नेटवर्थ	१८,३४२,३९५	३७,७३९,४६०	५६,०८१,८५५
नेटवर्थ प्रति शेयर	१५०.५६	१४६.६७	१४७.९०
कुल कर्जा	१०६,९०५,३०८	२७२,२११,६६७	३७९,११६,९७५
कुल निक्षेप	१०९,४४३,४४१	२७६,९६४,९१०	३८६,४०८,३५१
(क) संस्थागत	४९,८९६,४५९	९८,६७६,७०२	१४८,४९३,१६१
(ख) सर्वसाधारण	५९,६२६,९८२	१७८,२८८,२०८	२३७,९१५,१९०
निष्कृत्य कर्जा	१,६३१,३१६	३,५१२,२५७	५,१४३,५७३
निष्कृत्य कर्जा अनुपात (%)	१.५३	१.२९	१.३६
कर्जा वर्गीकरण			
१. असल	९२,११८,२३३	२५०,११७,७१७	३४२,२३५,९५०
२. सूक्ष्म निगरानी	१३,१५५,७५९	१८,५८१,६९२	३१,७३७,४५१
३. पुनरसंरचना/पुनरतालिकीकरण	९७,४०२	२४८,९३९	३४६,३४१
४. कमसल	३९०,७९९	४६३,६९४	८५४,४९३
५. शंकास्पद	१६६,२७४	४५३,८४७	६२०,१२१
६. खराब	९७६,८४०	२,३४५,७७७	३,३२२,६१७
तरलता विवरण (%)	२६.२७	२३.५५	२४.३१
कर्मचारी संख्या	९३६	२९६६	३९०२
सूचना प्रविधि	इनफोसिस इण्डियाको फिन्याकल ७	इनफोसिस इण्डियाको फिन्याकल १०	इनफोसिस इण्डियाको फिन्याकल १०
शेयर आदान प्रदान अनुपात	१००:१००		
बजार मूल्य (२०७९.१०.३१.०२)			
पब्लिक (२०७९.१०.३१.०२)	२२७.१०	२५१.४०	-
१८० दिनको औसत पब्लिक	२८५.५०	२९८.२४	-
संस्थापक शेयर अन्तिम कारोबार	१४१	१६०	
व्यवसायको बजार अंश (कर्जा लगानी) (प्रतिशतमा)	२.२५	५.८	८.०५
व्यवसायको बजार अंश (निक्षेप) (प्रतिशतमा)	२.१२	५.४	७.५२
पूँजी कोष (समग्र वित्तीयक्षेत्र)	२.८०	६.६	९.४
निक्षेप (वाणिज्य बैंकहरुसंगको तुलनामा)	२.४१	६.१०	८.५१
कर्जा लगानी (वाणिज्य बैंकहरुसंगको तुलनामा)	२.५३	६.५०	९.०३



आदरणीय शेयरधनी महानुभावहरु,

यहाँहरुले यस बैंकको मर्यादा र गरिमा उच्च बनाई राख्न तथा यसको उन्नति र उत्तरोत्तर प्रगतिकालागि प्रदान गर्नु भएको अमूल्य राय, सल्लाह र सुझावप्रति हार्दिक आभार प्रकट गर्दछौं । यस बैंकले आफ्ना सेवाग्राहीलाई प्रदान गर्ने विविध सेवाहरुलाई अझ स्तरीय, सर्वसुलभ र भरपर्दो बनाउन संचालक समिति प्रतिबद्ध रहेको विश्वास समेत दिलाउदै साधारणसभा समक्ष प्रस्तुत सम्पूर्ण प्रस्तावहरु ध्वनिमतका साथ स्वीकृतिका लागि अनुरोध गर्दछौं ।

धन्यवाद !

कम्पनी ऐन, २०६३ को दफा १०९ उपदफा ४ बमोजिमको विवरण

- (क) विगत वर्षको कारोबारको सिंहावलोकन: यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरिएको छ ।
- (ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र यसका प्रभावहरू (श्रोत:मौद्रिक नीति-२०७९/८०) :
नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा ५.८४ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तोकेको थियो । आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल हुने लक्ष्य रहेको छ । कृषि कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको र श्रमशक्ति थपिएका कारण कृषि क्षेत्र विस्तार हुने देखिन्छ ।
आर्थिक वर्ष २०७८/७९ मा वार्षिक औसत मुद्रास्फीति दर ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्जात अनुपात आर्थिक वर्ष २०७८/७९ मा ३ प्रतिशत तोकिएको थियो भने आर्थिक वर्ष २०७९/८० मा ४ प्रतिशत कायम गरिएको छ ।
वैधानिक तरलता अनुपात वाणिज्य बैंकका लागि आर्थिक वर्ष २०७९/८० मा १२ प्रतिशत कायम गरिएको छ । आर्थिक स्थायित्वको लागि ब्याजदर कारिडोर अन्तर्गतको दरहरूलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७.० प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशत कायम गरिएको छ ।
अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेको बैंक तथा वित्तीय संस्थालाई सो संस्थाले माग गरेको बैंक दरमा २ प्रतिशत बिन्दुले पेनाल दर थप गरी अन्तिम ऋण दाता सुविधा उपलब्ध गराइने छ ।
- (ग) प्रतिवेदन तयार भएको मितिसम्म चालू वर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा : यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरिएको छ ।
- (घ) कम्पनीको औद्योगिक वा व्यावसायिक सम्बन्ध: बैंकको व्यावसायिक सम्बन्धको बारेमा सञ्चालक समितिको प्रतिवेदनमा जानकारी गराइएको छ ।
- (ङ) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण: सञ्चालक समितिको प्रतिवेदनमा “सञ्चालक समितिमा भएको हेरफेर” शीर्षक अन्तर्गत उल्लेख गरिएको छ ।
- (च) बैंकको कारोबारलाई असर पार्ने निम्न मुख्य समस्या र चुनौतीहरू पहिचान गरिएका छन्:
१. बैंकबाट प्रदान गरिने कर्जा तथा गैरकोषमा आधारित सुविधाहरू उपलब्ध गराउँदा हुनसक्ने संभावित जोखिमहरू
 २. तरलतामा देखिने असाधारण घटबढको कारण ब्याजदरमा आउन सक्ने अनपेक्षित परिवर्तनबाट हुनसक्ने संभावित जोखिम ।
 ३. राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट सिर्जना हुनसक्ने संभावित जोखिमहरू ।
 ४. कर्जा तथा लगानीको दायरा साँघुरिएका कारण अस्वस्थ प्रतिस्पर्धा बढ्न गई उत्पन्न हुनसक्ने जोखिमहरू ।
 ५. अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीयक्षेत्रको शिथिलताबाट नेपाली बजारमा पर्नसक्ने असरबाट हुनसक्ने जोखिमहरू ।



६. पूँजी बजारको अवस्थामा आउने उतार चढावबाट पर्नसक्ने जोखिमहरु ।
७. ग्राहक पहिचान तथा मुद्रा निर्मलीकरण सम्बन्धी मापदण्डहरुको कडा अनुपालना गर्ने चुनौती ।
८. आम्दानीको श्रोत साँघुरिएको बेला पूँजी सम्बन्धी मापदण्ड कायम गरी लगानीकर्तालाई निरन्तर उच्च प्रतिफल प्रदान गरिरहने सम्बन्धी चुनौती ।
९. उच्चस्तरको कर्मचारीको विकास गरी तिनीहरुबाट निरन्तर सेवा प्राप्त गरिरहने चुनौती ।
१०. सूचना प्रविधिको द्रुत गतिमा विकास भइरहेको अवस्थाबाट उपयुक्त प्रविधिको छनौट तथा तिनीहरुमा गरिएको लगानीबाट निरन्तर प्रतिफल प्राप्त गर्नसक्ने क्षमताको विकास गर्नुपर्ने चुनौती ।
११. बैंकको शाखा तथा ए.टि.एम. सञ्जाल विस्तारबाट बढ्न सक्ने संचालन जोखिम र त्यसलाई न्यूनीकरण गर्ने क्षमताको विकास गर्नुपर्ने चुनौती ।

बैंकको कर्जा तथा सापट र लगानी खराब भई तथा विनिमयदर परिवर्तनबाट हुन सक्ने जोखिमहरुको व्यवस्थापनका लागि बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा आफ्नै विश्लेषणद्वारा सोही आर्थिक वर्षको नाफाबाट कर्जा जोखिम व्यवस्था, लगानीमा सम्भावित हानी-नोक्सानी वापतको व्यवस्था, सटही घटबढ कोष जस्ता व्यवस्था/कोषहरुको व्यवस्था गर्ने गरेको छ । त्यस्तै, संचालन जोखिम सम्बन्धमा पनि नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको आधारमा पूँजीकोष गणना गर्दा उपयुक्त व्यवस्था गरिएको छ । बैंकमा रहेको विभिन्न जोखिमहरु र सोको व्यवस्थापनको लागि बैंकले अपनाएका प्रयासहरु बारे संचालक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

- (छ) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया:
आ.व. २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनमा बैंकिङ्ग कारोबारको शिलशिलामा हुने सामान्य कैफियतहरु बाहेक अन्य गम्भीर प्रकृतिका कैफियत नरहेको जानकारी गराउन चाहन्छौं । उक्त कैफियतहरु उपर सञ्चालक समितिको ध्यानाकर्षण भएको र सुधारात्मक कदमहरु चाल्न आवश्यक प्रबन्ध पनि गरिएको छ ।
- (ज) लाभांश बाण्डफांड गर्न सिफारिस गरिएको रकम: रु.६३,७४,३९,६४४/३२ वरावरको वोनस शेयर र रु.१,५८,८२,८७,११३/७६ नगद लाभांश प्रस्ताव गरिएको छ ।
- (झ) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अड्डित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सोबापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर विक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयरबापत रकम फिर्ता गरेको भए सोको विवरण: प्रतिवेदन आ.व.मा बैंकले कुनै शेयर जफत गरेको छैन ।
- (ञ) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्त्यमा रहेको स्थितिको पुनरावलोकन: यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत रुपमा उल्लेख गरिएको छ ।
- (ट) कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरु र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन: नियमित बैंकिङ्ग कारोबारहरु बाहेक अन्य कुनै महत्वपूर्ण कारोबार नरहेको ।

- (ठ) विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी: बैंकका आधारभूत शेयरधनीहरूले प्रतिवेदन वर्षमा बैंकलाई कुनै जानकारी उपलब्ध गराउनु भएको छैन ।
- (ड) विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी :
बैंकका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयर स्वामित्वमा बैंकले प्रदान गरेको वोनस शेयरहरू बाहेक निजहरू कम्पनीको शेयर कारोबारमा संलग्न रहेका छैनन् ।
- (ढ) विगत आर्थिक वर्षमा कम्पनीसंग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा: त्यस्ता कारोवारको जानकारी प्राप्त नभएको ।
- (ण) कम्पनीले आफ्नो शेयर आफैले खरीद गरेको भए त्यसरी आफ्नो शेयर खरीद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अड्कित मूल्य तथा त्यसरी शेयर खरीद गरेबापत कम्पनीले भुक्तानी गरेको रकम: बैंकले प्रतिवेदन वर्षमा आफ्नो शेयर आफैले खरीद गरेको छैन ।
- (त) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण: बैंकमा आन्तरिक नियन्त्रण प्रणाली (Internal Control System) रहेको छ जसको विस्तृत विवरण सञ्चालक समितिको प्रतिवेदनमा खुलाइएको छ ।
- (थ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण: प्रतिवेदन आ.व.मा भएको कुल व्यवस्थापन खर्चको विवरण निम्नानुसार रहेको छ:
- कुल कर्मचारी खर्च रु. १,४२,७९,०८,८४७ /- (कर्मचारी वोनस सहित)*
कार्यालय संचालन खर्च रु. ७५,८६,३६,९०४/-
- (द) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारबाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण : लेखापरीक्षण समितिमा समीक्षा अवधिमा संयोजकमा संचालक श्री गोविन्द प्रसाद शर्मा रहनु भएको छ भने सञ्चालक श्री मदन लाल जोशी यस समितिको सदस्य रहनु भएको छ । आन्तरिक लेखापरीक्षण विभागका प्रमुख श्री विकास ढुङ्गाना सदस्य सचिव रहनु भएको छ । प्रतिवेदन अवधिमा लेखापरीक्षण समितिको बैठक जम्मा १९ पटक बसेको छ र त्यस वापत संचालकज्यूहरूलाई कुल रु. ४ लाख ६८ हजार बैठक भत्ता प्रदान गरिएको छ । जसले आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन व्यवस्थापनलाई सल्लाह र सुझावहरू दिदै आइरहेको छ ।
- (ध) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा: नभएको ।



- (न) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम: प्रमुख कार्यकारी अधिकृतको हकमा निजको पारिश्रमिक तथा सुविधा सञ्चालक समितिले तोके बमोजिम र सञ्चालकहरूको बैठक भत्ता तथा सुविधा नियमावलीमा व्यवस्था भएबमोजिम निम्नानुसार प्रदान गर्ने गरिएको छ :

ओहोदा	पारिश्रमिक	भत्ता/सुविधा
अध्यक्ष	-	रु. १६,०००/- प्रति बैठक
सञ्चालक	-	रु. १४,०००/- प्रति बैठक

सुविधा: साथै सबै सञ्चालकहरूलाई बैंकको कामको सिलसिलामा स्वदेश तथा विदेश भ्रमण गर्दा होटेल सुविधा वापतको खर्च, दैनिक खाना खर्च र अन्य खर्च नियमावलीमा व्यवस्था भएबमोजिम प्रदान गर्ने गरिएको छ। यस बाहेक टेलिफोन, मोवाईल, पत्रपत्रिका र संचार खर्च वापत मासिक रु. १६,०००/- समितिका अध्यक्ष तथा सदस्यहरूलाई प्रदान गर्ने गरिएको छ।

कार्यकारी प्रमुखको वार्षिक पारिश्रमिक तथा सुविधाहरू:

प्रमुख कार्यकारी अधिकृत	रु.१,२७,८५,२७४/१९	नियम बमोजिम प्रदान गरिने सुविधाहरू (जस्तै: सञ्चयकोष, औषधोपचार, सवारीसाधन सुविधा, मोवाईल फोनको भुक्तानी सुविधा तथा वोनस ऐन बमोजिमको वोनस इत्यादि)
-------------------------	-------------------	--

बैंकको अन्य पदाधिकारीहरूको वार्षिक पारिश्रमिक तथा सुविधाहरू:

प्रतिवेदन आ.व.मा बैंकको अन्य पदाधिकारीहरूलाई (प्रबन्धक वा सोभन्दा उच्चपदस्थ पदाधिकारी तर प्रमुख कार्यकारी अधिकृत वाहेक) तलव र भत्ता वापत रु.१७,०२,५७,३६३।८९ र कर्मचारीलाई नियम बमोजिम प्रदान गरिने सुविधाहरू (जस्तै: सञ्चयकोष, औषधोपचार, सवारीसाधन, मोवाईल फोनको भुक्तानी सुविधा इत्यदि) तथा वोनस ऐन बमोजिमको वोनस समेत प्रदान गरिएको छ।
--

- (प) शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम: यस बैंकको विभिन्न साधारणसभाको निर्णय अनुरूप पाँचवर्षसम्म पनि शेयरधनीहरूले बुझिनलिएको नगद लाभांश आर्थिक वर्ष २०५८/५९ देखि २०६९/७० सम्मको रु.१,३४,८२,८२५/१८ लगानीकर्ता संरक्षणकोषमा जम्मा गरिएको छ। साथै आर्थिक वर्ष २०७८/७९ सम्म बैंकबाट वितरण गरिएको नगद लाभांश रकम मध्ये २०७९ असार मसान्तसम्ममा बैंकका शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांश वापतको रकम रु.१४,१९,७९,२८७।०६ रहेको छ।

- (फ) दफा १४१ बमोजिम सम्पत्ति खरीद वा बिक्री गरेको कुराको विवरण: नभएको

- (ब) दफा १७५ बमोजिम सम्बद्ध कम्पनी बीच भएको कारोबारको विवरण: यस दफामा उल्लेख भए बमोजिमको हालसम्म कुनै किसिमको कारोवार नरहेको।

- (भ) कम्पनी ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुराहरू सो प्रतिवेदनमा उल्लेख भइसकेको छ।

.... समाप्त....

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची - १५

(नियम २६ को उपनियम (२) सँग संबन्धित)

१. संचालक समितिको प्रतिवेदन: यसै वार्षिक प्रतिवेदन, २०७८/७९ को सम्बन्धित शीर्षक अन्तर्गत राखिएको ।
२. लेखापरीक्षकको प्रतिवेदन: यसै वार्षिक प्रतिवेदन, २०७८/७९ को सम्बन्धित शीर्षक अन्तर्गत राखिएको छ ।
३. लेखापरीक्षण भएका वित्तीय विवरणहरु: यसै वार्षिक प्रतिवेदन, २०७८/७९ को सम्बन्धित शीर्षक अन्तर्गत राखिएको छ ।
४. कानूनी कारवाही सम्बन्धी विवरण:
 - (क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाका विरुद्ध कुनै मुद्दा दायर भएका भए:

बैंकको आफ्नो बैंकिङ्ग व्यवसाय संचालनको क्रममा प्रवाह भएका कर्जा असुली तथा कर दायित्व सम्बन्धी सामान्य प्रकृतिका मुद्दाहरु बाहेक अन्य गहन किसिमका कुनै प्रकारको मुद्दा मामिलाहरु नभएको ।
 - (ख) संगठित संस्थाका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमका अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए:

उल्लिखित प्रकृतिका कुनै मुद्दा रहे/भएको जानकारी बैंकलाई प्राप्त नभएको ।
 - (ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए:

उल्लिखित प्रकृतिका कुनै मुद्दा रहे/भएको जानकारी बैंकलाई प्राप्त नभएको ।
- (५) संगठित संस्थाको शेयर कारोवार तथा प्रगतिका विश्लेषण:
 - (क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा:

शेयर मूल्य र कारोवारको निर्धारण नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको खुल्ला बजारमा निर्भर हुने भएकोले यसमा व्यवस्थापनको भिन्न धारणा नरहेको र नेपाल स्टक एक्सचेञ्ज लि. तथा नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण व्यवस्थाको अधीनमा रही कारोवार रहेको छ ।
 - (ख) आ.व. २०७८/७९ मा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोवार संख्या र कारोवार दिन:

त्रैमास	अधिकतम मूल्य रु.	न्यूनतम मूल्य रु.	अन्तिम मूल्य रु.	कुल कारोवार दिन	कुल कारोवार संख्या	कुल कारोवार शेयर संख्या
प्रथम त्रयमास (असोज मसान्त २०७८)	३८८.६	३२२.३	३३९	५७	३२,९६१	५,५०५,२९५
दोस्रो त्रयमास (पौष मसान्त २०७८)	३०४.५	२४६.३	३००	५९	१७,२६७	२,६१३,७५६
तेस्रो त्रयमास (चैत्र मसान्त २०७८)	२७८	२५०.२	२५६.१	५८	१२,९२४	१,९८८,८७६
चौथो त्रयमास (असार मसान्त २०७९)	२३१	२२६	२२७.१	४०	५,४३२	१,३१५,३२१



(६) समस्या तथा चुनौती:

(क) आन्तरिक समस्या तथा चुनौती:

- बैंकिङ्ग क्षेत्रमा तरलताको अस्थिरता ।
- देशको आर्थिक अवस्थामा आउने उतार-चढाव ।
- व्याजदर अन्तर कायम राख्ने चुनौती ।
- निरन्तर बढ्दै गइरहेको संचालन खर्च ।

(ख) बाह्य समस्या र चुनौती:

- तरल राजनैतिक अवस्था र यसबीच खस्कंदो व्यावसायिक मनोबल ।
- कर्जाको माग तथा निक्षेप वृद्धिमा सन्तुलन नहुनु ।
- व्यापार घाटा, अस्थिर विनिमय दर र बढ्दो मुद्रास्फीति दर ।

ग) रणनीति:

- जनशक्ति व्यवस्थापन तर्फ ध्यान दिई दक्ष जनशक्ति नियुक्त गरी कायम राख्ने ।
- संचालन खर्चको व्यवस्थापन गरी अनावश्यक खर्च कटौती गर्ने ।
- कर्जा तथा लगानीको मात्रामा नभई त्यसको गुणस्तरमा ध्यान दिने ।
- व्यवसाय विविधीकरण तथा नयाँ लगानी योग्य क्षेत्रहरूको खोजी ।
- जोखिम व्यवस्थापनको लागि आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण ।
- संस्थागत सुशासनको सुदृढीकरण ।
- ग्राहकमुखी गुणस्तरीय सेवा तथा उत्पादकत्व वृद्धि गर्ने ।
- प्रविधिमा आधारित Banking Product हरु प्रदान गर्ने ।

(७) संस्थागत सुशासन:

संस्थागत सुशासन अभिवृद्धिका लागि बैंकद्वारा चालिएका कदम सम्बन्धी विवरण:

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको निर्देशन तथा परिपत्रहरूको पूर्ण रुपमा अनुपालना गरिएको छ । संस्थागत सुशासनलाई सदैव उच्च प्रथामिकतामा राख्दै आएको र संस्थागत सुशासन सम्बन्धी निर्देशन तथा परिपत्रहरूको पूर्णरूपले पालना गरिएको छ ।

आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्न लेखापरीक्षण समिति (Audit Committee) गठन गरिएको छ जसले वाह्य र आन्तरिक लेखापरीक्षकबाट दिइएका सुझाव तथा निर्देशनहरूलाई कार्यान्वयन गराउनुका साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन व्यवस्थापनलाई सल्लाह र सुझावहरू दिदै आईरहेको छ ।

बैंकको कर्जा जोखिम व्यवस्थापन, संचालन जोखिम लगायत कर्मचारी व्यवस्थापन र सम्पत्ति शुद्धीकरण तथा निवारण आदि विषयहरूको सम्बन्धमा आवश्यक नीतिनियम बनाई लागू गर्न जोखिम व्यवस्थापन समिति (Risk Management Committee), कर्मचारी सेवा सुविधा समिति (HR Committee), सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति (AML Committee), सम्पत्ति दायित्व व्यवस्थापन समिति (ALCO) लगायतका विभिन्न समितिहरू क्रियाशील रहेका छन ।

Independent Auditor's Report

To the Shareholders of Bank of Kathmandu Limited

Report on the Audit of the Consolidated Financial Statements

Opinion

We have audited the consolidated financial statements of Bank of Kathmandu Limited (the "Bank") and its subsidiary (the "Group"), which comprise the consolidated statement of financial position as at Ashadh 32, 2079 (July 16, 2022), and the consolidated statement of profit or loss, consolidated statement of other comprehensive income, consolidated statement of changes in equity and consolidated statement of cash flows for the year then ended, and notes to the consolidated financial statements, including a summary of significant accounting policies.

In our opinion, the accompanying consolidated financial statements presents fairly, in all material respects, the consolidated financial position of the Group as at Ashadh 32, 2079 (July 16, 2022), and of its consolidated financial performance and its consolidated cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards.

Basis for opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the *Auditors Responsibilities for the Audit of the Consolidated Financial Statements* section of our Report. We are independent of the Group in accordance with the *ICAN's Handbook of Code of Ethics for Professional Accountants* together with the ethical requirements that are relevant to our audit of the financial statements in Nepal, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements and ICAN's Handbook of Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgement, were of most significance in the audit of the consolidated financial statements of the current period. These matters were addressed in the context of the audit of the consolidated financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. We have determined the matters described below to be the key audit matters to be communicated in our report.

S.N	Key Audit Matters	Auditor's Response
1.	<p>Interest Recognition</p> <p>The interest income of the bank has to be recognized on accrual basis and following the Interest Income Recognition Guidelines 2019 issued by NRB. Though accrual basis of income recognition is prescribed in general, the guidelines require suspension of interest recognition on accrual basis for loans and advances with overdue of more than 12 months whereas for loans and advances with overdue interest/installment for 3 to 12 months, interest recognition on accrual basis is limited based on result of collateral testing as specified. Given the lack of system capability to suspend recognition of income based on overdue status of loan and fair value of collateral as well as review of fair valuation of collateral on regular basis, manual intervention will be required in interest recognition process and hence create risk of improper application of the guidelines and determination of the Fair Value of the collateral. This may, in turn, have effect on recognition of interest income the bank. Thus, we have considered it as key audit matter.</p>	<p>Our audit approach regarding verification of process of interest recognition included:</p> <p>a. Obtaining clear understanding of the process of accrual of interest income on loans and advances in the Core Banking Software of the bank.</p> <p>b. For fair valuation of collateral, we relied on the latest available engineer's valuation of the collateral and have test checked the hair cut in fair value of collateral as per NRB Income Recognition guidelines 2019.</p> <p>c. Test check of the interest income booking with manual computation.</p>

T +977 1 4420807 / 08 / 10 F +977 1 4440528 E info@sar.com.np
Address 64 Bishal Basti "Ka", Bishal Nagar, GPO Box 4585, Kathmandu, Nepal





<p>2.</p>	<p>Investment Valuation, Identification, and Impairment</p> <p>Investment of the bank comprises of investment in government bonds, T-bills, development bonds and investment in quoted and unquoted equity instruments. The valuation of the aforesaid securities has been done in compliance with NFRS 9 and NRB Directive no. 8. The investment in the government and NRB bonds and T-bills should be recognized on reporting date on Amortized cost basis whereas other investments in equity instruments, other than those held for trading, should be valued at Fair Value through Other Comprehensive Income.</p> <p>Given the varieties of treatments recommended for valuation of investment based on nature of cash flow, the business model adopted, complexity of calculations and the significance of amount involved in such investments, same has been considered as Key Audit Matter in our audit.</p>	<p>Our audit approach regarding verification of process of investment valuation, identification and impairment included:</p> <ol style="list-style-type: none">Review of the investment of the bank and its valuation having reference to NFRS issued by the Accounting Standard Board of Nepal and NRB Directive 4 read with 8.We assessed the nature of expected cash flow of the investments as well as the business model adopted by the management on the basis of available evidences/circumstances and ensured that classification of investment is commensurate with nature of cash flow and management intention of holding the investment.For the investment valuation that are done at amortized cost, we checked the EIR and amortization schedule on test basis.For the investment valued through OCI for quoted investment, we ensured that fair valuation has been done at the closing transaction rate in NEPSE as . on 16.07.2022 and for the unquoted investment the fair value has been taken as the NPR 100.
<p>3.</p>	<p>Impairment of Loans and Advances</p> <p>As per NRB Directive 4, bank shall measure impairment loss on loans and advances at the higher of:</p> <ul style="list-style-type: none">Amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provisioning; andAmount determined as per para 5.5. of NFRS 9, read with carve out issued by Institute of Chartered Accountants of Nepal dated 18 July 2022, adopting Incurred Loss Model <p>As per the norms prescribed by NRB, provision at prescribed rate should be created on loans and advances based on overdue status of loans and advances as well as utilization status of the facility, status of security, borrower's whereabouts etc.</p> <p>As per NFRS 9 read with carve out issued by Institute of Chartered Accountants of Nepal dated 18 July 2022, impairment of loans and advances should be made on individual impairment basis for loans and advances that are individually significant and collective impairment basis for homogeneous groups of loans that are not considered individually significant.</p> <p>On individual impairment, amount of the loss is measured as the difference between the assets' carrying amount and the present value of estimated future cash flows. Under collective impairment, loss is determined after taking into account the Historical Loss Experience in portfolios of similar credit risk and Management's experienced judgment as to whether current economic and credit conditions are such that the actual level of</p>	<p>Our audit approach regarding verification of impairment of loans and advances included:</p> <ol style="list-style-type: none">Review of the overdue status of loans and advances by obtaining data from the system and matched the same with the NRB 2.2 report.Sample credit files were reviewed, among other things, from the perspective of utilization of loans and advances for intended purpose by way of scrutiny of financial statements, account movement, account turnover etc.Expected future cash flows from the individually significant loans and advances with indication of impairment are assessed on the basis of realizable value of collateral securities based on management estimate.Grouping of homogeneous groups of loans was assessed on the basis of nature and purpose of loans and data of historical loss experience in portfolios are assessed on the basis of past due data from the system as well as data of loan loss provisions of the defined group in the past.



	<p>inherent losses at the reporting date is like to be greater or less than that suggested by historical experience.</p> <p>Given the fact that impairment of loans and advances under incurred loss model require assessment of future cash flows as well as historical loss experiences of portfolios. Further, impairment of loans and advances under NRB norms for loan loss provisioning will require assessment of overdue status of loans and advances and proper utilization of loan for intended purpose. Hence, assessment of availability and accuracy of required data for impairment of loans and advances under incurred loss model as well as NRB provisioning norms is regarded as key audit matters.</p>	
4.	<p>Information Technology General Controls IT controls with respect to recording of transactions, generating various reports in compliance with NRB guidelines and other compliances to regulators is an important part of the process. Such reporting is highly dependent on the effective working of Core Banking Software and other allied systems.</p> <p>We have considered this as key audit matter as any control lapses, validation failures, incorrect input data and wrong extraction of data may result in wrong reporting of data to the management, shareholders and regulators</p>	<p>Our audit approach regarding Information technology of the bank is based upon the Information Technology Guidelines 2012 issued by NRB and it included:</p> <ol style="list-style-type: none"> a. Understanding the coding system adopted by the bank for various categories of customers b. Understanding the feeding of the data in the system and going through the extraction of the financial information and statements from the IT system existing in the bank c. Checking of the user requirements for any changes in the regulations/ policy of the bank d. Reviewed the reports generated by the system on sample basis. We verified the interest income and expense booking regarding loan and deposit on test basis with the CBS or the bank. e. We relied on the IT audit conducted by the bank. f. We verified the provisioning of the loan and advances based on ageing on the test check basis as on 16.07.2022

Information Other than Consolidated Financial Statements and Auditor's Report Thereon

Management is responsible for the other information. The other information comprises the information included in the Management Report, Report of the Director's Report and Chairman's Statement but does not include the consolidated financial statements and our auditor's report thereon. Such information is expected to be made available to us after the date of this auditor's report.

Our opinion on the consolidated financial statements does not cover the other information and we will not express any form of assurance conclusion thereon. In connection with our audit of the consolidated financial statements, our responsibility is to read the other information identified above when it becomes available and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained in the audit, or otherwise appears to be materially misstated.

When we read such other information, if we conclude that there is a material misstatement therein, we are required to communicate the matter to those charged with governance.





Responsibility of Management and Those Charged with Governance for the Consolidated Financial Statements

Management is responsible for the preparation and fair presentation of the consolidated financial statements in accordance with Nepal Financial Reporting Standards and for such internal control as management determines is necessary to enable the preparation of consolidated financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the consolidated financial statements, management is responsible for assessing the Group's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Group or to cease operations, or has no realistic alternative but to do so.

Those charged with Governance are responsible for overseeing the Group's financial reporting process.

Auditor's Responsibilities for the Audit of the Consolidated Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the consolidated financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatement can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these consolidated financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risk of material misstatement of the consolidated financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtained audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purposes of expressing an opinion on the effectiveness of the Group's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by the management,
- Conclude on the appropriateness of the management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Group's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the consolidated financial statements or if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Group to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure, and content of the consolidated financial statements, including the disclosures, and whether the consolidated financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.
- Obtain sufficient appropriate audit evidence regarding the financial information of the entities or business activities within the Group to express an opinion on the consolidated financial statements. We are responsible for the direction, supervision, and performance of the group audit. We remain solely responsible for our audit opinion.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

From the matters communicated with those charged with governance, we determine those matters that were of most significance in the audit of the consolidated financial statements of the current period and are therefore the key audit matters. We describe these matters in our auditor's report unless law or regulation precludes public disclosure about the matter or when, extremely rare circumstances, we determine that a matter should not be communicated in our report because the adverse consequences of doing so would reasonably be expected to outweigh the public interest benefits of such communication.

Report on the requirements of Banks and Financial Institutions Act, 2073 and Company Act, 2063

We have obtained satisfactory information and explanations asked for, which to the best of our knowledge and belief were necessary for the purpose of our audit; the returns received from the branch offices of the bank, though the statements are independently not audited, were adequate for the purpose of the audit; the consolidated financial statements including the consolidated statement of financial position, consolidated statement of profit or loss, consolidated statement of comprehensive income, consolidated statement of changes in equity, consolidated statement of cash flows including a summary of significant accounting policies and other explanatory notes have been prepared in all material respect in accordance with the provisions of the Company Act, 2063, and they are in agreement with the books of accounts of the Bank; and the accounts and records of the Bank are properly maintained in accordance with the prevailing laws.

To the best of our information and according to the explanations given to us, in the course of our audit, we observed that the loans have been written off as specified; the business of the Bank was conducted satisfactorily, and the Bank's transactions were found to be within the scope of its authority. We did not come across cases of accounting related fraud and the cases where the board of directors or any director or any office bearer of the Bank has acted contrary to the provisions of law or caused loss or damage to the Bank or committed any misappropriation of the funds of bank



Aman Uprety
Partner



Place: Kathmandu, Nepal
Date: October 16, 2022

UDIN No.: 221016CA00451OurTb



बैंक अफ काठमाण्डू लिमिटेड
एकीकृत वित्तीय अवस्थाको विवरण (वासलात)
२०७९ आषाढ मसान्तको

विवरण	नोट	समूह		बैंक	
		आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
सम्पत्ति					
नगद तथा नगद समान	४.१	५,४३७,४२२,७४२	३,०७२,१८१,७४८	५,३९५,१०४,७८०	२,९९४,९१३,३८५
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	४.२	५,५६९,१५४,६८८	६,९७४,३७०,५३४	५,५६९,१५४,६८८	६,९७४,३७०,५३४
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात (Placement)	४.३	२,२०७,९१५,०२४	२,८५०,३७१,२६३	२,०७३,८१५,०२४	२,७२१,३७१,२६३
व्युत्पन्न (Derivative) वित्तीय उपकरण	४.४	-	३२,५४२,१९६	-	३२,५४२,१९६
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	१४८,००७,५००	१०३,९७३,१५६	१०३,७३१,७००	४२,२०५,५४२
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	४.६	२,४२२,६४४,५९१	३,१७०,५०७,५९५	२,४२३,६४४,५९१	३,१७०,५०७,५९५
ग्राहकलाई दिएको कर्जा तथा सापटी	४.७	१०३,५८०,७३३,१५२	९३,८०८,१५६,१४२	१०३,५८०,७३३,१५२	९३,८०८,१५६,१४२
धितोपत्रमा (Securities) लगानी	४.८	१८,८९७,८१०,३१५	२०,१२९,०५७,३३८	१८,८९७,८१०,३१५	२०,१२९,०५७,३३८
चालु कर सम्पत्ति	४.९	६०,९७४,९६०	१९६,५२६,४४१	६३,३३९,३१०	१९४,३६६,२८९
सहायक कम्पनीमा लगानी	४.१०	-	-	१४०,०००,०००	१४०,०००,०००
सम्बद्ध कम्पनीमा लगानी	४.११	-	-	-	-
लगानी जायज्या (Investment Property)	४.१२	४२,३९८,१४७	२४,६५८,४२५	४२,३९८,१४७	२४,६५८,४२५
सम्पत्ति तथा उपकरण	४.१३	१,४०८,५९०,९०६	८३७,७५०,२१२	१,३८२,३०९,६६७	८२८,८७०,३९२
ह्याती र अमूर्त सम्पत्ति	४.१४	३३,५२८,६९८	३७,५१४,५६८	३०,२७५,८९३	३४,९३३,५८८
स्थगन कर सम्पत्ति	४.१५	-	-	-	-
अन्य सम्पत्ति	४.१६	१,१३२,३६६,९८६	८९७,९८३,७३९	१,२५६,३१२,२८५	८९९,७८२,१००
कुल सम्पत्ति		१४०,९४२,५४७,७०९	१३२,१३५,५९३,३५७	१४०,९०५,८७५,५५२	१३१,९८१,७१४,७८९

विवरण	नोट	समूह		बैंक	
		आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
दायित्व					
बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकी	४.१७	१,५१८,४९३,३५५	९१०,९६१,५८६	१,५१८,४९३,३५५	९१०,९६१,५८६
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी	४.१८	४,२८५,५२८,८४७	६,०५९,०१७,६२७	४,२८५,५२८,८४७	६,०५९,०१७,६२७
व्युत्पन्न (Derivative) वित्तीय उपकरण	४.१९	२४,००४,२४३	-	२४,००४,२४३	-
ग्राहकको निक्षेप	४.२०	१०९,२४४,७२३,९०१	१०३,४०१,०७३,७७४	१०९,४४३,४४१,२७७	१०३,४१३,४३०,२०३
सापटी	४.२१	३,१९८,७९९,८१३	१,१९८,२४४,३५९	३,१९८,७९९,८१३	१,१९८,२४४,३५९
चालु कर दायित्व	४.२२	-	-	-	-
व्यवस्था	४.२३	१५,१६६,१८५	१३,७६६,६६४	१५,१६६,१८५	१३,७६६,६६४
स्थगन कर दायित्व	४.२४	४५३,४९७,०४३	५०१,८३८,९१६	४५७,७९४,६२१	४९७,७३३,८४८
अन्य दायित्व	४.२५	२,१७०,२९१,७५४	१,१२३,८८६,४९६	२,०२०,३४५,५३७	१,०८०,११८,०१३
जारी गरिएको ऋणपत्र	४.२६	१,५९९,९८७,४७८	२,२८९,१६०,०४९	१,५९९,९८७,४७८	२,२८९,१६०,०४९
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	४.२७	-	-	-	-
कुल दायित्व		१२२,५१०,४१२,६९९	११५,४९७,९४९,४७१	१२२,५६३,४८१,२९६	११५,४६२,४३२,३४९
पूँजी (Equity)					
शेयर पूँजी	४.२८	१०,६२३,९९४,०७२	९,६५८,१७६,४२९	१०,६२३,९९४,०७२	९,६५८,१७६,४२९
शेयर प्रिमियम		-	-	-	-
सञ्चित मुनाफा		१,६३८,७४७,३०६	१,३८७,८६६,१५९	१,६२८,४१७,६४२	१,३५७,८१८,९६३
जगेडा कोषहरू	४.२९	६,०९३,५४४,५२५	५,५०६,२११,९०७	६,०८९,९८२,५४२	५,५०३,२८७,०४८
शेयर धनीहरूलाई बाँडफाँड योग्य कुल पूँजी		१८,३५६,२८५,९०३	१६,५५२,२५४,४९५	१८,३४२,३९४,२५६	१६,५१९,२८२,४४०
गैह्र नियन्त्रित स्वार्थ		७५,८४९,१८७	८५,३८९,३९१	-	-
कुल पूँजी		१८,४३२,१३५,०९०	१६,६३७,६४३,८८६	१८,३४२,३९४,२५६	१६,५१९,२८२,४४०
कुल पूँजी तथा दायित्व		१४०,९४२,५४७,७०९	१३२,१३५,५९३,३५७	१४०,९०५,८७५,५५२	१३१,९८१,७१४,७८९
सम्भावित दायित्व तथा प्रतिवद्धता	४.३०	३४,५७२,३९९,९६७	४१,६२६,७६५,६०३	३४,५७२,३९९,९६७	४१,६२६,७६५,६०३
प्रति शेयर खुद सम्पत्ति		१७३.५०	१७२.२६	१७२.६५	१७१.०४

द.....
सि.ए. चन्द्र राज शर्मा
प्रमुख वित्त अधिकृत

द.....
श्रवण लाल मास्के
प्रमुख कार्यकारी अधिकृत

द.....
प्रकाश श्रेष्ठ
अध्यक्ष

आजको मितिमा संलग्न प्रतिवेदन अनुसार

द.....
राधेश पन्त
संचालक

द.....
विजय कुमार श्रेष्ठ
संचालक

द.....
मदन लाल जोशी
संचालक

द.....
सि.ए. अमन उप्रेती
सामोदार
एस. ए. आर. एसोसिएट्स
चार्टर्ड एकाउन्टेण्ट्स

द.....
गोविन्द प्रसाद शर्मा
संचालक

द.....
अमृता उप्रेती
संचालक

द.....
मोहना लोहनी
संचालक

मिति : ३० आश्विन २०७९
स्थान : काठमाडौं

बैंक अफ काठमाण्डू लिमिटेड
एकीकृत नाफा नोक्सान विवरण
साउन १, २०७८ देखि ३२ आषाढ २०७९ सम्म

विवरण	नोट	समूह		बैंक	
		आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
व्याज आम्दानी	४.२९	११,३१९,६८०,३३७	८,५६३,९०६,९४७	११,३०३,३८२,९६३	८,५५२,९२१,८४१
व्याज खर्च	४.३०	७,४९९,१२७,८९७	५,२९१,२२२,३१६	७,५०१,५५५,०६२	५,२९१,३६०,६९७
खुद व्याज आम्दानी		३,८२०,५५२,४४०	३,२७२,६८४,६३१	३,८०१,८२७,९०१	३,२६१,५६१,१४४
शुल्क तथा कमिशन आम्दानी	४.३१	६७१,२९७,०३१	६७१,६२०,९४५	६३९,००४,५०९	६३७,३३९,३०७
शुल्क तथा कमिशन खर्च	४.३२	११२,०२२,२५२	७९,२९१,१०८	१०४,१४२,६९८	७६,४२१,३४१
खुद शुल्क तथा कमिशन आम्दानी		५५९,२७४,७७९	५९२,३२९,८३७	५३४,८६१,८११	५६०,९१७,९६६
खुद व्याज, शुल्क तथा कमिशन आम्दानी		४,३७९,८२७,२१९	३,८६५,०१४,४६८	४,३३६,६८९,७१२	३,८२२,४७९,११०
खुद व्यापारिक आम्दानी	४.३३	१८२,०७२,२७५	३४६,३४५,२९२	१९३,८७७,९६८	३०९,२७६,५२०
अन्य संचालन आम्दानी	४.३४	११३,८५८,४१६	१०७,८२२,८८९	११३,८०४,५१२	१०६,३११,८५९
जम्मा संचालन आम्दानी		४,६७५,७५७,९१०	४,३१९,१८२,६४९	४,६४४,३७२,१९२	४,२३८,०६७,४८९
कर्जा जोखिम तथा अन्य नोक्सानी व्यवस्था/(फिर्ता)	४.३५	(८०८,३५१,३०१)	(१३०,४२३,०५२)	(८०८,३५१,३०१)	(१३०,४२३,०५२)
खुद संचालन आम्दानी		५,४८४,१०९,२११	४,४४९,६०५,७०१	५,४४६,०२३,४९३	४,३६८,४९०,५४१
संचालन खर्च					
कर्मचारी खर्च	४.३६	१,४३८,५३८,०८५	१,१६९,४३६,२२२	१,४२७,९०८,८४७	१,१५४,८७०,६०९
अन्य संचालन खर्च	४.३७	५४९,८८४,०६८	५७१,६८३,४५८	५४५,०२६,६५४	५६४,३८३,१६३
ह्रासकट्टी र परिषोधन	४.३८	२१७,८५१,७९२	१२३,१५८,७७४	२१३,६१०,२५०	१२१,३७३,०३९
संचालन मुनाफा		३,२७७,८३५,२६६	२,५८५,३२७,२४७	३,२६६,१७७,७४२	२,५२७,८६३,७३०
गैह्र संचालन आम्दानी	४.३९	६९,१९७,५२५	११,८५९,०००	६९,१९७,५२५	११,८५९,०००
गैह्र संचालन खर्च	४.४०	७,२२२,९५३	१८३,४३२	७,२२२,९५३	-
आयकर अधिको मुनाफा		३,३३९,८०९,८३८	२,५९७,००२,८१५	३,३२८,१५२,३१४	२,५३९,७२२,७३०
आयकर खर्च	४.४१				
चालु कर		१,००९,४२६,४२४	८५५,३७१,२७४	९९८,५०२,७०१	८४०,३८३,८१०
स्थगन कर		(१,२७५,३२०)	(२४,३९४,४४४)	७,१०७,१३९	(२७,०७०,५५१)
यस अवधिको मुनाफा		२,३३९,६५८,७३४	१,७६६,०२५,९८५	२,३२२,५४२,४७४	१,७२६,४०९,४७९

नाफा बाँडफाँड					
बैंक शेयर धनी		२,३२८,६१९,९८१	१,७५२,८२०,४८१	२,३२२,५४२,४७४	१,७२६,४०९,४७९
गैह्र नियन्त्रित स्वार्थ		३,०३८,७५३	१३,२०५,५०४	-	-
यस अवधिको मुनाफा		२,३३९,६५८,७३४	१,७६६,०२५,९८५	२,३२२,५४२,४७४	१,७२६,४०९,४७९

प्रति शेयर आम्दानी					
आधारभूत प्रति शेयर आम्दानी		२१.९५	१८.२९	२१.८६	१७.८८
डाइलूटेड प्रति शेयर आम्दानी		२१.९५	१८.२९	२१.८६	१७.८८

आजको मितिमा संलग्न प्रतिवेदन अनुसार

द.....
सि.ए. चन्द्र राज शर्मा
प्रमुख वित्त अधिकृत

द.....
श्रवण लाल मास्के
प्रमुख कार्यकारी अधिकृत

द.....
राधेश पन्त
संचालक

द.....
गोविन्द प्रसाद शर्मा
संचालक

द.....
प्रकाश श्रेष्ठ
अध्यक्ष

द.....
मदन लाल जोशी
संचालक

द.....
मोहना लोहनी
संचालक

द.....
सि.ए. अमन उप्रेती
साभेदार
एस. ए. आर. एसोसिएटस्
चार्टर्ड एकाउन्टेण्ट्स

मिति : ३० अश्विन २०७९
स्थान : काठमाडौं



बैंक अफ काठमाण्डू लिमिटेड
एकीकृत अन्य विस्तृत आम्दानीको विवरण
साउन १, २०७८ देखि ३२ आषाढ २०७९ सम्म

विवरण	नोट	समूह		बैंक	
		आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
यस अवधिको नाफा तथा नोक्सान		२,३३१,६५८,७३४	१,७६६,०२५,९८५	२,३२२,५४२,४७४	१,७२६,४०९,४७१
आयकर पश्चातको अन्य विस्तृत आम्दानी					
क. नाफा नोक्सान हिसाबमा पुनर्वर्गीकरण नहुने शिर्षकहरू					
बजार मूल्यमा मापन हुने इक्विटी उपकरणमा भएको लगानीको पुनर्मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)		(७८,८२६,८८७)	१,१५२,१४७,८०१	(७८,८२६,८८७)	१,१५२,१४७,८०१
पुनर्मूल्याङ्कनमा भएको नाफा/(नोक्सान)			-		
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/(नोक्सान)		(४१,२९०,१७०)	(४५,७६४,१९०)	(४१,२२२,८८०)	(४५,५८५,३५०)
माथि उल्लेख गरिएका विवरणसंग सम्बन्धित आयकर		३६,०३५,११७	(३३१,९१५,०८३)	३६,०१४,९३०	(३३१,९६८,७३५)
खुद अन्य विस्तृत आम्दानी जुन नाफा/नोक्सान हिसाबमा पुनर्वर्गीकरण नहुने		(८४,०८१,९४०)	७७४,४६८,५२८	(८४,०३४,८३७)	७७४,५९३,७१६
ख. नाफा नोक्सान हिसाबमा पुनर्वर्गीकरण गरिएका वा हुन सक्ने शिर्षकहरू					
नगद प्रवाहको हेजिङ्गबाट भएको नाफा/(नोक्सान)		-	-	-	-
सटही नाफा/(नोक्सान) (Foreign Operation वित्तिय सम्पत्तीको विनिमय परिवर्तनको कारणले)		-	-	-	-
माथि उल्लेखित विवरणसंग सम्बन्धित कर		-	-	-	-
नाफा नोक्सान हिसाबमा पुनर्वर्गीकरण गरिएको वा हुन सक्ने खुद अन्य विस्तृत आम्दानी		-	-	-	-
ग) इक्विटी पद्धतिबाट लेखाङ्कन गरिएको सम्बद्ध संस्थाको अन्य विस्तृत आम्दानीमा हिस्सा					
आयकर पश्चातको अन्य विस्तृत आम्दानी		(८४,०८१,९४०)	७७४,४६८,५२८	(८४,०३४,८३७)	७७४,५९३,७१६
यस अवधिभरिको कुल विस्तृत आम्दानी		२,२४७,५७६,७९४	२,५४०,४९४,५१३	२,२३८,५०७,६३७	२,५०१,००३,१८७
कुल विस्तृत आम्दानीको बाँडफाँड					
बैंकको इक्विटी शेयर धनी		२,२४४,५५३,७४२	२,५२७,३३०,७३८	२,२३८,५०७,६३७	२,५०१,००३,१८७
गैह्र नियन्त्रित स्वार्थ		३,०२३,०५२	१३,१६३,७७५	-	-
कुल विस्तृत आम्दानी		२,२४७,५७६,७९४	२,५४०,४९४,५१३	२,२३८,५०७,६३७	२,५०१,००३,१८७

आजको मितिमा संलग्न प्रतिवेदन अनुसार

द.....
सि.ए. चन्द्र राज शर्मा
प्रमुख वित्त अधिकृत

द.....
श्रवण लाल मास्के
प्रमुख कार्यकारी अधिकृत

द.....
प्रकाश श्रेष्ठ
अध्यक्ष

द.....
सि.ए. अमन उप्रेती
सामकेदार
एस. ए. आर. एसोसिएटस्
चार्टर्ड एकाउन्टेण्ट्स

द.....
राधेश पन्त
संचालक

द.....
विजय कुमार श्रेष्ठ
संचालक

द.....
मदन लाल जोशी
संचालक

मिति : ३० आश्विन २०७९
स्थान : काठमाडौं

द.....
गोविन्द प्रसाद शर्मा
संचालक

द.....
अमृता उप्रेती
संचालक

द.....
मोहना लोहनी
संचालक

बैंक अफ काठमाण्डू लिमिटेड
एकीकृत इक्विटीमा भएको परिवर्तनको विवरण
साउन १, २०७८ देखि ३२ आषाढ २०७९ सम्म

विवरण	समूह											
	शेयर पुंजी	शेयर रिजिभ	साधारण बरोडाकोष	सट्टी सट्टाकोष	बैंकका शेयरखरीका विभिन्न			पुनःमूल्यांकन कोष	संशुद्ध पुनर्माफा	अन्य कोष	जम्मा	गैर नियमित सार्व
निबन्धकारी कोष					फेवर सेल्यु कोष	अन्य कोष						
आषाढ २०७७ को अन्तिम मौज्जात	८,४५६,८८७,४१५	-	२,८९२,२६२,९११	७१,०९१,३२२	३४,२०४,३३५	४,९६,९७७,४०	-	९८६,३४४,०३२	९२२,३२४,००२	१४,२९७,९३९,७३७	७४,३७९,४५६	१४,३७३,३१९,१८३
समाधोजन/पुनःस्थापना	-	-	-	-	-	-	-	-	-	-	(३,८६९)	(३,८६९)
साउन १, २०७७ समाप्तोन्ती/पुनःस्थापना मौज्जात	८,४५६,८८७,४१५	-	२,८९२,२६२,९११	७१,०९१,३२२	३४,२०४,३३५	४,९६,९७७,४०	-	९८६,३४४,०३२	९२२,३२४,००२	१४,२९७,९३९,७३७	७४,३७९,४५६	१४,३७३,३१९,१८३
यस वर्षको विलुप्त बाग्दानी												
यस वर्षभरीको नाफा	-	-	-	-	-	-	-	१,७४२,८२०,४८९	-	१,७४२,८२०,४८९	१३,२०४,४०४	१,७५६,०२४,९८४
बाह्य परपातको अन्य विलुप्त बाग्दानी												
बजार मूल्यमा मापन हुने इक्विटी उपकरणमा भएको लगानीको पुनर्मुल्यांकनबाट भएको नासा/(नोस्मान)	-	-	-	-	-	८०६,४०३,४६९	-	-	-	८०६,४०३,४६९	-	८०६,४०३,४६९
पुनर्मुल्यांकनमा भएको नासा/(नोस्मान)	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाभ योजनाबाट विभाषिक नासा/(नोस्मान)	-	-	-	-	-	-	-	-	(२१,९९३,२०४)	(२१,९९३,२०४)	(४१,७९९)	(२२,०३४,९३३)
नगद प्रवाहको हेरिङबाट भएको नासा/(नोस्मान)	-	-	-	-	-	-	-	-	-	-	-	-
सट्टी नासा/(नोस्मान) (Foreign Operation वित्तीय सम्पत्तिको विविध परिवर्तनको कारणले)	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विलुप्त बाग्दानी	-	-	-	-	-	८०६,४०३,४६९	-	१,७४२,८२०,४८९	(२१,९९३,२०४)	२,४२७,३३०,७६८	१३,९६३,७५४	२,४४१,४९४,५२२
जगेडाकोषमा सारिएको रकम	-	-	३४७,९२२,९२५	२,०७०,८८८	४४,४८४,३४०	-	-	(४०४,९०५,९४९)	१०९,४२४,९९८	-	-	-
जगेडाकोषबाट निकालिएको रकम	-	-	-	-	(४८,६६८,४६६)	(६९,१३९,४४८)	-	१२७,८००,०९४	-	-	-	-
इक्विटीमा देबाहको शेयरखरीसँगको कारोबार												
शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभोश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनश शेयर निष्काशन	१,९९९,२८९,०९४	-	-	-	-	-	-	(७९९,२८९,०९४)	(४००,०००,०००)	-	-	-
नगद लाभोश वितरण	-	-	-	-	-	-	-	(२६२,७०६,६२२)	-	(२६२,७०६,६२२)	(३,९१०,०००)	(२६६,६१६,६२२)
अन्य	-	-	-	-	-	-	-	(९०,३०९,६९८)	(९०,३०९,६९८)	-	-	(९०,३०९,६९८)
जम्मा योगदान	१,९९९,२८९,०९४	-	-	-	-	-	-	(९७२,३०४,६१८)	(९७२,३०४,६१८)	(२९३,०१६,३२०)	(३,९१३,०००)	(२,९६९,६२०)
३१ आषाढ २०७८ को अन्तिम मौज्जात	९,६५६,१७६,४२९	-	३,२४०,१८५,१८६	७३,१६२,९१०	३३८,९६०,०४९	१,२४४,३४९,४४४	-	१,३६७,८६६,९४९	४९९,४४४,०१८	१६,७४२,२४४,४९४	८४,३८९,३९९	१६,६३१,५४३,८८६
समाधोजन/पुनःस्थापना	-	-	-	-	-	-	-	(२४,६६६,४३०)	-	(२४,६६६,४३०)	३६,७४४	(२४,६२९,६८६)
साउन १, २०७८ समाप्तोन्ती/पुनःस्थापना मौज्जात	९,६५६,१७६,४२९	-	३,२४०,१८५,१८६	७३,१६२,९१०	३३८,९६०,०४९	१,२४४,३४९,४४४	-	१,३४२,१९९,६२९	४९९,४४४,०१८	१६,७४२,२४४,४९४	८४,४२६,१४३	१६,६९३,०९४,१००
यस वर्षको विलुप्त बाग्दानी												
यस वर्षभरीको नाफा	-	-	-	-	-	-	-	२,३२८,६९९,६८९	-	२,३२८,६९९,६८९	३,०२८,७४३	२,३३१,७२८,४७४
बाह्य परपातको अन्य विलुप्त बाग्दानी												
बजार मूल्यमा मापन हुने इक्विटी उपकरणमा भएको लगानीको पुनर्मुल्यांकनबाट भएको नासा/(नोस्मान)	-	-	-	-	-	(४४,९७८,८२९)	-	-	-	(४४,९७८,८२९)	-	(४४,९७८,८२९)
पुनर्मुल्यांकनमा भएको नासा/(नोस्मान)	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाभ योजनाबाट विभाषिक नासा/(नोस्मान)	-	-	-	-	-	-	-	-	(२८,६८९,४९८)	(२८,६८९,४९८)	(९४,७०९)	(२८,९०३,९९६)
नगद प्रवाहको हेरिङबाट भएको नासा/(नोस्मान)	-	-	-	-	-	-	-	-	-	-	-	-
सट्टी नासा/(नोस्मान) (Foreign Operation वित्तीय सम्पत्तिको विविध परिवर्तनको कारणले)	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विलुप्त बाग्दानी	-	-	-	-	-	(४४,९७८,८२९)	-	२,३२८,६९९,६८९	(२८,६८९,४९८)	२,२७४,४४३,७०३	३,०२८,७४३	२,२७७,४७६,७९४
जगेडाकोषमा सारिएको रकम	-	-	४६४,९९६,२४५	४९,४८६,३३४	१३०,५९४,४६९	-	-	(६७८,२०९,०६८)	३३,९८२,९९९	-	-	-
जगेडाकोषबाट निकालिएको रकम	-	-	१,७००,४४३	-	-	(८,४०२,७४४)	-	६,८०२,२९२	-	-	-	-
इक्विटीमा देबाहको शेयरखरीसँगको कारोबार												
शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभोश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनश शेयर निष्काशन	९६४,८१७,६४३	-	-	-	-	-	-	(९६४,८१७,६४३)	-	-	-	-
नगद लाभोश वितरण	-	-	-	-	-	-	-	(४९९,४२७,०४७)	-	(४९९,४२७,०४७)	(१२,६००,०००)	(४९९,९२४,०९४)
अन्य	-	-	-	-	-	-	-	(३,३२८,७४६)	-	(३,३२८,७४६)	-	(३,३२८,७४६)
जम्मा योगदान	९६४,८१७,६४३	-	-	-	-	-	-	(९६८,२४६,४४६)	(९९९,६५४,०९४)	(१९,६००,०००)	(४९९,९२४,०९४)	(४९९,९२४,०९४)
३२ आषाढ २०७९ को अन्तिम मौज्जात	१०,६२१,९९४,०७२	-	३,७०१,०९९,६८६	१२२,६५७,४४५	४६९,४४६,६९८	१,९९०,६९९,८९८	-	१,६३९,७४३,०९६	६०३,८४०,४२०	१८,३६६,३८३,९०३	९६,८४९,१८७	१८,४६३,३३३,०९०

आजको मितिमा संलग्न प्रतिवेदन अनुसार

द.....
सि.ए. चन्द्र राज शर्मा
प्रमुख वित्त अधिकृत

द.....
राधेश पन्त
संचालक

द.....
गोविन्द प्रसाद शर्मा
संचालक

द.....
श्रवण लाल मास्के
प्रमुख कार्यकारी अधिकृत

द.....
विजय कुमार श्रेष्ठ
संचालक

द.....
अमृता उप्रेती
संचालक

द.....
प्रकाश श्रेष्ठ
अध्यक्ष

द.....
मदन लाल जोशी
संचालक

द.....
मोहना लोहनी
संचालक

द.....
सि.ए. अमन उप्रेती
साम्भेदार

एस. ए. आर. एसोसिएट्स
चार्टर्ड एकाउन्टेण्ट्स

मिति : ३० आश्विन २०७९
स्थान : काठमाडौं



विवरण	बैंक											वैश्व नियमित सार्व	वर्मा द्विचरटी
	रोवर पुंजी	रोवर प्रियम	साधारण बगेडाकोष	सटडी घटबढ कोष	नियमनकारी कोष	फेवर सेलु कोष	पुनःप्रुन्याङ्कन कोष	सचिवत पुनाफा	वन कोष	बन्मा	वैश्व नियमित सार्व		
आषाढ २०७७ को अन्तिम मौज्जात	८,५४६,८८७,४१५	-	२,८९२,१७३,९६४	७,०११,३२२	३५,२०४,३३५	५१२,७८६,८७९	-	१,७७६,९५५,६३६	१,३२,३०९,१२२	१५,२८४,९८७,५७३	-	-	१५,२८४,९८७,५७३
समावोजन/पुनःस्थापना	-	-	-	-	-	-	-	-	-	-	-	-	-
साउन १, २०७७ समावोजीत/पुनःस्थापना मौज्जात	८,५४६,८८७,४१५	-	२,८९२,१७३,९६४	७,०११,३२२	३५,२०४,३३५	५१२,७८६,८७९	-	१,७७६,९५५,६३६	१,३२,३०९,१२२	१५,२८४,९८७,५७३	-	-	१५,२८४,९८७,५७३
यस वर्षको विलुप्त बाय्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षभरीको नाफा	-	-	-	-	-	-	-	-	-	१,७२६,४०९,४७१	-	-	१,७२६,४०९,४७१
बायकर परचातको बन्व विलुप्त बाय्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
बजार मुल्यामा मापन हुने इन्विटी उपकरणमा भएको लगानीको पुनःमूल्याङ्कनबाट भएको नाफा/(नोस्मान)	-	-	-	-	-	८०६,५०३,४६१	-	-	-	-	-	-	८०६,५०३,४६१
पुनःमूल्याङ्कनमा भएको नाफा/(नोस्मान)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाभ योजनाबाट विभाङ्कित नाफा/(नोस्मान)	-	-	-	-	-	-	-	-	-	(३१,९०९,७४५)	-	-	(३१,९०९,७४५)
नगर प्रवाहको हेविङबाट भएको नाफा/(नोस्मान)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
सटडी नाफा/(नोस्मान) (Foreign Operation वितीय सभ्यतिको विनिमय परिवर्तनको कारणले)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विलुप्त बाय्दानी	-	-	-	-	-	८०६,५०३,४६१	-	१,७२६,४०९,४७१	(३१,९०९,७४५)	२,५०९,००३,१८७	-	-	२,५०९,००३,१८७
जगेडाकोषमा सारिएको रकम	-	-	३५५,२८१,८९४	२,०७०,८८८	५४,५८५,३३०	-	(५०२,१९९,९४०)	१०९,२६१,८८८	-	-	-	-	-
जगेडाकोषबाट निकालिएको रकम	-	-	-	-	(५८,६६८,५३६)	(६४,९४०,८६६)	-	१२३,६०९,४३२	-	-	-	-	-
इन्विटीमा देवाइएको रोवरखनीसंगको करोबार	-	-	-	-	-	-	-	-	-	-	-	-	-
रोवर निकाशन	-	-	-	-	-	-	-	-	-	-	-	-	-
रोवरमा आधरित पुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
रोवरखनीलाई सामांश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनश रोवर निकाशन	१,१११,२८९,०९४	-	-	-	-	-	-	(७११,२८९,०९४)	(४००,०००,०००)	-	-	-	-
नगर सामांश वितरण	-	-	-	-	-	-	-	(२५६,४०६,६२२)	-	(२५६,४०६,६२२)	-	-	(२५६,४०६,६२२)
अन्य	-	-	-	-	-	-	-	(१०,३०९,६९८)	(१०,३०९,६९८)	-	-	-	(१०,३०९,६९८)
बन्मा योगदान	१,१११,२८९,०९४	-	-	-	-	-	-	(९६७,६९५,६३६)	(४००,३०९,६९८)	(२६६,७०८,३२०)	-	-	(२६६,७०८,३२०)
३१ आषाढ २०७८ को अन्तिम मौज्जात	९,६५८,१७६,४२९	-	३,२३७,४५५,८५८	७,३२६,२९०	३३८,५६०,०४९	९,२५२,३४९,४४४	-	१,३४७,८८६,९९३	५९९,३४९,४८७	१६,५१९,२८२,४४०	-	-	१६,५१९,२८२,४४०
समावोजन/पुनःस्थापना	-	-	-	-	-	-	-	(२५,७४०,०१७)	-	(२५,७४०,०१७)	-	-	(२५,७४०,०१७)
साउन १, २०७८ समावोजीत/पुनःस्थापना मौज्जात	९,६५८,१७६,४२९	-	३,२३७,४५५,८५८	७,३२६,२९०	३३८,५६०,०४९	९,२५२,३४९,४४४	-	१,३२२,०८६,९६६	५९९,३४९,४८७	१६,४९३,५४२,४२३	-	-	१६,४९३,५४२,४२३
यस वर्षको विलुप्त बाय्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षभरीको नाफा	-	-	-	-	-	-	-	-	-	२,३२२,५४२,४७४	-	-	२,३२२,५४२,४७४
बायकर परचातको बन्व विलुप्त बाय्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
बजार मुल्यामा मापन हुने इन्विटी उपकरणमा भएको लगानीको पुनःमूल्याङ्कनबाट भएको नाफा/(नोस्मान)	-	-	-	-	-	(५५,१७८,८२१)	-	-	-	(५५,१७८,८२१)	-	-	(५५,१७८,८२१)
पुनःमूल्याङ्कनमा भएको नाफा/(नोस्मान)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाभ योजनाबाट विभाङ्कित नाफा/(नोस्मान)	-	-	-	-	-	-	-	-	-	(२८,८५६,०९६)	-	-	(२८,८५६,०९६)
नगर प्रवाहको हेविङबाट भएको नाफा/(नोस्मान)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
सटडी नाफा/(नोस्मान) (Foreign Operation वितीय सभ्यतिको विनिमय परिवर्तनको कारणले)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विलुप्त बाय्दानी	-	-	-	-	-	(५५,१७८,८२१)	-	२,३२२,५४२,४७४	(२८,८५६,०९६)	२,३२२,५४२,४७४	-	-	२,३२२,५४२,४७४
जगेडाकोषमा सारिएको रकम	-	-	४६४,५०८,४९४	४९,५८६,३३४	१३०,४९५,४६९	-	(६७४,३२७,४६३)	३३१,९२२,९४४	-	-	-	-	-
जगेडाकोषबाट निकालिएको रकम	-	-	१,७००,५४३	-	-	(८,५०२,७५५)	-	६,८०२,९१२	-	-	-	-	-
इन्विटीमा देवाइएको रोवरखनीसंगको करोबार	-	-	-	-	-	-	-	-	-	-	-	-	-
रोवर निकाशन	-	-	-	-	-	-	-	-	-	-	-	-	-
रोवरमा आधरित पुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
रोवरखनीलाई सामांश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-	-
बोनश रोवर निकाशन	९६५,८१७,६४३	-	-	-	-	-	-	(९६५,८१७,६४३)	-	-	-	-	-
नगर सामांश वितरण	-	-	-	-	-	-	-	(३८६,३२७,०५७)	-	(३८६,३२७,०५७)	-	-	(३८६,३२७,०५७)
अन्य	-	-	-	-	-	-	-	(३,३२८,७४६)	(३,३२८,७४६)	-	-	-	(३,३२८,७४६)
बन्मा योगदान	९६५,८१७,६४३	-	-	-	-	-	-	(९,६५८,१७६,४२९)	-	(९,६५८,१७६,४२९)	-	-	(९,६५८,१७६,४२९)
३१ आषाढ २०७९ को अन्तिम मौज्जात	१०,६२३,९९४,०७२	-	३,७०३,९६४,९०६	१२२,६४८,५४४	४६९,३७५,९१८	१,१९०,९६७,८५८	-	१,६२८,४१७,६४२	६०३,६२४,९१५	१८,३४२,३९४,९६६	-	-	१८,३४२,३९४,९६६

द.....
 सि.ए. चन्द्र राज शर्मा
 प्रमुख वित्त अधिकृत

द.....
 राधेश पन्त
 संचालक

द.....
 गोविन्द प्रसाद शर्मा
 संचालक

द.....
 श्रवण लाल मास्के
 प्रमुख कार्यकारी अधिकृत

द.....
 विजय कुमार श्रेष्ठ
 संचालक

द.....
 अमृता उप्रेती
 संचालक

द.....
 प्रकाश श्रेष्ठ
 अध्यक्ष

द.....
 मदन लाल जोशी
 संचालक

द.....
 मोहना लोहनी
 संचालक

आजको मितिमा संलग्न प्रतिवेदन अनुसार

द.....
 सि.ए. अमन उप्रेती
 साभेदार
 एस. ए. आर. एसोसिएट्स
 चार्टर्ड एकाउन्टेण्ट्स

मिति : ३० आश्विन २०७९
 स्थान : काठमाडौं

बैंक अफ काठमाण्डू लिमिटेड
एकीकृत नगद प्रवाह विवरण
साउन १, २०७८ देखि ३२ आषाढ २०७९ सम्म

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
कारोबार संचालनबाट नगद प्रवाह				
व्याज आम्दानीबाट प्राप्ति	१०,२९०,१५८,०८८	८,९७७,९८०,९०२	१०,२८३,०२९,५७०	८,९६७,००६,४८५
शुल्क तथा अन्य आम्दानीबाट प्राप्ति	६७७,७४६,६९३	६६९,१५८,६६१	६४४,७९९,८०३	६३६,८०५,८९४
लाभांश प्राप्ति	१,६००,१३७	२५६,३११	-	-
अन्य संचालन कारोवारहरुबाट प्राप्ति	२८६,६४८,९०१	३६०,७३३,४७८	२७४,४६९,६७६	३२९,६२५,७०१
व्याज खर्चको भुक्तानी	७,३१८,२२२,९३१	५,९९२,५६०,६९१	७,३२२,३११,७९१	५,९९२,६९९,०७२
कमिशन तथा शुल्क खर्चको भुक्तानी	११२,०२२,२५२	७९,२९९,१०८	१०४,९४२,६९८	७६,४२९,३४९
कर्मचारीहरुलाई नगद भुक्तानी	१,३५०,८९३,७९१	१,०६८,५६९,२७३	१,३४०,२६७,४७३	१,०६०,८३६,३४२
अन्य खर्चको भुक्तानी	६७४,००८,०६९	५७४,६५८,२९४	६७०,९५०,६५५	५६७,३५७,९९९
संचालन सम्पत्ति र दायित्वको परिवर्तन अधिको संचालन नगद प्रवाह	१,८००,००३,८५६	२,३७३,०५७,१८६	१,७६६,४१०,५१२	२,३१६,९२३,३२६
संचालन सम्पत्ति चालु सम्पत्तिमा कमी/(वृद्धि)	(६,३१८,९९७,८८९)	(१६,०३८,६४३,०७९)	(६,३७८,९८९,८९०)	(१५,८९०,६४७,७८०)
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनुपर्ने	१,४०५,२९५,८४६	२,३८८,९१७,११२	१,४०५,२९५,८४६	२,३८८,९१७,११२
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात (Placement)	५९७,४३९,१०९	(४७५,४६७,३०९)	६४५,२९३,९०९	(३६२,४६७,३०९)
अन्य व्यापारिक सम्पत्तिहरु	(६८,५६५,४९५)	(६३,३४७,४६८)	(६९,९४५,४९८)	(३९,९४५,४९२)
बैंक तथा वित्तीय संस्थाबाट दिएको कर्जा तथा सापटी	७५६,७००,१०६	३४२,७२७,३८७	७५६,७००,१०६	३४२,७२७,३८७
ग्राहकलाई दिएको कर्जा तथा सापटी	(८,९८२,९०७,५५०)	(९,८०४,२७९,७७४)	(८,९८२,९०७,५५०)	(९,८०४,२७९,७७४)
अन्य सम्पत्ति	(२५,९३६,९०५)	(९,२९९,३९३,०२७)	(९,४४९,९०२,२४३)	(९,२९९,४९९,५८४)
संचालन सम्पत्ति चालु दायित्वमा (कमी)/वृद्धि	७,९४१,५३७,८२४	९,८०३,२३०,२८३	७,२२३,४४९,८८१	९,८०४,५८२,३४३
बैंक तथा वित्तीय संस्थाबाट तिर्ने बाँकी	६०७,५३९,७६९	(२७७,९७०,१८५)	६०७,५३९,७६९	(२७७,९७०,१८५)
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी	(१,७७०,४९३,४०२)	५,८२७,६७८,९५८	(१,७७०,४९३,४०२)	५,८२७,६७८,९५८
ग्राहक निक्षेप	५,८४३,६४०,९२७	११,२९९,४६०,४०२	६,०३०,०९१,०९४	११,३१०,९३०,५२७
सापटी	२,०००,५००,०००	१,९८९,५००,०००	२,०००,५००,०००	१,९८९,५००,०००
अन्य दायित्व	४६०,२६९,३३०	(२३,२३८,८९२)	३५५,८२०,५००	(९,५५६,९५७)
आयकर भुक्तानी अधिको कारोबार संचालनबाट सुद नगद प्रवाह	२,६२३,४२३,७९१	४,३५७,६४४,३९०	२,६१९,६९०,४०३	४,४७३,०५७,९५९
आयकर भुक्तानी	८७३,८७४,९४३	९०९,०२०,६३५	८६७,४७४,३२२	८८७,०६८,०३८
कारोबार संचालनबाट सुद नगद प्रवाह	१,७४९,५४८,८४८	३,४५६,६२३,७५५	१,७४४,९९४,७८९	३,५८५,९८९,९२१
लगानी कारोबारमा नगद प्रवाह				
लगानी खर्च	(३,१८६,०००)	(४,८८५,८२९,४५९)	(३,१८६,०००)	(४,८८५,८२९,४५९)
लगानी विक्रीबाट प्राप्ति	१,२६९,९४६,४२४	३२५,३६३,४५५	१,२६९,९४६,४२४	१६०,८९६,३५४
सम्पत्ति तथा उपकरणको खर्च	(२०४,८७२,८०४)	(१२५,०५६,३६५)	(२०४,३३९,६५०)	(१९७,६९७,५४८)
सम्पत्ति तथा उपकरणको विक्रीबाट प्राप्ति	१९,७९९,९७२	१७,६८४,५९५	१९,७९९,९७२	१४,३९९,५९५
अमूल सम्पत्तिको खर्च	(७,९४९,९६९)	(२८,६४३,४९०)	(६,९७०,६५५)	(२८,६३८,७२०)
अमूल सम्पत्तिको विक्रीबाट प्राप्ति	-	-	-	-
लगानी जायज्याको खर्च	(१७,७३९,७२२)	-	(१७,७३९,७२२)	-
लगानी जायज्याको विक्रीबाट प्राप्ति	-	-	-	-
व्याज प्राप्ति	७५९,०६२,९३६	५८४,९२८,९४६	७५९,०६२,९३६	५८४,९२८,९४६
लाभांश आम्दानी प्राप्ति	५५,००६,५८२	२२,७३४,४४६	५५,००६,५८२	२२,७३४,४४६
लगानी कारोबारमा सुद नगद प्रवाह	१,८६९,७८६,६९९	(४,०८८,८२०,६७२)	१,८६६,२९९,०८७	(४,२४९,२०७,२६६)
वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह				
ऋणपत्र निष्काशनबाट प्राप्ति	-	१,६००,०००,०००	-	१,६००,०००,०००
ऋणपत्रको भुक्तानी	(६००,०००,०००)	-	(६००,०००,०००)	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्वको निष्काशनबाट प्राप्ति	-	-	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्वको भुक्तानी	-	-	-	-
शेयर निष्काशनबाट प्राप्ति	-	-	-	-
लाभांशको भुक्तानी	(४२४,९२७,०५७)	(२६५,८५६,६२२)	(३८६,३२७,०५७)	(२५६,४०६,६२२)
व्याज खर्चको भुक्तानी	(२७,९९६,२८९)	(५७,४९९,७९९)	(२७,९९६,२८९)	(५७,४९९,७९९)
अन्य प्राप्ति/(भुक्तानी)	(३,३२८,७४६)	(१०,३०९,६९८)	(३,३२८,७४६)	(१०,३०९,६९८)
वित्तीय श्रोत कारोबारबाट सुद नगद प्रवाह	(१,२९८,६५२,०८४)	१,२६६,४२९,८८९	(१,२६०,८५२,०८४)	१,२७५,८७९,८८९
नगद प्रवाहमा भएको सुद (घट)/बढ	२,३९९,६६३,९६३	६३४,२३२,९६४	२,३४७,६३३,७८४	६१२,६६२,५३६
नगद तथा नगद समानमा रहेको शुरूवाती मौज्जात	३,०७२,१८९,७४८	२,४२९,६६५,२३३	२,९९४,९९३,३८५	२,३७३,९६७,२९८
नगद तथा नगद समानको विनिमय दरमा भएको परिवर्तनको असर	५२,५५७,६९९	८,२८३,५५९	५२,५५७,६९९	८,२८३,५५९
नगद तथा नगद समानमा रहेको अन्तिम मौज्जात	५,४३७,४२२,७४२	३,०७२,९८१,७४८	५,३९८,१०४,७८०	२,९९४,९९३,३८५

द..... सि.ए. चन्द्र राज शर्मा प्रमुख वित्त अधिकृत	द..... श्रवण लाल मास्के प्रमुख कार्यकारी अधिकृत	द..... प्रकाश श्रेष्ठ अध्यक्ष	आजको मितिमा संलग्न प्रतिवेदन अनुसार
द..... राधेश पन्त संचालक	द..... विजय कुमार श्रेष्ठ संचालक	द..... मदन लाल जोशी संचालक	द सि.ए. अमन उप्रेती साभेदार
द..... गोविन्द प्रसाद शर्मा संचालक	द..... अमृता उप्रेती संचालक	द..... मोहना लोहनी संचालक	एम. ए. आर. एसोसिएट्स चाटर्ड एकाउन्टेण्ट्स
			मिति : ३० आश्विन २०७९ स्थान : काठमाडौं

Bank of Kathmandu Limited
Notes to the Consolidated Financial Statements
For the year ended 32nd Asadh 2079

1. General Information

Bank of Kathmandu Limited (referred to as ‘BOK or ‘the Bank’ hereinafter) is a limited liability company domiciled in Nepal. The bank has been formed after merger of erstwhile Bank of Kathmandu Ltd. and Lumbini Bank Ltd. after approval from Nepal Rastra Bank vide letter dated July 08, 2016 (Ashad 24, 2073) and by Company Registrar Office vide letter dated July 11, 2016 (Ashad 27, 2073). Joint operation of the merged entity had been commenced from July 14, 2016. Registered office of the bank is at Kamalpokhari, Kathmandu, Nepal. The Bank is listed with Nepal Stock Exchange Ltd. and provides full commercial banking services (Class A) as licensed by Nepal Rastra Bank (NRB).

Bank has recognized B.O.K. Capital Market Ltd. as subsidiary. The principal activities of the Subsidiary is to provide merchant/investment banking services that include management of public offerings, portfolio management, underwriting of securities, and fund management of mutual fund schemes, depository participant's service under Central Depository Service (CDS) and administration and record keeping of securities of its clients. Jointly Bank of Kathmandu Limited and B.O.K Capital Market Limited is called “Group”.

2. Basis of Preparation

2.1 Statement of Compliance

The financial statements have been prepared in accordance with Nepal Financial Reporting Standards (NFRS) as published by the Accounting Standards Board (ASB) – Nepal.

2.2 Approval of financial statements

Accompanied financial statements have been adopted by the Board of Directors on its meeting held on 2079-06-30 BS (16th October 2022) and have been recommended for approval by shareholders in the Annual General Meeting.

2.3 Accounting Basis

The Bank, while complying with the reporting standards, makes critical accounting judgment as having potentially material impact on the financial statements. The significant accounting policies that relate to the financial statements as a whole along with the judgments made are described herein.

Where an accounting policy is generally applicable to a specific item, the policy is described within that relevant note. NFRS requires the Bank to exercise judgment in making accounting estimates. Description of such estimates has been given in the relevant sections wherever they have been applied.

2.4 Reporting Pronouncements

The Bank has, for the preparation of financial statements, adopted the NFRS pronounced by ASB as effective on September 13, 2013 (Updated 2018).

NFRS conform, in all material respect, to International Financial Reporting Standards (IFRS) as issued by the International Accounting Standards Board (IASB)

2.5 Accounting Conventions

The financial statements have been prepared on a historical cost basis, as modified by the revaluation of financial assets and liabilities (including derivatives) at fair value.

The financial statements have been prepared on a going concern basis where the accounting policies and judgments as required by the standards are consistently used and in case of deviations disclosed specifically.

2.6 First time adoption of new standards

The bank has applied new reporting standards for the first time which is applicable from FY 2078-79(FY 2021-22) onwards. Following are the new standards applicable from FY 2078-79 (FY 2021-22).

1. NFRS 9 – Financial Instruments (along with carve out issued by ICAN).
2. NFRS 15 – Revenue from contracts with customer
3. NFRS 16 – Lease

2.7 Carve out used while preparing financial statement

A number of new standards and amendments to the existing standards and interpretations have been issued by ASB after the pronouncements of NFRS with varying effective dates. Those become applicable when ASB Nepal incorporates them within NFRS.

Further the Institute of Chartered Accountants of Nepal (ICAN) has provided carve out on various standards with different time frame; some of which are compulsory and others optional for banks and financial institutions. The list of carve-out and its compliance status while preparation of financial statements of the bank are as given below;

NFRS 9 – Financial Instruments relating to Impairment

Carve out from the requirement to determine impairment loss on financial assets – loans and advances by adopting the ‘Expected credit Loss Model’ as specified in para 5.5 of NFRS 9 unless the reporting entity is a bank or a financial institution registered as per Bank and Financial Institutions Act 2073. Such entities shall measure impairment loss on loans and advances at the higher of:

- Amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provisioning; and
- Amount determined as per para 5.5 of NFRS 9.

The Group has adopted this mandatory treatment. As a result of this treatment, the Group has recognized impairment loss on loans and advances at the higher of the amount derived as per prudential norms specified in NRB directive no. 2/78 and the amount derived as specified in para 5.5 of NFRS 9.

The Group has recognized impairment loss on other financial assets measured at amortized cost in accordance with para 5 of NFRS 9.

This provision is compulsory up to FY 2080-81 (FY 2023-24). The bank has utilized this carve out.

NFRS 9: Financial Instruments relating to effective interest rate (EIR).

Carve out from the requirement to incorporate all the fees and points paid or received under contractual terms of a financial instrument in the calculation of effective interest rate for the financial instrument as specified in para 5.4 of NFRS 9 unless it is immaterial or impracticable to determine reliably. Effective Interest rate is the rate that exactly discounts estimated future cash payments or receipts through the expected life of the financial asset or financial liability to the gross carrying amount of a financial asset or to the amortized cost of a financial liability.

This provision is optional up to FY 2080-81 (FY 2023-24). The bank has utilized this carve out.

2.8 Presentation

The financial statements have been presented in the nearest Nepalese Rupees (NPR). The format of Financial Statement for NFRS has been followed as per the NFRS format prescribed by Nepal Rastra Bank for A class commercial banks.

The statement of profit or loss has been prepared using classification ‘by nature’ method.

Presentation currency

Financial statements are denominated in Nepalese Rupees, which is the functional and presentation currency of the Bank.

2.9 Current and Non-Current distinction

Assets

Apart from the property plant and equipment and deferred taxes assets all the assets are taken as current assets unless specific additional disclosure is made in the notes for current and non-current distinction.

Liabilities

Apart from the defined benefit plan obligations all the liabilities are taken as current liabilities unless specific additional disclosure is made in the notes for current and non-current distinction.

2.10 Accounting Policies and accounting estimates

The Bank, under NFRS, is required to apply accounting policies to most appropriately suit its circumstances and operating environment. Further, the Bank is required to make judgment in respect of items where the choice of specific policy, accounting estimate or assumption to be followed could materially affect the financial statements. This may later be determined that a different choice could have been more appropriate.

Accounting policies have been included in notes for each item of the financial statements. The effect and nature of the changes, if any, have been disclosed.

NFRS requires the Bank to make estimates and assumptions that will affect the assets, liabilities, disclosure of contingent assets and liabilities, and profit or loss as reported in the financial statements.

The Bank applies estimates in preparing and presenting the financial statements. The estimates and underlying assumptions are reviewed periodically. Revision to accounting estimates are recognized in the period in which the estimates is revised, and are applied prospectively.

Disclosures of the accounting estimates have been included in the notes wherever the estimates have been applied along with the nature and effect of changes of accounting estimates, if any.

2.11 Financial Periods

The Bank follows the Nepalese financial year based on the Nepalese calendar.

2.12 Discounting

Discounting has been applied where assets and liabilities are non-current and the impact of the discounting is material.

2.13 Limitation of NFRS implementation

If the information is not available and the cost to develop would exceed the benefit derived, such exception to NFRS implementation has been disclosed in respective section.

3. SIGNIFICANT ACCOUNTING POLICIES

The accounting policies set out below have been applied consistently to all periods presented in these Financial Statements, unless otherwise indicated.

3.1 Basis of Measurement

The Financial Statements of the Bank have been prepared on the historical cost basis, except for the following material items in the Statement of Financial Position:

- Financial investments- Fair value through other comprehensive income (quoted) are measured at fair value.
- Liabilities for defined benefit obligations and long term benefit obligation are recognized at the present value of the defined benefit obligation less the fair value of the plan assets.
- Financial assets and financial liabilities held at amortized cost are measured using a rate that is a close approximation of effective interest rate.

3.2 Basis of consolidation

a. Business Combinations and Goodwill

Business combinations are accounted for using the acquisition method as per the requirements of Nepal Financial Reporting Standard - NFRS 03 (Business Combinations). The Bank measures goodwill as the fair value of the consideration transferred including the recognized amount of any non-controlling interest in the acquiree, less the net recognized amount (generally fair value) of the identifiable assets acquired and liabilities assumed, all measured as of the acquisition date. When the excess is negative, a bargain purchase gain is immediately recognized in the profit or loss.

The Bank elects on a transaction-by transaction basis whether to measure non-controlling interest at its fair value, or at its proportionate share of the recognized amount of the identifiable net assets, at the acquisition date. The consideration transferred does not include amounts related to the settlement of pre-existing relationships. Such amounts are generally recognized in profit or loss. Transactions costs, other than those associated with the issue of debt or equity securities, that the Bank incurs in connection with a business combination are expensed as incurred.

b. Non-Controlling Interest (NCI)

The group presents non-controlling interests in its consolidated statement of financial position within equity, separately from the equity of the owners of the parent. The group attributes the profit or loss and each component of other comprehensive income to the owners of the parent and to the non-controlling interests. The proportion allocated to the Bank of Kathmandu Limited and non-controlling interests are determined on the basis of present ownership interests.

The group also attributes total comprehensive income to the owners of the Bank and to the non-controlling interests even if this results in the non-controlling interests having a deficit balance.

c. Subsidiaries

Subsidiaries are entities that are controlled by the Bank. The Bank is presumed to control an investee when it is exposed or has rights to variable returns from its involvement with the investee and has the ability to affect those returns through its power over the investee. At each reporting date the Bank reassesses whether it controls an investee if facts and circumstances indicate that there are changes to one or more elements of control mentioned above.

The Financial Statements of Subsidiaries are fully consolidated from the date on which control is transferred to the Bank and continue to be consolidated until the date when such control ceases. The Financial Statements of the Bank's Subsidiaries are prepared for the same reporting year as per the Bank and adjusted using consistent accounting policies.

The acquired identifiable assets, liabilities are measured at their cost at the date of acquisition. After the initial measurement, the Bank continues to recognize the investments in subsidiaries at cost.

This Subsidiary of the Bank i.e.; B.O.K. Capital Market Limited has been incorporated in Nepal.



d. Loss of Control

When the Bank loses control over a Subsidiary, it derecognizes the assets and liabilities of the former subsidiary from the consolidated statement of financial position. The Bank recognizes any investment retained in the former subsidiary at its fair value when control is lost and subsequently accounts for it and for any amounts owed by or to the former subsidiary in accordance with relevant NFRSs. That fair value shall be regarded as the fair value on initial recognition of a financial asset in accordance with relevant NFRS or, when appropriate, the cost on initial recognition of an investment in an associate or joint venture. The Bank recognizes the gain or loss associated with the loss of control attributable to the former controlling interest.

e. Special Purpose Entity (SPE)

The Bank does not have any special purpose entity.

f. Transaction elimination on consolidation

In consolidating a subsidiary, the group eliminates full intra-group assets and liabilities, equity, income, expenses and cash flows relating to transactions between the subsidiary and the bank (profits or losses resulting from intra-group transactions that are recognized in assets, such as inventory and fixed assets, are eliminated in full).

3.3 Cash and cash equivalents

Cash and Cash Equivalents include cash in hand, balances with banks and money at call and at short notice and highly liquid financial assets with original maturities of three month or less from the acquisition date. These are subject to insignificant risk of changes in their fair value and are used by the Bank in the management of short term commitments.

Details of the Cash and Cash Equivalents are given in Note 4.1 to the Financial Statements.

3.4 Financial assets and Financial Liabilities

(i) Initial Recognition

a. Date of Recognition

All financial assets and liabilities are initially recognized on the trade date, i.e. the date on which the Bank becomes a party to the contractual provisions of the instrument.

b. Recognition and Initial Measurement of Financial Instruments

The classification of financial instruments at the initial recognition depends on their purpose and characteristics and the management's intention in acquiring them. All financial instruments are measured initially at their fair value plus transaction costs that are directly attributable to acquisition or issue of such financial instruments except in the case of such financial assets and liabilities at fair value through profit or loss, as per the Nepal Accounting Standard – NFRS 9 (Financial Instruments). Transaction costs in relation to financial assets and financial liabilities at fair value through profit or loss are dealt with the Statement of Profit or Loss.

(ii) Classification and Subsequent Measurement of Financial Instruments

3.4.1 Classification and Subsequent Measurement of Financial Assets

At the inception, a financial asset is classified into one of the following:

- (a) Financial assets at fair value through profit or loss
 - i. Financial assets held for trading
 - ii. Financial assets designated at fair value through profit or loss
- (b) Financial assets measured at amortized cost
 - i. Held to Maturity Financial Assets
 - ii. Loans and Receivables
- (c) Financial assets measured at fair value through other comprehensive income (OCI)

The subsequent measurement of financial assets depends on their classification.

(a) Financial Assets at Fair Value through Profit or Loss

A financial asset is classified as fair value through profit or loss if it is held for trading or is designated at fair value through profit or loss.

(a) (i) Financial Assets Held for Trading

Financial assets are classified as held for trading if they are acquired principally for the purpose of selling or repurchasing in the near term or holds as a part of a portfolio that is managed together for short-term profit or position taking. This category also includes derivative financial instruments entered into by Bank that are not designated as hedging instruments in hedge relationships as defined by Nepal Accounting Standards - NFRS 9 : Financial Instruments.

Financial assets held for trading are recorded in the Statement of Financial Position at fair value. Changes in fair value are recognized in 'Net trading income'. Dividend income is recorded in 'Net trading income' when the right to receive the payment has been established.

Bank evaluates its held for trading asset portfolio, other than derivatives, to determine whether the intention to sell them in the near future is still appropriate. When Bank is unable to trade these financial assets due to inactive markets and management's intention to sell them in the foreseeable future significantly changes, the Bank may elect to reclassify these financial assets. Financial assets held for trading include instruments such as government securities and equity instruments that have been acquired principally for the purpose of selling or repurchasing in the near term.

(a) (ii) Financial Assets Designated at Fair Value through Profit or Loss

Bank designates financial assets at fair value through profit or loss in the following circumstances:

- Such designation eliminates or significantly reduces measurement or recognition inconsistency that would otherwise arise from measuring the assets.
- The assets are part of a group of Financial assets, financial liabilities or both, which are managed and their performance evaluated on a fair value basis, in accordance with a documented risk management or investment strategy.
- The assets contain one or more embedded derivatives that significantly modify the cash flows that would otherwise have been required under the contract.

Financial assets designated at fair value through profit or loss are recorded in the Statement of Financial Position at fair value. Changes in fair value are recorded in 'Net gain or loss on financial instruments designated at fair value through profit or losses' in the Statement of Profit or Loss. Interest earned is accrued under 'Interest income', using the effective interest rate method, while dividend income is recorded under 'Other operating income' when the right to receive the payment has been established.

The Bank has not designated any financial assets upon initial recognition as designated at fair value through profit or loss.

(b) Financial assets measured at amortized cost

(b) (i) Held to Maturity Financial Assets

Held to Maturity Financial Assets are non-derivative financial assets with fixed or determinable payments and fixed maturities which the Bank has the intention and ability to hold to maturity. After the initial measurement, held to maturity financial investments are subsequently measured at amortized cost using the effective interest rate, less impairment. The amortization is included in 'Interest income' in the Statement of Profit or Loss. The losses arising from impairment of such investments are recognized in the Statement of Profit or Loss.

(b) (ii) Loans and Receivables to Customers

Loans and receivables include non-derivative financial assets with fixed or determinable payments that are not quoted in an active market, other than:

- Those that the Bank intends to sell immediately or in the near term and those that the Bank, upon initial recognition, designates as fair value through profit or loss.
- Those that the Bank, upon initial recognition, designates as fair value through OCI.
- Those for which the Bank may not recover substantially all of its initial investment through contractual cash flows, other than because of credit deterioration.

After initial measurement, loans and receivables are subsequently measured at amortized cost using a rate that closely approximates effective interest rate, less allowance for impairment. Within this category, loans and advances to the customers have been recognized at amortized cost using the method that very closely approximates effective interest rate method. The amortization is included in 'Interest Income' in the Statement of Profit or Loss. The losses arising from impairment are recognized in 'Impairment charge / reversal for loans and other losses' in the Statement of Profit or Loss.

(c) Financial assets measured at fair value through other comprehensive income(OCI)

This include equity and debt securities. Equity Investments classified as 'fair value through OCI' are those which are neither classified as 'Held for Trading' nor 'Designated at fair value through profit or loss'. Debt securities in this category are intended to be held for an indefinite period of time and may be sold in response to needs for liquidity or in response to changes in the market conditions.

After initial measurement, fair value through OCI financial investments are subsequently measured at fair value. Unrealized gains and losses are recognized directly in equity through 'Other comprehensive income / expense' in the 'Fair value reserve'. Dividend earned whilst holding these investments are recognized in the Statement of Profit or Loss as 'other operating income' when the right to receive the payment has been established.

Financial assets under this category that are monetary securities denominated in a foreign currency – translation differences related to changes in the cost of the security are recognized in income statement and other changes in the carrying amount are recognized in other comprehensive income.

In the normal course of business, the fair value of a financial instrument on initial recognition is the transaction price (that is, the fair value of the consideration given or received). In certain circumstances, however, the fair value will be based on other observable current market transactions in the same instrument, without modification or repackaging, or on a valuation technique whose variables include only data from observable markets, such as interest rate yield, option volatilities and currency rates. When such evidence exists, the Bank recognizes a trading gain or loss on inception of the financial instrument, being the difference between the transaction price and fair value.

When unobservable market data have a significant impact on the valuation of financial instruments, the entire initial difference in fair value from the transaction price as indicated by the valuation model is not recognized immediately in the income statement. Instead, it is recognized over the life of the transaction on an appropriate basis, when the inputs become observable, the transaction matures or is closed out, or when the Bank enters into an offsetting transaction.

3.4.2 Classification and Subsequent Measurement of Financial Liabilities

At the inception, Bank determines the classification of its financial liabilities. Accordingly financial liabilities are classified as:

- (a) Financial liabilities at fair value through profit or loss
 - i. Financial liabilities held for trading
 - ii. Financial liabilities designated at fair value through profit or loss
- (b) Financial liabilities at amortized cost

(a) Financial Liabilities at Fair Value through Profit or Loss

Financial Liabilities at fair value through profit or loss include financial liabilities held for trading and financial liabilities designated upon initial recognition as fair value through profit or loss. Subsequent to initial recognition, financial liabilities at fair value through profit or loss are measured at fair value and changes therein are recognized in profit or loss.

(a) (i) Financial Liabilities Held for Trading

Financial liabilities are classified as held for trading if they are acquired principally for the purpose of selling or repurchasing in the near term or holds as a part of a portfolio that is managed together for short-term profit or position taking. This category includes derivative financial instrument entered into by Bank that are not designated as hedging instruments in hedge relationships as defined by Nepal Accounting Standard – NFRS 9 (Financial Instruments).

(a) (ii) Financial Liabilities Designated at Fair Value through Profit or Loss

Bank designates financial liabilities at fair value through profit or loss at following circumstances:

- Such designation eliminates or significantly reduces measurement or recognition inconsistency that would otherwise arise from measuring the liabilities.
- The liabilities are part of a group of Financial assets, financial liabilities or both, which are managed and their performance evaluated on a fair value basis, in accordance with a documented risk management or investment strategy
- The liability contains one or more embedded derivatives that significantly modify the cash flows that would otherwise have been required under the contract.

(b) Financial Liabilities At Amortized Cost

Financial instruments issued by Bank that are not classified as fair value through profit or loss are classified as financial liabilities at amortized cost, where the substance of the contractual arrangement results in Bank having an obligation either to deliver cash or another financial asset to another Bank, or to exchange financial assets or financial liabilities with another Bank under conditions that are potentially unfavorable to the Bank or settling the obligation by delivering variable number of Bank's own equity instruments.

After initial recognition, such financial liabilities are subsequently measured at amortized cost using the effective interest rate method. Within this category, deposits and debt instruments with fixed maturity period have been recognized at amortized cost using the method that very closely approximates effective interest rate method. The amortization is included in 'Interest Expenses' in the Statement of Profit or Loss. Gains and losses are recognized in the Statement of Profit or Loss when the liabilities are derecognized.

3.4.3 De-recognition of Financial Assets and Liabilities

(a) De-recognition of Financial Assets

Bank derecognizes a financial asset (or where applicable a part of financial asset or part of a group of similar financial assets) when:

- The rights to receive cash flows from the asset have expired; or
- Bank has transferred its rights to receive cash flows from the asset or
- Bank has assumed an obligation to pay the received cash flows in full without material delay to a third party under a 'pass-through' arrangement and either Bank has transferred substantially all the risks and rewards of the asset or it has neither transferred nor retained substantially all the risks and rewards of the asset, but has transferred control of the asset.



On de-recognition of a financial asset other than the assets classified as fair value through OCI, the difference between the carrying amount of the asset (or the carrying amount allocated to the portion of the asset derecognized) and the sum of the consideration received (including any new asset obtained less any new liability assumed) shall be recognized into profit or loss account.

When securities classified as fair value through OCI are sold, the cumulative fair value of the assets which had been recognized in Other comprehensive income till immediate previous year has recognized in equity and the difference between carrying amount (Cumulative Fair Value of Assets till immediate previous year ending) of the assets and the sum of the consideration received has recognized in income statement at the time of disposal.

When Bank has transferred its rights to receive cash flows from an asset or has entered into a pass-through arrangement and has neither transferred nor retained substantially all of the risks and rewards of the asset nor transferred control of the asset, the asset is recognized to the extent of the Bank's continuing involvement in the asset. In that case, Bank also recognizes an associated liability. The transferred asset and the associated liability are measured on a basis that reflects the rights and obligations that Bank has retained.

(b) De-recognition of Financial Liabilities

A financial liability is derecognized when the obligation under the liability is discharged or cancelled or expired. Where an existing financial liability is replaced by another from the same lender on substantially different terms or the terms of an existing liability are substantially modified, such an exchange or modification is treated as de-recognition of the original liability and the recognition of a new liability.

The difference between the carrying value of the original financial liability and the consideration paid is recognized in profit or loss.

(c) Offsetting of Financial Instruments

Financial assets and financial liabilities are offset and the net amount presented in the Statement of Financial Position when and only when Bank has a legal right to set off the recognized amounts and it intends either to settle on a net basis or to realize the asset and settle the liability simultaneously. Income and expenses are presented on a net basis only when permitted under NFRSs or for gains and losses arising from a group of similar transaction such as in trading activity.

3.4.4 Amortized Cost Measurement

The Amortized cost of a financial asset or liability is the amount at which the financial asset or liability is measured at initial recognition, minus principal repayments, plus or minus the cumulative amortization using the effective interest method of any difference between the initial amount recognized and the maturity amount, minus any reduction for impairment.

3.4.5 Fair Value Measurement

'Fair value' is the price that would be received to sell an asset or paid to transfer a liability (exit price) in an orderly transaction between market participants at the measurement date in the principal or, in its absence, the most advantageous market to which the Bank has access at that date. The fair value of liability reflects its non-performance risk. When available, the Bank measures the fair value of an instrument using the quoted price in an active market for that instrument (Level 01 valuation). A market is regarded as active if transactions for the asset or liability take place with sufficient frequency and volume to provide pricing information on an ongoing basis on an arm's length basis.

If there is no quoted price in an active market, then the Bank uses valuation techniques that maximize the use of relevant observable inputs and minimize the use of unobservable inputs. The chosen valuation technique incorporates all of the factors that market participants would take into account in pricing a

transaction. Valuation techniques include using recent arm's length transactions between knowledgeable, willing parties (if available), reference to the current fair value of other instruments that are substantially the same, discounted cash flow analyses and option pricing models. Inputs to valuation techniques reasonably represent market expectations and measures of the risk-return factors inherent in the financial instrument.

The best evidence of the fair value of a financial instrument at initial recognition is normally the transaction price - i.e. the fair value of the consideration given or received.

The fair value of a demand deposit is not less than the amount payable on demand, discounted from the first date on which the amount could be required to be paid.

The Bank recognizes transfers between levels of the fair value hierarchy as of the end of the reporting period during which the change has occurred.

The bank has considered the fair value of investment as the closing price (LTP) in Nepal Stock exchange as on 15th July 2022. The non-listed shares has been revalued at Rs.100 per shares as FMV. The fair value for listed promoter share if not traded on stock exchange has been considered as 50% of fair value of respective public shares traded in Nepal Stock Exchange (NEPSE).

3.4.6 Impairment of Financial Assets

Bank assesses at each reporting date, whether there is any objective evidence that a financial asset or group of financial assets not carried at fair value through profit or loss is impaired. A financial asset or group of financial assets is deemed to be impaired if and only if there is objective evidence of impairment as a result of one or more events, that have occurred after the initial recognition of the asset and that event (or events) has an impact on the estimated future cash flows of the financial asset or group of financial assets that can be reliably estimated.

Evidence of impairment may include: indications that the borrower or a group of borrowers is experiencing significant financial difficulty; the probability that they will enter bankruptcy or other financial reorganization; default or delinquency in interest or principal payments; and where observable data indicates that there is a measurable decrease in the estimated future cash flows, such as changes in arrears or economic conditions that correlate with defaults.

(a) Impairment of Financial Assets carried at Amortized Cost

For financial assets carried at amortized cost, such as amounts due from banks, held to maturity investments etc., bank first assesses individually whether objective evidence of impairment exists for financial assets that are individually significant or collectively for financial assets that are not individually significant. In the event Bank determines that no objective evidence of impairment exists for an individually assessed financial asset, it includes the asset in a group of financial assets with similar credit risk characteristics such as collateral type, past due status and other relevant factors and collectively assesses them for impairment.

If there is an objective evidence that an impairment loss has been incurred, the amount of the loss is measured as the difference between the assets' carrying amount and the present value of estimated future cash flows (excluding future expected credit losses that have not yet been incurred). The carrying amount of the asset is reduced through the use of an allowance account and the amount of the loss is recognized in the income statement.

The calculation of the present value of the estimated future cash flows of a collateralized financial assets reflects the cash flows that may result from foreclosure less costs for obtaining and selling the collateral, whether or not foreclosure is probable.



(a) (i) Individually Assessed Financial Assets

The criteria used to determine whether there is objective evidence of impairment include and not limited to:

- Known Cash Flow difficulties experienced by the borrowers;
- Past due contractual payments of either principal or interest;
- Breach of loan covenants or conditions;
- The probability that the borrower will enter bankruptcy or other financial reorganization; and
- A significant downgrading in credit rating by an external credit rating agency.

If there is objective evidence that an impairment loss on financial assets measured at amortized cost has been incurred, the amount of the loss is measured by discounting the expected future cash flows of a financial asset at its original effective interest rate and comparing the resultant present value with the financial asset's current carrying amount. The impairment allowances on individually significant accounts are reviewed more regularly when circumstances require. This normally encompasses re-assessment of the enforceability of any collateral held and the timing and amount of actual and anticipated receipts. Individually assessed impairment allowances are only released when there is reasonable and objective evidence of reduction in the established loss estimate. However, assets that are individually assessed for impairment and for which an impairment loss is or continues to be recognized are not included in a collective assessment of impairment.

Loans together with the associated allowance are written off when there is no realistic prospect of future recovery and all collateral has been realized or has been transferred to the Bank. If, in a subsequent year, the amount of the estimated impairment loss increases or decreases because of an event occurring after the impairment was recognized, the previously recognized impairment loss is increased or reduced by adjusting the allowance account. If a future write off is later recovered, the recovery is shown under non-operating income.

When impairment losses are determined for those financial assets where objective evidence of impairment exists, the following common factors are considered:

- Bank's aggregate exposure to the customer;
- The viability of the customer's business model and their capacity to trade successfully out of financial difficulties and generate sufficient cash flows to service debt obligations;
- The amount and timing of expected receipts and recoveries;
- The extent of other creditors' commitments ranking ahead of, or pari-pasu with the Bank and the likelihood of other creditors continuing to support the company;
- The realizable value of security and likelihood of successful repossession;

(a) (ii) Collectively Assessed Financial Assets

Impairment is assessed on a collective basis in two circumstances:

- To cover losses which have been incurred but have not yet been identified on loans subject to individual assessment; and
- For homogeneous groups of loans that are not considered individually significant.

Individually assessed financial assets for which no evidence of loss has been specifically identified on an individual basis are grouped together according to their credit risk characteristics for the purpose of calculating an estimated collective loss. This reflects impairment losses that the bank has incurred as a result of events occurring before the reporting date, which the Bank is not able to identify on an individual loan basis and that can be reliably estimated.

These losses will only be individually identified in the future. As soon as information becomes available which identifies losses on individual financial assets within the group, those financial assets are removed from the group and assessed on an individual basis for impairment.

The collective impairment allowance is determined after taking into account:

- Historical Loss Experience in portfolios of similar credit risk; and
- Management's experienced judgment as to whether current economic and credit conditions are such that the actual level of inherent losses at the reporting date is like to be greater or less than that suggested by historical experience.

Statistical methods are used to determine impairment losses on a collective basis for homogenous groups of financial assets. Losses in these groups of financial assets are recorded on an individual basis when individual financial assets are written off, at which point they are removed from the group. Loans are grouped into ranges according to the number of days in arrears and statistical analysis is used to estimate the likelihood that loans in each range will progress through the various stages of delinquency and ultimately prove irrecoverable.

(a) (iii) Reversal of Impairment

If the amount of an impairment loss decreases in a subsequent period and the decrease can be related objectively to an event occurring after the impairment was recognized, the excess is written back by reducing the financial asset Impairment allowance account accordingly. The write-back, if any, is recognized in the Statement of Profit or Loss.

(a) (iv) Write-off of Financial Assets Carried At Amortized Cost

Financial assets (and the related impairment allowance accounts) are normally written off either partially or in full, when there is no realistic prospect of recovery. Where financial assets are secured, this is generally after receipt of any proceeds from the realization of security.

(a) (v) Collateral Valuation

The Bank seeks to use collateral, where possible, to mitigate its risks on financial assets. The collateral comes in various forms such as cash, securities, letters of credit/guarantees, real estate, receivables, inventories, other non-financial assets and credit enhancements such as netting agreements. The fair value of collateral is generally assessed, at a minimum, at inception and based on the guidelines issued by the Nepal Rastra Bank. Non-financial collateral, such as real estate, is valued based on data provided by third parties such as independent valuator and audited financial statements.

(a) (vi) Collateral Legally Repossessed or Where Properties have Devolved to the Bank

Legally Repossessed Collateral represents Non-Financial Assets acquired by the Bank in settlement of the overdue loans. The assets are initially recognized at fair value when acquired. The Bank's policy is to determine whether a repossessed asset is best used for its internal operations or should be sold. The proceeds are used to reduce or repay the outstanding claim. The immovable property acquired by foreclosure of collateral from defaulting customers, or which has devolved on the Bank as part settlement of debt, has not been occupied for business use.

These assets are shown as Legally Repossessed Collateral that are land and buildings are presented under investment property and other repossessed collateral are shown under "Other Assets."

(b) Impairment of Financial Assets classified as fair value through OCI

For fair value through OCI financial investments, Bank assesses at each reporting date whether there is objective evidence that an investment is impaired.

In the case of equity investments classified as fair value through OCI, objective evidence would also include a 'significant' or 'prolonged' decline in the fair value of the investment below its cost. Where there is evidence of impairment, the cumulative loss measured as the difference between the acquisition cost and the



current fair value, less any impairment loss on that investment previously recognized in profit or loss is removed from equity and recognized in the Statement of profit or loss. However, any subsequent increase in the fair value of an impaired security is recognized in other comprehensive income.

Bank writes-off certain financial investments classified as fair value through OCI when they are determined to be uncollectible.

3.5 Trading Assets

All financial assets acquired or held for the purpose of selling in the short term or for which there is a recent pattern of short term profit taking are trading assets.

3.6 Derivatives assets and derivative liabilities

A derivative is a financial instrument whose value changes in response to the change in an underlying variable such as an interest rate, commodity or security price, or index; that requires no initial investment, or one that is smaller than would be required for a contract with similar response to changes in market factors; and that is settled at a future date.

Forward contracts are the contracts to purchase or sell a specific quantity of a financial instrument, a commodity, or a foreign currency at a specified price determined at the outset, with delivery or settlement at a specified future date. Settlement is at maturity by actual delivery of the item specified in the contract, or by a net cash settlement.

All freestanding contracts that are considered derivatives for accounting purposes are carried at fair value on the statement of financial position regardless of whether they are held for trading or non-trading purposes. Changes in fair value on derivatives held for trading are included under trading income.

3.7 Property, Plant and Equipment

Recognition

Property, plant and equipment are tangible items that are held for use in the production or supply of services, for rental to others or for administrative purposes and are expected to be used during more than one period. The Bank applies the requirements of the Nepal Accounting Standard - NAS 16 (Property, Plant and Equipment) in accounting for these assets. Property, plant and equipment are recognized if it is probable that future economic benefits associated with the asset will flow to the entity and the cost of the asset can be measured reliably measured.

Measurement

An item of property, plant and equipment that qualifies for recognition as an asset is initially measured at its cost. Cost includes expenditure that is directly attributable to the acquisition of the asset and cost incurred subsequently to add to, replace part of an item of property, plant & equipment. The cost of self-constructed assets includes the cost of materials and direct labor, any other costs directly attributable to bringing the asset to a working condition for its intended use and the costs of dismantling and removing the items and restoring the site on which they are located. Purchased software that is integral to the functionality of the related equipment is capitalized as part of computer equipment. When parts of an item of property or equipment have different useful lives, they are accounted for as separate items (major components) of property, plant and equipment.

Cost Model

Property and equipment is stated at cost excluding the costs of day-to-day servicing, less accumulated depreciation and accumulated impairment in value. Such cost includes the cost of replacing part of the equipment when that cost is incurred, if the recognition criteria are met.

Revaluation Model

The Bank has not applied the revaluation model to the any class of property, plant & equipment.

Subsequent Cost

The subsequent cost of replacing a component of an item of property, plant and equipment is recognized in the carrying amount of the item, if it is probable that the future economic benefits embodied within that part will flow to the Bank and it can be reliably measured. The cost of day to day servicing of property, plant and equipment are charged to the Statement of Profit or Loss as incurred.

Depreciation

Freehold land is not depreciated although it is subject to impairment testing. Depreciation on other assets is calculated using the straight-line method to allocate their cost to their residual values over their estimated useful lives. Useful life of an assets is reviewed on yearly basis and estimated as follows:

Asset Category	Useful Life
Freehold Buildings	50 years
Motor Vehicles	7 years
Furniture & Fixture	5 years
Office Equipment	5 years
Computer Hardware	5 years
Other Assets	7 years
Leasehold Improvements	Lease Period or subject to maximum 15 years

Capital Work in Progress

These are expenses of capital nature directly incurred in the construction of buildings, major plant and machinery and system development, awaiting capitalization. Capital work-in-progress would be transferred to the relevant asset when it is available for use, i.e. when it is in the location and condition necessary for it to be capable of operating in the manner intended by management. Capital work-in-progress is stated at cost less any accumulated impairment losses.

De-recognition

The carrying amount of an item of property, plant and equipment is derecognized on disposal or when no future economic benefits are expected from its use. The gain or loss arising from de-recognition of an item of property, plant and equipment is included in the Statement of Profit or Loss when the item is derecognized. When replacement costs are recognized in the carrying amount of an item of property, plant and equipment, the remaining carrying amount of the replaced part is derecognized.

3.8 Goodwill and Intangible Assets

Recognition

An intangible asset is an identifiable non-monetary asset without physical substance, held for use in the production or supply of goods or services, for rental to others or for administrative purposes. An intangible asset is recognized if it is probable that the future economic benefits that are attributable to the asset will flow to the entity and the cost of the asset can be measured reliably. An intangible asset is initially measured at cost. Expenditure incurred on an intangible item that was initially recognized as an expense by the Bank in previous annual Financial Statements or interim Financial Statements are not recognized as part of the cost of an intangible asset at a later date.

Computer Software & Licenses

Cost of purchased licenses and all computer software costs incurred, licensed for use by the Bank, which are not integrally related to associated hardware, which can be clearly identified, reliably measured, and it's probable that they will lead to future economic benefits, are included in the Statement of Financial Position under the category 'Intangible assets' and carried at cost less accumulated amortization and any accumulated impairment losses.



Subsequent Expenditure

Expenditure incurred on software is capitalized only when it is probable that this expenditure will enable the asset to generate future economic benefits in excess of its originally assessed standard of performance and this expenditure can be measured and attributed to the asset reliably. All other expenditure is expensed as incurred.

Goodwill is measured at cost less accumulated impairment losses.

Amortization of Intangible Assets

Intangible Assets, except for goodwill, are amortized on a straight-line basis in the Statement of Profit or Loss from the date when the asset is available for use, over the best of its useful economic life based on a pattern in which the asset's economic benefits are consumed by the bank. Amortization methods, useful lives, residual values are reviewed at each financial year end and adjusted if appropriate. The Bank assumes that there is no residual value for its intangible assets. Useful life of an assets is reviewed on yearly basis and estimated as follows:

Asset Category	Useful Life
Computer Software	5 years
Licenses	5 years

De-recognition of Intangible Assets

The carrying amount of an item of intangible asset is derecognized on disposal or when no future economic benefits are expected from its use. The gain or loss arising on de recognition of an item of intangible assets is included in the Statement of Profit or Loss when the item is derecognized.

3.9 Investment Property

Investment property is property (land or a building or part of a building or both) held (by the owner or by the lessee under a finance lease) to earn rentals or for capital appreciation or both but not for sale in the ordinary course of business.

Measurement

Investment property is accounted for under cost model in the financial statements. Accordingly, after recognition as an asset, the property is carried at its cost, less impairment losses. If any property is reclassified to investment property due to changes in its fair use, fair value of such property at the date of reclassification becomes its cost for subsequent accounting.

De-recognition

Investment properties are derecognized when they are disposed of or permanently withdrawn from use since no future economic benefits are expected. Transfers are made to and from investment property only when there is a change in use. When the use of a property changes such that it is reclassified as Property, Plant and Equipment, its fair value at the date of reclassification becomes its cost for subsequent accounting.

3.10 Assets held for sale and discontinued operations

Non-current assets (such as property) and disposal groups (including both the assets and liabilities of the disposal groups) are classified as held for sale.

Assets held for sale are measured at the lower of their carrying amount and fair value less cost to sell when: (i) their carrying amounts will be recovered principally through sale; (ii) they are available-for-sale in their present condition; and (iii) their sale is highly probable.

Immediately before the initial classification as held for sale, the carrying amounts of the assets (or assets and liabilities in a disposal group) are measured in accordance with the applicable accounting policies described above.

3.11 Foreign Currencies

Transactions and balances

Foreign currency transactions are translated into the functional currency using the exchange rates prevailing at the transaction date.

Foreign exchange gains and losses resulting from the settlement of such transactions are recognized in the statement of profit and loss.

Non-monetary assets and liabilities are translated year-end at mid rates and the resulting foreign exchange gains and losses (if any) are recognized in either the statement of profit and loss or shareholders' equity depending on the treatment of the gain or loss on the asset or liability.

3.12 Investment in Associates

Associates are those entities in which the Bank has significant influence, but not control, over the financial and operating policies. Investments in associate entities are accounted for using the equity method (equity-accounted investees) and are recognized initially at cost. The cost of the investment includes transaction costs. The Bank doesn't have any associates. The Bank considers that mere representation of the Bank in Board of Directors doesn't indicate significant influence.

3.13 Income Tax

As per Nepal Accounting Standard- NAS 12 (Income Taxes) tax expense is the aggregate amount included in determination of profit or loss for the period in respect of current and deferred taxation. Income Tax expense is recognized in the statement of Profit or Loss, except to the extent it relates to items recognized directly in equity or other comprehensive income in which case it is recognized in equity or in other comprehensive income. The Management periodically evaluates positions taken in tax returns with respect to situations in which applicable tax regulation is subject to interpretation. It establishes provisions where appropriate on the basis of amounts expected to be paid to tax authorities.

Current Tax

Current tax assets and liabilities consist of amounts expected to be recovered from or paid to Inland Revenue Department in respect of the current year, using the tax rates and tax laws enacted or substantively enacted on the reporting date and any adjustment to tax payable in respect of prior years. Current Tax is computed after making necessary adjustment considering the provision of Income Tax Act 2058 and related rules in the profit computed as per NFRS.

Deferred Tax

Deferred tax is provided on temporary differences at the reporting date between the tax bases of assets and liabilities and their carrying amounts for financial reporting purposes. Deferred tax liabilities are recognized for all taxable temporary differences except:

Deferred tax assets are recognized for all deductible temporary differences, carried forward unused tax credits and unused tax losses (if any), to the extent that it is probable that the taxable profit will be available against which the deductible temporary differences, carried forward unused tax credits and unused tax losses can be utilized except:

In respect of deductible temporary differences associated with investments in Subsidiaries, deferred tax assets are recognized only to the extent that it is probable that the temporary differences will reverse in the foreseeable future and taxable profit will be available against which the temporary difference will be utilized.

The carrying amount of deferred tax assets is reviewed at each reporting date and reduced to the extent that it is probable that sufficient profit will be available to allow the deferred tax asset to be utilized. Unrecognized deferred tax assets are reassessed at each reporting date and are recognized to the extent that it has become probable that future taxable profit will allow the deferred tax asset to be recovered.



Deferred tax assets and liabilities are measured at the tax rates that are expected to apply in the year when the asset is realized or the liability is settled, based on tax rates (and tax laws) that have been enacted or substantively enacted at the reporting date.

Current and deferred tax assets and liabilities are offset only to the extent that they relate to income taxes imposed by the same taxation authority.

3.14 Deposits, debt securities issued and subordinated liabilities

Deposits, debt securities issued and subordinated liabilities are the Bank's sources of funding. Deposits include non-interest bearing deposits, saving deposits, term deposits, call deposits and margin deposits. The estimated fair value of deposits with no stated maturity period is the amount repayable on demand. The fair value of fixed interest bearing deposits is considered as the interest receivable on these deposits plus carrying amount of these deposits. The fair value of debt securities issued is also considered as the carrying amount of these debt securities issued. Sub-ordinated liabilities are liabilities subordinated, at the event of winding up, to the claims of depositors, debt securities issued and other creditors.

3.15 Provisions

A provision is recognized if, as a result of a past event, the Bank has a present legal or constructive obligation that can be estimated reliably, and it is probable that an outflow of economic benefits will be required to settle the obligation. The amount recognized is the best estimate of the consideration required to settle the present obligation at the reporting date, taking in to account the risks and uncertainties surrounding the obligation at that date. Where a provision is measured using the cash flows estimated to settle the present obligation, its carrying amount is determined based on the present value of those cash flows. A provision for onerous contracts is recognized when the expected benefits to be derived by the Bank from a contract are lower than the unavoidable cost of meeting its obligations under the contract. The provision is measured as the present value of the lower of the expected cost of terminating the contract and the expected net cost of continuing with the contract. Provision are not recognized for future operating losses.

Before a provision is established, the Bank recognizes any impairment loss on the assets associated with that contract. The expense relating to any provision is presented in the Statement of Profit or Loss net of any reimbursement.

3.16 Revenue Recognition

Revenue is recognized to the extent that it is probable that the economic benefits will flow to Bank and the revenue can be reliably measured. The following specific recognition criteria must also be met before revenue is recognized.

Interest Income

For all financial assets measured at amortized cost, interest bearing financial assets, interest income is recorded using the rate that closely approximates the EIR without considering the transaction cost because the bank considers that the cost of exact calculation of effective interest rate method exceeds the benefit that would be derived from such compliance using the benefits provided by Institute of Chartered Accountant of Nepal (ICAN) through carve-out of NFRS that allows not to include transaction cost if it is impracticable to determine transaction cost of all previous years which is the part of effective interest rate. EIR is the rate that exactly discounts estimated future cash payments or receipts through the expected life of the financial instrument or a shorter period, where appropriate, to the net carrying amount of the financial asset or financial liability.

When a receivable is impaired, the Bank reduces the carrying amount to its recoverable amount, being the estimated future cash flow discounted at the original effective interest rate of the instrument, and continues unwinding the discount as interest income. Interest income on impaired loans is recognized using the original closely approximate EIR. A guideline issued by Nepal Rastra Bank has been considered while recognizing interest income.

Fee and Commission Income

Fees and Commissions are recognized at an amount that reflects the consideration to which the bank expects to be entitled in exchange for providing the services. The performance obligations, as well as the timing of their satisfaction are identified, and determined, at the inception of the contract. Fees and Commissions from services are recognized evenly over the period, based on time-elapsed where performance obligations are satisfied over time. Where performance obligations are satisfied at a point in time, fees and commission are recognized typically on completion of underlying service.

Fees and commission includes Loan management fee, service fee, consortium fee, commitment fee, Prepayment fee, remittance commission, commission on LCs and guarantees etc. Loan syndication fees are recognized as revenue when the syndication has been completed and the Bank retained no part of the loan package for itself, or retained a part at the same effective interest rate as for the other participants. Portfolio and other management advisory fees and service distribution fees are recognized based on the applicable contracts, on a time apportionment basis.

Dividend Income

Dividend income is on equity instruments are recognized in the statement of profit and loss within other income when the Bank's right to receive payment is established.

Net Trading Income

Net trading income comprises gains less losses relating to trading assets and liabilities, and includes all realized interest, dividend and foreign exchange differences as wells as unrealized changes in fair value of trading assets and liabilities.

Net Income from other financial instrument at fair value through Profit or Loss

The bank has no income under the heading net income from other financial instrument at fair value through profit or loss.

3.17 Interest Expense

For financial liabilities measured at amortized cost using the rate that closely approximates effective interest rate, interest expense is recorded using such rate. EIR is the rate that exactly discounts estimated future cash payments or receipts through the expected life of the financial instrument or a shorter period, where appropriate, to the net carrying amount of the financial asset or financial liability.

3.18 Employee Benefits

Employee benefits include:

- A. Short-term employee benefits such as the following, if expected to be settled wholly before twelve months after the end of the annual reporting period in which the employees render the related services:
 - i. Wages, salaries and social security contributions;
 - ii. Paid annual leave and paid sick leave;
 - iii. Profit sharing and bonuses, and
 - iv. Non-monetary benefits (such as medical care, housing, cars and free or subsidized goods or services) for current employees;

Short term employee benefits are measured on an undiscounted basis and are expensed as the related service is provided. A liability is recognized for the amount expected to be paid under short term cash bonus or profit sharing plans if the Bank has present legal or constructive obligation to pay this amount as a result of past service provided by the employee and the obligation can be estimated reliably.

- B. Post-employment benefits such as Retirement benefits (eg: Gratuity, Provident Fund etc) and other post-employment benefits such as post-employment life insurance and post-employment medical care;



- C. Other long term employee benefits such as accumulated Leave benefit
- D. Termination benefits

Details of post employments benefits are as follows:

Defined Contribution Plans

A defined contribution plan is a post-employment benefit plan under which an Bank pays fixed contribution into a separate Bank (a fund) and will have no legal or constructive obligation to pay further contributions if the fund does not hold sufficient assets to pay all employee benefits relating to employee services in the current and prior periods, as defined in Nepal Accounting Standards – NAS 19 (Employee Benefits).

The contribution payable by the employer to a defined contribution plan in proportion to the services rendered to Bank by the employees and is recorded as an expense under ‘Personnel expense’ as and when they become due. Unpaid contribution are recorded as a liability under ‘Other Liabilities’.

Bank contributed 10% on the salary of each employee to the Employees’ Provident Fund. The above expenses are identified as contributions to ‘Defined Contribution Plans’ as defined in Nepal Accounting Standards – NAS 19 (Employee Benefits). In compliance with Labor Act 2074, provision is made for gratuity payable to employees who joined bank on a permanent basis.

Defined Benefit Plans

A defined benefit plan is a post-employment benefit plan other than a defined contribution plan. Accordingly, staff gratuity has been considered as defined benefit plans as per Nepal Accounting Standards – NAS 19 (Employee Benefits).

Gratuity

An actuarial valuation is carried out every year to ascertain the full liability under gratuity.

Bank’s obligation in respect of defined benefit obligation is calculated by estimating the amount of future benefit that employees have earned for their service in the current and prior periods and discounting that benefit to determine its present value, then deducting the fair value of any plan assets to determine the net amount to be shown in the Statement of Financial Position. The value of a defined benefit asset is restricted to the present value of any economic benefits available in the form of refunds from the plan or reduction on the future contributions to the plan. In order to calculate the present value of economic benefits, consideration is given to any minimum funding requirement that apply to any plan in Bank. An economic benefit is available to Bank if it is realizable during the life of the plan, or on settlement of the plan liabilities.

Bank determines the interest expense on the defined benefit liability by applying the discount rate used to measure the defined benefit liability at the beginning of the annual period to the defined benefit liability at the beginning of the annual period. The discount rate is the yield at the reporting date on government bonds that have maturity dates approximating to the terms of Bank’s obligations.

The increase in gratuity liabilities attributable to the services provided by employees during the year ended 16th July, 2022 (current service cost) has been recognized in the Statement of Profit or Loss under ‘Personnel Expenses’ together with the net interest expense. Bank recognizes the total actuarial gain and loss that arises in calculating Bank’s obligation in respect of gratuity in other comprehensive income during the period in which it occurs.

The demographic assumptions underlying the valuation are retirement age (58 years), early withdrawal from service and retirement on medical grounds.

Details of liabilities for employees defined benefit obligations has been disclosed in notes 4.23.1 to 4.23.7.

Long Term Employee Benefits in the form of Unutilized Accumulated Leave

Bank's liability towards the accumulated leave which is expected to be utilized beyond one year from the end of the reporting period is treated as other long term employee benefits. Bank's net obligation towards unutilized accumulated leave is calculated by discounting the amount of future benefit that employees have earned in return for their service in the current and prior periods to determine the present value of such benefits. The discount rate is the yield at the reporting date on government bonds that have maturity dates approximating to the terms of Bank's obligation. The calculation is performed using the Projected Unit Credit method using Actuarial valuation. Net change in liability for unutilized accumulated leave including any actuarial gain and loss are recognized in the Statement of Profit or Loss under 'Personnel Expenses' in the period in which they arise.

The amounts recognized in the statements of financial positions with respect to liabilities for defined benefit obligation are as follows:

Defined Benefit Obligation

Particulars	FY 2078-79
Present value of unfunded obligations	-
Present value of funded obligations	784,159,176
Total present value of obligations	784,159,176
Fair value of plan assets	680,618,356
Present value of net obligations	103,540,820
Recognized liability for defined benefit obligations	103,540,820

Movement in the present value of defined benefit obligations

Particulars	FY 2078-79
Defined benefit obligations at Sawan 1	647,272,949
Actuarial (Gain)/losses	47,566,640
Benefits paid by the plan	(14,641,033)
Current service costs and interest	103,960,620
Defined benefit obligations at Asar end	784,159,176

Amount recognized in profit or loss (funded obligation)

Particulars	FY 2078-79
Current service costs	56,013,410
Interest on obligation	47,947,210
Expected return on plan assets	(41,642,680)
Actuarial (gain)/loss related to other long term benefits	-
Total	62,317,940

Actuarial assumptions

Particulars	FY 2078-79
Discount rate	8.50%
Expected return on plan asset	6.74%
Future salary increase	7.00%
Withdrawal rate	" Age below 35 years- 5.00% Age above 35 years- 2.00% "

3.19 Employee Bonus

Employee bonus is calculated at the rate of 10% of Net Profit as per Bonus Act.



3.20 Finance and Operating Leases

The determination of whether an arrangement is a lease, or it contains a lease, is based on the substance of the arrangement and requires an assessment of whether the fulfillment of the arrangement is dependent on the use of a specific asset or assets and the arrangement conveys a right to use the asset.

3.20.1 Finance Lease

Agreements which transfer to counterparties substantially all the risks and rewards incidental to the ownership of assets, but not necessarily legal title, are classified as finance lease. When Bank is the lessor under finance lease, the amounts due under the leases, after deduction of unearned interest income, are included in 'Loans to & receivables from other customers', as appropriate. Interest income receivable is recognized in 'Net interest income' over the periods of the leases so as to give a constant rate of return on the net investment in the leases. A finance lease and its corresponding liability are recognized initially at the fair value of the asset or if lower, the present value of the minimum lease payments. Finance charges payable are recognized in 'Interest expenses' over the period of the lease based on the interest rate implicit in the lease so as to give a constant rate of interest on the remaining balance of the liability

3.20.2 Operating Lease

All other leases are classified as operating leases. Bank has applied NFRS 16 –“Lease” from FY 2078-79 (FY 2021-22) whereas previously NAS 17 “Leases” was applied. Bank has opted NFRS 16 –“Leases” standard retrospectively with the cumulative effect of initially applying the standard recognized at the date of initial application. It is not required to reinstate the comparative information. The bank has recognized the cumulative effect of previously classified as operating lease as an adjustment to the opening balance of retained earnings at the date of initial application. Right of Use (ROU) assets and lease liability has been recognized at the present value of Lease rentals by discounting at the bank’s long term incremental borrowing cost. ROU assets has been presented under 'Property, plant and equipment' as separate line items in notes 4.13 to the financial statements and lease liability has been presented under separate line items under “Other Liabilities” in notes 4.23 to the financial statements. Impairment losses are recognized to the extent that residual values are not fully recoverable and the carrying value of the assets is thereby impaired.

Expenses under operating lease are calculated as per NFRS 16 which is the summation of depreciation of Right of Use (ROU) Assets and interest expenses on lease liability. Depreciation for right of use assets has been clubbed under depreciation on PPE as presented in noted 4.38 to the financial statements. Interest expenses on lease liability has been presented in notes 4.30 under “other interest expenses” to the financial statements. Bank has taken 8.5% as incremental borrowing cost to discount the lease rentals. However, for income tax purpose the expenses has been claimed on actual payment basis.

S. N.	Description	Amount
1	Depreciation charge for right-of-use assets by class of underlying asset	86,123,117
2	Interest expense on lease liabilities	48,966,284
3	The expense relating to short-term leases accounted for applying paragraph 6. This expense need not include the expense relating to leases with a lease term of one month or less	-
4	The expense relating to low-value assets accounted for applying paragraph 6. This expense shall not include the expense relating to short-term leases of low-value assets included in paragraph 53(c)	-
5	The expense relating to variable lease payments not included in the measurement of lease liabilities	-
6	Income from subleasing right-of-use assets	-
7	Total cash outflow for leases	125,124,001
8	Addition to right of use assets	122,215,992
9	Gain or losses arising from sale and leaseback transaction	-
10	The carrying amount of right-of-use assets at the end of the reporting period by class of underlying asset	829,832,023

3.21 Foreign Currency Transactions, Translation and Balances

All foreign currency transactions are translated into the functional currency, which is Nepalese Rupees, using the exchange rates prevailing at the dates when the transactions were affected.

Monetary assets and liabilities denominated in foreign currencies at the reporting date are translated to Nepalese Rupees using the spot foreign exchange rate ruling at that date. Non-monetary items in foreign currency measured at fair value are translated using the exchange rates at the date when the fair value was determined.

Foreign exchange differences arising on the settlement or reporting of monetary items at rates different from those which were initially recorded are dealt with in the Statement of Profit or Loss. However, foreign currency differences arising on fair value through OCI equity instruments are recognized in other comprehensive income.

3.22 Financial guarantee and loan commitment

A financial guarantee contract is a contract that requires the issuer to make specified payments to reimburse the holder for a loss it incurs because a specified debtor fails to make payment when due. Financial guarantee contracts may have various legal forms, such as a guarantee, some types of letter of credit, etc. Where the bank has confirmed its intention to provide funds to a customer or on behalf of a customer in the form of loans, overdrafts, etc. whether cancellable or not and the bank had not made payments at the reporting date, those instruments are included in these financial statements as commitments.

3.23 Share capital and reserves

Share capital and reserves are different classes of equity claims. Equity claims are claims on the residual interest in the assets of the entity after deducting all its liabilities. Changes in equity during the reporting period comprise income and expenses recognized in the statement of financial performance; plus contributions from holders of equity claims, minus distributions to holders of equity claims.

Equity Share Capital

Paid up share capital of the Bank has moved over the years as follows:

Financial Year	Cumulative Paid up Capital NPR	Remarks
Capital of Bank of Kathmandu Limited	2,671,467,500	Merger on 30 Ashad 2073
Capital of Lumbini Bank Limited (adjusted for swap ratio)	1,905,423,500	
2072-73	1,052,685,000	Issue of Bonus Shares
	5,629,576,000	Balance as at 32 Ashad 2073
2073-74	827,513,208	Issue of Bonus Shares
	6,457,089,208	Balance as at 31 Ashad 2074
2074-75	615,806,700	Share Auction
	7,072,895,908	Balance as at 32 Ashad 2075
2075-76	990,205,427	Issue of Bonus Share
	8,063,101,335	Balance as at 31 Ashad 2076
2076-77	483,786,080	Issue of Bonus Share
	8,546,887,415	Balance as at 31 Ashad 2077
2077-78	1,111,289,014	Issue of Bonus Share
	9,658,176,429	Balance as at 31 Ashad 2078
2078-79	965,817,643	Issue of Bonus Share
	10,623,994,072	Balance as at 32 Ashad 2079



Proposed Distributions (Dividends and Bonus Shares)

The Board has recommended 14.95 percent as cash dividend (NRs.1,588,287,113.76) and 6 percent stock dividend (NRs. 637,439,644.32) for the reported year, FY 2078-79 (2021-22). This proposal of the board of directors is subject to the approval from NRB and ratification by the Annual General meeting of the shareholders. The proposed distribution shall be recognized in the equity in the period in which they are paid.

Statutory General Reserve

There is a regulatory requirement to set aside 20% of the net profit to the general reserve until the reserve is twice the paid up share capital and thereafter minimum 10% of the net profit. The reserve is the accumulation of setting aside of profits over the years.

Exchange Fluctuation Fund

There is a regulatory requirement to set aside 25% of the foreign exchange revaluation gain on the translation of foreign currency to the reporting currency. The reserve is the accumulation of such gains over the years. The bank has transferred NPR 49.486 million to exchange fluctuation fund during the reported year.

Corporate social responsibility fund

There is a regulatory requirement to make a provision by appropriating the reserve equivalent to 1% of net profit for the year. The details of Corporate Social Responsibility Fund is as below.

Particulars	Amount in NPR
Profit for the year	2,322,542,474
Add : Appropriation from Profit during the year	23,225,425
Less : CSR Expense during the year	(5,385,725)
Transferred to CSR Reserve for the FY 2078-79	17,839,700

During the FY 2078-79, the bank has expended under CSR as per details below.

Particulars	Amount (Rs)
Education, Health, Environment Protection etc.	1,275,000
Financial Literacy	276,860
Direct Donation to Poor Families	100,000
Sustainable Development Goals	-
Expenses related to protection, treatment to staff from COVID 19	3,044,200
Establishment of Child day care for staff	-
Orphanage, Balmandir and Old-Age home (Non-professional)	100,000
Kholau Bank Khata Aviyan, 2076 (Rs. 100 contribution from bank for account opening)	-
Other	589,665
Total	5,385,725

CSR Fund movement during the FY 2078-79 is as presented below.

Particulars	Amount
Opening CSR Fund	23,868,766
Transferred during the Year	17,839,700
Closing CSR Fund	41,708,466

Regulatory Reserve

The amount that is allocated from profit or retained earnings of the Bank to this reserve as per the Directive of NRB for the purpose of implementation of NFRSs and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) has been presented under this account head. As per NRB directives, any interest due as on asadh end 2079 if recovered within Shrawan 15, 2079 (31st July 2022) can be adjusted to the amount transferred

to regulatory reserve. The bank has transferred the amount to regulatory reserve after adjusting interest recovered amounting to Rs.122.02 million. The details of regulatory reserve is as under:

Rs. in '000

Particulars/FY	2074-75	2075-76	2076-77	2077-78	2078-79	Total
Interest Receivable	68,009	47,821	175,402	(58,668)	89,193	321,756
Short Loan Loss Provision						
Short Provision for possible Losses on Investment	2,202	(2,202)				
Short Provision on NBA	24,658		(9,123)			15,535
Deferred Tax Asset						
Goodwill						
Bargain Purchase Gain						
Actuarial Loss recognized	45,956	16,603	(17,283)	45,585	41,223	132,084
Fair Value Loss Recognized in OCI						
Other						
Total	140,825	62,223	148,995	(13,083)	130,415	469,375

Fair Value Reserve

The fair value reserve comprises the cumulative net change in the fair value of financial assets that are measured at fair value and the changes in fair value is recognized in other comprehensive income, until the assets are derecognized. The cumulative amount of changes in fair value of those financial assets is presented as fair value reserve.

Other reserves

Other reserve includes:

Employee's Training Fund: There is regulatory requirement to make a provision to employee training fund equivalent to 3% of staffs Salary and allowance. Bank has transferred Rs. 15.28 million during FY 2078-79.

Capital Redemption Reserve: 600,000 units having face value NPR 1000 per unit worth Rs. 600 million with maturity of 7 years "8% BOK Debenture 2079" had been matured on June 27, 2022. Upon repayment of bond amount (Principal and interest) to bondholder, the amount is transferred from capital redemption reserve to capital reserve which is available for distribution to shareholder as bonus share.

The bank had issued 8.5% BOK Debenture – 2086 worth NPR 1.6 billion on December 23, 2020 having a maturity period of 10 years. The debenture has been considered in credit to deposit ratio (CD Ratio) as resource mobilization and not included in capital. Therefore Capital Redemption reserve is not required to appropriate from net profits as per NRB directive.

Contingent Reserve: Contingent Reserve has been created for guarantees on which claim was made against the bank but were unpaid due to pending litigation.

The detail of other reserves which is presented under schedule 4.27 Reserve.

Particulars	Ashad 2079
Contingent Reserve	10,961,884
Staff Skill Development Fund	41,380,621
Capital Expenditure Reserve	15,656,665
Other Free Reserve	
Total	67,999,170



3.24 Earnings per share

Bank presents basic and diluted Earnings per share (EPS) data for its ordinary shares. Basic EPS is calculated by dividing the profit and loss attributable to ordinary equity holders of Bank by the weighted average number of ordinary shares outstanding during the period. Diluted EPS is determined by adjusting both the profit and loss attributable to the ordinary equity holders and the weighted average number of ordinary shares outstanding, for the effects of all dilutive potential ordinary shares, if any.

Earnings Per Ordinary Share	Group EPS Asad end 2079	Asad End 2079	Asadh End 2078
Profit Attributable to ordinary Shareholders	2,331,658,734	2,322,542,474	1,726,409,471
Weighted average number of Ordinary Shares	106,239,940	106,239,940	96,581,764
Basic Earnings per Ordinary Share (Rs)	21.95	21.86	17.88
Adjusted Earnings per Ordinary Share (Rs)			
Diluted Earnings per Ordinary Share (Rs)	21.95	21.86	17.88

3.25 Segment reporting

An operating segment is a component of an entity:

- That engages in business activities from which it may earn revenues and incur expenses (including revenues and expenses relating to transactions with other components of the same entity),
- Whose operating results are regularly reviewed by the entity's chief operating decision maker to make decisions about resources to be allocated to the segment and assess its performance, and
- For which discrete financial information is available.

Not every part of an entity is necessarily an operating segment or part of an operating segment. For example, a corporate headquarters or some functional departments may not earn revenues or may earn revenues that are only incidental to the activities of the entity and would not be operating segments.

The bank has identified the key segments of business on the basis of nature of operations that assists the Executive Committee of the bank in decision making process and to allocate the resources. It will help the management to assess the performance of the business segments. The bank has categorized its segment on the basis of presence in the geographical provinces of the country.

3.26 Impairment of Non-Financial Assets

The Bank assesses at each reporting date whether there is an indication that an asset may be impaired. If any indication exists, or when annual impairment testing for an asset is required, the Bank estimates the asset's recoverable amount. Where the carrying amount of an asset exceeds its recoverable amount, the asset is considered impaired and is written down to its recoverable amount.

3.27 Dividend on Ordinary Shares

Dividend on ordinary shares are recognized as a liability and deducted from equity when they are approved by the Bank's shareholders. Dividend for the year that is approved after the reporting date is disclosed as an event after the reporting date.

3.28 Cash Flow Statement

The cash flow statement has been prepared using 'The Direct Method', whereby gross cash receipts and gross cash payments of operating activities, finance activities and investing activities have been recognized.

3.29 Use of Carve out for financial assets

a. For Impairment Calculation

An entity shall assess at the end of each reporting period whether there is any objective evidence that a financial asset or group of financial assets measured at amortized cost is impaired. If any such evidence exists, the entity shall apply paragraph 5 of NFRS 9 - Financial Instruments, to determine the amount of any impairment loss unless the entity is bank or financial institutions registered as per Bank and Financial Institutions Act, 2073. Bank and Financial Institutions shall measure impairment loss on loan and advances as higher of amount derived as per prudential norms prescribed by Nepal Rastra Bank and amount determined as per paragraph 5.5. However, bank and financial institutions shall apply paragraph 5.5 of NFRS 9: Financial Instruments, to determine the amount of impairment loss on financial assets other than loan and advances. Impairment as per NRB is presented under schedule 4.6 and 4.7.

Loan and Advances to customer	Impairment As per NRB Directives	Impairment as per NFRS 9	Excess/(deficit) over NFRS 9
Individual Impairment	704,371,584	633,642,118	70,729,466
Collective Impairment	1,681,488,480	735,511,655	945,976,825
Total	2,385,860,064	1,369,153,773	1,016,706,291

b. For Using Effective Interest rate

During the reporting period Bank has used the exemption for not calculating Interest Income using Effective Interest Rate (EIR) as Bank has considered such calculation to be impracticable. Accordingly, Bank has used Normal interest rate to charge interest income. NFRS 9 Para 5.4 requires when a financial asset or a group of similar financial assets has been written down as a result of an impairment loss, interest income is thereafter recognized using the rate of interest used to discount the future cash flows for the purpose of measuring the impairment loss. The Bank has not considered fees and transaction cost being immaterial. The interest income has been calculated using EIR. Interest income on loans and advances that are overdue for more than one year are not recognized as Interest income citing the recoverability of such amount.

3.30 Comparative Figures

The comparative figures and phrases have been rearranged wherever necessary to conform to the current year's presentation which has been disclosed as required.

४. लेखा सम्बन्धी टिप्पणीहरू

रकम रु. मा

नगद तथा नगद समान

४.१

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
नगद मौज्जात	२,३३५,२०४,५६०	२,१०४,३२१,२८४	२,३३५,२०४,५६०	२,१०४,३२१,२८४
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	२,७०२,०६४,९७७	९६७,८६०,४६४	२,६५९,७४७,०१५	८९०,५९२,१०१
माग तथा अल्प सुचनामा प्राप्त हुने रकम	४००,१५३,२०५	-	४००,१५३,२०५	-
अन्य	-	-	-	-
जम्मा	५,४३७,४२२,७४२	३,०७२,१८१,७४८	५,३९५,१०४,७८०	२,९९४,९१३,३८५

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने

४.२

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
नेपाल राष्ट्र बैंकसंग रहेको वैधानिक मौज्जात	५,५२७,७४५,५७८	६,८८०,९४९,८५३	५,५२७,७४५,५७८	६,८८०,९४९,८५३
पुनः विक्रि सम्भौता अन्तर्गत खरिद गरिएको धितोपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकसंग रहेको अन्य निक्षेप तथा लिन बाँकी वक्यौता रकम	४१,४०९,११०	९३,४२०,६८१	४१,४०९,११०	९३,४२०,६८१
जम्मा	५,५६९,१५४,६८८	६,९७४,३७०,५३४	५,५६९,१५४,६८८	६,९७४,३७०,५३४

बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात (Placement)

४.३

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
स्वदेशी बैंक तथा वित्तीय संस्था संगको मौज्जात	१३४,१००,०००	४४४,०७६,५१४	-	३१५,०७६,५१४
विदेशी बैंक तथा वित्तीय संस्था संगको मौज्जात	२,०७३,८१५,०२४	२,४०६,२९४,७४९	२,०७३,८१५,०२४	२,४०६,२९४,७४९
घटाउने: जोखिम व्यवस्था	-	-	-	-
जम्मा	२,२०७,९१५,०२४	२,८५०,३७१,२६३	२,०७३,८१५,०२४	२,७२१,३७१,२६३

व्युत्पन्न (Dereivatives) वित्तीय उपकरण

४.४

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
व्यापारिक प्रयोजनको लागी धारण	-	-	-	-
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	३२,५४२,१९६	-	३२,५४२,१९६
अन्य	-	-	-	-
जोखिम व्यवस्थापनको निम्ति धारण	-	-	-	-
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	३२,५४२,१९६	-	३२,५४२,१९६

अन्य व्यापारिक सम्पत्तिहरू

४.५

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
ट्रेजरी बिल	-	-	-	-
नेपाल सरकारको ऋणपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	१०३,७३१,७००	१,०००,०००	१०३,७३१,७००	१,०००,०००
स्वदेशी संस्थागत ऋणपत्र	-	-	-	-
शेयर	४४,२७५,८००	६१,७६७,६१४	-	-
अन्य	-	४१,२०५,५४२	-	४१,२०५,५४२
जम्मा	१४८,००७,५००	१०३,९७३,१५६	१०३,७३१,७००	४२,२०५,५४२
धितो राखिएको (Pledged)	-	-	-	-
धितो नराखिएको (Non-Pledged)	१४८,००७,५००	१०३,९७३,१५६	१०३,७३१,७००	४२,२०५,५४२



बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी

४.६

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
लघुवित्त संस्थालाई दिएको कर्जा	२,४५५,५६६,९६९	३,२९२,२६७,०६७	२,४५५,५६६,९६९	३,२९२,२६७,०६७
अन्य	-	-	-	-
घटाउने : कर्जा जोखिम व्यवस्था	(३९,९२२,३७०)	(४९,७५९,४७२)	(३९,९२२,३७०)	(४९,७५९,४७२)
जम्मा	२,४२३,६४४,५९९	३,९७०,५०७,५९५	२,४२३,६४४,५९९	३,९७०,५०७,५९५
४.६.१ कर्जा जोखिम व्यवस्था				
साउन १ को मौज्दात	(४९,७५९,४७२)	(३५,५४९,९४५)	(४९,७५९,४७२)	(३५,५४९,९४५)
यस वर्षको जोखिम व्यवस्था				
यस वर्षको जम्मा	-	(६,२०९,५२७)	-	(६,२०९,५२७)
उठेको/फिर्ता	९,८३७,९०२	-	९,८३७,९०२	-
अपलेखन		-		-
आषाढ अन्त्यको मौज्दात	(३९,९२२,३७०)	(४९,७५९,४७२)	(३९,९२२,३७०)	(४९,७५९,४७२)

ग्राहकलाई दिएको कर्जा तथा सापटी

४.७

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
परिशोधित मूल्यमा मूल्याङ्कन गरिएको कर्जा तथा सापटी	९०५,९३४,६७०,८४६	९६,९६२,००७,५५६	९०५,९३४,६७०,८४६	९६,९६२,००७,५५६
घटाउने : कर्जा जोखिम व्यवस्था	(२,३५३,९३७,६९४)	(३,९५३,८५९,४९४)	(२,३५३,९३७,६९४)	(३,९५३,८५९,४९४)
सामूहिक जोखिम व्यवस्था	(९,६४९,५६६,९९९)	(९,४४८,३९६,२६७)	(९,६४९,५६६,९९९)	(९,४४८,३९६,२६७)
एकल (Individual) जोखिम व्यवस्था	(७०४,३७९,५८३)	(९,७०५,४५५,९४७)	(७०४,३७९,५८३)	(९,७०५,४५५,९४७)
खुद रकम	९०३,५८०,७३३,९५२	९३,८०८,९५६,९४२	९०३,५८०,७३३,९५२	९३,८०८,९५६,९४२
नाफा/नोक्सान हिसाबबाट उचित मोल FVTPL मा मूल्याङ्कन गरिएको कर्जा तथा सापटी	-	-	-	-
जम्मा	९०३,५८०,७३३,९५२	९३,८०८,९५६,९४२	९०३,५८०,७३३,९५२	९३,८०८,९५६,९४२

४.७.१ कर्जा प्रकारको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
कर्जा प्रकार				
आवधिक कर्जा	३०,५५६,९३९,२३८	२४,९६४,९४३,९७५	३०,५५६,९३९,२३८	२४,९६४,९४३,९७५
अधिविकर्ष कर्जा	२४,८०४,५०४,२२८	१९,७५८,४९२,३०९	२४,८०४,५०४,२२८	१९,७५८,४९२,३०९
ट्रुट रिसिप्ट/आयात कर्जा	१,२९२,८९४,३०४	५,५०९,६६४,७९८	१,२९२,८९४,३०४	५,५०९,६६४,७९८
माग तथा अन्य चालु पूँजी कर्जा	२०,२८७,३८६,०२९	१६,३३५,९६७,९२९	२०,२८७,३८६,०२९	१६,३३५,९६७,९२९
व्यक्तिगत आवासिय कर्जा	३,३७४,४८९,९६८	३,६३९,३३९,०८८	३,३७४,४८९,९६८	३,६३९,३३९,०८८
रियल स्टेट कर्जा	५,२०९,२५०,७६५	४,२४४,४९९,२३९	५,२०९,२५०,७६५	४,२४४,४९९,२३९
मार्जिन लेन्डिङ कर्जा	१,९७५,४२६,५२०	१,७४७,९६६,४७७	१,९७५,४२६,५२०	१,७४७,९६६,४७७
हायर पचेज कर्जा	५,२४३,२३७,८४६	५,४७७,९६२,५४०	५,२४३,२३७,८४६	५,४७७,९६२,५४०
विपन्न वर्गलाई कर्जा	२,३५४,७९२,०९२	१,९७९,८०६,९५६	२,३५४,७९२,०९२	१,९७९,८०६,९५६
विल्स खरिद	-	८६२,३३५,००५	-	८६२,३३५,००५
कर्मचारी कर्जा	८५२,९८४,४९०	६८७,८५८,२२८	८५२,९८४,४९०	६८७,८५८,२२८
अन्य	९,४३०,९८९,६४३	१२,९२२,९०२,२२३	९,४३०,९८९,६४३	१२,९२२,९०२,२२३
जम्मा	१०५,३०९,९२६,२३५	९६,५०६,०५७,०७९	१०५,३०९,९२६,२३५	९६,५०६,०५७,०७९
असुल गर्न बाँकी व्याज	६३२,७४४,६९९	४५५,९५०,४७७	६३२,७४४,६९९	४५५,९५०,४७७
कुल जम्मा	१०५,९३४,६७०,८४६	९६,९६२,००७,५५६	१०५,९३४,६७०,८४६	९६,९६२,००७,५५६

४.७.२: मुद्राको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
नेपाली रुपैया	१०४,७२८,२४६,७०५	९९,८९३,२०९,२२३	१०४,७२८,२४६,७०५	९९,८९३,२०९,२२३
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	१,००८,३३०,९८५	४,९३६,९०८,०६९	१,००८,३३०,९८५	४,९३६,९०८,०६९
पाउन्ड स्टर्लिङ	-	-	-	-
यूरो	१९८,०९३,९५६	२९९,८९०,२७२	१९८,०९३,९५६	२९९,८९०,२७२
जापनिज ऐन	-	-	-	-
चाइनिज युआन	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	१०५,९३४,६७०,८४६	९६,९६२,००७,५५६	१०५,९३४,६७०,८४६	९६,९६२,००७,५५६



४.७.३: धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
सुरक्षण				
चल/अचल सम्पत्ति	१०१,११९,४६३,२८५	९१,४७९,१६०,६०८	१०१,११९,४६३,२८५	९१,४७९,१६०,६०८
सुन र चाँदी	२७,३३०,०००	२८,३७५,०००	२७,३३०,०००	२८,३७५,०००
स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत	५५९,२९९,७९०	१,१५०,४२४,८४६	५५९,२९९,७९०	१,१५०,४२४,८४६
सरकारी जमानत	२१०,८३२,४३६	२१०,८३२,४३६	२१०,८३२,४३६	२१०,८३२,४३६
अन्तर्राष्ट्रिय सूचीकृत बैंकको जमानत	१,०२५,५५१,४८१	९८५,८८८,३०६	१,०२५,५५१,४८१	९८५,८८८,३०६
निर्यात कागजपत्रको धितो	८०,१०५,०००	७९२,६२९,३५५	८०,१०५,०००	७९२,६२९,३५५
मुद्दति निक्षेपको धितो	६६७,८७०,९७२	४०१,१००,३८३	६६७,८७०,९७२	४०१,१००,३८३
सरकारी धितोपत्रको धितो	२,६५५,०००	-	२,६५५,०००	-
काउन्टर जमानत	-	-	-	-
व्यक्तिगत जमानत	१७९,११०,५३७	१४९,३९४,४६३	१७९,११०,५३७	१४९,३९४,४६३
अन्य धितो	२,०६२,४५२,३४५	१,७६४,२०२,१५९	२,०६२,४५२,३४५	१,७६४,२०२,१५९
जम्मा	१०५,९३४,६७०,८४६	९६,९६२,००७,५५६	१०५,९३४,६७०,८४६	९६,९६२,००७,५५६
सुरक्षण नभएको	-	-	-	-
कुल जम्मा	१०५,९३४,६७०,८४६	९६,९६२,००७,५५६	१०५,९३४,६७०,८४६	९६,९६२,००७,५५६

४.७.४: जोखिम व्यवस्था (Allowance for Impairment)

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
निर्दिष्ट जोखिम व्यवस्था Specific Allowance for Impairment				
साउन १ को मौज्जात	१,७०५,४५५,१४७	२,१३६,१४७,३३४	१,७०५,४५५,१४७	२,१३६,१४७,३३४
यस वर्षको जोखिम व्यवस्था				
यस वर्षको जम्मा	-	-	-	-
यस वर्षको फिर्ता	(९९३,८६०,६११)	(४३०,६९२,१८७)	(९९३,८६०,६११)	(४३०,६९२,१८७)
अपलेखन	(७,२२२,९५३)		(७,२२२,९५३)	
विदेशी मुद्रा विनिमय दरले जोखिम व्यवस्था घट/बढ	-	-	-	-
अन्य परिवर्तन	-	-	-	-
आषाढ मसान्तको मौज्जात	७०४,३७१,५८३	१,७०५,४५५,१४७	७०४,३७१,५८३	१,७०५,४५५,१४७
सामुहिक हानी नोक्सानी व्यवस्था				
साउन १ को मौज्जात	१,४४८,३९६,२६७	१,१५०,२८८,७१३	१,४४८,३९६,२६७	१,१५०,२८८,७१३
यस वर्षको जोखिम व्यवस्था				
यस वर्षको जम्मा/(फिर्ता)	२०१,१६९,८४४	२९,८१०,५५४	२०१,१६९,८४४	२९,८१०,५५४
विदेशी मुद्रा विनिमय दरले जोखिम व्यवस्था घट/बढ	-	-	-	-
अन्य परिवर्तन	-	-	-	-
आषाढ मसान्तको मौज्जात	१,६४९,५६६,१११	१,४४८,३९६,२६७	१,६४९,५६६,१११	१,४४८,३९६,२६७
जम्मा जोखिम व्यवस्था	२,३५३,९३७,६९४	३,१५३,८५१,४१४	२,३५३,९३७,६९४	३,१५३,८५१,४१४

धितोपत्रमा (Securities) लगानी
४.८

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
परिशोधित मूल्यमा मूल्याङ्कन गरिएको धितोपत्रमा लगानी	१७,०३४,२१३,८५२	१८,१५६,७७०,८११	१६,९८१,४५९,८५२	१८,१५०,७७०,८११
अन्य विस्तृत आमदानी हिसाबबाट उचित मोल FTVOCI मा मूल्याङ्कन गरिएको धितोपत्रमा लगानी	१,८६३,५९६,४६३	१,९७२,२८६,५२७	१,८६३,५९६,४६३	१,९७२,२८६,५२७
जम्मा	१८,८९७,८१०,३१५	२०,१२९,०५७,३३८	१८,८४५,०५६,३१५	२०,१२३,०५७,३३८

४.८.१: परिशोधित (Amortized) मूल्यमा मूल्याङ्कन गरिएको धितोपत्रमा लगानी

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
ऋणपत्र	५२,७५४,०००	६,०००,०००	-	-
सरकारी ऋण पत्र	११,८४९,६६३,१९५	१०,०२८,६३९,४१७	११,८४९,६६३,१९५	१०,०२८,६३९,४१७
सरकारी ट्रेजरी बिल	५,१३१,७९६,६५७	८,१२२,१३१,३९४	५,१३१,७९६,६५७	८,१२२,१३१,३९४
नेपाल राष्ट्र बैंकको ऋण पत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-	-	-
अन्य	-	-	-	-
घटाउने: हानी नोक्सानी व्यवस्था	-	-	-	-
जम्मा	१७,०३४,२१३,८५२	१८,१५६,७७०,८११	१६,९८१,४५९,८५२	१८,१५०,७७०,८११

४.८.२: अन्य विस्तृत आमदानी हिसाबबाट उचित मोल (FTVOCI) मा मूल्याङ्कन गरिएको धितोपत्रमा लगानी

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
इक्विटी उपकरणहरू	-	-	-	-
सूचीकृत	१,७९२,९०३,५६३	१,९०७,१७०,४२७	१,७९२,९०३,५६३	१,९०७,१७०,४२७
सूचीकृत नगरिएका	७०,६९२,९००	६५,११६,१००	७०,६९२,९००	६५,११६,१००
जम्मा	१,८६३,५९६,४६३	१,९७२,२८६,५२७	१,८६३,५९६,४६३	१,९७२,२८६,५२७



४.८.३ शेयर, डिविडन्ड तथा बण्डमा लगानीको विवरण

विवरण	समूह				बैंक				
	आषाढ २०७९		आषाढ २०७८		आषाढ २०७९		आषाढ २०७८		
	परल मोल रू.	बजार मूल्य अनुसार रू.	परल मोल रू.	बजार मूल्य अनुसार रू.	परल मोल रू.	बजार मूल्य अनुसार रू.	परल मोल रू.	बजार मूल्य अनुसार रू.	
सूचीकृत भएको इन्भेस्टीमा भएको लगानी									
डिभिडन्ड लघुवित्त वित्तीय संस्था लि. २२,३२२ साधारण शेयर रू.१०० का दरले १,९०९,८५७ संस्थापक शेयर रू.१०० का दरले	१६,५८४,७६४	१,३५३,८१४,६७२	१६,६२०,१९३	१,४६०,७६०,३१४	१६,५८४,७६४	१,३५३,८१४,६७२	१६,६२०,१९३	१,४६०,७६०,३१४	
हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कं. लि. ६३,७२० साधारण शेयर रू.१०० का दरले	६,०८२,४००	१२,७४४,०००	२,८९६,४००	१४,३०४,१४०	६,०८२,४००	१२,७४४,०००	२,८९६,४००	१४,३०४,१४०	
आरएमडिसि लघुवित्त वित्तीय संस्था लि. २०५,२२७ संस्थापक शेयर रू.१०० का दरले	८,५९८,९४४	६,७०९,२२९	८,५९८,९४४	५५,९२४,५२१	८,५९८,९४४	६,७०९,२२९	८,५९८,९४४	५५,९२४,५२१	
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लि. १,०४७ संस्थापक शेयर रू.१०० का दरले	१०४,७००	५९०,५०८	१०४,७००	१९५,७८९	१०४,७००	५९०,५०८	१०४,७००	१९५,७८९	
आरएमडिसि लघुवित्त वित्तीय संस्था लि. ९६६,१८६ संस्थापक शेयर रू.१०० का दरले	६५,५१६,४००	३१८,८४१,३८०	६५,५१६,४००	२८९,८५५,८३०	६५,५१६,४००	३१८,८४१,३८०	६५,५१६,४००	२८९,८५५,८३०	
एन.आई.बी.एल. सम्वृद्धि फन्ड २,०८६,६९४ युनिट रू. १० का दरले	-	-	२०,८६६,९४०	२९,९६४,९२६	-	-	२०,८६६,९४०	२९,९६४,९२६	
ग्लोबल आइएमइ समूह स्किम १ २३७,३२८ युनिट रू. १० का दरले	२,३७३,२८०	२,३७३,२८०	२,३७३,२८०	४,८९३,०१२	२,३७३,२८०	२,३७३,२८०	२,३७३,२८०	४,८९३,०१२	
नविल इन्भेस्टी फन्ड १,१२६,५०४ युनिट रू. १० का दरले	११,२६५,०४०	११,२६५,०४०	११,२६५,०४०	१६,४४६,९५८	११,२६५,०४०	११,२६५,०४०	११,२६५,०४०	१६,४४६,९५८	
एन.एम.बी. हाईबिड फन्ड एल १ १,२६१,९२१ युनिट रू. १० का दरले	१२,६१९,२१०	१४,१३३,५१५	१२,६१९,२१०	१७,२२४,२२२	१२,६१९,२१०	१४,१३३,५१५	१२,६१९,२१०	१७,२२४,२२२	
एन.आई.बी.एल प्रगति फन्ड १,०२७,४०७ युनिट रू. १० का दरले	१०,२७४,०७०	१०,२९४,६१८	१०,२७४,०७०	१५,२५६,९९४	१०,२७४,०७०	१०,२९४,६१८	१०,२७४,०७०	१५,२५६,९९४	
लक्ष्मी इन्भेस्टी फन्ड १७४,४८७ युनिट रू. १० का दरले	१,७४४,८७०	१,७३७,३२१	१,७४४,८७०	२,४२१,७२१	१,७४४,८७०	१,७३७,३२१	१,७४४,८७०	२,४२१,७२१	
सूचीकृत नभएको इन्भेस्टीमा भएको लगानी									
नेशनल बैंकिङ ट्रेनिङ इन्स्टिट्युट ३६,६९७ संस्थापक शेयर रू.१०० का दरले	३,६६९,७००	३,६६९,७००	३,६६९,७००	३,६६९,७००	३,६६९,७००	३,६६९,७००	३,६६९,७००	३,६६९,७००	
कर्जा सूचना केन्द्र लि. ३०७,७०७ संस्थापक शेयर रू.१०० का दरले	२,४४७,५००	३०,७७०,७००	२,४४७,५००	३०,७७०,७००	२,४४७,५००	३०,७७०,७००	२,४४७,५००	३०,७७०,७००	
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लि. १६०,००० संस्थापक शेयर रू.१०० का दरले	१६,०००,०००	१६,०००,०००	१६,०००,०००	१६,०००,०००	१६,०००,०००	१६,०००,०००	१६,०००,०००	१६,०००,०००	
नेपाल क्लियरिंग हाउस लि. २०२,५२५ संस्थापक शेयर रू.१०० का दरले	५,३५१,५००	२०,२५२,५००	५,३५१,५००	१४,६७५,७००	५,३५१,५००	२०,२५२,५००	५,३५१,५००	१४,६७५,७००	
जम्मा	१६,२,६,४२,३७८	१,८६,३,५,९६,४६३	१६,२,६,४२,३७८	१,९,७,२,८६,५२७	१६,२,६,४२,३७८	१,८६,३,५,९६,४६३	१६,२,६,४२,३७८	१,९,७,२,८६,५२७	

चालु कर सम्पत्ति

४.९

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
चालु कर सम्पत्ति				
चालु वर्षको आय कर सम्पत्ति	८७३,८७४,९४३	९०१,०२०,६३५	८६७,४७५,७२२	८८७,०६८,०३८
गत वर्षहरुको कर सम्पत्ति	२१६,६३४,२८३	१५०,८७७,०८०	२१४,४७४,१३१	१४७,६८२,०६१
चालु कर दायित्व		-		
चालु वर्षको आयकर दायित्व	१,०२९,५३४,२६६	८४४,२५४,२३०	१,०१८,६१०,५४३	८२९,२६६,७६६
गत वर्षहरुको कर दायित्वहरु	-	११,११७,०४४	-	११,११७,०४४
जम्मा	६०,९७४,९६०	१९६,५२६,४४१	६३,३३९,३१०	१९४,३६६,२८९

सहायक कम्पनीमा लगानी

४.१०

विवरण	बैंक	
	आषाढ २०७९	आषाढ २०७८
सूचीकृत सहायक कम्पनीमा लगानी	-	-
सूचीकृत नभएका सहायक कम्पनीमा लगानी	१४०,०००,०००	१४०,०००,०००
जम्मा लगानी	१४०,०००,०००	१४०,०००,०००
घटाउने : जोखिम व्यवस्था	-	-
खुद किताबी मूल्य	१४०,०००,०००	१४०,०००,०००

४.१०.१: सूचीकृत भएका सहायक कम्पनीमा लगानी

विवरण	बैंक			
	आषाढ २०७९		आषाढ २०७८	
	लागत मूल्य	फेयर भेल्यु	लागत मूल्य	फेयर भेल्यु
..... लि,	-	-	-	-
..... शेयर प्रति	-	-	-	-
..... लि,	-	-	-	-
..... शेयर प्रति	-	-	-	-
जम्मा	-	-	-	-

४.१०.२: सूचीकृत नभएका सहायक कम्पनीमा लगानी

विवरण	बैंक			
	आषाढ २०७९		आषाढ २०७८	
	लागत मूल्य	फेयर भेल्यु	लागत मूल्य	फेयर भेल्यु
वि. ओ. के. क्यापिटल मार्केट लि. १,४००,००० शेयर प्रति शेयर रु. १००	१४०,०००,०००	१४०,०००,०००	१४०,०००,०००	१४०,०००,०००
..... लि, शेयर प्रति	-	-	-	-
जम्मा	१४०,०००,०००	१४०,०००,०००	१४०,०००,०००	१४०,०००,०००

४.१०.३: बैंकको सहायक कम्पनीहरुको जानकारी

विवरण	बैंक	
	बैंकको स्वामित्वको प्रतिशत	
	आषाढ २०७९	आषाढ २०७८
वि. ओ. के. क्यापिटल मार्केट लि.,	६६.६७%	६६.६७%
..... लि,	-	-
..... लि,	-	-
..... लि,	-	-
जम्मा	६६.६७%	६६.६७%

४.१०.४: सहायक कम्पनीहरुको गैर नियन्त्रित स्वार्थ

विवरण	समूह	
	आषाढ २०७९	आषाढ २०७८
	वि. ओ. के. क्यापिटल मार्केट लि.,	वि. ओ. के. क्यापिटल मार्केट लि.,
गैह्र नियन्त्रित स्वार्थसंग रहेको इक्विटी स्वार्थमा (%)	३३.३३%	३३.३३%
यस वर्षको नाफा (नोक्सान) बाँडफाँड	३,०३८,७५३	१३,२०५,५०४
आषाढ अन्त्यमा गैह्र नियन्त्रित स्वार्थसंग रहेको संचित मौज्जात	७५,८४९,१८७	८५,३८९,३९१
गैह्र नियन्त्रित स्वार्थलाई भुक्तानी गरिएको लाभांश	(१२,६००,०००)	(३,१५०,०००)

सम्बद्ध कम्पनीमा लगानी

४.११

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
सूचीकृत सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-
सूचीकृत नभएका सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-
जम्मा लगानी	-	-	-	-
घटाउने : जोखिम व्यवस्था	-	-	-	-
खुद किताबी मूल्य	-	-	-	-

४.११.१: सूचीकृत भएका सम्बद्ध कम्पनीमा गरिएको लगानी

विवरण	समूह			
	आषाढ २०७९		आषाढ २०७८	
	लागत मूल्य	फेयर भेल्यु	लागत मूल्य	फेयर भेल्यु
..... लि,	-	-	-	-
..... शेयर प्रति	-	-	-	-
..... लि,	-	-	-	-
..... शेयर प्रति	-	-	-	-
जम्मा	-	-	-	-

४.११.१: सूचीकृत भएका सम्बद्ध कम्पनीमा गरिएको लगानी

विवरण	बैंक			
	आषाढ २०७९		आषाढ २०७८	
	लागत मूल्य	फेयर भेल्यु	लागत मूल्य	फेयर भेल्यु
..... लि,	-	-	-	-
..... शेयर प्रति	-	-	-	-
..... लि,	-	-	-	-
..... शेयर प्रति	-	-	-	-
जम्मा	-	-	-	-

४.११.२: सूचीकृत नभएका सम्बद्ध कम्पनीमा गरिएको लगानी

विवरण	समूह			
	आषाढ २०७९		आषाढ २०७८	
	लागत मूल्य	फेयर भेल्यु	लागत मूल्य	फेयर भेल्यु
..... लि,	-	-	-	-
..... शेयर प्रति	-	-	-	-
..... लि,	-	-	-	-
..... शेयर प्रति	-	-	-	-
जम्मा	-	-	-	-

४.११.२: सूचीकृत नभएका सम्बद्ध कम्पनीमा गरिएको लगानी

विवरण	बैंक			
	आषाढ २०७९		आषाढ २०७८	
	लागत मूल्य	फेयर भेल्यु	लागत मूल्य	फेयर भेल्यु
..... लि,	-	-	-	-
..... शेयर प्रति	-	-	-	-
..... लि,	-	-	-	-
..... शेयर प्रति	-	-	-	-
जम्मा	-	-	-	-



४.११.३: बैंकका सम्बद्ध कम्पनीहरूको जानकारी

विवरण	समूह		बैंक	
	स्वामित्वको प्रतिशत		स्वामित्वको प्रतिशत	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
..... लि,	-	-	-	-
..... लि,	-	-	-	-
..... लि,	-	-	-	-
..... लि,	-	-	-	-
..... लि,	-	-	-	-

४.११.४: सम्बद्ध कम्पनीहरूको इक्विटी मूल्य

विवरण	समूह	
	आषाढ २०७९	आषाढ २०७८
..... लि,	-	-
..... लि,	-	-
..... लि,	-	-
..... लि,	-	-

लगानी जायजेथा

४.१२

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
उचित मोल (Fair Value) मा मूल्याङ्कन गरिएको लगानी जायजेथा				
साउन १ को मौज्दात	-	-	-	-
यस वर्षको थप/(विक्रि)	-	-	-	-
यस वर्षको उचित मोलमा खुद परिवर्तन	-	-	-	-
समायोजन/स्थानान्तरण	-	-	-	-
खुद रकम	-	-	-	-
परल मोलमा मूल्याङ्कन गरिएको लगानी जायजेथा				
साउन १ को मौज्दात	२४,६५८,४२५	२४,६५८,४२५	२४,६५८,४२५	२४,६५८,४२५
यस वर्षको थप/(विक्रि)	१७,७३९,७२२	-	१७,७३९,७२२	-
समायोजन/स्थानान्तरण	-	-	-	-
संचित ह्यासकट्टी	-	-	-	-
संचित जोखिम व्यवस्था	-	-	-	-
खुद रकम	४२,३९८,१४७	२४,६५८,४२५	४२,३९८,१४७	२४,६५८,४२५
जम्मा	४२,३९८,१४७	२४,६५८,४२५	४२,३९८,१४७	२४,६५८,४२५

४.१३

सम्पत्ति तथा उपकरणहरू

विवरण	सम्पत्ति										आवाढ २०७८ अन्तर्को अवस्था	
	जग्गा	भवन	लिखकोट सम्पत्ति	कम्प्युटर र सामानहरू	परिवहन साधन	फर्निचर र फिक्चर	संशोधन	संशोधन अन्तर्गत उपकरणहरू	सम्पत्ति प्रयोग गर्ने अधिकार	आवाढ २०७९ अन्तर्को अवस्था		
परल मोल												
साउन १, २०७७ को मौज्जात	१९१,१३१,७९३	२८७,००९,५८२	१९४,५८७,२१०	१९८,२६५,५८२	३३५,४७८,१८२	१०४,४९०,६१७	-	३८७,९१०,७५४	-	-	१,६९,७०८,६८०	
यस बर्ष थप	-	१८३,०३२	१५,५८१,८०६	२०,३५१,५३८	६४,६२१,५०१	४,११८,८१७	-	१२,८४०,८५४	-	-	११,७६९,७५८	
खरिद	-	-	-	-	-	-	-	-	-	-	-	
पूँजीकृत	-	-	-	-	-	-	-	-	-	-	-	
वि. ओ. के क्यापिटल मार्केट लिमिटेड												
यस बर्षको विक्रि	-	-	३,३५,७६३२	१०१,२५०	३,२९९,०००	२४,९९६	-	५७,९३९	-	-	७,३५८,८१७	
समायोजन/पुनःमूल्याङ्कन	-	-	(६,३५,२,०७८)	(९९५,१००)	(४५,९१०,६५९)	(८०८,८६३)	-	(३,२९,१३१)	-	-	(५,७,२८२,८२१)	
आवाढ २०७८ अन्तिमको मौज्जात	१९१,१३१,७९३	२८७,१९२,६१४	२०७,१७४,५७०	२१७,७६३,२००	३३६,४८८,०२४	१०७,७५५,६१७	-	३९७,३२१,३७६	७५,०३९,१३६	२,५१,५१,७६,३४०	१,७६,४,८५,७,२१४	
यस बर्ष थप	-	-	-	-	-	-	-	-	-	-	-	
खरिद	-	१,४३,५,८११	२,५,७०८,६१८	४,५,१६०,८३१	६९,६६७,०००	६,८३१,७७८	-	५,५,३३,६१२	१,२२,२१५,९९२	३,२६,५५,६४२	-	
पूँजीकृत	-	-	-	-	-	-	-	-	-	-	-	
वि. ओ. के क्यापिटल मार्केट लिमिटेड												
यस बर्षको विक्रि	-	-	८०,४८७	३१०,४८७	-	६६,१०५	-	३४९,३११	१९,८१०,३१९	२१,३४३,४७३	-	
समायोजन/पुनःमूल्याङ्कन	-	-	(७,३२,५,९१५)	(१०७,८२०)	(४३,६३४,७००)	(१,५७,९२५)	-	(१२,३२३,५९९)	(४२,७०३,१०५)	(१०७,७४०,९८४)	-	
आवाढ २०७९ अन्तिमको मौज्जात	१९१,१३१,७९३	२८८,६२८,४२५	२२९,२९४,५२४	२६३,०८६,७६८	३८२,५२०,३२४	११३,११७,५२५	-	४४०,९१२,७८०	८४,६४३,४२२	२,७५,३३४,४८१	१,७६,४,८५,७,२१४	
हास कट्टी र हानी नोक्सानी												
साउन १, २०७७ को मौज्जात	-	५८,००३,२६५	९६,३०४,००९	१,७२,८७४,८२६	१,४६,७४६,०४०	९०,२८५,३९४	-	२९,४,९८५,०३७	-	-	८५,९,१६,६११	
सालको हानी नोक्सानी	-	-	-	-	-	-	-	-	-	-	-	
सातको हासकट्टी	-	५,०६३,२६६	२०,३२०,३२५	११,८३७,१९२	४२,५४६,९१७	६,०८२,९०९	-	२६,७०३,२५७	-	-	११२,५५,३,८७३	
विक्रि	-	-	(६,०१,२,४१८)	(९९,५,१००)	(३४,०४६,४७७)	(७९,५,१५८)	-	(२,७९,३२५)	-	-	(४४,६४,४७८)	
समायोजन	-	-	-	-	-	-	-	-	-	-	-	
आवाढ २०७८ अन्तिमको मौज्जात	-	६३,०६६,५३१	११०,६११,९१६	१,८३,७६९,९५८	१,५५,२४६,४९०	९५,५७३,१५५	-	३१८,८९१,९६९	३००,८६५,०६६	१,२२,७,९७,०९२	९२,७,१०,७,००६	
सालको हानी नोक्सानी	-	-	-	-	-	-	-	-	-	-	-	
सातको हासकट्टी	-	५,०९,०,५४१	२१,४२१,३०६	१४,१३७,०१९	४४,३५१,९०९	५,२८२,५५४	-	२८,३३६,५७०	८८,१०४,१४९	२०६,७२३,९५५	-	
विक्रि	-	-	(५,६९,६९२)	(१०७,८२०)	(२५,७९९,२२२)	(१,५७,९२५)	-	(१२,७०३,१०५)	(४२,७०३,१०५)	(८७,५४२,४८१)	-	
समायोजन	-	-	-	-	-	-	-	-	-	-	-	
आवाढ २०७९ अन्तिमको मौज्जात	-	६८,१५,७,०७२	१२९,३३३,६१०	१,९७,७४६,१५७	१,७३,८६९,१७७	९९,२,७९४	-	३३५,०९१,६४२	३४६,२६६,१४०	१,३४,६,७३,५६९	९२,७,१०,७,००६	
पूँजीगत निर्माण २०७८	-	-	-	-	-	-	-	-	-	-	-	
पूँजीगत निर्माण २०७९	-	-	-	-	-	-	-	-	-	-	-	
किताबी मूल्य												
आवाढ २०७८ अन्तिमको मौज्जात	१९१,१३१,७९३	२२४,१२६,०८३	९६,५६२,६५४	३४,००६,३२२	२०१,२४१,५३४	१२,२२२,४२२	-	७८,४६५,४०४	-	-	८३,७,७०,२१२	
आवाढ २०७९ अन्तिमको मौज्जात	१९१,१३१,७९३	२२०,४७१,५३३	९९,९६०,९१४	६५,३४०,६११	२०८,५५१,१७७	१३,८३७,७५१	-	१०४,८२१,२२५	५,०८,५९०,९०६	१,४०,८,९०,९०६	-	



विवरण	बैंक											
	बका	भवन	सिंहहालद सम्पति	कम्प्युटर र सामग्रीहरू	परिवहन साधन	फर्निचर र फिक्चर	सोपानरी	सोपानरी अन्य उपकरणहरू	सम्पति प्रयोग गर्ने अधिकार	आपाठ २०७९ अन्तर्को सम्पत्ता	आपाठ २०७८ अन्तर्को सम्पत्ता	
परल मौल												
साउन १, २०७७ को मौज्जात	१९१,१३१,७९३	२८७,००९,५८२	१९०,४६७,४३१	१९६,४३८,५०७	३२९,३४३,१८२	१०२,८२६,९५३	-	३८५,११९,८५१	-	-	१,६८२,३३७,२९९	
यस वर्ष थप												
खरिद	-	१,८३,०३२	१५,५८१,८०६	२०,३५१,५३८	६,४६,२१,५०१	४,११,८८,११७	-	१२,८४०,८५४	-	-	११७,६९७,४८८	
पूँजीकृत	-	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको विक्रि	-	-	(२,२३२,२९९)	(९९५,१००)	(४०,९६५,६५९)	(८०,८८,६६३)	-	(३,२९९,१३१)	-	-	(४८,२१८,०५२)	
समायोजन/भुनमुल्याङ्कन	-	-	-	-	-	-	-	-	-	-	-	
आपाठ २०७८ अन्तिमको मौज्जात	१९१,१३१,७९३	२८७,१९२,६१४	२०३,८१६,९३८	२१५,७९४,९४५	३५२,९९९,०२४	१०६,१३६,९०७	-	३९७,७४४,५७४	७४,०३१,१३६	२,५०२,१३५,४३१	१,७४१,८१६,७९५	
यस वर्ष थप												
खरिद	-	१,४३५,८११	२५,७०८,६१८	४५,१६०,८३१	६९,६६७,०००	६,८३१,७७८	-	४५,५३५,६१२	१२२,२१५,९९२	३२६,५५५,४४२	-	
पूँजीकृत	-	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको विक्रि	-	-	(७,३२,९१५)	(१०७,८२०)	(४३,६३३,७००)	(१,५७५,९२५)	-	(१२,३२३,५१९)	(४२,७०३,१०५)	(१०७,७४०,९८४)	-	
समायोजन/भुनमुल्याङ्कन	-	-	-	-	-	-	-	-	-	-	-	
आपाठ २०७९ अन्तिमको मौज्जात	१९१,१३१,७९३	२८८,६२८,४२५	२२२,१२९,९२१	२६०,६४७,९५६	३७९,०३१,३२४	१११,३६३,७६०	-	४३७,९५९,६८७	८२,९८३,०२३	२,७२०,९५०,५८९	१,७४१,८१६,७९५	
हास कट्टी र हानी नोक्सानी												
साउन १, २०७७ को मौज्जात	-	५८,००३,२२५	९२,१८४,२३०	१७१,५००,१८७	१४३,९४७,७९५	८९,३४५,९०५	-	२९४,१७२,०५४	-	-	८४९,४५३,३६७	
सालको हानी नोक्सानी	-	-	-	-	-	-	-	-	-	-	-	
सालको हासकट्टी	-	५,०२३,२६६	२०,२९०,०३३	११,४८२,६०६	४२,०९१,८५३	५,८१९,३३९	-	२६,३००,९६०	-	-	११०,९७५,६६४	
विक्रि	-	-	(१,८९२,६३९)	(९९५,१००)	(३०,९९९,३९७)	(७९५,१५८)	-	(२,७६६,३२५)	-	-	(३७,४७८,६१९)	
समायोजन	-	-	-	-	-	-	-	-	-	-	-	
आपाठ २०७८ अन्तिमको मौज्जात	-	६३,०२६,५३१	११०,५८१,६२४	१८२,२८७,९९३	१५४,९७०,१८१	९४,३६३,६८६	-	३१७,६७९,६८९	३००,८६५,०९६	१,२२३,८११,५०७	९२२,९४६,४१२	
सालको हानी नोक्सानी	-	-	-	-	-	-	-	-	-	-	-	
सालको हासकट्टी	-	५,०९०,५११	२०,९९२,३७८	१३,८६६,१७१	४३,८५२,३९०	५,०१८,०६५	-	२७,८२३,२३३	८६,१२३,११७	२०२,७८१,९०२	-	
विक्रि	-	-	(५,६९९,६१२)	(१०७,८२०)	(२५,७२९,२२२)	(१,५७५,९२५)	-	(१२,१३३,७९७)	(४२,७०३,१०५)	(८७,९५२,४८१)	-	
समायोजन	-	-	-	-	-	-	-	-	-	-	-	
आपाठ २०७९ अन्तिमको मौज्जात	-	६८,१५७,०७२	१२५,८७४,६९०	१९६,०४६,०४४	१७९,०९३,३४९	९७,८०५,८२६	-	३३३,३३९,१२४	३४४,२८५,१०८	१,३३६,६४०,९२८	९२२,९४६,४१२	
पूँजीगत निर्माण २०७८	-	-	-	-	-	-	-	-	-	-	-	
पूँजीगत निर्माण २०७९	-	-	-	-	-	-	-	-	-	-	-	
किताबी मूल्य												
आपाठ २०७८ अन्तिमको मौज्जात	१९१,१३१,७९३	२२४,१२६,०८३	९३,२३५,३१४	३३५,०७७,२५२	१९८,०२८,८४३	११,७७३,२२१	-	७७,०६७,८८६	-	-	८२८,८७०,३९२	
आपाठ २०७९ अन्तिमको मौज्जात	१९१,१३१,७९३	२२०,४७५,३३३	९६,२५५,२११	६४,८०१,९१२	२०५,९३७,९७५	१३,५८६,९३४	-	१०४,५७७,५३४	४८५,५४६,९१५	१,३८२,३०९,६६७	-	

ख्याति र अमूर्त सम्पत्ति

४.१४

विवरण	समूह					
	ख्याती	सफ्टवेयर		अन्य	आषाढ २०७९ अन्त्यको जम्मा	आषाढ २०७८ अन्त्यको जम्मा
		खरिद	विकास			
परल मोल						
आषाढ २०७७ अन्तिमको मौज्जात	२,१९३,२७३	१५५,३३४,४८०	-	-	-	१५७,५२७,७५३
यस वर्ष थप						
खरिद	-	२८,६३८,७२०	-	-	-	२८,६३८,७२०
पूँजीकृत	-	-	-	-	-	-
वि. ओ. के क्यापिटल मार्केट लिमिटेड	-	१४,६९०	-	-	-	१४,६९०
यस वर्षको विक्रि	-	-	-	-	-	-
समायोजन / पुनःमूल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७८ अन्तिमको मौज्जात	२,१९३,२७३	१८३,९८७,८९०	-	-	१८६,१८१,१६३	१८६,१८१,१६३
यस वर्ष थप						
खरिद	-	६,१७०,६५५	-	-	६,१७०,६५५	-
पूँजीकृत	-	-	-	-	-	-
वि. ओ. के क्यापिटल मार्केट लिमिटेड	-	९७,३१४	-	-	९७,३१४	-
यस वर्षको विक्रि	-	-	-	-	-	-
समायोजन / पुनःमूल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७९ अन्तिमको मौज्जात	२,१९३,२७३	१९१,१२९,८५९	-	-	१९३,३२३,१३२	१८६,१८१,१६३
हास कट्टी र हानी नोक्सानी						
आषाढ २०७७ अन्तिमको मौज्जात	-	१३८,०६१,६९९	-	-	-	१३८,०६१,६९९
सालको हानी नोक्सानी	-	-	-	-	-	-
सालको परिशोधन	-	१०,६०४,९०१	-	-	-	१०,६०४,९०१
यस वर्षको विक्रि	-	-	-	-	-	-
समायोजन / पुनःमूल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७८ अन्तिमको मौज्जात	-	१४८,६६६,६००	-	-	१४८,६६६,६००	१४८,६६६,६००
सालको हानी नोक्सानी	-	-	-	-	-	-
सालको परिशोधन	-	११,१२७,८३७	-	-	११,१२७,८३७	-
यस वर्षको विक्रि	-	-	-	-	-	-
समायोजन / पुनःमूल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७९ अन्तिमको मौज्जात	-	१५९,७९४,४३७	-	-	१५९,७९४,४३७	१४८,६६६,६००
पूँजीगत निर्माण						
किताबी मूल्य						
आषाढ २०७८ अन्तिमको मौज्जात	२,१९३,२७३	३५,३२९,२९५	-	-	-	३७,५१४,५६८
आषाढ २०७९ अन्तिमको मौज्जात	२,१९३,२७३	३१,३३५,४२५	-	-	३३,५२८,६९८	-

विवरण	बैंक					
	ख्याती	सफ्टवेयर		अन्य	आषाढ २०७९ अन्त्यको जम्मा	आषाढ २०७८ अन्त्यको जम्मा
		खरिद	विकास			
परल मोल						
आषाढ २०७७ अन्तिमको मौज्जात	-	१५४,४०२,७९६	-	-	-	१५४,४०२,७९६
यस वर्ष थप						
खरिद	-	२८,६३८,७२०	-	-	-	२८,६३८,७२०
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको विक्रि	-	-	-	-	-	-
समायोजन / पुनःमूल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७८ अन्तिमको मौज्जात	-	१८३,०४१,५१६	-	-	१८३,०४१,५१६	१८३,०४१,५१६
यस वर्ष थप						
खरिद	-	६,१७०,६५५	-	-	६,१७०,६५५	-
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको विक्रि	-	-	-	-	-	-
समायोजन / पुनःमूल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७९ अन्तिमको मौज्जात	-	१८९,२१२,१७१	-	-	१८९,२१२,१७१	१८३,०४१,५१६
हास कट्टी र हानी नोक्सानी						
आषाढ २०७७ अन्तिमको मौज्जात	-	१३७,७०६,५५८	-	-	-	१३७,७०६,५५८
सालको हानी नोक्सानी	-	-	-	-	-	-
सालको परिशोधन	-	१०,४०१,३७५	-	-	-	१०,४०१,३७५
यस वर्षको विक्रि	-	-	-	-	-	-
समायोजन / पुनःमूल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७८ अन्तिमको मौज्जात	-	१४८,१०७,९३३	-	-	१४८,१०७,९३३	१४८,१०७,९३३
सालको हानी नोक्सानी	-	-	-	-	-	-
सालको परिशोधन	-	१०,८२८,३४८	-	-	१०,८२८,३४८	-
यस वर्षको विक्रि	-	-	-	-	-	-
समायोजन / पुनःमूल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७९ अन्तिमको मौज्जात	-	१५८,९३६,२८१	-	-	१५८,९३६,२८१	१४८,१०७,९३३
पूँजीगत निर्माण						
किताबी मूल्य						
आषाढ २०७८ अन्तिमको मौज्जात	-	३४,९३३,५८८	-	-	-	३४,९३३,५८८
आषाढ २०७९ अन्तिमको मौज्जात	-	३०,२७५,८९३	-	-	३०,२७५,८९३	-



स्थगन कर सम्पत्ति

४.१५

विवरण	समूह			बैंक		
	आषाढ २०७९			आषाढ २०७९		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	स्थगन कर सम्पत्ति/(दायित्व)	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	स्थगन कर सम्पत्ति/(दायित्व)
अस्थाई भिन्नतामा स्थगन कर						
बैंक तथा वित्तिय संस्थालाई दिएको कर्जा तथा सापटी	-	-	-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी	-	-	-	-	-	-
लगानी जायजेथा	-	-	-	-	-	-
लगानी सेक्युरिटीज	-	५०६,७६३,९६९	(५०६,७६३,९६९)	-	५१०,२६६,२२५	(५१०,२६६,२२५)
सम्पत्ति तथा उपकरण	-	१८५,२४९,८७६	(१८५,२४९,८७६)	-	१७९,६१६,८६६	(१७९,६१६,८६६)
परिभाषित कर्मचारी लाभ योजना	६५,७१०,८१६	-	६५,७१०,८१६	६५,०६७,०४४	-	६५,०६७,०४४
लिज दायित्व	१७२,८०५,९८६	-	१७२,८०५,९८६	१६७,०४१,४२६	-	१६७,०४१,४२६
व्यवस्था	-	-	-	-	-	-
अन्य अस्थायी भिन्नताहरु	-	-	-	-	-	-
अस्थाई भिन्नतामा स्थगन कर	२३८,५१६,८०२	६९२,०१३,८४५	(४५३,४९७,०४३)	२३२,१०८,४७०	६८९,९०३,०९१	(४५७,७९४,६२१)
गत वर्षको बाँकी कर घाटामा स्थगन कर	-	-	-	-	-	-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर	-	-	-	-	-	-
खुद स्थगन कर सम्पत्ति/(दायित्व), आषाढ २०७९	-	-	(४५३,४९७,०४३)	-	-	(४५७,७९४,६२१)
स्थगन कर (सम्पत्ति)/दायित्व, साउन १, २०७८	-	-	४९०,८०७,४८०	-	-	४८६,७०२,४१२
यस वर्ष सिर्जित (घट)/बढ	-	-	(३७,३१०,४३७)	-	-	(२८,९०७,७९१)
नाफा नोक्सान खातामा देखाइएको स्थगन कर खर्च/(आय)	-	-	(१,२७५,३२०)	-	-	७१०७,१३९
अन्य विस्तृत आयमा देखाइएको स्थगन कर खर्च/(आय)	-	-	(३६,०३५,११७)	-	-	(३६,०१४,९३०)
इन्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आय)	-	-	-	-	-	-

विवरण	समूह			बैंक		
	आषाढ २०७८			आषाढ २०७८		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	स्थगन कर सम्पत्ति/(दायित्व)	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	स्थगन कर सम्पत्ति/(दायित्व)
अस्थाई भिन्नतामा स्थगन कर						
बैंक तथा वित्तिय संस्थालाई दिएको कर्जा तथा सापटी	-	-	-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी	-	-	-	-	-	-
लगानी जायजेथा	-	-	-	-	-	-
लगानी सेक्युरिटीज	-	५३७,५७८,३३३	(५३७,५७८,३३३)	-	५३७,५७८,३३३	(५३७,५७८,३३३)
सम्पत्ति तथा उपकरण	-	२८,१४३,८७७	(२८,१४३,८७७)	-	२८,१०७,३३७	(२८,१०७,३३७)
परिभाषित कर्मचारी लाभ योजना	६१,०४६,१९८	-	६१,०४६,१९८	६०,५९५,५२७	-	६०,५९५,५२७
लिज दायित्व	७,३५६,२९५	-	७,३५६,२९५	७,३५६,२९५	-	७,३५६,२९५
व्यवस्था	-	-	-	-	-	-
अन्य अस्थायी भिन्नताहरु	-	४,५१९,१९९	(४,५१९,१९९)	-	-	-
अस्थाई भिन्नतामा स्थगन कर	६८,४०२,४९३	५७०,२४१,४०९	(४०१,८३८,९१६)	६७,९५१,८२२	५६५,६८५,६७०	(४९७,७३३,८४८)
गत वर्षको बाँकी कर घाटामा स्थगन कर	-	-	-	-	-	-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर	-	-	-	-	-	-
खुद स्थगन कर सम्पत्ति/(दायित्व), आषाढ २०७८	-	-	(४०१,८३८,९१६)	-	-	(४९७,७३३,८४८)
स्थगन कर (सम्पत्ति)/दायित्व, साउन १, २०७७	-	-	१९४,३१८,२७७	-	-	१९२,८३५,६६४
यस वर्ष सिर्जित (घट)/बढ	-	-	३०७,५२०,६३९	-	-	३०४,८९८,१८४
नाफा नोक्सान खातामा देखाइएको स्थगन कर खर्च/(आय)	-	-	(२४,३९४,४४४)	-	-	(२७,०७०,५५१)
अन्य विस्तृत आयमा देखाइएको स्थगन कर खर्च/(आय)	-	-	३३१,९१५,०८३	-	-	३३१,९६८,७३५
इन्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आय)	-	-	-	-	-	-

अन्य सम्पत्ति
४.१६

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
विक्रीका लागि उपलब्ध सम्पत्ति	-	-	-	-
अन्य गैर बैकिङ्ग सम्पत्तिहरू	-	-	-	-
भुक्तानी हुन बाँकी विल्स	-	-	-	-
उठ्न बाँकी आसामी	१९५,१३७,३६८	३१७,८५८,६७२	१९४,७४२,९७८	३१६,८०१,९१४
लिन बाँकी आम्दानी	१०,१३३,७३३	९७२,८७७	-	-
अग्रिम भुक्तानी तथा निक्षेप	२१६,४०५,५८५	५७,१०७,०७८	३५२,०७७,२६१	५४,२४१,२१७
आयकर जम्मा	६५,४३१,४७८	५४,९३६,७२७	६५,४३१,४७८	५४,९३६,७२७
स्थगन कर्मचारी खर्च	६३६,६७८,२९९	४४९,५७२,५५४	६३६,६७८,२९९	४४९,५७२,५५४
अन्य	८,५८०,५२३	१७,५३५,८३१	७,३८२,२६९	१६,२०९,६८८
जम्मा	१,१३२,३६६,९८६	८९७,९८३,७३९	१,२५६,३१२,२८५	८९१,७६२,१००

बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी
४.१७

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
नगदी वजारबाट निक्षेप	-	-	-	-
अन्तर बैंक सापटी	-	-	-	-
अन्य बैंक तथा वित्तीय संस्थाबाट निक्षेप	१,५१८,४९३,३५५	९१०,९६१,५८६	१,५१८,४९३,३५५	९१०,९६१,५८६
राफसाफ खाता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	१,५१८,४९३,३५५	९१०,९६१,५८६	१,५१८,४९३,३५५	९१०,९६१,५८६

नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी
४.१८

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
नेपाल राष्ट्र बैंकबाट प्राप्त पुनर्कर्जा	४,२८५,५२८,८४७	६,०५९,०१७,६२७	४,२८५,५२८,८४७	६,०५९,०१७,६२७
स्थायी तरलताको सुविधा	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट लेन्डर अफ लास्ट रिपोर्ट सुविधा	-	-	-	-
पुनः खरिद सम्झौतामा विक्रि गरिएको धितोपत्रहरू	-	-	-	-
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने अन्य बक्यौता	-	-	-	-
जम्मा	४,२८५,५२८,८४७	६,०५९,०१७,६२७	४,२८५,५२८,८४७	६,०५९,०१७,६२७



व्युत्पन्न (Derivatives) वित्तीय उपकरण

४.१९

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
व्यापारिक प्रयोजनको लागी धारण				
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	२४,००४,२४३	-	२४,००४,२४३	-
अन्य	-	-	-	-
जोखिम व्यवस्थापनको निम्ति धारण				
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	२४,००४,२४३	-	२४,००४,२४३	-

ग्राहकको निक्षेप

४.२०

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
संस्थापक ग्राहक	४९,६१७,७४१,८७२	४९,२९९,८८८,००६	४९,८१६,४५९,१८८	४९,३१२,२४४,४३५
मुद्दती निक्षेप	३१,९६३,८८९,०१०	२९,७७०,९३७,७१८	३२,१३०,३८९,०१०	२९,७७०,९३७,७१८
माग निक्षेप	८,३५६,७०२,४७४	८,०७७,०२०,१९०	८,३५६,७०२,४७४	८,०७७,०२०,१९०
चलती निक्षेप	६,३६१,६३७,९६९	८,९५०,५६४,९१३	६,३६३,८५५,२८५	८,९६२,९२१,३४२
अन्य	२,९३५,५१२,४१९	२,५०१,३६५,१८५	२,९३५,५१२,४१९	२,५०१,३६५,१८५
व्यक्तिगत ग्राहक	५९,६२६,९८२,०२९	५४,१०१,१८५,७६८	५९,६२६,९८२,०२९	५४,१०१,१८५,७६८
मुद्दती निक्षेप	३३,३३३,५९५,५६५	२२,२५९,७३०,७५२	३३,३३३,५९५,५६५	२२,२५९,७३०,७५२
वचत निक्षेप	२५,९६७,५५३,२६०	३१,३२१,९४०,४००	२५,९६७,५५३,२६०	३१,३२१,९४०,४००
चलती निक्षेप	३१३,५१६,०३७	५०८,४९४,८७५	३१३,५१६,०३७	५०८,४९४,८७५
अन्य	१२,३१७,१६७	११,०१९,७४१	१२,३१७,१६७	११,०१९,७४१
जम्मा	१०९,२४४,७२३,९०१	१०३,४०१,०७३,७७४	१०९,४४३,४४१,२१७	१०३,४१३,४३०,२०३

४.२०.१: ग्राहकबाट प्राप्त निक्षेपको मुद्रा बमोजिम विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
नेपाली रुपैया	१०७,९२९,१०९,०६६	१०२,२९८,४४७,५८६	१०८,१२७,८२६,३८२	१०२,३१०,८०४,०१५
भारतीय रुपैया	७०,१४६,१३४	४८,६३८,०३१	७०,१४६,१३४	४८,६३८,०३१
अमेरिकन डलर	१,१४९,८२७,८६२	१,०१५,७८८,९९८	१,१४९,८२७,८६२	१,०१५,७८८,९९८
पाउन्ड स्टर्लिङ	२८,५२१,५८७	५,६०३,८२०	२८,५२१,५८७	५,६०३,८२०
यूरो	६७,०१३,९२९	२८,६६२,०४६	६७,०१३,९२९	२८,६६२,०४६
जापानिज ऐन	१५,७७४	१८,५८१	१५,७७४	१८,५८१
चाइनिज युआन	-	-	-	-
अन्य	८९,५४९	३,९१४,७१२	८९,५४९	३,९१४,७१२
जम्मा	१०९,२४४,७२३,९०१	१०३,४०१,०७३,७७४	१०९,४४३,४४१,२१७	१०३,४१३,४३०,२०३

सापटी
४.२१

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
स्वदेशी सापटी				
नेपाल सरकार	-	-	-	-
अन्य संस्था	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-
विदेशी सापटी				
विदेशी बैंक तथा वित्तीय संस्था	३,१९८,७१९,८१३	१,१९८,२४४,३५९	३,१९८,७१९,८१३	१,१९८,२४४,३५९
बहुपक्षिय विकास बैंकहरु	-	-	-	-
अन्य संस्था	-	-	-	-
जम्मा	३,१९८,७१९,८१३	१,१९८,२४४,३५९	३,१९८,७१९,८१३	१,१९८,२४४,३५९
कुल जम्मा	३,१९८,७१९,८१३	१,१९८,२४४,३५९	३,१९८,७१९,८१३	१,१९८,२४४,३५९

व्यवस्था
४.२२

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
लापरवाहीको निमित्त व्यवस्था	-	-	-	-
पुनः संरचनाको निमित्त व्यवस्था	-	-	-	-
चलिरहेको कानुनी तथा कर मुकदमाको निमित्त व्यवस्था	-	-	-	-
अनरियस सम्झौताको निमित्त व्यवस्था	-	-	-	-
अन्य	१५,१६६,१८५	१३,७६६,६६४	१५,१६६,१८५	१३,७६६,६६४
जम्मा	१५,१६६,१८५	१३,७६६,६६४	१५,१६६,१८५	१३,७६६,६६४

४.२२.१: व्यवस्थामा भएको उतार चढाव

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
साउन १, को मौज्जात	१३,७६६,६६४	१८,०९४,६३६	१३,७६६,६६४	१८,०९४,६३६
यस वर्षमा गरिएको व्यवस्था	२,०७४,५२१	-	२,०७४,५२१	-
यस वर्षमा उपयोग गरिएको व्यवस्था	-	-	-	-
यस वर्षमा विपर्यय गरिएको व्यवस्था	(६७५,०००)	(४,३२७,९७२)	(६७५,०००)	(४,३२७,९७२)
सुविधा लिइएको छुट	-	-	-	-
आषाढ अन्त्यको मौज्जात	१५,१६६,१८५	१३,७६६,६६४	१५,१६६,१८५	१३,७६६,६६४

अन्य दायित्व

४.२३

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धी दायित्व	१०५,१९७,८१४	९३,१९०,२४४	१०३,५४०,८२०	९२,०३७,२३०
दिर्घकालीन सेवा विदा वापतको दायित्व	११३,५१६,८८१	१०२,६४१,४१२	११३,३४९,३२५	१०२,३०२,१९०
अल्पकालिन कर्मचारी लाभ	३२१,३५६	१०,०००	-	-
तिर्न बाँकी विल्स	६,७९०,९५५	१७,४१५,७५६	६,७९०,९५५	१७,४१५,७५६
क्रेडिटर्स तथा व्यक्तौता	२३०,९२१,८५०	९०,७७९,२१७	१२७,३९४,१७२	८२,०१९,९७९
निक्षेपमा तिर्न बाँकी व्याज	५३,६२६,०७८	१०२,२७२,७९८	५३,६२६,०७८	१०२,२७२,७९८
सापटीमा तिर्न बाँकी व्याज	-	-	-	-
स्थगन अनुदान आयको दायित्व	-	-	-	-
तिर्न बाँकी लाभांश	१४१,९७९,२८७	१५७,३९१,६७६	१४१,९७९,२८७	१३२,७४६,८७१
वित्तिय लिज अन्तर्गत दायित्व	-	-	-	-
संचालित लिज अन्तर्गत दायित्व	५७६,०१९,९५३	२४,५२०,९८२	५५६,८०४,७५२	२४,५२०,९८२
तिर्न बाँकी कर्मचारी वोनस	३७१,७४६,०९२	२८९,२११,९७८	३७०,४५०,८११	२८२,८४७,५२४
अन्य	५७०,१७१,४८८	२४६,४५२,४३३	५४६,४०९,३३७	२४३,९५४,६८३
जम्मा	२,१७०,२९१,७५४	१,१२३,८८६,४९६	२,०२०,३४५,५३७	१,०८०,११८,०१३

नोट : परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व शिर्षकमा कर्मचारीहरुको निर्दिष्ट लाभ वापतको दायित्व (Defined Benefit Obligation) मा अवकाश कोषमा रु. ६८ करोड ६ लाख जम्मा गरिसकेपछिको खुद दायित्वलाई देखाइएको छ ।

४.२३.१: निर्दिष्ट लाभ (Defined Benefit) दायित्वहरु

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
गैह्र कोषमा आधारित दायित्वको हालको मूल्य	-	-	-	-
कोषमा आधारित दायित्वको हालको मूल्य	७८५,८१६,१७०	६४८,४२५,९६३	७८४,१५९,१७६	६४७,२७२,९४९
कुल दायित्वको हालको मूल्य	७८५,८१६,१७०	६४८,४२५,९६३	७८४,१५९,१७६	६४७,२७२,९४९
सुविधा योजना सम्पत्तिको फेयर भेल्यु	६८०,६१८,३५६	५५५,२३५,७१९	६८०,६१८,३५६	५५५,२३५,७१९
खुद दायित्वको हालको मूल्य	१०५,१९७,८१४	९३,१९०,२४४	१०३,५४०,८२०	९२,०३७,२३०
निर्दिष्ट लाभ दायित्वको लेखिकृत दायित्व	१०५,१९७,८१४	९३,१९०,२४४	१०३,५४०,८२०	९२,०३७,२३०

४.२३.२: योजना सम्पत्ति (Plan Assets)

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
इक्विटी सेक्युरिटीज	-	-	-	-
सरकारी बन्ड	-	-	-	-
बैंक निक्षेप	४०५,५२९,९५४	३३०,०००,०००	४०५,५२९,९५४	३३०,०००,०००
अन्य	२७५,०९६,४०२	२२५,२३५,७९९	२७५,०९६,४०२	२२५,२३५,७९९
जम्मा	६८०,६२६,३५६	५५५,२३५,७९९	६८०,६२६,३५६	५५५,२३५,७९९
योजना सम्पत्तिमा वास्तविक प्रतिफल	४९,६४२,६८०	४५,३२२,४२०	४९,६४२,६८०	४५,३२२,४२०

४.२३.३: निर्दिष्ट लाभ दायित्वमा हालको मूल्यमा परिवर्तन

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
साउन १ मा लाभ योजना दायित्व	६४८,४२५,९६३	५३५,९२३,७९९	६४७,२७२,९४९	५३५,३४३,६३९
Actuarial नोक्सानी/(नाफा)	४७,६३३,९३०	३५,२५९,४७०	४७,५६६,६४०	३५,०८०,६३०
योजनाबाट भुक्तान गरिएको लाभ	(१४,८६५,८७३)	(१५,००२,२२०)	(१४,६४९,०३३)	(१४,९२५,६२०)
चालु सुविधा खर्च र व्याज	१०४,६२२,९५०	९२,२४४,९९४	१०३,९६०,६२०	९१,७७४,३००
आषाढ अन्तिममा लाभ योजना दायित्व	७८५,८१६,९७०	६४८,४२५,९६३	७८४,१५९,९७६	६४७,२७२,९४९

४.२३.४: योजना सम्पत्तिको फेयर भेल्युमा परिवर्तन

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
साउन १ मा योजना सम्पत्तिको फेयर भेल्यु	५५५,२३५,७९९	५०३,५८२,४८९	५५५,२३५,७९९	५०३,५८२,४८९
योजनामा दिएको योगदान	९२,०३७,२३०	३९,७६९,९५८	९२,०३७,२३०	३९,७६९,९५८
सालभर भुक्तान गरिएको लाभ	(१४,६४९,०३३)	(१४,९२५,६२०)	(१४,६४९,०३३)	(१४,९२५,६२०)
Actuarial नाफा (नोक्सान)	६,३४३,७६०	(१०,५०४,७२०)	६,३४३,७६०	(१०,५०४,७२०)
योजना सम्पत्तिबाट अपेक्षित लाभ	४९,६४२,६८०	४५,३२२,४२०	४९,६४२,६८०	४५,३२२,४२०
आषाढ अन्तिमको योजना सम्पत्तिको फेयर भेल्यु	६८०,६२६,३५६	५५५,२३५,७९९	६८०,६२६,३५६	५५५,२३५,७९९

४.२३.५: नाफा नोक्सानमा देखाइएको रकम

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
चालु सुविधा खर्च	५६,६७४,९४२	४९,९४२,९९०	५६,०९३,४९०	४९,५९७,९९०
दायित्वमा व्याज	४७,९४७,२९०	४२,३०२,८००	४७,९४७,२९०	४२,२५६,३९०
योजना सम्पत्तिबाट अपेक्षित लाभ	(४९,६४२,६८०)	(४५,३२२,४२०)	(४९,६४२,६८०)	(४५,३२२,४२०)
जम्मा	६२,९७९,४७२	४६,९२२,४९०	६२,३९७,९४०	४६,४५९,८८०

४.२३.६: अन्य विस्तृत आयमा देखाइएको रकम

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
Actuarial नाफा (नोक्सान)	(४१,२९०,१७०)	(४५,७६४,१९०)	(४१,२२२,८८०)	(४५,५८५,३५०)
जम्मा	(४१,२९०,१७०)	(४५,७६४,१९०)	(४१,२२२,८८०)	(४५,५८५,३५०)

४.२३.७: Actuarial अनुमानहरू

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
छूट दर	८.५०%	७.५०%	८.५०%	७.५०%
योजना सम्पत्तिबाट अपेक्षित लाभ	६.७४%	८.५६%	६.७४%	८.५६%
भविष्यमा हुने तलवमा वृद्धि	७.००%	७.००%	७.००%	७.००%
निकासी दर	३५ वर्षभन्दा मूनिको-५% ३५ वर्षभन्दा माथिको-२%	३५ वर्षभन्दा मूनिको-५% ३५ वर्षभन्दा माथिको-२%	३५ वर्षभन्दा मूनिको-५% ३५ वर्षभन्दा माथिको-२%	३५ वर्षभन्दा मूनिको-५% ३५ वर्षभन्दा माथिको-२%

ऋणपत्र

४.२४

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
निष्काशित गरिएको ऋणपत्रको फेयर भेल्युलाई नाफा नोक्सानमा लेखाङ्कन गरिएको	-	-	-	-
परिशोधित मुल्यमा निष्काशित गरिएको ऋणपत्र	१,५९९,९८७,४७८	२,२८९,९६०,०४९	१,५९९,९८७,४७८	२,२८९,९६०,०४९
जम्मा	१,५९९,९८७,४७८	२,२८९,९६०,०४९	१,५९९,९८७,४७८	२,२८९,९६०,०४९

सुरक्षण नराखिएको सहायक आवधिक दायित्व

४.२५

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
चुक्ता हुने अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने अग्राधिकार शेयर	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

शेयर पूँजी

४.२६

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
साधारण शेयर	१०,६२३,९९४,०७२	९,६५८,१७६,४२९	१०,६२३,९९४,०७२	९,६५८,१७६,४२९
परिवर्त्य अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने (इरिडिमेबल) अग्राधिकार शेयर	-	-	-	-
परपिच्युअल ऋण (ईक्विटी)	-	-	-	-
जम्मा	१०,६२३,९९४,०७२	९,६५८,१७६,४२९	१०,६२३,९९४,०७२	९,६५८,१७६,४२९

४.२६.१: साधारण शेयर

विवरण	बैंक	
	आषाढ २०७९	आषाढ २०७८
अधिकृत पूँजी ११०,०००,००० साधारण शेयर प्रति रु. १००	११,०००,०००,०००	१०,०००,०००,०००
जारी पूँजी १०६,२३९,९४० साधारण शेयर प्रति रु. १०० (गत वर्ष ९६,५८१,७६४ साधारण शेयर प्रति रु. १००)	१०,६२३,९९४,०४२	९,६५८,१७६,४००
चुक्ता पूँजी १०६,२३९,९४० साधारण शेयर प्रति रु. १०० (खण्डित शेयर रकम रु. ७२) (गत वर्ष ९६,५८१,७६४ साधारण शेयर प्रति रु. १०० (खण्डित शेयर रकम रु. २९))	१०,६२३,९९४,०७२	९,६५८,१७६,४२९
जम्मा	१०,६२३,९९४,०७२	९,६५८,१७६,४२९

४.२६.२: साधारण शेयर स्वामित्व

विवरण	बैंक		बैंक	
	आषाढ २०७९		आषाढ २०७८	
	प्रतिशत	रकम	प्रतिशत	रकम
स्वदेशी स्वामित्व	१००.००%	१०,६२३,९९४,०७२	१००.००%	९,६५८,१७६,४२९
नेपाल सरकार	०.००%	-	०.००%	-
"क" वर्गका इजाजतपत्रप्राप्त संस्थाहरु	०.००%	-	०.००%	-
अन्य इजाजतपत्रप्राप्त संस्थाहरु	०.००%	-	०.००%	-
अन्य संस्थाहरु	२९.४३%	३,१२७,०३९,८४३	२८.६८%	२,७७०,१६६,७२१
सर्वसाधारण	७०.५७%	७,४९६,९५४,२२९	७१.३२%	६,८८८,००९,७०८
अन्य	०.००%	-	०.००%	-
वैदेशिक स्वामित्व	-	-	-	-
जम्मा	१००.००%	१०,६२३,९९४,०७२	१००.००%	९,६५८,१७६,४२९

४.२६.३ ०.५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरू

नाम	ठेगाना	शेयर संख्या	प्रतिशत	किसिम
कर्मचारी सञ्चय कोष	हरिहर भवन पुलचोक, ललितपुर	१६,०१०,८८२	१५.०७%	संस्थापक
मङ्गल कलश इन्भेष्टमेन्ट प्रा. लि.	पुल्चोक, १० ललितपुर	३,२३०,४३७	३.०४%	संस्थापक
रण बहादुर शाह	लाजिम्पाट, काठमाडौं	२,६२२,५६८	२.४७%	संस्थापक
नागरीक लगानी कोष	नयाँ बानेश्वर, ३४ काठमाडौं	२,२३६,०४७	२.१०%	संस्थापक
डम्बर बहादुर मल्ल	महादेवस्थान, ०३ काठमाडौं	२,११९,९९६	१.९९%	संस्थापक
रिता मल्ल	महादेवस्थान, ०३ काठमाडौं	१,८८४,७५२	१.७७%	संस्थापक
शारदा देवी	सानेपा, ०२ ललितपुर	१,७७२,५४०	१.६७%	संस्थापक
मन्जु अग्रवाल	बत्तिसपुतली, १० काठमाडौं	१,४०९,६८७	१.३३%	संस्थापक
राधेश पन्त	कालिकास्थान, ३२ काठमाडौं	१,२६०,१५१	१.१९%	संस्थापक
प्रेम बहादुर श्रेष्ठ	भूमिसखेल, ललितपुर	१,०८८,३९९	१.०२%	संस्थापक
भुवनेश प्रसाद पन्त	कालिकास्थान, ३२ काठमाडौं	९८८,६५२	०.९३%	संस्थापक
भाटभटेनि सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा. लि.	भाटभटेनि, ०५ काठमाडौं	८९८,८०३	०.८५%	संस्थापक
भुवनेश्वरी श्रेष्ठ	क्षेत्रपाटी, १६ काठमाडौं	८५९,३३९	०.८१%	संस्थापक
आलोक सिंह	सानेपा, ०२ ललितपुर	८५६,३१९	०.८१%	संस्थापक
हेटौडा इन्भेस्टमेन्ट एण्ड ट्रेडिङ्ग कं.प्रा.लि.	हेटौडा, ०४ मकवानपुर	७८९,१९४	०.७४%	संस्थापक
अम्बिका शाह	लाजिम्पाट, ०२ काठमाडौं	७५१,७८३	०.७१%	संस्थापक
सिटौला इन्भेस्टमेन्ट प्रा.लि.	विराटनगर, १३ मोरङ	६९८,४१०	०.६६%	संस्थापक
मचान वाईल्ड लाईफ रिसोर्ट प्रा.लि.	लाजिम्पाट, ०२ काठमाडौं	६६१,९११	०.६२%	संस्थापक
गीरिश प्रसाद पन्त	कालिकास्थान, ३२ काठमाडौं	६६०,०८३	०.६२%	संस्थापक
नागरीक लगानी कोष	नयाँ बानेश्वर, ३४ काठमाडौं	१,२४०,५८६	१.१६%	सर्वसाधारण
मङ्गल कलश इन्भेष्टमेन्ट प्रा. लि.	पुल्चोक, १० ललितपुर	९०६,८१०	०.८५%	सर्वसाधारण
भाटभटेनि सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा. लि.	भाटभटेनि, ०५ काठमाडौं	८१३,३४५	०.७७%	सर्वसाधारण
मिन बहादुर गुरुङ	भाटभटेनि, ०५ काठमाडौं	६२८,८९०	०.५९%	सर्वसाधारण

जगेडा कोषहरू

४.२७

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
बैधानिक जगेडा कोष	३,७०७,००१,९८४	३,२४०,१८५,१८६	३,७०३,६६४,९०६	३,२३७,४५५,८५८
सटही समिकरण कोष	१२२,६४८,५४५	७३,१६२,२१०	१२२,६४८,५४५	७३,१६२,२१०
संस्थागत सामाजिक उत्तरदायित्व कोष	४२,०४२,१७४	२४,१४१,६९९	४१,७०८,४६६	२३,८६८,७६६
पूजी फिर्ता जगेडा कोष	-	६००,०००,०००	-	६००,०००,०००
नियमनकारी कोष	४६९,३७५,६१८	३३८,९६०,०४९	४६९,३७५,६१८	३३८,९६०,०४९
लगानी समायोजन कोष	-	-	-	-
पूजीगत जगेडा कोष	६००,१६४,०७५	१६४,०७५	६००,१६४,०७५	१६४,०७५
सम्पत्ति पुनर्मूल्याङ्कन कोष	-	-	-	-
फेयर भेल्यु कोष	१,१९०,६६७,८५८	१,२५४,३४९,४४४	१,१९०,६६७,८५८	१,२५४,३४९,४४४
लाभांश समिकरण कोष	-	-	-	-
विमाङ्किक नाफा (नोक्सान)	(१०६,३५४,८९९)	(७७,४६७,४८२)	(१०६,२४६,०९६)	(७७,३९०,०८०)
स्पेशल कोष	-	-	-	-
अन्य कोष	६७,९९९,१७०	५२,७१६,७२६	६७,९९९,१७०	५२,७१६,७२६
जम्मा	६,०९३,५४४,५२५	५,५०६,२११,९०७	६,०८९,९८२,५४२	५,५०३,२८७,०४८

संभावित दायित्व तथा प्रतिवद्धता
४.२८

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
संभावित दायित्व	९,७५२,८४५,३१२	१७,३०५,४९८,२६३	९,७५२,८४५,३१२	१७,३०५,४९८,२६३
अनुपयोग तथा अवितरित सुविधाहरू	२३,९८६,८८७,०६५	२३,८४९,४७०,६५६	२३,९८६,८८७,०६५	२३,८४९,४७०,६५६
पूँजी प्रतिवद्धता	५८,८३७,९७७	-	५८,८३७,९७७	-
लीज प्रतिवद्धता	७७३,८२०,८१३	४७१,७९६,६८४	७७३,८२०,८१३	४७१,७९६,६८४
मुद्दा मामिला	-	-	-	-
जम्मा	३४,५७२,३९१,१६७	४१,६२६,७६५,६०३	३४,५७२,३९१,१६७	४१,६२६,७६५,६०३

४.२८.१: संभावित दायित्व

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
स्विकार्य र डकुमेन्ट क्रेडिट	१,१६७,२३५,९६३	१,३११,३१३,४३७	१,१६७,२३५,९६३	१,३११,३१३,४३७
कलेक्सनमा रहेका विलहरू	२४०,६०३,२४४	३५०,८८४,४७४	२४०,६०३,२४४	३५०,८८४,४७४
फरवार्ड एक्स्चेन्ज कन्ट्र्याक	११३,४६८,३०१	५,३९९,२१२,२२१	११३,४६८,३०१	५,३९९,२१२,२२१
ग्यारेन्टिज	८,०२४,०४१,०६१	१०,०४९,५६०,८८७	८,०२४,०४१,०६१	१०,०४९,५६०,८८७
प्रत्याभूति	-	-	-	-
अन्य प्रतिवद्धता	२०७,४९६,७४३	१९४,५२७,२४४	२०७,४९६,७४३	१९४,५२७,२४४
जम्मा	९,७५२,८४५,३१२	१७,३०५,४९८,२६३	९,७५२,८४५,३१२	१७,३०५,४९८,२६३

४.२८.२: अनुपयोग तथा अवितरित सुविधाहरू

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
वितरित नगरिएको कर्जा	१७,३२७,२१२,९७७	१५,५१६,४६१,३६१	१७,३२७,२१२,९७७	१५,५१६,४६१,३६१
ओभरड्राफ्टको उपयोग नगरिएको सिमा	६,५८२,९५७,६२२	८,२८६,१३५,४७७	६,५८२,९५७,६२२	८,२८६,१३५,४७७
क्रेडिट कार्डको उपयोग नगरिएको सिमा	७६,७१६,४६६	४६,८७३,८१८	७६,७१६,४६६	४६,८७३,८१८
लेटर अफ क्रेडिटको उपयोग नगरिएको सिमा	-	-	-	-
ग्यारेन्टिको उपयोग नगरिएको सिमा	-	-	-	-
जम्मा	२३,९८६,८८७,०६५	२३,८४९,४७०,६५६	२३,९८६,८८७,०६५	२३,८४९,४७०,६५६

४.२८.३: पूँजीगत प्रतिवद्धता

बैंकको सम्बन्धित अधिकारीद्वारा स्वीकृत तर वित्तीय विवरणमा व्यवस्था नगरिएको पूँजीगत खर्च

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
सम्पत्ति तथा उपकरणको लागि पूँजीगत प्रतिवद्धता				
स्विकृत र सम्भौता गरिएको	५३,३०५,१२४	-	५३,३०५,१२४	-
स्विकृत र सम्भौता नगरिएको	-	-	-	-
जम्मा	५३,३०५,१२४	-	५३,३०५,१२४	-
अमूर्त सम्पत्तिको लागि पूँजीगत प्रतिवद्धता				
स्विकृत र सम्भौता गरिएको	५,५३२,८५३	-	५,५३२,८५३	-
स्विकृत र सम्भौता नगरिएको	-	-	-	-
जम्मा	५,५३२,८५३	-	५,५३२,८५३	-
कुल जम्मा	५८,८३७,९७७	-	५८,८३७,९७७	-

४.२८.४: लिज प्रतिवद्धता

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
सञ्चालित लिज प्रतिवद्धता				
बैंक लिजी भएको खण्डमा रद्द गर्न नसकिने लिज सम्भौताको घटीमा भविष्यमा तिर्नु पर्ने रकम				
एक वर्ष ननाघेको	१२७,७७२,३७५	८६,४१४,११०	१२७,७७२,३७५	८६,४१४,११०
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	३९६,७८७,५९०	२७०,३०२,७४०	३९६,७८७,५९०	२७०,३०२,७४०
५ वर्ष माथिको	२४९,२६०,८४८	११५,०७९,८३४	२४९,२६०,८४८	११५,०७९,८३४
जम्मा	७७३,८२०,८१३	४७१,७९६,६८४	७७३,८२०,८१३	४७१,७९६,६८४
वित्त लिज प्रतिवद्धता				
बैंक लिजी भएको खण्डमा रद्द गर्न नसकिने लिज सम्भौताको घटीमा भविष्यमा तिर्नु पर्ने रकम				
एक वर्ष ननाघेको	-	-	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्ष माथिको	-	-	-	-
जम्मा	-	-	-	-
कुल जम्मा	७७३,८२०,८१३	४७१,७९६,६८४	७७३,८२०,८१३	४७१,७९६,६८४

४.२८.५: मुद्दा मामिला

बैंक अफ काठमाण्डू लिमिटेडको आर्थिक वर्ष २०७४/७५ सम्मको अन्तिम कर निर्धारण भैसकेको छ । यस अर्न्तगत रु. ८.१२९ करोड सम्भावित दायित्वमा देखाईएको छ । यस क्रममा बैंकले आर्थिक वर्ष २०६३/६४, २०६७/६८ र २०६८/६९ को कर निर्धारण विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेको छ । बैंकद्वारा आ. व. २०६९/७०, २०७०/७१, २०७१/७२ र २०७२/७३ को कर निर्धारणमा चित्त नबुझेका विषयहरूको राजश्व न्यायाधिकरणमा पुनरावेदन गरिएको छ र आ.व. २०७३/७४ र २०७४/७५ को आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनमा रहेको छ ।

तत्कालीन लुम्बिनी बैंक लिमिटेडको आ. व. २०५९/६० देखि २०६३/६४ सम्म र आ. व. २०६६/६७ देखि २०७२/७३ सम्मको विवादित अतिरिक्त कर रकम रु. १२.६२ करोड यस बैंकको आयकर वापत सम्भावित दायित्वमा समावेश गरिएको छ ।

व्याज आम्दानी
४.२९

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
नगद तथा नगद समान	१,२५२,८५१	६२४,४४४	-	-
नेपाल राष्ट्र बैंक को बक्यौता रकम	-	-	-	-
बैंक तथा वित्तिय संस्थामा रहेको मौज्जात (Placement)	२२,०८९,३०९	१७,९२५,३६५	९,६३४,६२८	७,८५६,६८५
बैंक तथा वित्तिय संस्थालाई दिएको कर्जा तथा सापटी	२६८,६९७,१६५	१७०,९५३,७२४	२६८,६९७,१६५	१७०,९५३,७२४
ग्राहकलाई दिएको कर्जा तथा सापटी	१०,१३५,६२३,२४३	७,७२८,४२२,९२९	१०,१३५,६२३,२४३	७,७२८,४२२,९२९
धितोपत्रमा (Securities) लगानी	८२३,१२०,१४८	५९४,८००,८६०	८२३,१२०,१४८	५९४,५०८,८७८
कर्मचारी कर्जा तथा सापटी	६५,६५०,३३९	५१,०५९,६५७	६५,६५०,३३९	५१,०५९,६५७
अन्य	३,२४७,२८२	११९,९६८	६५७,४४०	११९,९६८
जम्मा व्याज आम्दानी	११,३१९,६८०,३३७	८,५६३,९०६,९४७	११,३०३,३८२,९६३	८,५५२,९२१,८४१

व्याज खर्च
४.३०

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
बैंक तथा वित्तिय संस्थाको बक्यौता	१२,२६७,२७५	१४,९९४,१९८	१२,२६७,२७५	१४,९९४,१९८
नेपाल राष्ट्र बैंक को बक्यौता	१६२,०७३,८६५	९३,३२५,५२१	१६२,०७३,८६५	९३,३२५,५२१
ग्राहकबाट निक्षेप	६,८३५,३५०,८४५	५,०४८,५४१,५६७	६,८३९,४३९,६२५	५,०४८,६७९,९४८
ऋण सापटी	२५६,७८४,३०२	९,६३०,७०६	२५६,७८४,३०२	९,६३०,७०६
जारी गरिएको ऋणपत्र	१८२,०२३,७११	१२४,७३०,३२४	१८२,०२३,७११	१२४,७३०,३२४
सुरक्षण नगरिएको सहायक आवधिक दायित्व	-	-	-	-
अन्य	५०,६२७,८९९	-	४८,९६६,२८४	-
जम्मा व्याज खर्च	७,४९९,१२७,८९७	५,२९१,२२२,३१६	७,५०१,५५५,०६२	५,२९१,३६०,६९७

शुल्क तथा कमिशन आम्दानी
४.३१

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
कर्जा व्यवस्थापन शुल्क	११९,३५७,५८४	२०९,४९८,५६७	११९,३५७,५८४	२०९,४९८,५६७
सेवा शुल्क	१६९,७०९,४८३	१२९,५४८,१९४	१४७,७९८,१४२	११०,६४४,६८३
कन्सोर्टियम शुल्क	-	-	-	-
प्रतिवद्धता शुल्क	७३,८७२,७७६	४९,५२३,७६१	७३,८७२,७७६	४९,५२३,७६१
डिडि/टिटि/स्विफ्ट शुल्क	२४,०१५,४२२	२४,०८७,१४८	२४,०१५,४२२	२४,०८७,१४८
क्रेडिट कार्ड / ए टी एम जारी र नविकरण शुल्क	७६,०६८,८३५	४५,८८९,४९०	७६,०६८,८३५	४५,८८९,४९०
पूर्व भुक्तानी तथा स्वाप शुल्क	१,४६७,२८७	१,७६८,८५९	१,४६७,२८७	१,७६८,८५९
लगानी बैकिङ्ग शुल्क	-	-	-	-
सम्पत्ति व्यवस्थापन शुल्क	१०,३७१,१८१	१५,३६८,१२७	-	-
ब्रोकेज शुल्क	-	-	-	-
विप्रेषण शुल्क	३२,८२५,६४५	४०,२८१,२२२	३२,८२५,६४५	४०,२८१,२२२
प्रतिपत्रमा कमिशन	८४,५६०,६२५	९२,९२५,८९७	८४,५६०,६२५	९२,९२५,८९७
जमानत सम्झौता जारीमा कमिशन	६०,९०९,४७५	४८,९८६,३५५	६०,९०९,४७५	४८,९८६,३५५
शेयर प्रत्याभूति जारीबाट कमिशन	-	-	-	-
लकर भाडा	८,७४२,८३७	६,७३०,९००	८,७४२,८३७	६,७३०,९००
अन्य शुल्क तथा कमिशन आम्दानी	९,३९५,८८१	७,०१२,४२५	९,३८५,८८१	७,००२,४२५
जम्मा शुल्क तथा कमिशन आम्दानी	६७१,२९७,०३१	६७१,६२०,९४५	६३९,००४,५०९	६३७,३३९,३०७



शुल्क तथा कमिशन खर्च

४.३२

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
ए टी एम व्यवस्थापन शुल्क	५०,७५९,०२४	३५,३००,४९२	५०,७५९,०२४	३५,३००,४९२
भिजा/मास्टर कार्ड शुल्क	३०,२५६,५८८	१५,९२९,५०८	३०,२५६,५८८	१५,९२९,५०८
जमानत कमिशन	-	-	-	-
ब्रोकरेज खर्च	-	-	-	-
डिडि/टिटि/स्विफ्ट शुल्क	९,९३३,७५४	९,३३५,८४५	९,९३३,७५४	९,३३५,८४५
विप्रेषण शुल्क तथा कमिशन	-	-	-	-
अन्य शुल्क तथा कमिशन खर्च	२९,८७२,८८६	९८,७३३,३४३	९३,९९३,३३२	९५,८६३,५७६
कुल शुल्क तथा कमिशन खर्च	१९२,०२२,२५२	७९,२९९,९०८	१०४,९४२,६९८	७६,४२९,३४९

खुद व्यापारिक आम्दानी

४.३३

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
व्यापारिक सम्पत्तिको फेयर भेल्युमा वदलाव	(२४,५३९,९५९)	९५,०६३,९९६	-	-
व्यापारिक सम्पत्तिको विक्रिमा भएको नाफा/नोक्सान	९९,९२५,३२९	२९,७४८,४६४	-	-
व्यापारिक सम्पत्तिमा व्याज आम्दानी	४,००९,८५२	९,०७५,०००	४,००९,८५२	९,०७५,०००
व्यापारिक सम्पत्तिमा लाभांश आम्दानी	९,६००,९३७	२५६,३९२	-	-
विदेशी सटही कारोवारमा नाफा नोक्सान	९८९,८७६,९९६	३०८,२०९,५२०	९८९,८७६,९९६	३०८,२०९,५२०
अन्य	-	-	-	-
खुद व्यापारिक आम्दानी	९८२,०७२,२७५	३४६,३४५,२९२	९९३,८७७,९६८	३०९,२७६,५२०

अन्य सञ्चालन आम्दानी

४.३४

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
विदेशी विनिमयको पुनर्मूल्याङ्कन आम्दानी	५२,५५७,६९९	५,००६,३३०	५२,५५७,६९९	५,००६,३३०
धितोपत्रमा (Securities) लगानी विक्रीबाट नाफा/नोक्सान	(४,६७७,८९९)	६६,९४८,७९३	(४,६७७,८९९)	६६,९४८,७९३
लगानी जायजेथाको फेयर भेल्युमा नाफा/नोक्सान	-	-	-	-
इक्विटी उपकरणमा लाभांश	५५,००६,५८२	२२,७३४,४४६	५५,००६,५८२	२२,७३४,४४६
सम्पत्ति तथा उपकरणको विक्रीमा हुने नाफा/नोक्सान	(७६,५३२)	५,०४७,९६२	(७६,५३२)	३,६५२,०८२
लगानी जायजेथाको विक्रीमा हुने नाफा/नोक्सान	-	-	-	-
सञ्चालित लिज आम्दानी	-	-	-	-
सुन र चाँदीको विक्रीमा हुने नाफा/नोक्सान	९,६७६,९७२	५,८२३,९९८	९,६७६,९७२	५,८२३,९९८
अन्य	९,३७२,३९४	३,०६२,९६०	९,३९८,४९०	२,९४६,२९०
जम्मा	९९३,८५८,४९६	९०७,८२२,८८९	९९३,८०४,५९२	९०६,३९९,८५९

कर्जा जोखिम तथा अन्य नोक्सानी व्यवस्था/(फिर्ता)
४.३५

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटीमा हुने जोखिम व्यवस्था/(फिर्ता)	(९,८३७,१०२)	६,२०९,५२७	(९,८३७,१०२)	६,२०९,५२७
ग्राहकलाई दिने कर्जा तथा सापटीमा हुने जोखिम व्यवस्था/(फिर्ता)	(७९९,९१३,७२०)	(१३२,५८४,६३३)	(७९९,९१३,७२०)	(१३२,५८४,६३३)
वित्तीय लगानीमा हुने जोखिम व्यवस्था/(फिर्ता)	-	(४,०४७,९४५)	-	(४,०४७,९४५)
बैंक तथा वित्तीय संस्थाको मौज्जातमा हुने जोखिम व्यवस्था/(फिर्ता)	-	-	-	-
सम्पत्ति तथा उपकरणमा हुने जोखिम व्यवस्था/(फिर्ता)	-	-	-	-
ख्याती र अमूर्त सम्पत्तिमा जोखिम व्यवस्था/(फिर्ता)	-	-	-	-
लगानी जायजथामा जोखिम व्यवस्था/(फिर्ता)	-	-	-	-
नगद तथा नगद समानमा जोखिम व्यवस्था/(फिर्ता)	१,९१५,३९४		१,९१५,३९४	
उठ्ठन बाँकी आसामीमा जोखिम व्यवस्था/(फिर्ता)	(५१५,८७३)		(५१५,८७३)	
जम्मा	(८०८,३५१,३०१)	(१३०,४२३,०५२)	(८०८,३५१,३०१)	(१३०,४२३,०५२)

कर्मचारी खर्च
४.३६

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
तलव	४८६,५१५,५८६	३८४,९२४,५३५	४८२,५६७,४९८	३८१,४४२,०१२
भत्ता	३७०,०४१,८५२	२७४,६५६,७६२	३६६,२९४,३२४	२७१,१३३,८७८
उपदान	८,७७६,८६२	५४,५६८,१६१	८,११५,३३०	५४,०९७,५५१
संचय कोष	४०,०२३,९२१	३३,३६१,७४४	३९,६३९,३९६	३३,०२०,३६१
पोशाक	५,७०५,१२३	३,६५०,४००	५,७०५,१२३	३,६५०,४००
तालिम तथा विकास खर्च	४,२९४,८३३	२,९१२,९८९	४,२९४,८३३	२,९१२,९८९
संचित विदा वापतको खर्च	७३,८०४,३९७	६४,८२९,८४०	७३,४५०,०३०	६४,६३२,६००
औषधोपचार	५६,५८२,०७६	४५,५१९,७४०	५६,५८२,०७६	४५,५१३,४४०
बीमा	१,२११,०६०	७४८,१३४	१,२११,०६०	७४८,१३४
कर्मचारी प्रोत्साहन खर्च	-	-	-	-
नगदमा राफसाफ हुने शेयरमा आधारित खर्च	-	-	-	-
पेन्सन खर्च	-	-	-	-
NFRS अन्तर्गत वित्तीय खर्च	१८,७१०,२४१	१३,९९४,००२	१८,७१०,२४१	१३,९९४,००२
कर्मचारी सम्बन्धित अन्य खर्चहरू	१,७८२,१५१	१,७१४,०४७	१,५४४,२३४	१,५३३,८२८
जम्मा	१,०६७,४४८,१०२	८८०,८८०,३५४	१,०५८,११४,१४५	८७२,६७९,१९५
कर्मचारी वोनस	३७१,०८९,९८३	२८८,५५५,८६८	३६९,७९४,७०२	२८२,१९१,४१४
कुल जम्मा	१,४३८,५३८,०८५	१,१६९,४३६,२२२	१,४२७,९०८,८४७	१,१५४,८७०,६०९



अन्य सञ्चालन खर्च

४.३७

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
सञ्चालक बैठक भत्ता	४,८०७,०००	४,५७३,०००	४,४६०,०००	४,१४६,०००
सञ्चालक सम्बन्धित खर्च	४,७७६,४७७	१,७८३,६४३	४,७७६,४७७	१,७८३,६४३
लेखापरिक्षण खर्च	३,३७५,८७५	१,४८५,९५०	३,१२१,६२५	१,२३१,७००
अन्य लेखापरिक्षण सम्बन्धित खर्चहरू	२११,८७५	४५२,०००	२११,८७५	४५२,०००
व्यवसायिक तथा कानुनी खर्च	१०१,१९१,७२३	९७,१७९,५३२	१०१,१२७,८४१	९७,०५३,८९५
कार्यालय प्रशासनिक खर्च	४२१,२१४,८४७	३२९,४४०,०२४	४१७,०३३,२७६	३२५,५८१,४४८
सञ्चालन लिज खर्च	-	११७,४८९,३३८	-	११४,८८६,२९४
लगानी जायजैथाको सञ्चालित खर्च	-	-	-	-
सामाजिक उत्तरदायित्व खर्च	५,३८५,७२५	८,००२,२८७	५,३८५,७२५	८,००२,२८७
अनरियस लिज व्यवस्था	-	-	-	-
अन्य	८,९२०,५४६	११,२७७,६८४	८,९०९,८३५	११,२४५,८९६
जम्मा	५४९,८८४,०६८	५७१,६८३,४५८	५४५,०२६,६५४	५६४,३८३,१६३

४.३७.१ कार्यालय प्रशासनिक खर्चको विवरण

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
बत्ती विजुली र पानी	२४,५५३,७२७	२१,२३५,५२६	२४,१०१,४९७	२०,८८६,६८६
मर्मत तथा सम्भार	२९,८५०,४६६	१६,५५८,७०५	२९,८१५,२४८	१६,४२२,६३५
क) भवन	८,०३०,७९८	३,०२५,२६०	८,०३०,७९८	३,०२५,२६०
ख) सवारी साधन	५,४००,६९७	३,२५०,६४७	५,३८६,१७४	३,१३८,२४९
ग) कम्प्युटर र सामानहरू	२,३३२,१४८	२,०२५,४४२	२,३१८,२३३	२,०१८,३१७
घ) कार्यालय उपकरण र फर्निचर	९,३५३,२९९	५,०८४,९०१	९,३४६,५१९	५,०७९,८५४
ङ) अन्य	४,७३३,५२४	३,१७२,४५५	४,७३३,५२४	३,१६८,९५५
बीमा	३४,२३४,१११	३३,९७३,१७७	३४,१७५,५४७	३३,९०२,८००
पोस्टेज, टेलिक्स, टेलिफोन, फ्याक्स	५६,४२१,९४०	५१,६४१,४३५	५६,३७१,९२१	५१,२६५,४६५
मसलन्द र छपाई	२७,२२३,५११	२१,२२३,६५७	२६,८९७,८३७	२०,९९४,१३०
पत्रपत्रिका तथा पुस्तक	२,४५३,४९४	२,७८९,२७८	१,४२७,९९४	१,८३१,२८०
विज्ञापन	१७,४४२,३६७	८,०२४,५९७	१७,४४२,३६७	७,९१०,४३५
चन्दा	११९,१००	५०,५००	११९,१००	५०,५००
सुरक्षा खर्च	१२९,१७६,५९५	१०८,०२०,१४८	१२८,८४७,८०६	१०७,७३८,५०१
कर्जा सुरक्षण प्रिमियम	१५,३८१,२९९	९,९७४,८१३	१५,३८१,२९९	९,९७४,८१३
भ्रमण भत्ता र खर्च	५,१९७,४५१	१,३०१,३४८	५,०८४,९५१	१,२२२,८४८
मनोरञ्जन खर्च	१,९४१,४४४	१,२१४,६३८	१,९८१,१२७	८९६,६१७
साधारण सभा सम्बन्धी खर्च	१,८५७,१८८	१,६००,८१८	१,८१३,८३९	१,५६८,६४५
अन्य	७५,३६२,१५४	५१,८३१,३८४	७४,३७२,७४३	५०,९१६,०९३
क) ईन्धन, यातायात र भाडा	२४,१४२,७५६	१६,५४२,९९९	२३,६६४,८६७	१६,११४,०५९
ख) कार्यालय परिसर तथा अन्य सरसफाई	३७,६३२,८५६	२७,०७८,६७०	३७,६३२,८५६	२६,९३२,४९९
ग) कर तथा शुल्क	११,९९१,९६५	७,८७०,५३५	११,९८४,९६५	७,८७०,५३५
घ) अन्य	१,५९४,५७७	३३९,१८०	१,०९०,०५५	-
जम्मा	४२१,२१४,८४७	३२९,४४०,०२४	४१७,०३३,२७६	३२५,५८१,४४८

ह्रासकट्टी र परिशोधन
४.३८

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
सम्पत्ति तथा उपकरणमा ह्रासकट्टी	२०६,७२३,९५५	११२,५५३,८७३	२०२,७८१,९०२	११०,९७१,६६४
लगानी जायजैथामा ह्रासकट्टी	-	-	-	-
अमूर्त सम्पत्तिको परिशोधन	११,१२७,८३७	१०,६०४,९०१	१०,८२८,३४८	१०,४०१,३७५
जम्मा	२१७,८५१,७९२	१२३,१५८,७७४	२१३,६१०,२५०	१२१,३७३,०३९

गैह संचालन आम्दानी
४.३९

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
अपलेखन गरिएको कर्जाको असुली	६९,१९७,५२५	११,८५९,०००	६९,१९७,५२५	११,८५९,०००
अन्य आम्दानी	-	-	-	-
जम्मा	६९,१९७,५२५	११,८५९,०००	६९,१९७,५२५	११,८५९,०००

गैह संचालन खर्च
४.४०

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
कर्जा अपलेखन	७,२२२,९५३	-	७,२२२,९५३	-
रिडन्डेन्सी व्यवस्था	-	-	-	-
पुनरसंरचना खर्च	-	-	-	-
अन्य खर्च	-	१८३,४३२	-	-
जम्मा	७,२२२,९५३	१८३,४३२	७,२२२,९५३	-

आयकर खर्च
४.४१

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
चालु कर खर्च	१,००९,४२६,४२४	८५५,३७१,२७४	९९८,५०२,७०१	८४०,३८३,८१०
यस वर्ष	१,०२९,५३४,२६६	८४४,२५४,२३०	१,०१८,६१०,५४३	८२९,२६६,७६६
पछिल्लो वर्षहरूको समायोजन	(२०,१०७,८४२)	११,११७,०४४	(२०,१०७,८४२)	११,११७,०४४
स्थगन कर खर्च/(आय)	(१,२७५,३२०)	(२४,३९४,४४४)	७,१०७,१३९	(२७,०७०,५५१)
अल्पकालिन भिन्नताहरूको लेखाङ्कन तथा फिर्ता	(१,२७५,३२०)	(२४,३९४,४४४)	७,१०७,१३९	(२७,०७०,५५१)
करको दरमा बदलाव	-	-	-	-
पहिले लेखाङ्कन नगरिएको कर घाटाको लेखाङ्कन	-	-	-	-
जम्मा आयकर खर्च	१,००८,१५१,१०४	८३०,९७६,८३०	१,००५,६०९,८४०	८१३,३१३,२५९



४.४१.१: कर खर्च र किताबी नाफाको मिलात

विवरण	समूह		बैंक	
	आषाढ २०७९	आषाढ २०७८	आषाढ २०७९	आषाढ २०७८
कर अधिको नाफा	३,३३९,८०९,८३८	२,५९७,००२,८१५	३,३२८,१५२,३१४	२,५३९,७२२,७३०
कर (३० प्रतिशत दर)	१,००१,९४२,९५१	७७९,१००,८४५	९९८,४४५,६९४	७६१,९१६,८१९
जोड : करको निमित्त घटाउन नमिल्ने खर्चहरूको करमा पर्ने असर	३५,४५६,८६१	२६,४८५,५०३	२८,०३०,३९३	२८,६८२,०६४
घटाऊ : छुट आम्दानीमा करको असर	(८,९९१,०४८)	(६,२८६,२२३)	(८,९९१,०४८)	(६,२८६,२२३)
जोडने/घटाउने :अन्य कुराहरूको करमा असर	(२०,२५७,६६०)	३१,६७६,७०५	(११,८७५,१९९)	२९,०००,५९९
जम्मा कर खर्च	१,००८,१५१,१०४	८३०,९७६,८३०	१,००५,६०९,८४०	८१३,३१३,२५९
प्रभावकारी कर दर	३०.१९%	३२.००%	३०.२२%	३२.०२%

बैंक अफ काठमाण्डू लिमिटेड
वाँडन योग्य नाफा/नोक्सानको विवरण
आषाढ मसान्त २०७९

विवरण	बैंक	
	आषाढ २०७९	आषाढ २०७८
संचित मुनाफाको शुरूवाती मौज्जात	५,६७४,२६३	
समायोजन/पुनःस्थापना	(२२,२६६,५५२)	
समायोजित/पुनःस्थापना संचित मुनाफा	(१६,५९२,२८९)	
नाफा नोक्सान हिसाव अनुसारको नाफा/नोक्सान	२,३२२,५४२,४७४	१,७२६,४०९,४७१
बाँडफाँड		
साधारण जगेडा कोष	४६४,५०८,४९५	३४५,२८१,८९४
सटही घटबड कोष	४९,४८६,३३५	२,०७०,८८८
पूँजी फिर्ता जगेडा कोष	-	१००,०००,०००
संस्थागत सामाजिक उत्तरदायित्व कोष	१७,८३९,७००	९,२६१,८०८
कर्मचारी दक्षता अभिवृद्धि कोष	१५,२८२,४४४	-
लगानी समायोजन कोष	-	-
नियमनकारी समायोजन अधिको नाफा/नोक्सान	१,७७५,४२५,५००	१,२६९,७९४,८८१
नियमनकारी समायोजन		
व्याज बक्यौता(-)/अघिल्लो व्याज बक्यौता प्राप्ति (+)	(८९,१९२,६८९)	५८,६६८,५३६
कर्जा नोक्सानीमा कम व्यवस्था (-)/फिर्ता (+)	-	-
लगानीमा सम्भावित नोक्सानीमा कम व्यवस्था (-)/ फिर्ता (+)	-	-
गैर वैकिङ्क सम्पत्तिमा कम व्यवस्था (-)/फिर्ता (+)	-	-
स्थगन कर सम्पत्तिको लेखाङ्कन (-)/फिर्ता (+)	-	-
ख्यातिको लेखाङ्कन (-)/ख्यातिको अपलेखन (+)	-	-
वार्गेन पर्चेज नाफाको लेखाङ्कन (-)/फिर्ता (+)	-	-
Actuarial घाटाको लेखाङ्कन (-)/फिर्ता (+)	(४१,२२२,८८०)	(४५,५८५,३५०)
अन्य (-)/(+)		
वाँडन योग्य नाफा/(नोक्सान)	१,६२८,४१७,६४२	१,२८२,८७८,०६७

आजको मितिमा संलग्न प्रतिवेदन अनुसार

द.....
 सि.ए. चन्द्र राज शर्मा
 प्रमुख वित्त अधिकृत

द.....
 श्रवण लाल मास्के
 प्रमुख कार्यकारी अधिकृत

द.....
 प्रकाश श्रेष्ठ
 अध्यक्ष

द.....
 सि.ए. अमन उप्रेती
 साभेदार
 एस. ए. आर. एसोसिएट्स
 चार्टर्ड एकाउन्टेण्ट्स

द.....
 राधेश पन्त
 संचालक

द.....
 विजय कुमार श्रेष्ठ
 संचालक

द.....
 मदन लाल जोशी
 संचालक

द.....
 गोविन्द प्रसाद शर्मा
 संचालक

द.....
 अमृता उप्रेती
 संचालक

द.....
 मोहना लोहनी
 संचालक

मिति : ३० आश्विन २०७९
 स्थान : काठमाडौं



Bank of Kathmandu Limited
Disclosure and Additional Information
Year ended 16 July 2022

5.1 Risk Management

Qualitative Disclosures

Risk is inherent in the Bank's activities but is managed through a process of ongoing identification, measurement and monitoring, subject to risk limits and other controls. The Revised Capital Adequacy Framework (under BASEL III) provides distinct approaches for computing capital requirements in relation to credit risk, operational risk and market risk. The process of risk management is critical to the Bank's continuing profitability and each individual within the Bank is accountable for the risk exposures relating to his or her responsibilities. The Bank is mainly exposed to;

1. Credit Risk
2. Liquidity Risk
3. Market Risk
4. Operational Risk

Risk Management Framework

The Board of Directors has overall responsibility for the establishment and oversight of the Bank's risk management framework. The Board has delegated its authority to Integrated Risk Management Department (IRMD), headed by Chief Risk Officer, which is responsible for developing and monitoring Bank's risk management policies.

The Bank's risk management policies are established to identify and analyze the risks faced by the Bank, to set appropriate risk limits and controls, and to monitor adherence to established limits. Risk management policies and systems are reviewed regularly to reflect changes in market conditions, products and services offered. The Bank, through its training and management standards and procedures, continuously updates and maintains a disciplined and constructive control environment, in which all employees are assigned and made to understand their respective roles and responsibilities.

Credit Risk

The Risk Management Committee of the Bank reviews overall risk factor of the Bank on quarterly basis and forward recommendations to the Board.

I. Credit Risk Management

Credit risk is one of the major risks of the bank. The main function of Credit Risk Management is to optimize return while adjusting risks within pre-determined limit. For effective management of credit risk the Bank has developed BOK Credit Policy, various internal credit circulars and product papers, credit authority structure to delegate credit approval authority properly; which are reviewed on periodic basis to incorporate required changes. Credit risk is managed by various units at different levels (pre and post credit disbursement) in order to address and report perceived and anticipated credit risk at various levels:

- I. **Central Credit Risk:** The risk officers ensure that in-house policies, product papers, NRB directives and circulars have been duly complied with while processing credit application by relationship managers and the risks identified are properly dealt with and appropriate risk control mechanism has been adopted to mitigate such risk.
- II. **Central Credit Operations:** The unit is responsible for credit disbursement and settlement, credit administration and credit monitoring and supervision.

The operation unit disburses and settles loans, prepares and furnishes various credit reports such as loan disbursement and collection report, counterparty concentration risk report, economic sector concentration risk report and loan provision report that enable bank's management to monitor quality of credit portfolio, take proactive measures as well as remedial measures promptly.

III. **Central Credit Documentation & Administration:** The credit documentation & administration department performs the function of credit documentation, its adequacy, preparation and revision of legal and security documents. The unit is responsible to ensure that all legal documents are valid, complete, properly documented, obtained and updated on time. The unit records the detail of legal documents in Security Register Maintenance (SRM), an inbuilt database.

The unit is also responsible for safety of legal and security documents for which register has been maintained to keep proper track of their movement. It also facilitates relationship managers with comprehensive credit information report of a borrower for prudent decision making. The unit also performs the function of collecting financial statements, stock statement, insurance policies and conducting physical inspection of project financed and stock at regular intervals. It generates and furnishes Irregularity Return Report (IRR) on monthly basis that depicts the status of credit relationship in relation to expired/expiring annual review and insurance policy, net current asset position, financial statements and stock inspection report.

Despite several efforts to manage credit risk it is likely that some of the relationship turns out to be unproductive hence in order to diligently handle such problematic relationship, the Bank has a separate Recovery Unit to manage such credit accounts which mainly focuses on determining action plan and recovery strategy.

Credit Risk Mitigation (CRM)

The Bank has extensive policy and guidelines to mitigate credit risks. The Bank's credit policy has strengthened minimizing credit risk and provided support to make qualitative analysis based on sound credit principles and procedures. Bank has a policy to consider as security for pledge, hypothecated or mortgage which have value considering physical control and legal title.

Bank has considered eligible CRM as prescribed by Capital Adequacy standard. Collateral taken as Deposit with own Bank, Deposit with other BFIs, National Saving & Development Bonds, and Gold & Silver have been considered as CRM and adjusted on overall risk weighted exposure on credit risk in line with the standard.

Collateral and other Credit Enhancements

The amount and type of collateral required depends on an assessment of the credit risk of the counterparty. Guidelines are in place covering the acceptability and valuation of each type of collateral.

The main types of collateral obtained are, as follows:

- > For commercial lending, charge over real estate properties, inventory and trade receivables
- > For retail lending, mortgage over residential properties

Management monitors the market value of collateral and will request additional collateral in accordance with the underlying agreement. It is the Bank's policy to dispose of repossessed properties in an orderly fashion. The proceeds are used to reduce or repay the outstanding claim. In general, the Bank does not occupy repossessed properties for Business use.

Credit Risk

Credit quality by class of financial asset

The Bank manages the credit quality of financial assets using internal credit ratings. The table below shows the credit quality by class of asset for all financial assets exposed to credit risk, based on the Bank's internal credit rating system. The amounts presented are gross of impairment allowances



Definition of Past Due

The bank has followed Directives of Nepal Rastra Bank for classification of loans and advances:

CLASSIFICATION	Asadh 2079	Asadh 2078	Movement
Good	96,192,271,499	89,578,435,661	6,613,835,838
Watch list	9,550,597,437	7,444,761,308	2,105,836,129
Restructuring/Rescheduling	97,401,059	-	97,401,059
Sub standard	365,586,306	254,184,607	111,401,699
Doubtful	161,274,179	178,135,609	(16,861,430)
Bad	538,178,226	1,574,948,733	(1,036,770,507)
TOTAL	106,905,308,706	99,030,465,918	7,874,842,788

Industry Analysis

The following table shows the risk concentration of Loans & Advances of the bank by industry:

Loans and Receivables (Gross loans)	Asadh 2079	Asadh 2078
Agricultural and Forest Related	5,111,587,370	4,230,609,873
Fishery Related	103,307,582	74,723,391
Mining Related	29,134,666	23,526,576
Agriculture, Forestry & Beverage	7,716,728,375	8,247,239,970
Non-food Production Related	16,407,850,185	14,144,324,288
Construction	673,459,759	4,118,988,701
Power, Gas and Water	5,834,651,948	4,927,172,510
Metal Products, Machinery & Electronic Equipment & Assemblage	2,917,267,737	2,728,356,533
Transport, Communication and Public Utilities	4,750,123,907	2,221,722,000
Wholesaler & Retailer	27,466,782,030	24,474,532,148
Finance, Insurance and Real Estate	9,262,975,406	9,159,439,868
Hotel or Restaurant	6,491,761,829	5,568,616,773
Other Services	5,884,079,026	7,171,413,313
Consumption Loans	13,873,877,527	6,980,831,673
Local Government	-	-
Others	381,721,359	4,958,968,301
Total	106,905,308,706	99,030,465,918

Liquidity Risk & Funding management

Liquidity risk is the risk that the Bank will encounter difficulties in meeting its financial commitments that are settled by delivering cash or another financial asset. Hence the bank may be unable to meet its payment obligations when they fall due under both normal and stress circumstances. To limit this risk, management has arranged diversified funding sources in addition to its core deposit base, and adopted a policy of continuously managing assets with liquidity in mind and of monitoring future cash flows and liquidity on a daily basis. The bank has developed internal control processes and contingency plans for managing liquidity risk. This incorporates an assessment of expected cash flows and the availability of high grade collateral which could be used to secure additional funding if required.

The Bank maintains a portfolio of highly marketable and diverse assets assumed to be easily liquidated in the event of an unforeseen interruption of expected cash flow. The Bank also has committed lines of credit that could be utilized to meet liquidity needs. Further, the Bank maintains a statutory deposit with the Nepal Rastra Bank equal to 5.04% of customer local deposits. In accordance with the bank's policy, the liquidity position is assessed and managed under a variety of scenarios, giving due consideration to stress factors relating to both the market in general and specific to the Bank. The most important of these is to maintain the required ratio of liquid assets to liabilities, to meet the regulatory requirement. Liquid assets consist of cash, short-term bank deposits and liquid debt securities available for immediate sale. Further the Statutory Liquid Ratio of the Bank for the month of Ashadh 32 2079 was 18.40%.

Analysis of financial assets and liabilities by remaining contractual maturities

The table below summarizes the maturity profile of the undiscounted cash flows of the Bank's financial assets and liabilities as at Ashadh 32 2079. Repayments which are subject to notice are treated as if notice were to be given immediately. However, the Bank expects that many customers will not request repayment on the earliest date it could be required to pay and the table does not reflect the expected cash flows indicated by its deposit retention history.

Contractual maturities of financial assets & liabilities

Financial Assets	1-90 Days	91-180 Days	181-270 Days	271-365 Days	Over 1 Year	Total Amount
Cash Balance	2,335,204,560	-	-	-	-	2,335,204,560
Balance at Bank & Financial Institutions	8,228,901,703	-	-	-	-	8,228,901,703
Loans & Advances to Customers	29,499,697,524	15,510,805,908	9,622,241,676	4,202,467,872	49,555,024,827	108,390,237,807
Financial Investments - Available for Sale	1,863,596,463	-	-	-	-	1,863,596,463
Financial Investments - Held to Maturity	3,808,056,083	2,143,645,450	2,611,900,850	1,790,900,698	9,100,925,000	19,455,428,081
Other Financial Assets	290,144,562	-	176,038,632	191,751,014	-	657,934,208
Total undiscounted Assets	46,025,600,895	17,654,451,358	12,410,181,158	6,185,119,584	58,655,949,827	140,931,302,822
Financial Liabilities	1-90 Days	91-180 Days	181-270 Days	271-365 Days	Over 1 Year	Total Amount
Due to Banks and Financial Institution	1,518,493,355	-	-	-	-	1,518,493,355
Due to Customers	31,014,792,925	10,768,511,720	10,080,060,543	7,005,348,630	50,574,727,399	109,443,441,217
Debts Issued & Other Borrowed Funds	598,131,584	3,698,757,877	-	1,914,000,000	2,873,346,677	9,084,236,138
Unclaimed Dividend	141,979,287	-	-	-	-	141,979,287
Other Financial Liabilities	1,128,675,596	103,540,820	-	-	670,154,077	1,902,370,493
Total Undiscounted Liabilities	34,402,072,747	14,570,810,417	10,080,060,543	8,919,348,630	54,118,228,153	122,090,520,490
Net Financial Assets/ (Liabilities)	11,623,528,148	3,083,640,941	2,330,120,615	(2,734,229,046)	4,537,721,674	18,840,782,332
Cumulative Net Financial Assets/(Liabilities)	11,623,528,148	14,707,169,089	17,037,289,704	14,303,060,658	18,840,782,332	

Market Risk

Market risk is the risk that the fair value or future cash flows of financial instruments will fluctuate due to changes in market variables such as interest rates, foreign exchange rates, commodity prices and equity prices. The bank classifies exposures to market risk into either trading or non-trading portfolios and manages each of those portfolios separately.

Bank has an Asset Liability Management Committee (ALCO) which meets periodically to discuss product pricing for deposits and advances and maturity profiles of assets and liabilities, articulating interest rate, view of bank, funding policy, transfer pricing policy and balance sheet management.

The internal audit department is an independent from the Bank's management; this unit focuses on development of internal procedures and check and control systems / procedures. The internal audit unit undertakes a comprehensive audit of all business groups and other functions, in accordance with the approved audit plan. In order to mitigate above risks, further this unit function is also independent with separate reporting lines, with audit function reporting directly to the Board level audit committee. The internal audit has adopted risk based audit approach.

The Bank has been working continuously towards risk diversification of its assets base so as to achieve better portfolio mix and to protect/enhance the overall risk on its loan book. The strategic focus of mapping business is gradually reducing high-risk assets and increasing low risk exposures.

Fair value of financial assets and liabilities

Fair value is a market-based measurement, not an entity specific measurement. For some assets and liabilities, observable market transactions or market information might be available. For other assets and liabilities, observable market transactions and market information might not be available. However, the objective of a fair value measurement in both cases is the same – to estimate the price at which an orderly transaction to sell the asset or to transfer the liability would take place between market participants at the measurement date under current market conditions (i.e. an exit price at the measurement date from the perspective of a market participant that holds the asset or owes the liability).

Fair values are determined according to the following hierarchy:

Level 1-

Level 1 inputs are quoted prices (unadjusted) in active markets for identical assets or liabilities that the entity can access at the measurement date. Held for trading and available for sale investments have been recorded using Level 1 inputs.

Level 2-

Level 2 inputs are inputs other than quoted prices included within Level 1 that are observable for the asset or liability, either directly or indirectly.

Level 3-

Level 3 inputs are unobservable inputs for the asset or liability.

The following table shows an analysis of financial instruments recorded at fair value by level of the fair value hierarchy:

Particulars	2078-2079			2077-2078		
	Level I	Level II	Level III	Level I	Level II	Level III
Financial Investments Available for Sale						
Quoted Equities	1,753,099,789			1,821,041,594		
Unquoted Equities			70,692,900			65,116,100
Quoted Mutual Funds	39,803,774			86,128,833		
Total	1,792,903,563		70,692,900	1,907,170,427	-	65,116,100

Interest Rate Risk

Interest rate risk arises from the possibility that changes in interest rates will affect future cash flows or the fair values of financial instruments. The bank's policy is to continuously monitor positions on a daily basis and hedging strategies are used to ensure positions are maintained within prudential levels.

Bank has 'Assets and Liabilities Management Committee' (ALCO) which monitors the interest rate risk on quarterly basis or as and when required and takes necessary decisions to manage the risk. The committee periodically monitors and adjusts interest rates on Loans and Deposits according to the rules & regulations, Bank's appetite and local market situation.

Foreign Exchange Risk

Devaluation and revaluation of foreign currencies against each other and local currency are the major risks associated with foreign exchange management. The Treasury department constantly monitors the foreign currencies rates in foreign exchange markets through Reuters and buy/sell accordingly to avoid exchange loss and optimize exchange gains.

The Bank has set foreign currencies' position limits to monitor and manage foreign currencies position within the prescribed limits. Authorities of dealers for various dealing activities have been clearly defined and amended as and when required.

The Bank has separate Treasury Back Office for control and check & balance purpose. Treasury front office does all the dealings whereas settlements, system transactions and reporting is done by the back office.

Operational Risk Management

Operational risk remains the most difficult risk category to quantify. In order to identify and assess the operational risk inherent in product, activities, processes and systems the Bank has circulars, guidelines and policies to address various risk areas that are reviewed or amended periodically. Periodic trainings of such guidelines and circulars are also being conducted to communicate the processes and risks at all levels.

To prevent major internal risks, the Bank has set authority list and limits to each official for any transaction. Cash holding limit is specified in each branch which is reviewed periodically. Transaction and access limits to each employee are well defined. The access level and limit are updated immediately if there are changes in functional areas of the employee. With an objective to minimize the irregularities associated while an operations, Policies, Compliance and Operations Risk department of the Bank has been monitoring the operational risks through Operations Irregularity Return report on regular basis.

In order to strengthen the customer data base, Bank has built the mechanism whereby alert has been marked in customer account for KYC (Know Your Customer) update in certain frequency. Regular training on KYC and AML is conducted at all level on regular basis.

Systems back up for hardware and software being used are well kept to ensure integrity and availability of information. Bank has set up its Disaster Recovery Site in Bhairahawa to be able to operate as a going concern in the event of business disruption. With an objective to minimize operational risks associated with Information Technology and for effective management of Information system, the Bank has outsourced the platform for data management at Data Hub Pvt. Ltd, Thapathali.

Bank has been making continuous effort to strengthen Management Information System (MIS). Reports are being developed under MIS platform thus facilitating easy access and close monitoring.

Bank's Internal Audit department carries out inspection at regular intervals to check that all policies and guidelines are complied with. In addition to regular internal audit and compliance checks, regional office also carries out an independent checks and reviews in the branches to ensure that standard procedures at all levels are implemented.

5.2 Capital Management

(i) Qualitative Disclosures

The Bank's policy is to maintain sufficient capital to sustain and support future development of the business. The Bank's capital management is intended to ensure that there is capital sufficient to support the underlying risks of the Bank's business activities and to maintain a well-capitalized status under regulatory requirements.

The Bank's capital management framework includes a comprehensive internal capital adequacy assessment process (ICAAP) conducted quarterly which determines the adequate level of capitalization for the Bank to meet regulatory norms and current and future business needs, including under stress scenarios.

Stress testing is carried out to review the impact of extreme but plausible scenarios on the Bank's risk profile and capital position. Based on the stress testing framework, the Bank conducts stress tests on its various portfolios and assesses the impact on its capital adequacy ratio and the adequacy of capital buffers for current and future periods. ICAAP and stress testing is reviewed by Risk Management committee of the bank.

(ii) Quantitative Disclosures

1. Capital Structure and Capital Adequacy

Tier 1 capital and a breakdown of its components

SN	Particulars	Group	BOK
A	Core Capital (Tier 1)	16,419,104,427	16,268,799,293
1	Paid up Equity Share Capital	10,623,994,072	10,623,994,072
2	Share Premium	-	-
3	Proposed Bonus Equity Shares	-	-
4	Statutory General Reserves	3,707,001,984	3,703,664,906
5	Retained Earnings	1,638,747,306	1,628,417,642
6	Un-audited current year cumulative profit	-	-
7	Capital Redemption Reserve	-	-
8	Capital Adjustment Reserve	-	-
9	Debenture Redemption Reserve	600,000,000	600,000,000
10	Dividend Equalization Reserves	-	-
11	Bargain Purchase Gain	-	-
12	Other Free Reserve	164,075	164,075
13	Less: Goodwill	(2,193,273)	-
14	Less: Intangible Assets	(31,335,425)	(30,275,893)
15	Less: Fictitious Assets	-	-
16	Less: Investment in equity in licensed Financial Institutions	-	-
17	Less: Investment in equity of institutions with financial interests	-	(140,000,000)
18	Less: Investment in equity of institutions in excess of limits	(10,919,412)	(10,919,412)
19	Less: Investments arising out of underwriting commitments	-	-
20	Less: Reciprocal crossholdings	-	-
21	Less: Purchase of land & building in excess of limit and unutilized	-	-
22	Less: Cash Flow Hedge	-	-
23	Less: Defined Benefit Pension Assets	-	-
24	Less: Un recognized Defined Benefit Pension Liabilities	-	-
25	Less: Negative Balances of reserve accounts	(106,354,899)	(106,246,096)
26	Less: Other Deductions	-	-

Tier 2 capital and a breakdown of its components

SN	Particulars	Group	BOK
B	Supplementary Capital (Tier 2)	1,351,764,306	1,351,764,306
1	Cumulative and/or Redeemable Preference Share	-	-
2	Unsecured Subordinated Term Debt	-	-
4	Hybrid Capital Instruments	-	-
5	General Loan Loss Provision	1,218,153,877	1,218,153,877
6	Exchange Fluctuation Reserve	122,648,545	122,648,545
7	Investment Adjustment Reserve	-	-
8	Assets Revaluation Reserve	-	-
9	Other Reserves	10,961,884	10,961,884
10	Reserve for Capital Expenditure	-	-

Deductions from capital

SN	Particulars	Group	BOK
1	Goodwill	2,193,273	-
2	Intangible Assets	31,335,425	30,275,893
3	Negative Balances of reserve accounts	106,354,899	106,246,096
4	Investment in equity of institutions in excess of limits	10,919,412	10,919,412
5	Investment in equity of institutions with financial interests	-	140,000,000
	Total	150,803,009	287,441,401

Total Qualifying Capital

SN	Particulars	Group	BOK
1	Core Capital (Tier 1)	16,419,104,427	16,268,799,293
2	Supplementary Capital (Tier 2)	1,351,764,306	1,351,764,306
	TOTAL	17,770,868,733	17,620,563,599

Detailed information about the Subordinated Term Debts with information on the outstanding amount, maturity, and amount raised during the year and amount eligible to be reckoned as capital funds.

The bank had issued “BOK Debenture, 2086” amounting to NPR 1.6 billion as Subordinated Term Debt in Poush 2077. Bank has not pledged any securities while issuing BOK debenture. The debenture has the following features:

- Bond Validity Period : 10 year
- Bond Maturity Date : Dec 22, 2030
- Coupon Interest Rate : 8.5% p.a.
- Interest Payment Period : Bi-annually (in every six months of Nepali Calendar)
- Interest Payment Timing : Interest is paid on the 1st day of Magh and Shrawan
- BOK debenture can be pledged with other banks and financial institutions to avail loan facility.
- BOK debenture is listed with Nepal Stock Exchange Ltd.
- BOK debenture is included in CD ratio as resource mobilization therefore it is not part of capital.
- BOK debenture holders will have rights of claim only after the depositors in case of liquidation.

Capital adequacy ratio (Group) **13.24%**

Capital adequacy ratio (Bank) **13.15%**



Summary of the bank's internal approach to assess the adequacy of its capital to support current and future activities, if applicable

The Bank also takes into consideration these risk factors during assessment of ICAAP. The Banks' Internal Capital Adequacy Assessment Process (ICAAP) involves assessment of actual capital adequacy of the Bank, additional capital requirement in relation to the existing risk profile of the Bank and additional capital requirement in relation to the business growth of the Bank.

The Bank has ICAAP Policy approved by the Board, to ensure the Bank possess adequate capital resources in commensuration with all the material risks posed to it by its operating activities and evaluate its ability to hold capital in excess of the minimum regulatory capital adequacy ratio. To this regard, the Risk Management Committee of the Bank reviews ICAAP on quarterly basis to ascertain the adequacy of current available capital in relation to the regulatory requirement, current risk profile and growth prospect of the Bank.

The Bank prepares annual budget plan and computes capital adequacy ratio in order to assess the adequacy of capital for the required growth. The Bank on monthly basis reviews the performance report and the capital adequacy ratio.

Furthermore, the Bank also prepares long term capital plan as a part of strategic plan. The capital plan is reviewed to ensure that the financial result attained is in line with the capital plan devised. Based on the actual figures, if the Bank feels that the figures could deviate significantly, the Bank revises its long term plan.

2. Risk Exposures

Risk Weighted Exposures for Credit Risk, Market Risk & Operational Risks

RISK WEIGHTED EXPOSURES		Group	BOK
A	Risk Weighted Exposure for Credit Risk	122,848,086,498	122,670,229,122
B	Risk Weighted Exposure for Operational Risk	6,278,956,579	6,241,029,978
C	Risk Weighted Exposure for Market Risk	108,566,691	108,566,691
Total (a+b+c)		129,235,609,767	129,019,825,791
<i>Adjustments under Pillar II</i>			
SRP 6.4a (7)	Add RWE equivalent to reciprocal of capital charge of 3 % of gross income.	1,085,365,723	1,073,354,273
SRP 6.4a (9)	Overall risk management policies and procedures are not satisfactory. Add 3% of RWE	3,877,068,293	3,870,594,774
Total Risk Weighted Exposures (After Bank's adjustment for Pillar II)		134,198,043,784	133,963,774,838
Total Tier I Capital Fund		16,419,104,427	16,268,799,293
Total Capital Fund		17,770,868,733	17,620,563,599
Common Equity Tier 1 Capital to Total Risk Weighted Exposures		12.23%	12.14%
Total Tier 1 Capital to Total Risk Weighted Exposures		12.23%	12.14%
Total Capital Fund to Total Risk Weighted Exposure		13.24%	13.15%

Risk Weighted Exposures under each of 13 categories of Credit Risk

SN	Particulars	Group	BOK
1	Claims on government & central bank	-	-
2	Claims on other official entities	229,607,050	229,607,050
3	Claims on banks	2,154,372,397	2,119,088,804
4	Claims on domestic corporate and securities firms	72,076,424,884	72,076,424,884
5	Claims on regulatory retail portfolio	6,450,116,602	6,450,116,602
6	Claims secured by residential properties	1,751,174,995	1,751,174,995
7	Claims secured by commercial real estate	1,379,389,913	1,379,389,913
8	Past due claims	4,525,832,238	4,525,832,238
9	High risk claims	17,224,261,092	17,224,261,092
10	Lending against securities (bonds & shares)	1,978,567,725	1,978,567,725
11	Trust Receipt Loans for Trading Firms	1,433,877,736	1,433,877,736
12	Other assets	4,876,103,428	4,733,529,644
13	Off balance sheet items	8,768,358,440	8,768,358,440
TOTAL		122,848,086,498	122,670,229,122

Amount of NPAs (Both Gross and Net) as per NRB Directives

SN	Loan Classification	Gross Amount	Provision Held	Net Amount
1	Restructured/ Rescheduled Loan	97,401,059	12,175,132	85,225,927
2	Substandard Loan	365,586,306	83,829,967	281,756,339
3	Doubtful Loan	161,274,179	78,768,824	82,505,355
4	Bad Loan	538,178,226	529,597,660	8,580,566
	TOTAL	1,162,439,770	704,371,583	458,068,187

Compliance with external requirement

The bank has complied with the externally imposed capital requirements during the reporting period.

5.3 Classification of Financial assets & financial liabilities

Financial Assets	Amortized Cost	Fair value through other comprehensive income	Fair value through profit or loss	Total
Cash in hand	2,335,204,560			2,335,204,560
Balances with B/FIs	2,659,747,015			2,659,747,015
Money at call and short notice	400,153,205			400,153,205
Interbank placement	2,073,815,024			2,073,815,024
Balance at NRB	5,569,154,688			5,569,154,688
Derivative financial instrument	-			-
Loans & Advances	108,390,237,807			108,390,237,807
Government bonds	11,849,663,195		-	11,849,663,195
Government treasury bills	5,131,796,657			5,131,796,657
Equity investments		1,863,596,463		1,863,596,463
Other assets	657,934,208			657,934,208
Total Financial Assets	139,067,706,359	1,863,596,463	-	140,931,302,822

Financial Liabilities	Amortized Cost	Fair value through profit or loss (FVTPL)		Total
		Held for trading	Designated at FVTPL	
Deposits from customers	110,961,934,572			110,961,934,572
Due to Nepal Rastra Bank	4,285,528,847			4,285,528,847
Derivative financial instrument	24,004,243			24,004,243
Borrowing	3,198,719,813			3,198,719,813
Debt Securities	1,599,987,478			1,599,987,478
Employee related liabilities	587,340,956			587,340,956
Bills payable	6,790,955			6,790,955
Creditors and accruals	127,394,172			127,394,172
Interest payable on deposit	53,626,078			53,626,078
Unpaid Dividend	141,979,287			141,979,287
Other liabilities	1,103,214,089			1,103,214,089
Total Financial Liabilities	122,090,520,490	-	-	122,090,520,490



5.4 Operating Segment Information

1. General information

- (a) The bank has categorized its segment on the basis of presence in the geographical provinces of the country.
(b) Each segment provides commercial banking services such as corporate and retail lending, deprived sector lending, various deposit products and transaction banking services.

2. Information about profit or loss, assets and liabilities

	Particulars	Province 1	Province 2	Province 3	Province 4	Province 5	Province 6	Province 7	Total
a	Revenues from external customers	1,162,075,542	817,641,327	5,893,466	297,577,570	1,675,975,105	119,909,627	565,299,555	4,644,372,192
b	Intersegment revenues	(477,816,880)	(289,173,769)	1,699,222,079	(91,047,671)	(606,928,149)	(29,912,814)	(204,342,796)	-
c	Net Revenue	684,258,662	528,467,558	1,705,115,545	206,529,899	1,069,046,956	89,996,813	360,956,759	4,644,372,192
d	Interest revenue	846,096,178	766,705,955	9,374,518,650	379,778,802	1,747,115,222	159,165,167	519,792,975	13,793,172,949
e	Interest expense	657,000,574	545,371,858	6,751,981,488	268,894,106	1,300,909,548	99,867,442	367,320,032	9,991,345,048
f	Net interest revenue	189,095,604	221,334,097	2,622,537,162	110,884,696	446,205,674	59,297,725	152,472,943	3,801,827,901
g	Depreciation and amortization	12,327,659	12,107,046	142,904,258	8,468,892	26,561,152	3,594,239	7,647,004	213,610,250
h	Segment profit /(loss)	545,767,804	368,851,365	1,309,043,749	103,478,848	703,068,037	46,239,911	251,702,600	3,328,152,314
i	Entity's interest in the profit or loss of associates accounted for using equity method	-	-	-	-	-	-	-	-
j	Other material non-cash items:	-	-	-	-	-	-	-	-
k	Impairment of assets	(36,493,988)	16,128,411	(899,430,415)	22,670,698	74,496,591	6,647,748	7,629,654	(808,351,301)
l	Segment assets	8,567,938,390	7,224,587,432	97,534,032,754	4,152,347,389	16,750,220,009	1,444,879,986	5,231,869,592	140,905,875,552
m	Segment liabilities	3,255,254,831	4,353,476,134	97,523,244,396	3,213,036,078	10,079,973,307	1,238,846,741	2,899,649,809	122,563,481,296

3. Measurement of operating segment profit or loss, assets and liabilities

The transaction between the branches are charged at transfer price decided by Asset Liability Management Committee of the bank.

The transfer pricing mechanism of the Bank is periodically reviewed. The segment results are determined based on the transfer pricing mechanism prevailing for the respective reporting periods.

4. Reconciliations of reportable segment revenues, profit or loss, assets and liabilities

(a) Revenue

Total revenues for reportable segment	4,644,372,192
Other revenues	
Elimination of intersegment revenues	
Entity's revenues	4,644,372,192

(b) Profit or loss

Total profit or loss for reportable segments	3,328,152,314
Other profit or loss	
Elimination of intersegment profits	
Unallocated amounts:	-
.....	
.....	
Profit before income tax	3,328,152,314

(c) Assets	
Total assets for reportable segments	140,905,875,552
Other assets	
Unallocated amounts	
Entity's assets	140,905,875,552
(d) Liabilities	
Total liabilities for reportable segments	122,563,481,296
Other liabilities	
Unallocated liabilities	
Entity's liabilities	122,563,481,296

5. Information about products and services

Revenue from each type of product and services described in point no. 1(b) above

- (a) Loans and advances
- (b) Fees and Commission income

6. Information about geographical areas

Revenue from following geographical areas

(a) Domestic	4,644,372,192
Province 1	684,258,662
Province 2	528,467,558
Province 3	1,705,115,545
Province 4	206,529,899
Province 5	1,069,046,956
Province 6	89,996,813
Province 7	360,956,759
(b) Foreign	-
Total	4,644,372,192

7. Information about major customers

Total revenue from any single external customer does not amount to 10 percent or more of the bank's revenue.

5.5 Share options and share based payment

A share-based payment is a transaction in which the bank receives goods or services either as consideration for its equity instruments or by incurring liabilities for amounts based on the price of the entity's shares or other equity instruments of the entity. The bank does not have any share option and share based payment.

5.6 Contingent liabilities and commitment

Contingent Liabilities:

Where the Bank undertakes to make a payment on behalf of its customers for guarantees issued, such as for performance bonds or as irrevocable letters of credit as part of the Bank's transaction banking business for which an obligation to make a payment has not arisen at the reporting date, those are included in these financial statements as contingent liabilities.

Other contingent liabilities primarily include revocable letters of credit and bonds issued on behalf of customers to customs, for bids or offers.



Commitments:

Where the Bank has confirmed its intention to provide funds to a customer or on behalf of a customer in the form of loans, overdrafts, future guarantees, whether cancellable or not, or letters of credit and the Bank has not made payments at the reporting date, those instruments are included in these financial statement as commitments.

Please refer Note No. 4.28 to 4.28.5 for the detail of contingent liabilities and commitments as at 16th July 2022.

Litigations:

Litigations are anticipated in the context of business operations due to the nature of the transactions involved. The Bank and the Group are involved in various such legal actions and the controls have been established to deal with such legal claims. There are pending litigations existing as at the end of the reporting period against the Bank, resulting through normal business operations.

The details of litigations are mentioned in 4.28.5.

5.7 Related parties disclosures

The Bank has carried out transactions in the ordinary course of business on an arm's length basis at commercial rates with parties who are defined as related parties as per the Nepal Accounting Standard - NAS 24 - 'Related Party Disclosures', except for the transactions that Key Management Personnel (KMPs) have availed under schemes uniformly applicable to all staff at concessionary rates. Those transactions include lending activities, acceptance of deposits, Off-Balance Sheet transactions and provision of other banking and finance services.

Key Management Personnel of the Bank include Chief Executive Officer and members of the Board of Directors of the Bank as at Ashad End 2079 are as follows:

Mr. Prakash Shrestha	- Chairman, Promoter
Mr. Radhesh Pant	- Director, Promoter
Mr. Bijay Kumar Shrestha	- Director, Promoter
Mr. Govinda Prasad Sharma	- Director, Public
Mr. Madan Lal Joshi	- Director, Public
Mrs. Amrita Upreti	- Director, Public
Mrs. Mohana Lohani	- Independent Director
Mr. Shrawan Lal Maskay	- Chief Executive Officer

Employee Provident Fund (EPF) had sent Mr. Bijay Kumar Shrestha as representative Director in place of Mr. Jitendra Dhital from 2078-05-31 BS.

Compensation to Key Management Personnel of the Bank (CEO)

Categories	FY 2078-79
a) Short-term employee benefits	21,797,552.29
b) Post-employment benefits	15,926,407.38
c) Other long-term benefits	Nil
d) Termination benefits	Nil
e) Share-based benefits	Nil
Total	37,723,959.67

In addition to the above, a company vehicle has been provided to the Chief Executive Officer.

The tenure of Mr. Shovan Dev Pant had completed on August 17, 2021. As per the decision of 199th Board of Director's meeting held on August 15, 2021, Board had appointed Mr. Shrawan Lal Maskay as Acting Chief Executive Officer with effect from August 18, 2021. He was confirmed to CEO on 3rd November 2021 (2078-07-17 BS) as per the decision of 207th Board of Director's meeting held on 3rd November 2021 (2078-07-17 BS).

Transaction with Key Management Personnel of the Bank (Board of Directors):

The following provides transactions between the Bank and Key Management Personnel of the Bank during the year.

Nature of Transaction	Ashad End 2079
Meeting Allowances	4,460,000
Other Allowances	1,344,000

Transaction with subsidiary

- (i) The bank had invested NPR 140 Million in equity shares in BOK Capital Market Ltd. as a subsidiary holding two third of its paid up capital on 29th November 2017. Subsidiary held deposit balance of NPR 198.72 Million in its account with the bank as on Ashad end 2079. The bank has paid net interest of NPR 4.08 million during the period. Bank has paid fee of NPR 50,000.00 for debenture registrar and NPR 243,333.30 for share registrar during the fiscal year to B.O.K. Capital Market Ltd. for providing services to the bank's debenture holder and shareholders respectively. BOK Capital Market limited has been provided NPR 137.85 million as advance to pay the dividend to the banks' shareholder whose dividend remains unpaid.
- (ii) Bank received 30% of DP income from BOK Capital Market limited as per CDSC By laws Annexure -14. Bank has received Rs.4.15 million as DP Fee from BOK Capital Market limited during the year.

5.8 Merger and acquisition

The bank has entered into merger and signed Memorandum of understanding (MOU) with Global IME bank Limited on 2nd Ashad 2079 (16th June 2022).

5.9 Additional disclosures of non-consolidated entities

The bank has no any investment in any entities which requires consolidation as per applicable NFRS nor any investment in associates which needs to be pooled in the financial statement of the bank

5.10 Interim reports

Interim reports corresponding to the financial statements reported had been reported in accordance with the regulatory reporting requirements. Those statements have been published.

5.11 Events after reporting period

Bank has own legal battle in china against Chaina Construction Bank to recover the claim against counter guarantee which had provide by the bank to the Melamchi Projects in Nepal. The amount has been received on 23rd August 2022.

5.12 Comparison on Unaudited and Audited Financial Statements as of FY 2078/79
Rs. in '000

Statement of Financial Position	As on Asadh End 2079		Variance		Reasons for Variance
	Audited BOK	Unaudited BOK	In amount	In %	
Assets					
Cash and Cash Equivalents	5,395,105	5,395,105	-	0.00%	
Due from Nepal Rastra Bank	5,569,155	5,569,155	-	0.00%	
Placement with Bank and Financial Institutions	2,073,815	2,073,815	-	0.00%	
Derivative Financial Instruments	-	-	-	0.00%	
Other Trading Assets	103,732	103,732	-	0.00%	
Loans and Advances to BFIs	2,423,645	2,423,645	-	0.00%	
Loans and Advances to Customers	103,580,733	102,511,150	1,069,583	1.04%	Write Back of Provision and Recognizing Interest Income as per NRB Guidelines on Interest Income due to write back of Provision.
Investment Securities	18,845,056	18,845,056	-	0.00%	
Current Tax Assets	63,339	282,273	(218,934)	-77.56%	Tax impact
Investment in Subsidiaries	140,000	140,000	-	0.00%	
Investment in Associates	-	-	-	0.00%	
Investment Property	42,398	42,398	-	0.00%	
Property and Equipment	1,382,310	896,763	485,547	54.14%	Right of Use (ROU) assets was presented under other liabilities in unaudited financials with net of lease liability
Goodwill and Intangible Assets	30,276	30,276	-	0.00%	
Deferred Tax Assets	-	-	-	0.00%	
Other Assets	1,256,312	1,256,123	189	0.02%	
Total Assets	140,905,876	139,569,491	1,336,385	0.96%	Due to above impact
Liabilities					
Due to Bank and Financial Institutions	1,518,493	1,518,493	-	0.00%	
Due to Nepal Rastra Bank	4,285,529	4,285,529	-	0.00%	
Derivative Financial Instruments	24,004	24,004	-	0.00%	
Deposits from Customers	109,443,441	109,443,441	-	0.00%	
Borrowings	3,198,720	3,198,720	-	0.00%	
Current Tax Liabilities	-	-	-	0.00%	
Provisions	15,166	15,166	-	0.00%	
Deferred Tax Liabilities	457,795	453,704	4,091	0.90%	
Other Liabilities	2,020,346	1,208,448	811,898	67.19%	Due to changes in Bonus Amount, ROU was presented net of lease liability in unaudited financials and now ROU is presented under PPE & Provision of Interest to be refunded to customer.
Debt Securities Issued	1,599,987	1,599,987	-	0.00%	
Subordinated Liabilities	-	-	-	0.00%	
Total Liabilities	122,563,481	121,747,492	815,989	0.67%	
Equity					
Share Capital	10,623,994	10,623,994	-	0.00%	
Share Premium	-	-	-	0.00%	
Retained Earnings	1,628,418	1,300,943	327,475	25.17%	Due to Changes in Net Profit and Appropriations of Profit
Reserves	6,089,983	5,897,062	192,921	3.27%	Due to changes in appropriation of profit
Total Equity Attributable to Equity Holders	18,342,395	17,821,999	520,396	2.92%	Due to above impact
Non Controlling Interest	-	-	-	0.00%	
Total Equity	18,342,395	17,821,999	520,396	2.92%	Due to above impact
Total Liabilities and Equity	140,905,876	139,569,491	1,336,385	0.96%	Due to above impact

Statement of Profit or Loss	During the year ended Asadh end 2079		Variance		Reasons for Variance
	Audited BOK	Unaudited BOK	In amount	In %	
Interest income	11,303,383	11,489,694	(186,311)	-1.62%	Due to recovery of Bad Loans, Interest income recognized as per NRB Guidelines on Interest income and provision of Interest to be refunded to customer
Interest expense	7,501,555	7,452,589	48,966	0.66%	Due to Reclassification of heading of Interest expenses on Lease liability which was presented in Office Operating expenses in unaudited financial.
Net Interest Income	3,801,828	4,037,105	(235,277)	-5.83%	Due to above impact
Fee and Commission Income	639,005	639,112	(107)	-0.02%	
Fee and Commission Expense	104,144	100,906	3,238	3.21%	Reclassification of heading and Addition of Expenses
Net Fee and Commission Income	534,861	538,206	(3,345)	-0.62%	
Net Interest, Fee and Commission Income	4,336,689	4,575,311	(238,622)	-5.22%	Due to above impact
Net Trading Income	193,878	193,878	-	0.00%	
Other Operating Income	113,805	74,141	39,664	53.50%	Revaluataion Gain on Foreign currency
Total Operating Income	4,644,372	4,843,330	(198,958)	-4.11%	Due to above impact
Impairment Charge/ (Reversal) for Loans and Other Losses	(808,351)	146,695	(955,046)	-651.04%	Due to write back of Provision
Net Operating Income	5,452,723	4,696,635	756,088	16.10%	Due to above impact
Personnel Expenses	1,427,909	1,346,772	81,137	6.02%	Due to changes in Bonus Amount
Other Operating Expenses	545,027	688,006	(142,979)	-20.78%	Interest Expenses on lease liability and Depreciation on ROU has been presented under Interest expenses and Depreciation schedule respectively.
Depreciation & Amortisation	213,610	127,487	86,123	67.55%	Depreciation on Right of Use (ROU) asset which was presented under Office Operating expenses in unaudited financials
Operating Profit	3,266,177	2,534,370	731,807	28.88%	Due to above impact
Non Operating Income	69,198	65,333	3,865	5.92%	Reclassification of heading
Non Operating Expense	7,223	3,358	3,865	115.10%	Reclassification of heading
Profit Before Income Tax	3,328,152	2,596,345	731,807	28.19%	Due to above impact
Income Tax Expense					
Current Tax	998,503	779,567	218,936	28.08%	Tax impact of income and expenses
Deferred Tax	7,107	6,501	606	9.32%	Changes in DTL
Profit/(Loss) for the Period	2,322,542	1,810,277	512,265	28.30%	Due to above impact

5.13 4th Quarter End of Fiscal Year 2078/79
Condensed Consolidated Statement of Financial Position As on Quarter ended 32nd Asadh 2079

Particular	Group		Bank	
	This Quarter Ending	Immediate Previous Year Ending	This Quarter Ending	Immediate Previous Year Ending
Assets				
Cash and cash equivalent	5,465,402,315	3,072,181,748	5,395,104,780	2,994,913,385
Due from Nepal Rastra Bank	5,569,154,688	6,974,370,534	5,569,154,688	6,974,370,534
Placement with Bank and Financial Institutions	2,207,915,024	2,850,371,263	2,073,815,024	2,721,371,263
Derivative Financial Instruments	-	32,542,196	-	32,542,196
Other Trading Assets	159,748,354	103,973,156	103,731,700	42,205,542
Loans and Advances to BFIs	2,423,644,591	3,170,507,595	2,423,644,591	3,170,507,595
Loan and advances to customers	102,511,149,583	93,808,156,142	102,511,149,583	93,808,156,142
Investments Securities	18,897,810,315	20,129,057,338	18,845,056,315	20,123,057,338
Current Tax Assets	284,125,781	196,526,441	282,273,071	194,366,289
Investment in Subsidiaries	-	-	140,000,000	140,000,000
Investment in Associates	-	-	-	-
Investment Property	42,398,147	24,658,425	42,398,147	24,658,425
Property and Equipment	905,208,669	837,750,212	896,762,752	828,870,392
Goodwill and intangible assets	33,528,698	37,514,568	30,275,893	34,933,588
Deferred Tax Assets	-	-	-	-
Other assets	1,265,231,471	897,983,739	1,256,124,195	891,762,100
Total Assets	139,765,317,636	132,135,593,357	139,569,490,739	131,981,714,789
Liabilities				
Due to Bank and Financial Institutions	1,518,493,355	910,961,586	1,518,493,355	910,961,586
Due to Nepal Rastra Bank	4,285,528,847	6,059,017,627	4,285,528,847	6,059,017,627
Derivative Financial Instruments.	24,004,243	-	24,004,243	-
Deposits from Customers	109,275,339,155	103,401,073,774	109,443,441,217	103,413,430,203
Borrowings	3,198,719,813	1,198,244,359	3,198,719,813	1,198,244,359
Current Tax Liabilities	-	-	-	-
Provisions	15,166,185	13,766,664	15,166,185	13,766,664
Deferred Tax Liabilities	452,488,768	501,838,916	453,704,046	497,733,848
Other Liabilities	1,478,298,568	1,123,886,496	1,208,446,899	1,080,118,013
Debt Securities Issued	1,599,987,478	2,289,160,049	1,599,987,478	2,289,160,049
Subordinated Liabilities	-	-	-	-
Total Liabilities	121,848,026,412	115,497,949,471	121,747,492,083	115,462,432,349
Equity				
Share Capital	10,623,994,072	9,658,176,429	10,623,994,072	9,658,176,429
Share Premium	-	-	-	-
Retained Earnings	1,315,611,176	1,387,866,159	1,300,943,232	1,357,818,963
Reserves	5,899,986,211	5,506,211,907	5,897,061,352	5,503,287,048
Total Equity Attributable to Equity Holders	17,839,591,459	16,552,254,495	17,821,998,656	16,519,282,440
Non Controlling Interest	77,699,765	85,389,391	-	-
Total Equity	17,917,291,224	16,637,643,886	17,821,998,656	16,519,282,440
Total Liabilities and Equity	139,765,317,636	132,135,593,357	139,569,490,739	131,981,714,789

Bank of Kathmandu Ltd.
Condensed Consolidated Statement of Profit or Loss For the Quarter ended 32nd Asadh 2079

Particular	Group			Bank		
	Current Year		Previous Year Corresponding	Current Year		Previous Year Corresponding
	This Quarter	Upto This Quarter(YTD)	This Quarter	This Quarter	Upto This Quarter(YTD)	
Interest income	3,499,942,379	11,505,710,834	2,324,860,700	3,493,389,037	11,489,693,690	2,320,860,904
Interest expense	2,252,181,727	7,448,499,998	1,415,125,641	2,253,754,528	7,452,588,778	1,415,194,841
Net interest income	1,247,760,652	4,057,210,836	909,735,059	1,239,634,509	4,037,104,912	905,666,063
Fee and commission income	137,617,724	667,459,000	158,824,662	128,604,798	639,112,195	155,077,281
Fee and commission expense	29,458,616	108,571,392	21,549,509	27,736,678	100,907,705	22,448,726
Net fee and commission income	108,159,108	558,887,608	137,275,153	100,868,120	538,204,490	132,628,555
Net Interest, Fee and Commission Income	1,355,919,760	4,616,098,444	1,047,010,212	1,340,502,629	4,575,309,402	1,038,294,618
Net Trading Income	18,971,175	194,736,709	108,104,445	27,639,721	193,877,968	89,661,832
Other operating income	74,115	74,193,842	16,627,063	43,197	74,140,538	15,160,433
Total operating income	1,374,965,050	4,885,028,995	1,171,741,720	1,368,185,547	4,843,327,908	1,143,116,883
Impairment charge/(reversal) for loans and other losses	(506,014,741)	146,694,933	239,461,579	(506,014,741)	146,694,933	226,133,369
Net operating income	1,880,979,791	4,738,334,062	932,280,141	1,874,200,288	4,696,632,975	916,983,514
Operating Expense						
Personnel expenses	339,554,169	1,358,174,446	163,375,930	337,201,303	1,346,771,558	160,030,120
Other operating expenses	129,559,471	695,147,553	(84,962,331)	127,507,115	688,005,863	(87,469,017)
Depreciation & Amortisation	26,330,820	129,756,658	(8,331,641)	25,758,130	127,487,133	(8,929,311)
Operating profit	1,385,535,331	2,555,255,405	862,198,183	1,383,733,740	2,534,368,421	853,351,722
Non operating Income	(1,969,285)	65,333,480	(1,395,080)	(1,969,285)	65,333,480	-
Non Operating Expense	668,721	3,358,108	183,432	668,721	3,358,108	-
Profit before income tax	1,382,897,325	2,617,230,777	860,619,671	1,381,095,734	2,596,343,793	853,351,722
Income tax expense	-	-	-	-	-	-
Current Tax	435,640,490	785,832,684	323,339,287	435,100,013	779,566,589	323,355,464
Deferred Tax	6,500,694	6,500,694	(24,394,444)	6,500,694	6,500,694	(27,070,551)
Profit/(loss) for the period	940,756,141	1,824,897,399	561,674,828	939,495,027	1,810,276,510	557,066,809

Condensed Consolidated Statement of Comprehensive Income

Profit/(loss) for the period	940,756,141	1,824,897,399	561,674,828	939,495,027	1,810,276,510	557,066,809
Other comprehensive income	182,363,326	(90,340,402)	(17,350,606)	182,363,326	(90,340,402)	(17,225,418)
Total comprehensive income	1,123,119,467	1,734,556,997	544,324,222	1,121,858,353	1,719,936,108	539,841,391
Basic earnings per share	-	17.18	-	-	17.04	-
Diluted earnings per share	-	17.18	-	-	17.04	-

Profit attributable to:

Equity holders of the Bank	1,122,699,095	1,729,683,367	542,829,945	1,121,858,353	1,719,936,108	539,841,391
Non-Controlling interest	420,372	4,873,630	1,494,277	-	-	-
Total	1,123,119,467	1,734,556,997	544,324,222	1,121,858,353	1,719,936,108	539,841,391



Particulars	Group			Bank		
	Current Year		Previous Year Corresponding	Current Year		Previous Year
	This Quarter	Upto This Quarter(YTD)	This Quarter	This Quarter	Upto This Quarter(YTD)	Upto This Quarter(YTD)
Capital fund to RWA		13.02%			12.94%	14.16%
Non performing loan (NPL) to total loan (As per NRB Directive)		1.18%			1.18%	1.04%
Total loan loss provision to Total NPL (As per NRB Directive)		189.25%			189.25%	216.35%
Cost of Funds		7.67%			7.67%	5.10%
Credit to Deposit Ratio (As per NRB Directive)		88.25%			88.25%	86.23%
Base Rate (Monthly)		9.83%			9.83%	7.44%
Interest Rate Spread		3.61%			3.61%	3.03%

Notes to Financial statements:

1. The unaudited financial figure may change if directed by Statutory Auditor/ Supervisory Authorities.
2. Previous year quarter ending figures have been regrouped wherever necessary.
3. Loans and advances includes interest receivables and staff loans which are presented net of impairment charges.
4. Credit to deposit ratio for previous year corresponding has been restated in line with current CD ratio computation method as prescribed by NRB
5. Employee benefits for gratuity and accumulated leave has been taken as per the actuarial valuation is carried on yearly basis.
6. Group includes Bank of Kathmandu Ltd. and BOK Capital Market Ltd. (Subsidiary of Bank of Kathmandu Ltd.)
7. Detailed interim report has been published in the bank's website www.bok.com.np.

Statement of Distributable Profit or Loss (Unaudited)	Amount in NPR
Opening Retained Earning	5,674,263
Less : Adjustment/Restatement	(24,090,623)
Adjusted Retained Earning	(18,416,360)
ADD: Net Profit for the period end 4th quarter FY 2078-79	1,810,276,510
Less : I. Appropriations	
1.1 Profit required to be appropriated to statutory reserve	398,664,120
a. General Reserve	362,055,302
b. Bond Redemption Reserve	-
c. Exchange Fluctuation Fund	3,223,609
d. Corporate Social Responsibility Fund	18,102,765
e. Employees Training Fund	15,282,444
f. Other	
1.2 Profit required to be transfer to Regulatory Reserve	92,252,798
a. Transfer to Regulatory Reserve	92,252,798
b. Transfer from Regulatory Reserve	
Total Distributable profit(or Loss) as on year end date	1,300,943,232

**बैंक अफ काठमाण्डू लिमिटेडको
पूँजीकोष तालिका
२०७९ आषाढ मसान्त**

१.१ जोखिम भारत सम्पत्ति	आषाढ २०७९	आषाढ २०७८
क. कर्जा जोखिम	१२२,६७०,२२९,१२२	१०९,३९५,५३६,७९७
ख. संचालन जोखिम	६,२४१,०२९,९७८	६,२६७,७४५,०७७
ग. वजार जोखिम	१०८,५६६,६९१	१,८४४,००९,३८१
जम्मा जोखिम भारत सम्पत्ति (PILLAR II को समायोजन अगाडी)	१२९,०१९,८२५,७९१	११७,५०७,२९१,२५५
PILLAR II अन्तरगतको समायोजन		
जोड : ए एल एम निती सन्तोषजनक नभएकोले खुद व्याज आम्दानीको १% तय RWE	-	-
जोड : अपर्याप्त तरल सम्पत्ति बापत कुल निक्षेपको %	-	-
जोड : पारस्परिक पूँजी चार्जको कुल आम्दानीको ३% जोखिम भारत सम्पत्ति	१,०७३,३५४,२७३	१,३६५,४७५,८७४
जोड : समष्टिगत रूपमा जोखिम व्यवस्थापन निती तथा विधिहरू सन्तोषजनक नभएकोले जोखिम भारत सम्पत्तिको ३%	३,८७०,५९४,७७४	४,७००,२९१,६५१
जोड : निर्दिष्ट गरिएका तर पर्याप्त रूपमा खुलाउन नसकिएकाले % जोखिम भारत सम्पत्ति	-	-
कुल जोखिम भारत सम्पत्ति (PILLAR II को समायोजन पछाडी)	१३३,९६३,७७४,८३८	१२३,५७३,०५८,७८०

१.२ पूँजी कोष	आषाढ २०७९	आषाढ २०७८
क) प्राथमिक पूँजी (CET 1 + AT 1)	१६,२६८,७९९,२९३	१४,६७८,६८१,७३७
साधारण शेयर Tier 1 (CET 1)	१६,२६८,७९९,२९३	१४,६७८,६८१,७३७
क. चुक्ता पूँजी	१०,६२३,९९४,०७२	९,६५८,१७६,४२९
ख. शेयर प्रिमियम	-	-
ग. प्रस्तावित बोनस शेयर	-	-
घ. साधारण जगेडा कोष	३,७०३,६६४,९०६	३,२३७,४५५,८५८
ङ. संचित नाफा/(नोक्सान)	१,६२८,४१७,६४२	१,३५७,८१८,९६३
च. चालु आ.व.को नाफा/(नोक्सान)	-	-
छ. पूँजी फिर्ता कोष	-	-
ज. पूँजी समायोजन कोष	-	-
झ. ऋणपत्र फिर्ता कोष	६००,०००,०००	६००,०००,०००
ञ. लाभांश समिकरण कोष	-	-
ट. मोलतोल खरिद लाभ (Bargain Purchase Gain)	-	-
ठ. अन्य स्वतन्त्र कोषहरू	१६४,०७५	१६४,०७५
घटाउने	-	-
ड. ह्याति	-	-
ढ. अमूर्त सम्पत्ति	(३०,२७५,८९३)	(३४,९३३,५८८)
ण. काल्पनिक सम्पत्ति	-	-
त. इजाजत प्राप्त वित्तीय संस्थामा रहेको शेयर लगानी	-	-
थ. वित्तीय स्वार्थ रहेको कम्पनीमा रहेको शेयर लगानी	(१४०,०००,०००)	(१४०,०००,०००)
द. सिमा भन्दा बढि लगानी रकम	(१०,९१९,४१२)	-
ध. प्रत्याभूति अन्तर्गत गरिएको लगानी	-	-
न. पारस्परिक क्रस होल्डिङ्ग	-	-
प. प्रयोगमा नभएको र सिमा भन्दा बढि गरिएको घर तथा जग्गा जमिनको खरिद	-	-
फ. नगद प्रवाहको हेजिङ्ग	-	-
ब. परिभाषित पेन्सन सुविधा सम्पत्ति	-	-
भ. लेखाङ्कन नगरिएको परिभाषित पेन्सन सुविधाको दायित्व	-	-
म. ऋणात्मक जगेडा कोष	(१०६,२४६,०९६)	-
य. अन्य	-	-
PILLAR II अन्तरगतको समायोजन	-	-
घटाउने: ६.४ (क) (१) अनुसार अपर्याप्त व्यवस्था	-	-
घटाउने: ६.४ (क) (२) अनुसार सम्बन्धित पक्षलाई तथा निषेधित क्षेत्रमा प्रवाहित कर्जा सुविधा	-	-
अतिरिक्त Tier 1 (AT 1)	-	-
क) जम्मा नहुने परपेच्युअल शेयर पूँजी	-	-
ख) परपेच्युअल ऋण उपकरण	-	-
ग) स्टक प्रिमियम	-	-

(ख) पूरक पूँजी (Tier II)	१,३५१,७६४,३०६	२,८१७,८९३,१७५
क. क्याम्प्लेटिभ/रिडिमिबल प्रिफरन्स शेयर	-	-
ख. सुरक्षण नराखिएको सहायक आवधिक ऋण	-	१,६००,०००,०००
ग. हाइब्रिड पूँजी उपकरणहरू	-	-
घ. स्टक प्रिमियम	-	-
ङ. असल कर्जा नोक्सानी व्यवस्था	१,२९८,१५३,८७७	१,१३३,७६९,०८१
च. सट्टी समिकरण कोष	१२२,६४८,५४५	७३,९६२,२१०
छ. लगानी समायोजन कोष	-	-
ज. सम्पत्ति पुर्नमूल्याङ्कन कोष	-	-
झ. अन्य कोष	१०,९६१,८८४	१०,९६१,८८४
जम्मा पूँजी कोष (Tier I and Tier II)	१७,६२०,५६३,५९९	१७,४९६,५७४,९१२

१.३ पूँजीकोष अनुपात	आषाढ २०७९	आषाढ २०७८
साधारण शेयर Tier 1 पूँजी र जम्मा जोखिम भारत सम्पत्ति (Pillar II को समायोजन पछाडी)	१२.१४%	११.८८%
प्राथमिक पूँजी/कुल जोखिम भारत सम्पत्ति-Tier I (Pillar II को समायोजन पछाडी)	१२.१४%	११.८८%
पूँजीकोष/कुल जोखिम भारत सम्पत्ति-Tier I & Tier II (Pillar II को समायोजन पछाडी)	१३.१५%	१४.१६%



बैंक अफ काठमाण्डू लिमिटेडको
कर्जा जोखिम
२०७९ आषाढ मसान्त

वास्तविक विवरणको कारोबार	२०७९ आषाढ मसान्त				२०७८ आषाढ मसान्त			
	किताबी मूल्य (क)	विशेष व्यवस्था (ख)	भण्डाना तर्फ सकिने ORV (ग)	शुद्ध रकम (घ)=क-(ख)-(ग)	जोखिम भार % (ङ)	जोखिम भावित रकम (च)=(घ)/(ङ)	शुद्ध रकम	जोखिम भावित रकम
नगद मौज्जात	२,३३४,२०४,४६०	-	-	२,३३४,२०४,४६०	०%	-	२,३३४,२०४,४६०	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	४,४६९,९४४,६८८	-	-	४,४६९,९४४,६८८	०%	-	४,४६९,९४४,६८८	-
नेपाल सरकार उपरको सम्पूर्ण दावी	१६,७६३,२९८,२९८	-	-	१६,७६३,२९८,२९८	०%	-	१६,७६३,२९८,२९८	-
नेपाल राष्ट्र बैंक अगुवा गरिएको लगानी	२०८,६६९,७३३	-	-	२०८,६६९,७३३	०%	-	२०८,६६९,७३३	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating 0-1)	-	-	-	-	०%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating 2)	-	-	-	-	०%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating 3)	-	-	-	-	४०%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating 4-6)	-	-	-	-	१००%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating 7)	-	-	-	-	१४०%	-	-	-
BIS, IMF, ECB, EC र बहुपक्षिय विकास बैंकहरू उपरको दावी	-	-	-	-	०%	-	-	-
अन्य बहुपक्षिय विकास बैंकहरू उपरको दावी	-	-	-	-	१००%	-	-	-
स्वदेशी सार्वजनिक संस्था उपरको दावी	-	-	-	-	१००%	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA Rating 0-1)	-	-	-	-	२०%	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA Rating 2)	-	-	-	-	२०%	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA Rating 3-6)	२८३,६०७,०४०	-	४४,०००,०००	२३९,६०७,०४०	१००%	२३९,६०७,०४०	२३९,६०७,०४०	-
सार्वजनिक संस्था उपरको दावी (ECA Rating 7)	३,०८४,९४४,८०४	-	-	३,०८४,९४४,८०४	१४०%	२,१९६,२६९,९९९	३,०८४,९४४,८०४	७८८,६७४,८०५
नोतिको पूँजीकोष कायम गर्ने स्वदेशी बैंक उपरको दावी	-	-	-	-	१००%	-	-	-
विदेशी बैंक उपरको दावी (ECA Rating 0-1)	२,६३४,२७७,७७२	-	-	२,६३४,२७७,७७२	२०%	५६६,८४४,४३४	२,६३४,२७७,७७२	४६६,८४४,४३४
विदेशी बैंक उपरको दावी (ECA Rating 2)	१,६२०,७७७,८९८	-	-	१,६२०,७७७,८९८	४०%	६५४,३६७,४०६	१,६२०,७७७,८९८	४६६,४१०,४९२
विदेशी बैंक उपरको दावी (ECA Rating 3-6)	१,२३८,१९९	-	-	१,२३८,१९९	१००%	१,२३८,१९९	१,२३८,१९९	४६४,३७५
विदेशी बैंक उपरको दावी (ECA Rating 7)	-	-	-	-	१४०%	-	-	-
नोतिको पूँजीकोषमा १ प्रतिशत भन्दा बढीको पूँजीकोष कायम गर्ने SAARC क्षेत्रिय ब्यापना भाका विदेशी बैंक उपरको दावी	९३,०९२,४०८	-	-	९३,०९२,४०८	२०%	१८,६१८,४०२	९३,०९२,४०८	२६,६४४,३०२
स्वदेशी संघ संस्थाहरू उपरको दावी (Credit rating score equivalent to AAA)	३८८,९६९,२४६	-	-	३८८,९६९,२४६	४०%	१६४,४८८,७२८	३८८,९६९,२४६	२,४४२,०८९
स्वदेशी संघ संस्थाहरू उपरको दावी (Credit rating score equivalent to AA+ to AA-)	-	-	-	-	७०%	-	३,६८८,०४२	३,९४६,८४४
स्वदेशी संघ संस्थाहरू उपरको दावी (Credit rating score equivalent to A+ to A-)	२,३६४,९६२,३६०	-	-	२,३६४,९६२,३६०	८०%	२,३६४,९६२,३६०	४६,००४,३३३	४३,६४४,७२९
स्वदेशी संघ संस्थाहरू उपरको दावी (Credit rating score equivalent to BBB+ & below)	६९,६९६,०४४,२२४	-	४९,६९६,०४४,२२४	२०,०००,०००	१००%	६९,६९६,०४४,२२४	६९,६९६,०४४,२२४	६९,६९६,०४४,२२४
विदेशी बैंक उपरको दावी (ECA Rating 0-1)	-	-	-	-	२०%	-	-	-
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA Rating 2)	-	-	-	-	४०%	-	-	-
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA Rating 3-6)	-	-	-	-	१००%	-	-	-
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA Rating 7)	-	-	-	-	७५%	-	-	-
उपभोक्ता तथा सामाजिक कर्जा (Regulatory retail portfolio) भाका नगदको	१,०६९,९६३,३३७	-	४९,६९६,०४४,२२४	१,०२०,२६७,११३	७५%	६,४४०,९९६,६०२	११,९६०,२६३,७२७	६,४४०,९९६,६०२
ग्राहकलाई सिमा बाहेक अन्य शर्त पालना गरिको उपभोग्य तथा सामाजिक कर्जा	२,६३४,२७७,७७२	-	-	२,६३४,२७७,७७२	६०%	१,५७९,६६९,९९९	३,०८४,९४४,८०४	१,६६५,६०४,८०५
आवासिय घरजग्गाबाट सुरक्षित दावी	३४,७४०,४६८	-	-	३४,७४०,४६८	६०%	१,५७९,६६९,९९९	३,०८४,९४४,८०४	१,६६५,६०४,८०५
आवासिय घरजग्गाबाट सुरक्षित नभएको दावी	१,०२०,०००,०६९	-	-	१,०२०,०००,०६९	१००%	१,०२०,०००,०६९	१,०२०,०००,०६९	१,०२०,०००,०६९
आवासिय घरजग्गाबाट सुरक्षित दावी (साबा नाथको)	३४,७४०,४६८	-	-	३४,७४०,४६८	१००%	३४,७४०,४६८	३४,७४०,४६८	३४,७४०,४६८
व्यापारिक घरजग्गाबाट सुरक्षित दावी	१,०२०,०००,०६९	-	-	१,०२०,०००,०६९	१००%	१,०२०,०००,०६९	१,०२०,०००,०६९	१,०२०,०००,०६९
उत्पन्न जोखिमपूर्ण दावी	१,०२०,०००,०६९	-	-	१,०२०,०००,०६९	१००%	१,०२०,०००,०६९	१,०२०,०००,०६९	१,०२०,०००,०६९
विदेशीको सुरक्षित भागमा कर्जा (धोरण र बाट)	१,०२०,०००,०६९	-	-	१,०२०,०००,०६९	१००%	१,०२०,०००,०६९	१,०२०,०००,०६९	१,०२०,०००,०६९
व्यपारिक संस्थालाई प्रदान गरेको टुट्ट रिमिट कर्जा	१,०२०,०००,०६९	-	-	१,०२०,०००,०६९	१००%	१,०२०,०००,०६९	१,०२०,०००,०६९	१,०२०,०००,०६९
स्टक एक्सचेंजमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भाको लगानी	४६,००४,३३३	-	-	४६,००४,३३३	१००%	४६,००४,३३३	४६,००४,३३३	४६,००४,३३३
स्टक एक्सचेंजमा सूचीकृत नभएको शेयर र अन्य पूँजीगत उपकरणमा भाको लगानी	४६,००४,३३३	-	-	४६,००४,३३३	१००%	४६,००४,३३३	४६,००४,३३३	४६,००४,३३३
आवासिय घरजग्गाबाट सुरक्षित नभएको शेयर र अन्य पूँजीगत उपकरणमा भाको लगानी	४६,००४,३३३	-	-	४६,००४,३३३	१००%	४६,००४,३३३	४६,००४,३३३	४६,००४,३३३
प्रधान हुन नसकी ब्याज नेपाल सरकारको विनि पत्रमा दावी	२,६३४,२७७,७७२	-	-	२,६३४,२७७,७७२	१००%	२,६३४,२७७,७७२	२,६३४,२७७,७७२	२,६३४,२७७,७७२
मार्गव्य नभएको तथा प्रकृतीगत हुने कम्पनीको अथवा नागरिक समिति	२,६३४,२७७,७७२	-	-	२,६३४,२७७,७७२	१००%	२,६३४,२७७,७७२	२,६३४,२७७,७७२	२,६३४,२७७,७७२
अन्य सम्पत्ति	१,०२०,०००,०६९	-	-	१,०२०,०००,०६९	१००%	१,०२०,०००,०६९	१,०२०,०००,०६९	१,०२०,०००,०६९
जम्मा	१,०२०,०००,०६९	१,०२०,०००,०६९	१,०२०,०००,०६९	१,०२०,०००,०६९	१००%	१,०२०,०००,०६९	१,०२०,०००,०६९	१,०२०,०००,०६९

बैंक अफ काठमाण्डू लिमिटेडको
कर्जा जोखिम
२०७९ आषाढ मसान्त

वास्तवतः बाहिरको कारोबार	२०७९ आषाढ मसान्त				२०७८ आषाढ मसान्त			
	किताबी मूल्य (क)	विशेष व्यवस्था (ख)	पणान गर्ने सकिने CRM (ग)	शुद्ध रकम (घ)=क-(ख)-(ग)	जोखिम भाग % (ङ)	जोखिम शरीत रकम (च)=घ*(ङ)	शुद्ध रकम	जोखिम शरीत रकम
जुनसुकै डेवा फिर्ता लिन सकिने प्रतिवद्धता	-	-	-	-	०%	-	-	-
विन्स कन्सलन	२४०,६०३,२४४	-	-	२४०,६०३,२४४	०%	-	२४०,६०३,२४४	-
अभिम विनिमय सम्झौता	११३,४६८,३०१	-	-	११३,४६८,३०१	१०%	११,३४६,८३०	४,३९,९९१,२२२	४,३९,९९१,२२२
६ महिना भन्दा कम अवधिको प्रतिवचन स्वदेशी कारोबार पक्ष	२,१००,८२७,९१२	-	३९,१३४,५९२	१,७०९,६९३,२२०	२०%	३४१,८९६,४४४	४,०६६,८२९,७८६	८,१३६,६५४,९७७
विदेशी कारोबार पक्ष (counter party)(ECA 0-1)	-	-	-	-	२०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party)(ECA 2)	-	-	-	-	४०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party)(ECA 3-6)	-	-	-	-	१००%	-	-	-
विदेशी कारोबार पक्ष (counter party)(ECA 7)	-	-	-	-	१४०%	-	-	-
६ महिना भन्दा बढी अवधिको प्रतिवचन स्वदेशी कारोबार पक्ष	१,३४,७१४,२४०	-	४३२,६९९,०२४	९२४,४१३,४६६	४०%	४६२,२२६,७०८	७७७,४३७,०८९	३८६,२०८,४४५
विदेशी कारोबार पक्ष (counter party)(ECA 0-1)	-	-	-	-	२०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party)(ECA 2)	-	-	-	-	४०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party)(ECA 3-6)	-	-	-	-	१००%	-	-	-
विदेशी कारोबार पक्ष (counter party)(ECA 7)	-	-	-	-	१४०%	-	-	-
विट्टा बाट, परफोमेन्स बाट, काउन्टर प्यारटी स्वदेशी कारोबार पक्ष	४,२००,१७१,४४५	-	२२२,७६२,८४२	४,०७७,३०८,६०३	४०%	१,६३०,९१९,४४१	४,२०८,८३७,९९९	१,६३०,९१९,४४१
विदेशी कारोबार पक्ष (counter party)(ECA 0-1)	-	-	-	-	२०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party)(ECA 2)	-	-	-	-	४०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party)(ECA 3-6)	-	-	-	-	१००%	-	-	-
विदेशी कारोबार पक्ष (counter party)(ECA 7)	-	-	-	-	१४०%	-	-	-
डिबिट सुटापको रूपमा प्रदान गरिएका जमानतहरू (Lending of Bank's Securities or Posting of Securities as collateral)	११,६८४,०००	-	६,०३६,८००	५,६४७,२००	२०%	१,१२९,४४०	४,५१७,७६०	५,६४७,२००
विदेशी कारोबार पक्ष (counter party)(ECA 2)	-	-	-	-	४०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party)(ECA 3-6)	-	-	-	-	१००%	-	-	-
विदेशी कारोबार पक्ष (counter party)(ECA 7)	-	-	-	-	१४०%	-	-	-
प्रवाहभूति (Underwriting सम्वन्धी प्रतिवद्धता)	-	-	-	-	४०%	-	-	-
डिबिट सुटापको रूपमा प्रदान गरिएका जमानतहरू (Lending of Bank's Securities or Posting of Securities as collateral)	-	-	-	-	१००%	-	-	-
पुनः खरीद सम्झौता अन्तर्गतको कर्मा	-	-	-	-	१००%	-	-	-
अभिम भुक्तानी जमानत	२३०,९८९,२३२	-	४,९४३,२२५	२२६,०४६,००७	१००%	२२६,०४६,००७	२२९,९९२,१२४	२२९,९९२,१२४
विदेशी जमानत	-	-	-	-	१००%	-	-	-
स्वीकार तथा ररिप्ट, Acceptances and Endorsements	-	-	-	-	१००%	-	-	-
भुक्तानी तयारिएको भाग तथा आंशिक भुक्तानी गरिएको शेयर तथा सुरक्षाण (Unpaid portion of Partly paid shares and Securities)	-	-	-	-	१००%	-	-	-
अपरिवर्त्य प्रतिवद्धता छोटे अवधि	१,१६७,२३६,९६३	-	१,०४९,८६५,७४९	१,११७,३७१,२१४	१००%	१,११७,३७१,२१४	१,११७,३७१,२१४	१,११७,३७१,२१४
अपरिवर्त्य प्रतिवद्धता लामो अवधि	२३,९८६,८८७,०६५	-	-	२३,९८६,८८७,०६५	२०%	४,७९७,३७७,४१३	२३,५०९,५०९,६५२	४,७९७,३७७,४१३
तोकिएको पूँजीकोमा १ प्रतिशत भन्दा बढीने पूँजीकोष कायम गर्ने SAARC क्षेत्रीय स्थापना	-	-	-	-	-	-	-	-
प्राप्त विदेशी बैंक अडरको बढी	-	-	-	-	-	-	-	-
अन्य सम्भावित दायित्वहरू	२०७,४९६,७४३	-	-	२०७,४९६,७४३	१००%	२०७,४९६,७४३	१९४,४२७,२४४	१९४,४२७,२४४
भुक्तानीका लागि बढी परेका जमानत बातको संभावित दायित्व	४३,४९६,०३२	-	३२,२००,०००	११,२९६,०३२	२००%	२२,५९२,०६४	४२,४२७,०६४	४२,४२७,०६४
कुल कर्मा	३३,९९९,७३२,३०८	-	१,१९९,३४६,७९७	३२,८००,३८५,५११	२००%	६,५९६,३६८,४९०	४,६९६,६७,२२४,६०४	६,६९६,६७,२२४,६०४
कुल कर्मा जोखिम	१,५६,४९२,०३०,४१८	१,१८२,८७२,३७३	१,६६९,८६४,७६९	१,५६४,३९९,२७२,२७६	१००%	१,५६४,३९९,२७२,२७६	१,५६४,३९९,२७२,२७६	१,५६४,३९९,२७२,२७६
Piilar II अन्तर्गतको समायोजन	-	-	-	-	-	-	-	-
जोड ६.४ (क) (३) अन्तर्गत प्रति शाहक कर्मा तथा सुविधा सीमाभन्दा बढि प्रभावित कर्मा तथा सुविधाको १० प्रतिशत	-	-	-	-	-	-	-	-
जोड ६.४ (क) (४) अन्तर्गत पुनः स्वीकार हुनेगरी विन्की गरिएका कर्माहरूको १ प्रतिशत	-	-	-	-	-	-	-	-
कुल कर्मा जोखिम (Piilar II अन्तर्गतको समायोजनसहित)	१,५६,४९२,०३०,४१८	१,१८२,८७२,३७३	१,६६९,८६४,७६९	१,५६४,३९९,२७२,२७६	१००%	१,५६४,३९९,२७२,२७६	१,५६४,३९९,२७२,२७६	१,५६४,३९९,२७२,२७६



बैंक अफ काठमाण्डू लिमिटेडको
Eligible Credit Risk Mitigants
२०७९ आषाढ मसान्त

कर्जा जोखिम	अन्य बैकमा रहेको निक्षेप	अन्य वित्तीय संस्थामा रहेको निक्षेप	सुन	नेपाल सरकार तथा ते.रा. बैकमा रहेको सुरक्षण	नेपाल सरकारको प्रत्याभूति	अन्य देशका सरकारको जमानत	स्वदेशी बैकको जमानत	बहु पक्षिय विकास बैकको जमानत	विदेशी बैकको सुरक्षण तथा जमानत	जम्मा
	क	ख	ग	घ	ङ	च	छ	ज	झ	
वित्तीय अवस्था विवरण (वास्तविक) भित्रको कारोबार (क)										
विदेशी सरकार तथा कोषिय बैक उपरको दावी (इ सि ए २)	-	-	-	-	-	-	-	-	-	-
विदेशी सरकार तथा कोषिय बैक उपरको दावी (इ सि ए ३)	-	-	-	-	-	-	-	-	-	-
विदेशी सरकार तथा कोषिय बैक उपरको दावी (इ सि ए ४-६)	-	-	-	-	-	-	-	-	-	-
विदेशी सरकार तथा कोषिय बैक उपरको दावी (इ सि ए ७)	-	-	-	-	-	-	-	-	-	-
बहुपक्षिय विकास बैकहरू उपरको दावी	-	-	-	-	-	-	-	-	-	-
स्वदेशी सार्वजनिक संस्था उपरको दावी	-	-	-	-	-	-	-	-	-	-
सार्वजनिक संस्था उपरको दावी (इ सि ए ०-१)	-	-	-	-	-	-	-	-	-	-
सार्वजनिक संस्था उपरको दावी (इ सि ए २)	५४,०००,०००	-	-	-	-	-	-	-	-	५४,०००,०००
सार्वजनिक संस्था उपरको दावी (इ सि ए ३-६)	-	-	-	-	-	-	-	-	-	-
सार्वजनिक संस्था उपरको दावी (इ सि ए ७)	-	-	-	-	-	-	-	-	-	-
तोकिएको पूँजीकोष कायम गर्ने स्वदेशी बैकहरू उपरको दावी	-	-	-	-	-	-	-	-	-	-
तोकिएको पूँजीकोष कायम नगर्ने स्वदेशी बैकहरू उपरको दावी	-	-	-	-	-	-	-	-	-	-
विदेशी बैक उपरको दावी (इ सि ए ०-१)	-	-	-	-	-	-	-	-	-	-
विदेशी बैक उपरको दावी (इ सि ए २)	-	-	-	-	-	-	-	-	-	-
विदेशी बैक उपरको दावी (इ सि ए ३-६)	-	-	-	-	-	-	-	-	-	-
विदेशी बैक उपरको दावी (इ सि ए ७)	-	-	-	-	-	-	-	-	-	-
विदेशी बैक उपरको दावी (इ सि ए ७)	-	-	-	-	-	-	-	-	-	-
तोकिएको पूँजीकोषमा भन्दा १ प्रतिशत भन्दा बढिले पूँजीकोष कायम गर्ने, सार्क क्षेत्र भित्र स्थापना भएका विदेशी बैक उपरको दावी	-	-	-	-	-	-	-	-	-	-
स्वदेशी संघ संस्थाहरू उपरको दावी (Credit rating score equivalent to AAA)	-	-	-	-	-	-	-	-	-	-
स्वदेशी संघ संस्थाहरू उपरको दावी (Credit rating score equivalent to AA+ to AA-)	-	-	-	-	-	-	-	-	-	-
स्वदेशी संघ संस्थाहरू उपरको दावी (Credit rating score equivalent to A+ to A-)	-	-	-	-	-	-	-	-	-	-
स्वदेशी संघ संस्थाहरू उपरको दावी (Credit rating score equivalent to BBH+ & below)	-	-	-	-	-	-	-	-	-	-
स्वदेशी संघ संस्था उपरको दावी (Unrated)	४१,५६४,५४७	-	-	-	-	-	-	-	-	४१,५६४,५४७
विदेशी संघ संस्था उपरको दावी (इ सि ए ०-१)	-	-	-	-	-	-	-	-	-	-
विदेशी संघ संस्था उपरको दावी (इ सि ए २)	-	-	-	-	-	-	-	-	-	-
विदेशी संघ संस्था उपरको दावी (इ सि ए ३-६)	-	-	-	-	-	-	-	-	-	-
विदेशी संघ संस्था उपरको दावी (इ सि ए ७)	-	-	-	-	-	-	-	-	-	-
उपभोग्य तथा साना कर्जा (भाखा नमाघेका)	४१५,७८२,५३८	-	-	२,६५५,०००	-	-	-	-	-	४१८,४३७,५३८
गजुलारिटी सिमा बाहेक अन्य शर्त पावना गरेको उपभोग्य तथा साना कर्जा	-	-	-	-	-	-	-	-	-	-
आवासिय घर जग्गाबाट सुरक्षित दावी	-	-	-	-	-	-	-	-	-	-
आवासिय घर जग्गाबाट पूर्ण सुरक्षित नभएको दावी	-	-	-	-	-	-	-	-	-	-
आवासिय घर जग्गाबाट पूर्ण सुरक्षित दावी (भाखा नमाघेका)	-	-	-	-	-	-	-	-	-	-
व्यापारिक घर जग्गाबाट सुरक्षित दावी	-	-	-	-	-	-	-	-	-	-
भुक्तानी अवधि समाप्त भई सकेको दावी (घर जग्गा सुरक्षण भएका बाहेक)	२००,०००	-	-	-	-	-	-	-	-	२००,०००
उच्च जोखिम मुक्त दावी	१५६,०२३,८८८	-	-	-	-	-	-	-	-	१५६,०२३,८८८
धितोपत्रको सुरक्षणमा कर्जा (शयर र बाण्ड)	-	-	-	-	-	-	-	-	-	-

बैंक अफ काठमाण्डू लिमिटेडको
Eligible Credit Risk Mitigants
२०७९ आषाढ मसान्त

कर्जा जोखिम	अन्य बैकमा रहेको निक्षेप	अन्य वित्तीय संस्थामा रहेको निक्षेप	सुन	नेपाल सरकार तथा रहेको सुरक्षण	नेपाल सरकारको प्रत्याभूति	अन्य देशका सरकारको जमानत	स्वदेशी बैंकको जमानत	बहु पक्षिय विकास बैंकको जमानत	विदेशी बैंकको सुरक्षण तथा जमानत	जम्मा
	क	ख	ग	घ	ङ	च	छ	ज	झ	
व्यापारिक संस्थालाई प्रदान गरेको ट्रस्ट रिमिड कर्जा	-	-	-	-	-	-	-	-	-	-
स्टक एक्सचेंजमा सूचीकृत भएको कम्पनीको शेयर र अन्य पूंजीगत उपकरणमा भएको लगानी	-	-	-	-	-	-	-	-	-	-
स्टक एक्सचेंजमा सूचीकृत नभएको शेयर र अन्य पूंजीगत उपकरणमा लागानी	-	-	-	-	-	-	-	-	-	-
अन्य सम्पत्ति	-	-	-	-	-	-	-	-	-	-
जम्मा	६६७,५७०,९७२	-	-	२,६५५,०००	-	-	-	-	-	६७०,२२५,९७२
वित्तीय अवस्था विवरणमा (बासलात) बाहिरका कारोबार (ब)										
अग्रिम विनियम सम्झौता सम्बन्धी दायित्व	-	-	-	-	-	-	-	-	-	-
६ महिना भन्दा कम अवधिको प्रतित पत्र (स्वदेशी कारोबार पक्ष)	३९९,३४५,६९२	-	-	-	-	-	-	-	-	३९९,३४५,६९२
विदेशी कारोबार पक्ष (इ सि ए ०-१)	-	-	-	-	-	-	-	-	-	-
विदेशी कारोबार पक्ष (इ सि ए २)	-	-	-	-	-	-	-	-	-	-
विदेशी कारोबार पक्ष (इ सि ए ३-६)	-	-	-	-	-	-	-	-	-	-
विदेशी कारोबार पक्ष (इ सि ए ७)	-	-	-	-	-	-	-	-	-	-
६ महिना भन्दा बढी अवधिको प्रतित पत्र (स्वदेशी कारोबार पक्ष)	४३२,६९९,०२४	-	-	-	-	-	-	-	-	४३२,६९९,०२४
विदेशी कारोबार पक्ष (इ सि ए ०-१)	-	-	-	-	-	-	-	-	-	-
विदेशी कारोबार पक्ष (इ सि ए २)	-	-	-	-	-	-	-	-	-	-
विदेशी कारोबार पक्ष (इ सि ए ३-६)	-	-	-	-	-	-	-	-	-	-
विदेशी कारोबार पक्ष (इ सि ए ७)	-	-	-	-	-	-	-	-	-	-
विड बॉन्ड, परफॉर्मन्स बॉन्ड, काउन्टर ग्यारंटी (स्वदेशी कारोबार पक्ष)	२२२,७९२,५४२	-	-	-	-	-	-	-	-	२२२,७९२,५४२
विदेशी कारोबार पक्ष (इ सि ए ०-१)	-	-	-	-	-	-	-	-	-	-
विदेशी कारोबार पक्ष (इ सि ए २)	-	-	-	-	-	-	-	-	-	-
विदेशी कारोबार पक्ष (इ सि ए ३-६)	-	-	-	-	-	-	-	-	-	-
विदेशी कारोबार पक्ष (इ सि ए ७)	-	-	-	-	-	-	-	-	-	-
प्रत्याभूति सम्बन्धि प्रतिवद्धता	-	-	-	-	-	-	-	-	-	-
बैंकबाट सुरक्षाका रूपमा प्रदान गरिएका जमानतहरू	-	-	-	-	-	-	-	-	-	-
पुनः बरिद सम्झौता अन्तर्गतको कर्जा (Including Repo, Reverse Repo)	-	-	-	-	-	-	-	-	-	-
अग्रिम भुक्तानी जमानत	४,९४३,२२५	-	-	-	-	-	-	-	-	४,९४३,२२५
विनियम जमानत	-	-	-	-	-	-	-	-	-	-
स्विकार तथा दरोपिट	९०७,३४०,२९४	-	-	-	-	-	-	-	-	९०७,३४०,२९४
भुक्तानी नगरिएको भाग तथा आंशिक भुक्तानी गरिएको अपरिवर्त्य कर्जा प्रतिवद्धता (छोटो अवधि)	-	-	-	-	-	-	-	-	-	-
अपरिवर्त्य कर्जा प्रतिवद्धता (लामो अवधि)	-	-	-	-	-	-	-	-	-	-
अन्य सम्भावित दायित्व	-	-	-	-	-	-	-	-	-	-
भुक्तानी हुन बाँकी दायी	३२,२००,०००	-	-	-	-	-	-	-	-	३२,२००,०००
जम्मा	९,९९९,३२०,९९७	-	-	-	-	-	-	-	५,०३६,५००	९,९९९,३२०,९९७
कुल जम्मा	९,५३१,९९९,९९९	-	-	२,६५५,०००	-	-	-	-	५,०३६,५००	९,५३१,९९९,९९९

बैंक अफ काठमाण्डू लिमिटेडको
सञ्चालन जोखिम
२०७९ आषाढ मसान्त

क्र.स.	विवरण	आ.व.		
		आ.व. २०७५/७६	आ.व. २०७६/७७	आ.व. २०७७/७८
१	खुद व्याज आम्दानी	३,७७९,८९१,९१६	३,५७५,२०५,५०६	३,२६१,५६१,१४४
२	कमिशन तथा डिस्काउण्ट	४६०,१५५,२१५	४८९,३२६,९९३	५६०,९१७,९६६
३	अन्य संचालन आम्दानी	१००,२३४,३१८	४६,४५३,९३४	१०२,३८०,५२९
४	सटही घटबढ आम्दानी	३२२,२५१,४०७	३२८,०३८,८८७	३१३,२०७,८५०
५	यस वर्षको थप व्याज मुलतवी हिसाव	१२५,८३४,७२६	५६८,२२०,२७६	(३०२,०४१,५५२)
६	कुल आम्दानी (क)	४,७८८,३६७,५८२	५,००७,२४५,५९६	३,९३६,०२५,९३७
७	तोकिएको प्रतिशत (ख)	१५%	१५%	१५%
८	तोकिएको प्रतिशतले हुने कुल आम्दानी (ग)=(क)*(ख)	७१८,२५५,१३७	७५१,०८६,८३९	५९०,४०३,८९१
९	संचालन जोखिमको लागि आवश्यक पूँजी (घ)=(ग) को औषत	६८६,५८१,९५६		
१०	जोखिम भार (Reciprocal of capital requirement) (ङ)	९.०९		
११	संचालन जोखिमको लागि जोखिम भारित रकम (च)=(घ)*(ङ)	६,२४१,०२९,९७८		

बैंक अफ काठमाण्डू लिमिटेडको
बजार जोखिम
२०७९ आषाढ मसान्त

क्र.स.	मुद्रा	विदेशी मुद्राको खुद अवस्था	सटही दर	स्वदेशी मुद्राको खुद अवस्था	सान्दर्भिक खुद अवस्था आषाढ ३२, २०७९	सान्दर्भिक खुद अवस्था आषाढ ३१, २०७८
१	भारतीय रुपैया	८७,९३९,३६१.९६	१.६०	१४०,७०२,९७९	१४०,७०२,९७९	४,०४१,१४४,१३१
२	अमेरिकी डलर	६२९,४६०.९८	१२७.६०	८०,३१९,२२१	८०,३१९,२२१	८,१३६,१७४
३	पाउन्ड स्टर्लिङ	१९९.५९	१५०.४६	३०,०३०	३०,०३०	४०५,५७१
४	युरो	७२,८९०.२६	१२७.६७	९,३०५,८९९	९,३०५,८९९	२,३८१
५	थाई भाट	४८०.००	३.२७	१,५७०	१,५७०	३,४१०
६	स्विस फ्रैंक	१३,७८४.६५	१२९.५८	१,७८६,२१५	१,७८६,२१५	९२३,९५७
७	अस्ट्रेलियन डलर	१,१२८.७९	८५.५६	९६,५७९	९६,५७९	३,४१८
८	क्यानडियन डलर	(२,३९०.१४)	९७.११	(२३२,१०६)	२३२,१०६	३,८१६
९	सिंगापुर डलर	(१,४४७.४८)	९०.५१	(१३१,०११)	१३१,०११	३०४,९९०
१०	जापानी येन	४,४११.००	०.९२	४,०४०	४,०४०	४३५,०२३
११	हङकङ डलर	४९०.००	१६.०५	७,८६५	७,८६५	७७,४१४
१२	डेनिस क्रोनर	५००.००	१६.९०	८,४५०	८,४५०	१०१,८६१
१३	स्विडिस क्रोनर	-	११.८५	-	-	-
१४	साउदी अरब रियाल	१८,७३८.००	३२.२४	६०४,११३	६०४,११३	३११,९७३
१५	कतारी रियाल	२,१३६.००	३३.३७	७१,२७८	७१,२७८	३,१३९
१६	यु ए इ दिराम	१२,१२०.००	३२.९४	३९९,२३३	३९९,२३३	३४१,३४२
१७	मलेसियन रिंगिट	१,९३८.००	२७.३७	५३,०४३	५३,०४३	८५,७८९
१८	कोरियन वोन	-	०.०९	-	-	१०४,४४८
१९	चिनिया यूआन	२६९,७३४.६१	१८.५२	४,९९५,४८५	४,९९५,४८५	४,८१९,४८१
२०	कुवेत दिनार	९२.००	४११.३२	३७,८४१	३७,८४१	१७,५७२
२१	वहराइन दिनार	२४८.५०	३३६.६१	८३,६४८	८३,६४८	४७०
२२						
२३						
कुल अवस्था (क)				२३८,१४४,३७२	२३८,८७०,६०६	४,०५७,२२६,३६०
तोकिएको प्रतिशत (ख)					५%	५%
बजार जोखिमको लागि आवश्यक पूँजी (ग) = (क)*(ख)					११,९४३,५३०	२०२,८६१,३१८
जोखिम भार (Reciprocal of capital requirement of 10% in times) (घ)					९.०९	९.०९
बजार जोखिमको लागि जोखिम भारित रकम (ङ)=(ग)*(घ)					१०८,५६६,६९१	१,८४४,००९,३८१

Principal Indicators

S.N	Particulars	FY 2078-79 (FY 21/22)	FY 2077-78 (FY 20/21)	FY 2076-77 (FY 19/20)	FY 2075-76 (FY 18/19)	FY 2074-75 (FY 17/18)
1	Net Profit/Gross Income	18.85%	17.94%	13.39%	17.59%	14.22%
2	Net Profit/Operating Income	50.01%	40.70%	32.91%	40.69%	33.74%
3	Earnings Per Share	21.86	17.88	17.09	23.53	19.46
4	Market Value Per Share	227.1	379	219	255	265
5	Price Earnings Ratio	10.39	21.20	12.81	10.84	13.62
6	Dividend (including bonus) on Share Capital	20.95%	14.00%	16.00%	17.00%	25.00%
7	Cash Dividend on Share Capital	14.95%	4.00%	3.00%	11.00%	11.00%
8	Interest Income/ Loan and Advances	9.73%	7.99%	11.40%	11.83%	11.79%
9	Staff Expenses/ Total Operating Expenses	55.08%	53.38%	54.81%	62.56%	65.39%
10	Interest Expenses/ Total Deposit & Borrowing	6.41%	5.09%	7.14%	7.14%	6.81%
11	Exchange Gain/ Total Income	1.97%	3.29%	3.01%	7.11%	6.16%
12	Staff Bonus/ Total Staff Expenses	34.95%	32.34%	26.66%	26.65%	20.42%
13	Net Profit/ Loan and Advances	2.26%	1.92%	1.86%	2.50%	1.95%
14	Net Profit/ Total Assets	1.65%	1.31%	1.33%	1.88%	1.45%
15	Total Credit/ Deposit	96.34%	94.79%	87.25%	91.70%	87.92%
16	Total Operating Expenses/ Total Assets	1.36%	1.24%	1.46%	1.84%	1.73%
17	Adequacy of Capital Fund on Risk Weighted Assets	13.15%	14.16%	14.16%	14.30%	14.88%
18	Liquidity (CRR)	3.96%	5.34%	11.39%	6.92%	7.30%
19	Non-performing credit/ Total Credit	1.09%	1.04%	2.28%	1.54%	3.04%
20	Base Rate	9.83%	7.44%	8.71%	9.98%	10.67%
21	Weighted Average Interest Rate Spread	3.61%	3.03%	3.81%	4.40%	4.98%
22	Book Net-worth per share	172.65	171.04	167.14	173.21	176.25
23	Total Shares	106,239,940	96,581,764	85,468,874	80,631,014	70,728,959
24	Total Staff	936	831	822	776	779

CA. Chandra Raj Sharma
Chief Financial Officer

Shrawan Lal Maskay
Chief Executive Officer

Prakash Shrestha
Chairman

Radhesh Pant
Director

Bijay Kumar Shrestha
Director

Madan Lal Joshi
Director

Govinda Prasad Sharma
Director

As per our report of even date

Amrita Upreti
Director

Mohana Lohani
Director

CA. Aman Upreti
Partner
S.A.R. Associates
Chartered Accountants

Date : 16th October 2022
Place : Kathmandu



नेपाल राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभाग

प.सं.बै.सु.वि./अफसाइट/एजिएम/८९/२०७९-८०

बैंक अफ काठमाण्डू लिमिटेड
कमलपोखरी, काठमाडौं।



दरवारमार्ग, काठमाडौं।

फोन नं.: ४४१९८०५,७

फ्याक्स नं.: ४४१०१५९

Site: www.nrb.org.np

Email: bsd@nrb.org.np

पोस्ट बक्स: ७३

मिति: २०७९/०७/०६

विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।

महाशय,

त्यस बैंकबाट पेश भएको वित्तीय विवरण तथा अन्य कागजातको आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरु पालना गरेको देखिएको हुँदा, उक्त ऐनको उपदफा (१) बमोजिम प्रस्तावित रु.१,५८,८२,८७,११३।७६ (चुक्ता पुँजी रु.१०,६२,३९,९४,०७२।०० को १४.९५ प्रतिशत) बराबरको नगद लाभांश (नगद लाभांशमा लागने कर समेत) तथा ६.०० प्रतिशत बराबरको बोनस शेयर रु.६३,७४,३९,६४।३२ गरी कुल रु.२,२२,५७,२६,७५.८।०८ (अक्षरेपी दुई अर्ब बाईस करोड सन्ताउन्न लाख छब्बीस हजार सात सय अन्ठाउन्न र पैसा आठ मात्र) वितरण गर्न आयकर ऐन र अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी त्यस बैंकको वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृति प्रदान गरिएको, साथै आ.व. २०७८/७९ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न समेत सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु।

- लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका सम्पूर्ण कैफियतहरु पूर्ण रुपले सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउनु हुन।
- यस बैंकबाट जारी गरिएको निर्देशन नं. १० को वृत्ता नं. ७ बमोजिम इजाजतपत्र प्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरुलाई सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन।
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पुँजीको २ प्रतिशत भन्दा बढी शेयर धारण गरेका संस्थापकहरुले आफुले धारण गरेको शेयर विक्री तथा धितो बन्धक राख्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफुले धारण गरेको शेयर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुलाई सोको स्वीकृति नलिएसम्म वा शेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रुपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन।

उपरोक्त निर्देशनहरुलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नुहुन।

भवदीय,

(निकिता कायस्थ)
सहायक-निर्देशक

बोधार्थ:

- नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
- बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई।

आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशनहरुको सम्बन्धमा बैंक व्यवस्थापनको जवाफ:

१. लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरुको सम्बन्धमा क्रमशः सुधार गर्ने तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाईने छ ।
२. नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप लाभांश वापतको नगद तथा बोनस शेयर वितरण गरिने छ ।
३. यस बैंकको २ प्रतिशत भन्दा बढी शेयर धारण गरेका संस्थापकहरुको शेयर बिक्री तथा धितोबन्दक राख्दा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा (३) अनुरूप नेपाल राष्ट्र बैंकको स्वीकृती लिने व्यवस्था मिलाईने छ ।



बैंक अफ काठमाण्डू लिमिटेडको २८ औं वार्षिक साधारणसभामा प्रबन्धपत्र संशोधन प्रस्ताव

दफा/उपदफा/शीर्षक	हालको व्यवस्था	दफा/उपदफा/शीर्षक	संशोधित/थप व्यवस्था	संशोधनको कारण
५) बैंकको पूँजीको संरचना: बैंकको पूँजीको संरचना देहाय बमोजिम हुनेछ :	क) बैंकको अधिकृत पूँजी रु. ११,००,००,००,०००/- (अक्षरेपी रु. एघार अर्ब मात्र) हुनेछ। सो पूँजीलाई रु. १००/- को दरका ११,००,००,००,००० (एघार करोड) थान साधारण शेयरमा विभाजित गरिएको छ। ख) बैंकको जारी पूँजी रु. १०,६२,३९,९४,०४२/- (अक्षरेपी रु. दश अर्ब बैसाठी करोड उनन्चालीस लाख चौरानब्बे हजार बयालीस दशमलब नौ मात्र) हुनेछ। सो पूँजीलाई रु. १००/- को दरका १०,६२,३९,९४०/४२ (दश करोड बैसठी लाख उनान्चालीस हजार नौ सय चालीस दशमलब चार दुई मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ। ग) बैंकको चुक्ता पूँजी रु. १०,६२,३९,९४,०४२/- (अक्षरेपी रु. दश अर्ब बैसाठी करोड उनन्चालीस लाख चौरानब्बे हजार बयालीस मात्र) हुनेछ।	५) बैंकको पूँजीको संरचना: बैंकको पूँजीको संरचना देहाय बमोजिम हुनेछ :	क) बैंकको अधिकृत पूँजी रु. ११,२७,००,००,०००/- (अक्षरेपी रु. एघार अर्ब सत्ताईस करोड मात्र) हुनेछ। सो पूँजीलाई रु. १००/- को दरका ११,२७,००,००० (एघार करोड सत्ताईस लाख मात्र) थान साधारण शेयरमा विभाजित गरिएको छ। ख) बैंकको जारी पूँजी रु. ११,२६,१४,३३६/३२ (अक्षरेपी रु. एघार अर्ब छब्विस करोड चौध लाख तेल्लिस हजार छ सय छयासी दशमलब तिन दुई मात्र) हुनेछ। सो पूँजीलाई रु. १००/- को दरका ११,२६,१४,३३६/८६३ (एघार करोड छब्विस लाख चौध हजार तिन सय छत्तिस दशमलब आठ छ तिन मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ। ग) बैंकको चुक्ता पूँजी रु. ११,२६,१४,३३,६८६/३२ (अक्षरेपी रु. एघार अर्ब छब्विस करोड चौध लाख तेल्लिस हजार छ सय छयासी दशमलब तिन दुई मात्र) हुनेछ।	प्रस्तावित शेयर जारी भए पश्चात बैंकको पूँजी बृद्धि हुने भएकोले।

सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को
दफा २०(३) तथा २० (४) को प्रयोजनको लागि प्रकाशित

सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २०(३) तथा २० (४) बमोजिमको प्रमाणीकरण

- (क) ऐन, नियमावली तथा नियमनकारी निकायबाट समय समयमा जारी भएको निर्देशन तथा निर्देशिका बमोजिम गर्नु पर्ने कुरा,
अनुपालना गरिएको छ ।
- (ख) नियमनकारी निकायले इजाजतपत्र जारी गर्दाका बखत तोकेका शर्तहरू,
अनुपालना गरिएको छ ।
- (ग) नियमनकारी निकायले संस्थाको नियमन, निरीक्षण वा सुपरीवेक्षण गर्दा सम्बन्धित संस्थालाई दिइएको निर्देशन ।
अनुपालना गरिएको छ ।
- (घ) पछिल्लो वार्षिक तथा विशेष साधारण सभा सन्पन्न भएको मिति :
यस बैंकको मिति २०७८ मंसिर २९ गते २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।
- (ङ) कर्मचारीहरूको संरचना, पदपूर्ति, वृत्तिविकास, तालिम, तलब, भत्ता तथा अन्य सुविधा, हाजिर र विदा,
आचारसंहिता लगायतका कुराहरू समेटिएको कर्मचारी सेवा शर्त विनियमावली/व्यवस्था भए नभएको:
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कर्मचारी सेवा, शर्त, वृत्तिविकास आदि समेटिएको कर्मचारी सेवा नियमावली,
२०७३ लागु गरिएको छ ।
- (च) आर्थिक प्रशासन विनियमावली भए/नभएको :
आर्थिक प्रशासन विनियमावली, २०७३ तर्जुमा गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराई लागु गरिएको छ ।
- (छ) आन्तरिक नियन्त्रण कार्यविधि भए/नभएको :
बैंकको आन्तरिक नियन्त्रणका लागि विभिन्न नीति तथा कार्यविधिहरू तर्जुमा गरी लागु गरिएको छ ।
- (ज) आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सोको कारण:
बैंकको आन्तरिक नियन्त्रणका लागि व्यवस्थापकीय तहका समितिहरू तथा संचालक समितिका विभिन्न उप-समितिहरू गठन गरिएको छ ।

बिओके ऋणपत्र, २०८६ निष्काशनको लागी प्रकाशित विवरणमा प्रक्षेपण गरिएका र लेखापरिक्षण भएका विवरणहरूमा पन्ध्र प्रतिशत वा सोभन्दा बढी फरक सम्बन्धी विवरण (धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ४५ सँग सम्बन्धित)

बैंक अफ काठमाण्डू लिमिटेड
वासलात
२०७९ आषाढ ३२ गते (जुलाई १६, २०२२)

सम्पत्ति	परिष्कृत	द.प्र प्रतिशत बिओके ऋणपत्र २०८६ प्रक्षेपण	अन्तर (प्रतिशत)	फरक हुनुको कारण
नगद तथा नगद समान	५,३९५,१०४,७८०	३,४८५,२१४,७४२	५४.८०	बैंड तथा वित्तीय संस्थामा रहेको वास्तविक मौज्जात (Bank Balance) प्रक्षेपणभन्दा धेरै भएकोले ।
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	५,५६९,१५४,६८८	६,२३३,५८१,४१०	-१०.६६	
बैंड तथा वित्तीय संस्थामा रहेको मौज्जात (Placement)	२,०७३,८१५,०२४	२,४८४,४७४,८२३	-१६.५३	बैंडले गरेको Placement लगानी प्रक्षेपण भन्दा कम भएकोले ।
व्युत्पन्न (Derivative) वित्तीय उपकरण	-	११६,७६६,३१४	-१००.००	NDF/Forward लगानीमा दायित्व सिर्जना भएकोले ।
अन्य व्यापारिक सम्पत्तिहरू	१०३,७३१,७००	२५,२६०,०००	३१०.६६	नागरिक वचतपत्रको खरिद प्रक्षेपणभन्दा धेरै भएकोले ।
बैंड तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	२,४२३,६४४,५९१	३,७८५,६५१,७६२	-३५.९८	लघुवित्त वित्तीय संस्थालाई प्रक्षेपणभन्दा कम कर्जा प्रवाह भएकोले ।
ग्राहकलाई दिएको कर्जा तथा सापटी	१०३,५८०,७३३,१५२	११५,६०४,३२६,१७३	-१०.४०	
धितोपत्रमा (Securities) लगानी	१८,८४५,०५६,३१५	२०,९२५,०५६,९०७	-९.९४	
चालु कर सम्पत्ति	६३,३३९,३१०	५८,१८९,४९९	८.८५	
सहायक कम्पनीमा लगानी	१४०,०००,०००	१४०,०००,०००	०.००	
सम्बद्ध कम्पनीमा लगानी	-	-	०.००	
लगानी जायज्या (Investment Property)	४२,३९८,१४७	२४,६५८,४२५	७१.९४	प्रक्षेपणमा नयाँ NBA को खरिद/थप को कल्पना नगरिएकोले ।
सम्पत्ति तथा उपकरण	१,३८२,३०९,६६७	७३३,४५२,६४२	८८.४७	NFRS १६ (लिज) बमोजिमको समायोजन गरिएको जुन प्रक्षेपणमा समावेश नगरिएकोले ।
ख्याती र अमूर्त सम्पत्ति	३०,२७५,८९३	५२,०२१,२७३	-४१.८०	वास्तविक खरिद प्रक्षेपणभन्दा कम भएकोले ।
स्थगन कर सम्पत्ति	-	-	०.००	
अन्य सम्पत्ति	१,२५६,३१२,२८५	७६८,०२६,७६५	६३.५८	स्थगन कर्मचारी खर्च प्रक्षेपणमा समावेश नभएकोले ।
कुल सम्पत्ति	१४०,९०५,८७५,५५२	१५४,४३६,६८०,७३५	-८.७६	

दायित्व	परिष्कृत	द.प्र प्रतिशत बिओके ऋणपत्र २०८६ प्रक्षेपण	अन्तर (प्रतिशत)	फरक हुनुको कारण
बैंड तथा वित्तीय संस्थालाई तिर्न बाँकी	१,५१८,४९३,३५५	७०१,१४०,०९३	११६.५७	बैंड तथा वित्तीय संस्थामा वास्तविक निक्षेप प्रक्षेपणभन्दा धेरै भएकोले ।
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४,२८५,५२८,८४७	५५५,४९९,२९४	६७१.५८	ने.रा.बैंकबाट लिएको पूनर्कर्जा रकम प्रक्षेपणभन्दा धेरै भएकोले ।
व्युत्पन्न (Derivative) वित्तीय उपकरण	२४,००४,२४३	-	१००.००	NDF/Forward लगानीमा दायित्व सिर्जना भएकोले ।
ग्राहकको निक्षेप	१०९,४४३,४४१,२१७	१३१,५९७,०८४,०५१	-१६.८३	प्रक्षेपितमा गरिएको अनुमान भन्दा कम श्रुतपातमा निक्षेपको वृद्धि भएकोले ।
सापटी	३,१९८,७९९,८१३	-	१००.००	विदेशी बैंकबाट लिएको सापटी प्रक्षेपणमा समावेश नभएकोले ।
चालु कर दायित्व	-	-	०.००	
व्यवस्था	१५,१६६,१८५	१५,१६५,७९२	०.००	
स्थगन कर दायित्व	४५७,७९४,६२९	१९३,४१४,८१५	१३६.६९	लगानीको फेयरमूल्य प्रक्षेपणभन्दा धेरै भएकोले सो मा लागने कर दायित्व पनि धेरै भएकोले ।
अन्य दायित्व	२,०२०,३४५,५३७	१,३४३,०४०,९८२	५०.४३	NFRS १६ (लिज) बमोजिम संचालित लिज व्यवस्था प्रक्षेपणमा समावेश नभएकोले ।
जारी गरिएको ऋणपत्र	१,५९९,९८७,४७८	२,६००,०००,०००	-३८.४६	प्रक्षेपण गरिएको भन्दा कम ऋणपत्र जारी भएकोले ।
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-	०.००	
कुल दायित्व	१२२,५६३,४८१,२९६	१३७,००५,२६४,९४८	-१०.५४	
पूँजी (Equity)				
शेयर पूँजी	१०,६२३,९९४,०७२	९,२५१,७४५,८८४	१४.८३	प्रक्षेपणमा धेरै नगद लाभांश दिने परिकल्पना गरिएतापनि नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम धेरै रकम वोनश शेयर जारी गर्नुपर्ने भएकोले ।
शेयर प्रिमियम	-	-	-	
सञ्चित मुनाफा	१,६२८,४१७,६४२	१,६७२,८४१,७६६	-२.६६	
जगडा कोषहरू	६,०८९,९८२,५४२	६,५०६,८२८,१३७	-६.४१	
शेयर धनीहरूलाई बाँडफाँड योग्य कुल पूँजी	१८,३४२,३९४,२५६	१७,४३१,४१५,७८७	५.२३	
गैह्र नियन्त्रित स्वार्थ	-	-	-	
कुल पूँजी	१८,३४२,३९४,२५६	१७,४३१,४१५,७८७	५.२३	
कुल पूँजी तथा दायित्व	१४०,९०५,८७५,५५२	१५४,४३६,६८०,७३५	-८.७६	

बैंक अफ काठमाण्डू लिमिटेड
नाफा-नोक्सान हिसाब
२०७८ साल श्रावण १ गते देखि २०७९ साल आषाढ मसान्तसम्म

विवरण	परिष्कृत	८.५ प्रतिशत बिओके ऋणपत्र २०८६ प्रक्षेपण	अन्तर (प्रतिशत)	फरक हुनुको कारण
व्याज आम्दानी	११,३०३,३८२,९६३	१४,३६८,७३१,२६९	-२१.३३	कर्जाको वृद्धि प्रक्षेपणभन्दा कम भएकोले ।
व्याज खर्च	७,५०१,५५५,०६२	९,२२१,७९६,९३७	-१८.६५	निक्षेपको वृद्धि प्रक्षेपणभन्दा कम भएकोले ।
खुद व्याज आम्दानी	३,८०१,८२७,९०१	५,१४६,९३४,३३२	-२६.१३	माथि उल्लेखित कारणहरूले गर्दा ।
शुल्क तथा कमिशन आम्दानी	६३९,००४,५०९	६९२,४९५,९१३	-७.७२	
शुल्क तथा कमिशन खर्च	१०४,१४२,६९८	८०,०२९,३२२	३०.१३	एटीएम व्यवस्थापन शुल्क प्रक्षेपणभन्दा धेरै भएकोले ।
खुद शुल्क र कमिशन आम्दानी	५३४,८६१,८११	६१२,४६६,५९१	-१२.६७	माथि उल्लेखित कारणहरूले गर्दा ।
खुद व्याज, शुल्क र कमिशन आम्दानी	४,३३६,६८९,७१२	५,७५९,४००,९२३	-२४.७०	माथि उल्लेखित कारणहरूले गर्दा ।
खुद व्यापारिक आम्दानी	१९३,८७७,९६८	४०५,९४३,९६५	-५२.२४	विदेशी सट्टी कारोवारबाट प्राप्त आम्दानी प्रक्षेपण भन्दा कम भएकोले ।
अन्य संचालन आम्दानी	११३,८०४,५१२	१३३,४११,८७७	-१४.७०	
जम्मा संचालन आम्दानी	४,६४४,३७२,१९२	६,२९८,७५६,७६५	-२६.२७	माथि उल्लेखित कारणहरूले गर्दा ।
कर्जा जोखिम व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी	(८०८,३५१,३०१)	१७९,९८८,३८४	-५४९.११	बैंकले मेलम्ची खानेपानी आयोजनालाई दिएको काउन्टर ग्यारेन्टी वापतको रकम विगत वर्षमा खराब कर्जामा बर्गीकरण गरेकोमा चिनको Henan प्रान्तको उच्च अदालतले यस बैंकको पक्षमा गरेको फैसलाको मुताबिक बैंक अफ काठमाण्डूले रु. १ अर्ब २ करोड प्राप्त गरेकोले कर्जा जोखिम व्यवस्था फिर्ता भएकोले ।
खुद संचालन आम्दानी	५,४५२,७२३,४९३	६,११८,७६८,३८१	-१०.८९	माथि उल्लेखित कारणहरूले गर्दा ।
संचालन खर्च				
कर्मचारी खर्च	१,०५८,११४,१४५	१,२१४,२३०,७५१	-१२.८६	प्रक्षेपणमा अनुमान गरिएको भन्दा वास्तविक खर्च कम भएकोले ।
अन्य संचालन खर्च	५४५,०२६,६५४	७८२,९२५,५८८	-३०.३९	NFRS १६ (लिज) बमोजिम वास्तविक संचालित लिज खर्चलाई अन्य संचालन खर्च अन्तर्गत समावेश नगरिएकोले ।
ह्रासकृती र परिपोधन	२१३,६१०,२५०	१५०,५८६,५३४	४१.८५	NFRS १६ (लिज) बमोजिम सम्पत्ति प्रयोग गर्ने अधिकारको ह्रासकृती प्रक्षेपणमा समावेश नभएकोले ।
संचालन मुनाफा	३,६३५,९७२,४४४	३,९११,०२५,५०८	-८.४४	माथि उल्लेखित कारणहरूले गर्दा ।
गैर संचालन आम्दानी	६९,१९७,५२५	४१,२२४,७६३	६७.८५	प्रक्षेपण गरिएको भन्दा अपेक्षित कर्जाको असुली धेरै भएकोले ।
गैर संचालन खर्च	७,२२२,९५३	-	१००.००	कर्जाको अपेक्षित प्रक्षेपणमा अनुमान नगरिएकोले ।
आयकर तथा बोनस अधिको मुनाफा	३,६९७,९४७,०१६	४,०१२,२५०,२७१	-७.८३	माथि उल्लेखित कारणहरूले गर्दा ।
बोनस व्यवस्था	३६९,७९४,७०२	४०१,२२५,०२७	-७.८३	मुनाफामा आएको भिन्नताको कारणले गर्दा ।
आयकर खर्च	१,००४,६०९,८४०	१,०८३,३०७,५७३	-७.१७	मुनाफामा आएको भिन्नताको कारणले गर्दा ।
यस अवधिको मुनाफा	२,३२२,५४२,४७४	२,५२७,७१७,६७१	-८.१२	माथि उल्लेखित कारणहरूले गर्दा ।



बैंक अफ काठमाण्डू लिमिटेड
नाफा-नोक्सान बाँडफाँड हिसाब
२०७८ साल श्रावण १ गते देखि २०७९ साल आषाढ मसान्तसम्म

विवरण	परिष्कृत	८.५ प्रतिशत बिओके ऋणपत्र २०८६ प्रक्षेपण	अन्तर (प्रतिशत)	फरक हुनुको कारण
गत वर्षसम्मको संचित मुनाफा	१,३३२,०७८,९४६	१,५५५,८८१,७८४	-१४.३८	बैंकको गत वर्षसम्मको मुनाफामा आएको परिवर्तनका कारण ।
नाफा नोक्सान हिसाव अनुसारको नाफा/नोक्सान	२,३२२,५४२,४७४	२,५२७,७१७,६७१	-८.१२	यस आ.व. को मुनाफामा आएको परिवर्तनका कारण
लगानी विक्रि बाट प्राप्त मुनाफा	६,८०२,२१२	-	१००.००	प्रक्षेपणमा लगानी विक्रि बाट प्राप्त मुनाफा समावेश नभएकोले ।
जम्मा	३,६६१,४२३,६३२	४,०८३,५९९,४५५	-१०.३४	माथि उल्लेखित कारणहरूले गर्दा ।
बाँडफाँड तथा अन्य खर्च				
साधारण जगेडा कोष	४६४,५०८,४९५	५०५,५४३,५३४	-८.१२	यस आ.व. को मुनाफामा आएको परिवर्तनका कारण
सटही घटवड कोष	४९,४८६,३३५	-	१००.००	प्रक्षेपणमा सटही घटवड कोषमा बाँडफाँड रकम समावेश नभएकोले ।
फिर्ता जगेडा कोष	-	२८८,८८८,८८९	-१००.००	यस आ.व. मा यस शिर्षक अर्न्तगत रकम बाँडफाँड गर्न नपर्ने भएकोले ।
संस्थागत सामाजिक उत्तरदायित्व कोष	१७,८३९,७००	२५,२७७,१७७	-२९.४२	यस आ.व. को मुनाफामा आएको परिवर्तनका कारण
कर्मचारी दक्षता अभिवृद्धि कोष	१५,२८२,४४४	१५,१६६,३०५	०.७७	
लगानी समायोजन कोष	-	-	०.००	
नियमनकारी समायोजन कोष	१३०,४१५,५६९	२०,०००,०००	५५२.०८	प्रक्षेपण गरिएभन्दा कम व्याज रकम असुली भएकोले ।
नगद लाभांश (आ.व. २०७७/७८ को)	३८६,३२७,०५७	१,२५२,८१५,०८६	-६९.१६	प्रक्षेपणमा धेरै नगद लाभांश दिने परिकल्पना गरिएतापनी नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम धेरै रकम बोनस शेयर जारी गर्नुपर्ने
बोनस शेयर (आ.व. २०७७/७८ को)	९६५,८१७,६४३	३०३,०६६,६९८	२१८.६८	
अन्य खर्च	३,३२८,७४६	-	१००.००	NFRS बमोजिम शेयर निष्कासन खर्चलाई प्रक्षेपणमा समावेश नगरिएकोले ।
जम्मा	२,०३३,००५,९९०	२,४१०,७५७,६८९	-१५.६७	माथि उल्लेखित कारणहरूले गर्दा ।
संचित नाफा/(नोक्सान)	१,६२८,४१७,६४२	१,६७२,८४१,७६६	-२.६६	माथि उल्लेखित कारणहरूले गर्दा ।

उल्लेखित प्रक्षेपित वित्तीय विवरणहरू बस्यल एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट श्री राकेश श्रीषवाट प्रमाणीकरण गरिएको थियो ।

Independent Auditor's Report

To the Shareholders of B.O.K. Capital Market Limited

Report on the Audit of the Financial Statements

Opinion

We have audited the financial statements of the B.O.K. Capital Market Limited (the "Company"), which comprise the statement of financial position as at Ashadh 32, 2079 (July 16, 2022), and the statement of profit or loss, statement of comprehensive income, statement of changes in equity and statement of cash flows for the year then ended, and notes to the financial statements, including a summary of significant accounting policies.

In our opinion, the accompanying financial statements presents fairly, in all material respects, the financial position of the Company as at 32 Ashad, 2079 (16 July 2022), and of its financial performance and its cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards.

Basis for opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the *Auditors Responsibilities for the Audit of the Financial Statements* section of our Report. We are independent of the Company in accordance with the *ICAN's Handbook of Code of Ethics for Professional Accountants* together with the ethical requirements that are relevant to our audit of the financial statements in Nepal, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements and *ICAN's Handbook of Code of Ethics for Professional Accountants*. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgement, were of most significance in the audit of the financial statements of the current period. These matters were addressed in the context of the audit of the financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. We have determined the matters described below to be the key audit matters to be communicated in our report.

S.N.	Key Audit Matters	Auditor's Response
1.	<p>Revenue Recognition</p> <p>The revenue of the company has to be recognized on accrual basis. Revenue is derived from multiple service offerings being initial and annual fees, commission income and other income as disclosed in note 14 to the financial statement.</p> <p>As a part of our risk assessment, we have considered each individual revenue stream and determined that a significant risk exists in respect of recognition of income under all material revenue streams, being RTS fees, DP commission income, advisory fee, PMS fee and other related fees. Revenue may also be misstated due to errors in system calculations or manual processes.</p>	<p>Our audit approach regarding verification of process of interest recognition included:</p> <p>a. Understanding and evaluating the controls and processes over the recording of revenue in system level and control in place for manual processes. We also assessed the revenue recognition policies adopted by the group for compliance with the relevant accounting standards.</p> <p>b. Obtaining the detailed breakup revenue from individual stream and reconciled the same with general ledger and financial statements.</p> <p>c. We reviewed the contracts, wherever applicable to ensure whether revenue as per contract is recognized or not.</p> <p>d. We performed risk-based target testing of revenue journals posted into the general ledger which included identification of those journals posted to revenue which did not follow expected posting pattern.</p>

2.	<p>Information Technology General Controls</p> <p>IT controls with respect to recording of transactions, generating various reports in compliance with SEBON guidelines and other compliances to regulators is an important part of the process. Such reporting is highly dependent on the effective working of the information systems used.</p> <p>We have considered this as key audit matter as any control lapses, validation failures, incorrect input data and wrong extraction of data may result in wrong reporting of data to the management, shareholders and regulators</p>	<p>Our audit approach regarding Information technology of the company is included:</p> <ol style="list-style-type: none"> Understanding the coding system adopted by the company for various categories of customers Understanding the feeding of the data in the system and going through the extraction of the financial information and statements from the IT system existing in the company Reviewing the reports generated by the system on sample basis. We also verified the income booking under various revenue stream on test basis with the system.
----	--	--

Responsibility of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with Nepal Financial Reporting Standards and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the financial statements, management is responsible for assessing the Company's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Company or to cease operations, or has no realistic alternative but to do so.

Those charged with Governance are responsible for overseeing the Company's financial reporting process.

Auditor's Responsibilities for the Audit of the Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatement can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these consolidated financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risk of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtained audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purposes of expressing an opinion on the effectiveness of the Company's internal control.
- Evaluate the appropriateness of accounting polices used and the reasonableness of accounting estimates and related disclosures made by the management,
- Conclude on the appropriateness of the management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Company's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor' report to the related disclosures in the financial statements or if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our



auditor's report. However, future events or conditions may cause the Company to cease to continue as a going concern.

- Evaluate the overall presentation, structure, and content of the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.


We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

From the matters communicated with those **charged with governance**, we determine those matters that were of most significance in the audit of the **consolidated financial statements** of the current period and are therefore the key audit matters. We describe **these matters** in our auditor's report unless law or regulation **precludes public disclosure** about the matter or when, extremely rare circumstances, we determine **that a matter should not be** communicated in our report because the adverse consequences of doing so **would reasonably be expected** to outweigh the public interest benefits of such communication.

Report on the requirements of Company Act, 2063

We have obtained satisfactory information and explanations asked for, which to the best of our knowledge and belief were necessary **for the purpose of our audit; the returns received from the Company were adequate for the purpose of the audit; the financial statements including the statement of financial position, statement of profit or loss, statement of comprehensive income, statement of changes in equity, statement of cash flows including a summary of significant accounting policies and other explanatory notes have been prepared in all material respect in accordance with the provisions of the Company Act, 2063, and they are in agreement with the books of accounts of the Company; and the accounts and records of the Company are properly maintained in accordance with the prevailing laws.**

To the best of our information and according to the explanations given to us, in the course of our audit, we observed the business of the Company was conducted satisfactorily, and the Company's transactions were found to be within the scope of its authority. We did not come across cases of accounting related fraud and the cases where the board of directors or any director or any office bearer of the Company has acted contrary to the provisions of law or caused loss or damage to the Company or committed any misappropriation of the funds of Company.



Aman Uprety
Partner

Place: Kathmandu, Nepal
Date: September 23, 2022

UDIN No.: 220923CA00451CjG13

B.O.K Capital Market Limited
Statement of Financial Position
as of Ashad end 2079

Assets	Notes	32nd Ashad 2079	31st Ashad 2078
Cash and Cash Equivalent	1	74,535,278	89,624,792
Financial Assets at Amortized Cost	2	353,354,000	135,000,000
Financial Assets at FVTPL	3	44,275,800	61,767,614
Financial Assets at FVTOCI	4	-	-
Right Of Use Asset	5	17,829,287	-
Current tax assets	7	-	2,160,152
Property and equipment	6	8,451,952	8,879,820
Goodwill and Intangible assets	6a	1,059,532	387,707
Deferred tax assets	15	4,297,578	-
Current Assets	8	13,905,635	6,221,639
Total Assets		517,709,062	304,041,724
Liabilities			
Borrowings		-	-
Current Tax Liabilities	7	2,364,350	-
Provisions		-	-
Lease Liability	9	19,215,201	-
Deferred tax liabilities		-	4,105,068
Liability for Defined Benefit Plans	10	2,145,906	1,502,236
Other liabilities	11	266,436,044	42,266,246
Total Liabilities		290,161,501	47,873,550
Equity			
Share capital	12	210,000,000	210,000,000
Retained earnings	13	12,204,587	41,780,885
Reserves	14	5,342,974	4,387,288
Total equity attributable to equity holders		227,547,561	256,168,174
Non-controlling interest			
Total equity		227,547,561	256,168,174
Total liabilities and equity		517,709,062	304,041,724

As per our report of even date

Sanju Karki
Incharge-Accounts

Anil Ratna Tuladhar
Chief Executive Officer

Mahesh Mishra
Chairman

Aman Uprety
Partner
S.A.R. Associates
Chartered Accountants

Chandra Raj Sharma
Director

Deepak Gautam
Director

Rabindra Ballav Panta
Director

Date: September 23, 2022
Place: Kathmandu

B.O.K Capital Market Limited
Statement of Profit or Loss
for the Year Ended 32 Ashad 2079

Particulars	Notes	Current Year	Previous Year
Income			
Fee and Commission Income	16	32,292,522	39,345,591
Fee and Commission Expenses	17	(7,879,554)	(7,933,720)
Net Fee and Commission Income		24,412,968	31,411,871
Net Trading Income	18	(11,805,693)	37,068,772
Interest Income	19	20,386,154	11,123,487
Other Operating Income	20	53,904	1,511,030
Net Operating Income		8,634,365	49,703,288
Net Income		33,047,333	81,115,159
Expenses			
Employee Benefits	21	(10,629,238)	(14,565,613)
Other Operating Expenses	22	(4,857,414)	(7,300,295)
Depreciation and Amortization Expenses	23	(2,260,510)	(1,785,735)
Depreciation on Right-of-use Asset	5	(1,981,032)	-
Finance Cost on Lease Liability	24	(1,661,615)	-
Operating Profits		11,657,524	57,463,515
Non-Operating Income/Expenses		-	(183,432)
Profit/(Loss) Before Tax		11,657,524	57,280,083
Income tax expense	26	(2,541,264)	(17,663,571)
Current Tax		(10,923,723)	(14,987,464)
Deferred Tax		8,382,459	(2,676,107)
Profit for the period		9,116,260	39,616,512

As per our report of even date

Sanju Karki
Incharge-Accounts

Anil Ratna Tuladhar
Chief Executive Officer

Mahesh Mishra
Chairman

Aman Uprety
Partner
S.A.R. Associates
Chartered Accountants

Chandra Raj Sharma
Director

Deepak Gautam
Director

Rabindra Ballav Panta
Director

Date: September 23, 2022
Place: Kathmandu



B.O.K Capital Market Limited
Statement of Other Comprehensive Income
as of Ashad end 2079

Particulars	Current Year	Previous Year
Profit or loss for the period	9,116,260	39,616,512
Other comprehensive income		
a) Items that will not be reclassified to profit or loss		
-Gains/(losses) from investments in equity instruments measured at fair value		-
-Gain/(loss) on revaluation		-
-Actuarial gain/loss on defined benefit plans	(67,290)	(178,840)
-Income tax relating to above items	20,187	53,652
Net other compressive income that will not be reclassified to profit or loss	(47,103)	(125,188)
b) Items that are or may be reclassified to profit or loss		
Other comprehensive income for the period, net of income tax	(47,103)	(125,188)
Total Comprehensive Income for the period	9,069,157	39,491,324
Profit attributable to:		
Equity holders	9,069,157	39,491,324
Non-controlling interest	-	-
Total	9,069,157	39,491,324

As per our report of even date

Sanju Karki
Incharge-Accounts

Anil Ratna Tuladhar
Chief Executive Officer

Mahesh Mishra
Chairman

Aman Uprety
Partner
S.A.R. Associates
Chartered Accountants

Chandra Raj Sharma
Director

Deepak Gautam
Director

Rabindra Ballav Panta
Director

Date: September 23, 2022
Place: Kathmandu

B.O.K Capital Market Limited
Statement of Changes in Equity
For the Period (16th July 2021 to 16th July 2022) ended 32nd Ashad 2079

Particulars	Share Capital	Retained earning	General Reserve	Other reserve	Total	Non-controlling interest	Total equity
Balance at Shrawan 1, 2076	210,000,000	8,173,546			218,173,546		218,173,546
Adjustment for Previous year profits		346,312			346,312		346,312
Profit for the period		1,323,402			1,323,402		1,323,402
Other Comprehensive income		-		6,295,078	6,295,078		6,295,078
Total comprehensive income		9,843,260	-	6,295,078	226,138,338		226,138,338
Contributions from and distributions to owners							
Share issued							
Share based payments							
General Reserve		(132,340)	132,340				
Dividends to equity holders							
Bonus shares issued							
Cash dividend paid							
Corporate Social Responsibility		(13,234)		13,234			
Total contributions by and distributions	-	(145,574)	132,340	13,234	-	-	226,138,338
Balance at 31st Ashad end 2077	210,000,000	9,697,685	132,340	6,308,312	226,138,338	-	226,138,338
Balance at Sawan 1, 2077	210,000,000	9,697,685	132,340	6,308,312	226,138,338	-	226,138,338
Adjustment for Previous year profits		(11,488)			(11,488)		(11,488)
Profit for the period		39,616,512			39,616,512		39,616,512
Other Comprehensive income				(125,188)	(125,188)		(125,188)
Total comprehensive income		49,302,709	132,340	6,183,124	265,618,174	-	265,618,174
Contributions from and distributions to owners							
Share issued							
Share based payments							
General Reserve		(3,961,651)	3,961,651		-		-
Dividends to equity holders					-		-
Bonus shares issued					-		-
Cash dividend paid		(9,450,000)	-		(9,450,000)		(9,450,000)
Corporate Social Responsibility		(396,165)		396,165	-		-
Transfer From Other Reserve		(2,693,997)		2,693,997	-		-
Transfer From OCI		8,979,989		(8,979,989)	-		-
Total contributions by and distributions	-	(7,521,824)	3,961,651	(5,889,827)	(9,450,000)	-	(9,450,000)
Balance at 31st Ashad end 2078	210,000,000	41,780,885	4,093,991	293,297	256,168,174	-	256,168,174
Balance at Shrawan 1, 2078	210,000,000	41,780,885	4,093,991	293,297	256,168,174	-	256,168,174
Adjustment for Previous year profits		110,231			110,231		110,231
Profit for the period		9,116,260			9,116,260		9,116,260
Other Comprehensive income				(47,103)	(47,103)		(47,103)
Total comprehensive income		51,007,376	4,093,991	246,194	265,347,561	-	265,347,561
Contributions from and distributions to owners							
Share issued							
Share based payments							
General Reserve		(911,626.00)	911,626		-		-
Dividends to equity holders					-		-
Bonus shares issued					-		-
Cash dividend paid		(37,800,000.00)			(37,800,000)		(37,800,000)
Corporate Social Responsibility		(91,163.00)		91,163	-		-
Transfer From Other Reserve					-		-
Transfer From OCI					-		-
Total contributions by and distributions	-	(38,802,789)	911,626	91,163	(37,800,000)	-	(37,800,000)
Balance at 32nd Ashad end 2079	210,000,000	12,204,587	5,005,617	337,357	227,547,561	-	227,547,561

As per our report of even date

Sanju Karki
Incharge-Accounts

Anil Ratna Tuladhar
Chief Executive Officer

Mahesh Mishra
Chairman

Aman Uprety
Partner
S.A.R. Associates
Chartered Accountants

Chandra Raj Sharma
Director

Deepak Gautam
Director

Rabindra Ballav Panta
Director

Date: September 23, 2022
Place: Kathmandu

B.O.K Capital Market Limited
Statement of Cash Flows
For the Period (16th July 2021 to 16th July 2022) ended 32nd Ashad 2079

Particular	Current Year	Corresponding Previous Year
CASH FLOWS FROM OPERATING ACTIVITIES		
Interest received	11,225,298	11,111,998
Fees and other income received	32,954,890	37,416,720
Divided received	1,600,137	256,311
Receipts from other operating activities	11,179,225	31,107,777
Interest paid	-	-
Commission and fees paid	(7,879,554)	(7,933,720)
Cash payment to employees	(10,629,238)	(7,724,931)
Other expense paid	(4,857,414)	(7,300,295)
Operating cash flows before changes in operating assets and liabilities	33,593,344	56,933,860
(Increase)/Decrease in operating assets		
Due from Nepal Rastra Bank		
Placement with bank and financial institutions	(218,354,000)	(113,000,000)
Investment Securities	(7,039,337)	(31,401,926)
Loan and advances to bank and financial institutions		
Loans and advances to customers		
Other assets	(18,885,596)	(3,593,445)
	(244,278,933)	(147,995,371)
Increase/(Decrease) in operating liabilities		
Due to bank and financial institutions		
Due to Nepal Rastra Bank		
Deposit from customers		
Borrowings		
Other liabilities	242,299,763	(13,681,927)
Net cash flow from operating activities before tax paid	31,614,174	(104,743,438)
Income taxes paid	(6,399,221)	(13,952,597)
Net cash flow from operating activities	25,214,954	(118,696,034)

Particular	Current Year	Corresponding Previous Year
CASH FLOWS FROM INVESTING ACTIVITIES		
Purchase of investment securities		-
Receipts from sale of investment securities		164,467,101
Purchase of property and equipment	(1,533,153)	(7,373,514)
Receipt from the sale of property and equipment		3,293,000
Purchase of intangible assets	(971,314)	
Receipt from the sale of intangible assets		
Purchase of investment properties		
Receipt from the sale of investment properties		
Interest received		
Dividend received		
Net cash used in investing activities	(2,504,467)	160,386,587
CASH FLOWS FROM FINANCING ACTIVITIES		
Receipt from issue of debt securities		
Repayment of debt securities		
Receipt from issue of subordinated liabilities		
Repayment of subordinated liabilities		
Receipt from issue of shares		
Dividends paid	(37,800,000)	(9,450,000)
Interest paid		
Other receipt/payment		
Net cash from financing activities	(37,800,000)	(9,450,000)
Net increase (decrease) in cash and cash equivalents	(15,089,514)	32,240,553
Cash and cash equivalents at Sawan 1, 2078.	89,624,792	57,384,239
Effect of exchange rate fluctuations on cash and cash equivalents held		
Cash and cash equivalents at 32 Ashad 2079	74,535,278	89,624,792

As per our report of even date

 Sanju Karki
 Incharge-Accounts

 Anil Ratna Tuladhar
 Chief Executive Officer

 Mahesh Mishra
 Chairman

 Aman Uprety
 Partner
 S.A.R. Associates
 Chartered Accountants

 Chandra Raj Sharma
 Director

 Deepak Gautam
 Director

 Rabindra Ballav Panta
 Director

Date: September 23, 2022
 Place: Kathmandu



BOK SMART
SAVINGS ACCOUNT

कारोबार अब अक फटाफट

छुट्टे छुट्टे अनि धेरै सुबिधा,
BOK Smart ले बनाँउछ कारोबारमा अक सहजता

उच्चतम त्याजदर

विशेषताहरू:



मोबाईल बैंकिङ्ग
शुल्कमा ५०% छुट



डेबिट कार्ड
जारी शुल्कमा
५०% छुट



BOK e-com
Dollar Card जारी
शुल्कमा ५०% छुट

* शर्तहरू लागू हुनेछ ।

प्रादेशिक प्रमुख



रवि काफ्ले
प्रदेश-१



पदम ठकुल्ला
मधेश प्रदेश



मनिष कुमार सिंह
बागमती प्रदेश



ईश्वरी प्रसाद जोशी
गण्डकी प्रदेश



रत्न बहादुर खड्का
लुम्बिनी प्रदेश, बुटवल



मनोज दाहाल
लुम्बिनी प्रदेश, नेपालगंज



ज्ञानेन्द्र भण्डारी
कर्णाली प्रदेश



दिनेश बहादुर थापा
सुदूरपश्चिम प्रदेश

क्लस्टर प्रमुख



गिरिजा मल्ल
बागमती प्रदेश, जावलाखेल



शैली जोशी
बागमती प्रदेश, चाबहिल



चिरञ्जीवी विष्ट
बागमती प्रदेश, कमलपोखरी



दिपक लम्साल
बागमती प्रदेश, नारायणगढ

बैंक अफ काठमाण्डू लिमिटेडको शाखा कार्यालयहरू

प्रादेशिक कार्यालय	शाखा	शाखा प्रमुख	ठेगाना	सम्पर्क नं
प्रदेश-१	विराटचोक	विजय निरौला	विराटचोक, मोरङ्ग	०२१-५४६२८५/८६
	विराटनगर	नितेश मान वैश्यत	मेन रोड, विराटनगर, मोरङ्ग	०२१-५७६९०४/०५/०६
	विर्तामोड	पारस अधिकारी	भद्रपुर रोड, विर्तामोड, झापा	०२३-५४४५८९/८२
	बुधबारे	गुनन दहाल	बुधबारे, झापा	०२३-५५५४३८
	धरान	सन्तोष थापा	देसी लाइन, धरान, सुनसरी	०२५-५२६५६९
	दिक्तेल	शमशेर घिमिरे	ताल्वा बारी, दिक्तेल	०३६-४२०६५३
	इटहरी	अञ्जनी कुमार सुवेदी	इटहरी, सुनसरी	०२५-५८६७९०/९९
	खाँदबारी	पारस राई	खाँदबारी, संखुवासभा	०२९-५६०९८२/८३
	उर्लाबारी	जयन्त पाण्डे	इटहरा रोड, उर्लाबारी	०२१-५४९८८९/८२
	दमक	प्रदीप कुमार न्यौपाने	दमक, झापा	०२३-५८०४४०/४९
काँकरभिट्टा	रुद्र प्रसाद गौतम	काँकरभिट्टा, झापा	०२३-५९०३२९/२२	
मधेश प्रदेश	अमलेखगञ्ज	यादव प्रसाद उपाध्याय	मेनरोड, अमलेखगञ्ज, बारा	०५३-५७००३३/९५३
	वीरगञ्ज	सुरेश यादव	आदर्श नगर, वीरगञ्ज, पर्सा	०५९-५३४०२५/२६
	छिन्नमस्ता	बिनेश कुमार श्रेष्ठ	छिन्नमस्ता, सप्तरी	०३९-४२००९९/२०
	गढीमाई	नरेश सिलवाल	समनपुर गढीमाई, रौतहट	९८४५०९८९२०
	गौर	विश्व प्रताप त्रिपाठी	माइथान, गौर, रौतहट	०५५-५२९५४९
	जनकपुर	संजय मिश्रा	स्टेसन रोड, जनकपुर, धनुषा	०४९-५९०३७२/५२७३७२/७३
	कालिकामाई	सतिश कुमार सिंह	कालिकामाई, पर्सा	०५९-५३४०२५/२६
	लहान	सन्देश पोखरेल	मेनरोड, लहान, सिरहा	०३३-५६२९९९
	मिर्चैया	वीरेन्द्र कुमार मण्डल	मिर्चैया, सिरहा	०३३-५५०७४०/४९
	निजगढ	भेष बहादुर न्यौपाने	निजगढ, बारा	०५३-५४००६८/५५९
	कलैया	केशब राज अधिकारी	कलैया, बारा	०५३-५९०२८७/८८
	जितपुर, बारा	आकाश जि सि	जितपुर, बारा	०५३-५९०९५३/५४
बागमती प्रदेश. जावलाखेल	अनामनगर	दिपेन्द्र बुढाथोकी	अनामनगर, काठमाडौं	०१-४७७०४९३/९४/४७७९२०९०
	इटाछें	सुरेन्द्रप्रसाद मधिकर्मी	इटाछें, भक्तपुर	०१-६६९२९९९
	भक्तपुर	राजु कुमार कश्यप	सुर्यविनायक, भक्तपुर	०१-६६९९३३४/३५
	बनेपा	आशुतोष खड्का	बनेपा, काभ्रे	०१९-६६२४६५/६६९२५०
	पनौती	पवन केसी	पनौती बसपार्क, पनौती	०१९-४४९३६९/६२
	तीनपाटन	सञ्जिव केसी	तीनपाटन, सिन्धुली	९८५९२२९७५९
	गोठाटार	आस्था दाहाल	कागेश्वरी मनोहरा, गोठाटार	०१-५९०६९६४/५९०९८४९
	जावलाखेल	अन्जु नकर्मि	जावलाखेल, ललितपुर	०१-५५२६२२८/५४२४६२४/५४३७८३३
	त्रिपुरेश्वर	दिपा श्रेष्ठ	त्रिपुरेश्वर, काठमाडौं	०१-५३२९२७९/७२
	लगनखेल	सदिच्छा पाण्डे	लगनखेल, ललितपुर	०१-५५४४२८९/९०
	इमाडोल	हुतराज दाहाल	इमाडोल, ललितपुर	०१-५२००९९९/५२०२४३२
	बागमती प्रदेश. नारायणगढ	लंकु	संजिव बस्नेत	लंकु, चितवन
नारायणगढ		धिरेंद्र श्रेष्ठ	नारायणगढ, चितवन	०५६-५९६९०९/०२/०३
पर्सा		प्रकाश तिमिल्सिना	पर्सा बजार, चितवन	०५६-५९८३३०/५९८९७८
प्रगतिपथ		लक्ष्मी उपाध्याय	प्रगतिपथ, चितवन	०५६-५२३३०७८/५२३४३०
हेटौंडा		उजेन्द्र लाल श्रेष्ठ	मेनरोड, हेटौंडा, मकवानपुर	०५७-५२५३३५/५२३०९८/५२४२५५
इन्द्रसरोबर		शंकर मोक्तान	देवलटार, मकवानपुर	
राक्सिराङ		रविन्द्र कालाखेती	राक्सिराङ	९८५५०२४६६९
हाकिमचोक		ओढ राज रेग्मी	हाकिमचोक, चितवन	०५६-४९०७९८/९९
अमरापुरी		सरोज लामिछाने	अमरापुरी, नलवपरासी पूर्व	०७८-४९७०६९/६२
बागमती प्रदेश. चाबहिल		कलंकी	बिम्मी बाँनु	तीन थाना, कलंकी
	नक्साल	निरज कुमार शिरिष	नारायणचौर, नक्साल, काठमाडौं	०१-४४३४९५८/४४९३६३६
	साँखु	एलिना श्रेष्ठ	साँखु, काठमाडौं	०१-४४५९३९५
	गल्छी	किबिन ओम्फा	गल्छी, धादिङ्ग	०९०-४०३९७२/७३
	खँनियाबास	प्रकाश राज वाग्ले	खँनियाबास, धादिङ्ग	९८५९२२९५७५
	पुरानो बानेश्वर	मदन गौतम	पुरानो बानेश्वर, काठमाडौं	०१-४४८७८९८
	चाबहिल	सुष्मा शाह	चाबहिल चोक, काठमाडौं	०१-४४९९७४४/४४८९९३४/४४९०९५५
	महाराजगंज	प्रशंसा श्रेष्ठ	महाराजगंज, काठमाडौं	०१-४३७५३३९/४३७८४३७
	बालाजु	प्रवेश राउत	बालाजु, काठमाडौं	०१-४३५७७९३/४३८०५५४
	रुवीभ्याली	रुद्र घलान	रुवीभ्याली, धादिङ्ग	

प्रादेशिक कार्यालय	शाखा	शाखा प्रमुख	ठेगाना	सम्पर्क नं
बागमती प्रदेश कमलपोखरी	कमलपोखरी	अनुपा राजभण्डारी	कमलपोखरी, काठमाडौं	०१-४४१४५४९/१८९९०/४४२२६२४
	न्यूरोड	रमेश नाथ प्याकुरेल	न्यूरोड, काठमाडौं	०१-५३३१६७४/५३२९७०१
	ठमेल	रजित श्रेष्ठ	ठमेल, काठमाडौं	०१-४७०१२०१/०२/०३
	टीमुरे	दिपेन्द्र केसी	टीमुरे, रसुवा	०१०-५४३०८२/८३/०१-६९२४८३०
	नयाँ बानेश्वर	रत्ना केसी	नयाँ बानेश्वर, काठमाडौं	०१-४४९०५७३/४४६०६९९
	गोगंबु	धर्मराज देवकोटा	गोगंबु, काठमाडौं	०१-४३८५७११/१२
	बल्खु	सुलोचना दाहाल	बल्खु, काठमाडौं	०१-४२७७६३९/४२७७६६२/४२७७४८६
	ज्ञानेश्वर	श्रीमा गौतम	ज्ञानेश्वर, काठमाडौं	०१-४५१२३७९/४५२५५७६/४५११९८१
	तातोपानी	जङ्गबहादुर झ्यारी मगर	तातोपानी, सिन्धुपाल्चोक	०११-४८०२०२
	ईन्द्रचोक	जितेन्द्र वादे श्रेष्ठ	ईन्द्रचोक, काठमाडौं	०१-५३२००१/०२
गण्डकी प्रदेश	बाग्लुङ	टंक प्रसाद शर्मा	बाग्लुङ	०६८-५२२७२९/५२२७५८
	बेनी	प्रेम प्रसाद फुयाँल	बेनी, म्याग्दी	०६९-५२००१८
	दमौली	सुमन पन्त	दमौली, तनहुँ	०६५-५६५२६३/६४
	खैरेनीटार	जानुका ढुङ्गाना	खैरेनीटार बजार, तनहुँ	०६५-५७०७७२/७३
	पोखरा	बैकुण्ठ कुमार सैजु	न्युरोड, पोखरा, कास्की	०६१-५३१७५०/५१
	सुन्दरबजार	दिपक पाण्डे	सुन्दरबजार, लमजुङ	०६६-४०२३७३/७४
	पावरहाउस	गंगा अर्याल	पावरहाउस, कास्की	०६१-४२१३०३/०४
	बगर	धर्मराज गुरुङ्ग	बगर, कास्की	०६१-५९०७७९/७२
	वालिङ्ग	अमित श्रेष्ठ	वालिङ्ग, स्याङ्जा	०६३-५९०००९
	लुम्बिनी प्रदेश बुटवल	बर्दघाट	अनुज सिंह डडाल	बर्दघाट, नवलपरासी पश्चिम
भैरहवा		हरि पन्त	सिद्धार्थनगर, भैरहवा	०७१-५२७६८२/८३
बुटवल		अर्जुन मान सिंह प्रधान	ट्राफिक चोक, बुटवल, रूपन्देही	०७१-५३५०५३/५३१६१२
देवदह		सागर लामिछाने	खैरहनी, रूपन्देही	०७१-५७७३५९/९४
इस्मा		भोज राज खनाल	इस्मा, गुल्मी	९८४१५७९३२०
मालिका		भानुभक्त घिमिरे	मालिका, गुल्मी	९८४१८७१५०७
परासी		डिल्लीराज खनाल	सुनवल परासी चोक, नवलपरासी पश्चिम	०७८-५२१०६८
सन्धीखर्क		प्रदिप अधिकारी	शान्ती बगैँचा चोक, अर्घाखाँची	०७७-४२०८०६
तम्घास		क्षितिज उप्रेती	हस्पिटल लाइन, तम्घास, गुल्मी	०७९-५२०७५८
कालिकानगर		युबक ओम्फा	कालिकानगर, रूपन्देही	०७१-४३७६०३/४३७३७४
मणिग्राम		भुवनेश्वर पनेरु	मणिग्राम, रूपन्देही	०७१-५९०४८९/८२
जीतपुर, कपिलवस्तु		कमल कुँवर	जीतपुर, कपिलवस्तु	०७६-५५००८७/९६
लुम्बिनी प्रदेश नेपालगञ्ज	भालुवाङ	प्रेम बहादुर थापा	भालुवाङ, दाङ	०८२-४१५०४९/४१५१८९
	बिजुवार	चेतराज अवस्थी	बिजुवार, प्युठान	०८६-४६०७०८/०९
	घोराही	राजेन्द्र कुमार न्यौपाने	घोराही, दाङ	०८२-५६१९५२/५३
	गुलेरिया	प्रवीण शाह	गुलेरिया, बर्दिया	०८४-४२१२१५
	कोहलपुर	विराट बिक्रम वर्मा	कोहलपुर, बाँके	०८१-५४१३४३/३४४/८११
	नेपालगञ्ज	नरेश बास्कोटा	नेपालगञ्ज, बाँके	०८१-५३३४८४/८५
	राजापुर	पुष्पराज घिमिरे	राजापुर, बर्दिया	०८४-४६०१२८
	तुल्सीपुर	सचिनलाल जोशी	तुल्सीपुर, दाङ	०८२-५२२६९१/९२
	लमही	रेनु घिमिरे	लमही, दाङ	०८२-५४०९३७/३८
कर्णाली प्रदेश सुर्खेत	सुर्खेत	ज्ञानेन्द्र भण्डारी	वीरेन्द्र चोक, सुर्खेत	०८३-५२३६६३/६४/६५
	दैलेख	लक्ष्मी कुमार डांगी	नयाँबजार चोक, दैलेख	०८९-४२०५९६
	जुम्ला	सुरेन्द्र बहादुर साउद	चन्दन नाथ, जुम्ला	०८७-५२०२९८
	पतरासी	करुणाकर ओम्फा	पतरासी, जुम्ला	९८५८४७७६५५
सुदूरपश्चिम प्रदेश धनगढी	धनगढी	सन्देश जोशी	धनगढी, कैलाली	०९१-५२३३८६/५२२८५३
	टिकापुर	कर्ण भण्डारी	टिकापुर, कैलाली	०९१-५६११८१
	अत्तरीया	महेश राज जोशी	अत्तरीया, कैलाली	०९१-५५०९६९/५५०९२१
	डडेल्धुरा	अमृता शाह	अमरगढी, डडेल्धुरा	०९६-४१००९३/९४
	बेलौरी	नेत्रबहादुर चन्द	बेलौरी बजार, कञ्चनपुर	०९९-५८०४१५/१६
	लम्की	दिपक बहादुर कुँवर	लम्की, कैलाली	०९१-५४०२२८



बैंक अफ काठमाण्डू लिमिटेड
BANK OF KATHMANDU LTD.
we make your life easier

प्रधान कार्यालय, कमलपोखरी, काठमाण्डौं, नेपाल
फोन नं. ०१-४४१४५४९, ०१-४४३७९०६
SWIFT: BOKLNPKA,
E-mail: info@bok.com.np